

संग्रह-१०

बुद्धकालीन विमानकथा

आचार्य
भिक्षु अमृतानन्द

Dhamma.Digital



भारु. ६/-

नेह. १२/-

प्रकाशकः

“आनन्दकुटी विहारगुठी”


(सं. द. नं. १०३१ प्र. जि. अ. का. का.)

आनन्दकुटी, स्वयम्भू,

काठमाडौं, नेपाल ।

फो. नं. १४४२०

(सर्वाधिकार सुरक्षित)



बुद्धाब्दः २५२०

प्रथमावृत्ति १,०००

मुद्रकः

नेपाल प्रेस

काठमाडौं, नेपाल ।

जुन आचार्यको छत्रछायाँमा बसी
पालि साहित्यको ज्ञान हासिल
गर्न सकेँ उनै मेरा परमपूज्य
आचार्य सिरि वजिरञ्जन
महानायक महास्थविरकै
स्मृतिमा ।

यसमा—

PREFACE

मन्तव्य

प्रकाशकीय

भूमिका

प्रावक्तव्य

मूल-ग्रन्थ

सहायक ग्रन्थहरू

संकेत शब्दको अर्थ

त्रिपिटक-सूची

विषय-सूची

“बुद्धकालीन विमानकथा”

नामावली

शब्दावली

गाथा-सूची



Collection No. 10

Buddhakalina Vimana katha

Bhikshu Amritananda



Published by
ANANDA KUTI VIHARA TRUST
Ananda Kuti, Kathmandu
N E P A L.
1976

Namo Tassa Bhagavato Arahato Sammasambuddhassa

P R E F A C E

With a view to making the Pali Tipitaka literature, or the Buddhist Canon, available in the Nepali language, the first of the series, under the title **Buddhakalina** (during the Buddha's time) **Brahman** volume one, based on the classified study of various characters of the Buddha's time, was published on 25th Chaitra, २०२८ B. S. (1972).

I am glad it has been possible for me to present today to the Nepali readers the tenth volume of the series, **Buddhakalina Vimanakatha**. The ten volumes so far published are entitled as: **Buddhakalina Brahmana**, **Laity**, Royal personages, Women, Parivrajaka, Sravaka, Sravika, **Brahmadideva**, **Pretakatha** and **Vimanakatha**.

It can be said with confidence that a careful reader of these volumes will be able to have a fair knowledge of the teachings of the Buddha contained in the Tipitaka, the Buddhist Canon.

Rebirth or life after death is one of the principal teachings of the Buddha, and the accounts of beings born in good states of existence as well as evil states of

[b]

existence, according to their actions (Karma), could be found in the three volumes: Buddhakalina Brahmadi-deva, Preatakatha and Vimanakatha. However, the remaining seven volumes discuss at length, things pertaining to the present life.

Anyone interested in the lives of monks and nuns of the Buddha's time should read Buddhakalina Sravaka and Sravika respectively, and much information about the household life of the people who lived during the Buddha's time could be gathered from the remaining volumes.

The volume on Buddhakalina Mahila, as the title indicates, deals with the life of women in the Buddha's time. While the volume on Buddhakalina Rajaparivara gives a graphic account of the princes and principalities, the volume on Parivrajakas deals with the lives of ascetics, especially the wandering ascetics of the Buddha's time.

It may interest the reader to know that these ten volumes contain not less than five hundred and eighteen sutras or discourses of the Buddhist canon in the Nepali language.

The Pali Tipitaka, the Buddhist Canon, consists of thousands of discourses. It is no easy task to render into Nepali language the entire canon, it may take

several decades. And to present to the reader the contents of the canon, in the way I do, in these volumes, takes time, it may take more than a decade as this is a single-handed enterprise. Life is uncertain, and health permitting, one hopes to undertake the difficult task of compiling the second volume of each of the ten books so far published.

What follows is a list of discourses gathered from the Pali literature for the ten volumes published.

1. From Dighanikaya of Suttapitaka	18
2. From Majjhimanikaya of Suttapitaka	33
3. From Sanyuttanikaya of Suttapitaka	161
4. From Anguttaranikaya of Suttapitaka	120
5. From Udanapali, Khuddakanikaya, of Sutta-P	11
6. From Suttanipatapali, do do	6
7. From Vimanavatthupali, do do	33
8. From Petavatthupali, do do	25
9. From Theragathapali do do	2
10. From Therigathapali do do	11
11. From Apadanapali do do	14
12. From Parajikapali of Vinayapitaka:	7
13. From Pacittiyanipali of Vinayapitaka:	20
14. From Mahavaggapali of Vinayapitaka.	39
15. From Culavaggapali of Vinayapitaka:	18
Total	518

For the convenience of scholars I hope to prepare a catalogue containing the classified list of discourses, an index to references, and main subjects of all the ten volumes.

The 32 stories in the Buddhaklina Vimana-katha are taken from Vimana-vatthupali of the Khuddakanikaya of the Sutta Pitaka. It consists of seven chapters and 82 stories ¹. They are as follows:

	Page: ²		Page: ³
1.	Vv. 111: Ambavimana-vatthu		R. 71
2.	" 63: Aloma-vimana-vatthu		R. 39
3.	" 26: Aca-mada-yika-vimana-vatthu		R. 17
4.	" 106: Payasi-vimana-vatthu ⁴		R. 67
5.	" 35: Ularava-mana-vatthu		R. 24
6.	" 63: Kanjika-dayika-vimana-vatthu		R. 39
7.	" 114: Kantha-kava-mana-vatthu		R. 73

1. Translated by Mr. Krishna Bahadur Manandhar.
2. References given here are to the pages of Pali Text, Nagari Editions of Nalanda, India.
3. R. refers to the pages of the Pali Text Society, Roman Editions, London.
4. Commentary of Vimana-vatthu writes it as 'Uttara-vimana'.

8.	Vv.	7:	Kunjaravimanavatthu	R.	4
9.	"	41:	Guttīlavimanavatthu	R.	28
10.	"	112:	Gopalakavimanavatthu	R.	72
11.	"	27.	Candalivimanavatthu	R.	18
12.	"	91:	Cularathavimanavatthu	R.	57
13.	"	80:	Chattamanavakavimanavatthu	R.	51
14.	"	13.	Tiladakkhinavimanavatthu	R.	8
15.	"	52:	Daddallavimanavatthu	R.	31
16.	"	85:	Dvarapalavimanavatthu	R.	54
17.	"	12:	Dipavimanavatthu	R.	7
18.	"	61:	Nagavimanavatthu	R.	38
19.	"	11:	Tatiya Navavimanavatthu	R.	6
20.	"	3:	Pathama Pithavimanavatthu	R.	1
21.	"	101:	Phaladayakavimanavatthu	R.	64
22.	"	33:	Pathama Bhikkhadayikavimanava- vatthu	R.	22
23.	"	118:	Mattakundalivimanavatthu	R.	75
24.	"	77:	Mandukadevaputta- vimanavatthu	R.	49
25.	"	56:	Mallikavimanavatthu	R.	34
26.	"	104:	Yavapalakavimanavatthu	R.	65
27.	"	74:	Rajjumalavimanavatthu	R.	46
28.	"	39:	Latavimanavatthu	R.	27
29.	"	64:	Viharavimanavatthu	R.	40
30.	"	20:	Sirimavimanavatthu	R.	12

[f]

31.	"	110:	Suvannavimanavatthu	R.	70
32.	"	87:	Pathama Sucivimanavatthu	R.	55

Bhikshu Amritananda

Ananda Kutī,
Kathmandu, Nepal.
10th, December, 1976



Vv. = VimanaVatthupali

मन्त्रय

बौद्ध साहित्यलाई पाली ग्रन्थहरूबाट नेपालीमा अनुवाद एवं सम्पादन गरी पुस्तकको रूपमा छपाएर नेपाली भाषा भाषीलाई बौद्ध साहित्य प्रति बढी जानकारी गराउने श्री भिक्षु अमृतानन्दजीको प्रयास सराहनीय छ । भिक्षुजीले बौद्ध कालीन धेरै ग्रन्थहरू नेपालीमा रूपान्तर गरी नेपालीहरूकोलागि जुन सेवा पुन्याई आउनु भएको छ त्यो निश्चय नै उल्लेखनीय छ । बौद्ध र साहित्य प्रति चाख राख्ने जिज्ञासुलाई यी ग्रन्थहरू निकै उपयोगी सिद्ध हुने छन् भन्ने म आशा गर्दछु ।

डा० तुलसी गिरी
प्रधानमन्त्री

काठमाडौं

मार्ग ८, १०३३

प्रकाशकीय

पूज्य अमृतसनन्द सहस्रविनज्ञूले ५ वर्ष अधिकेति गद्दे आजमु
आएको अधिकासन अनुरूप कत्तिपनि विचारित नमही दिनरात यसी पर्न
आएको सबै कष्ट सही एकाह मई अथक प्रयास गद्दे आउनु भएको
शिलशिलामा पूरभार्नभएको यो “बुद्धकालीन विमानकथा” संग्रह—१०
पनि यस आमन्दकुटी विहारगुणीद्वारा प्रकाशन कर्न परएकोदा अस्पन्त
कृतज्ञ एवं आभार व्यक्त गर्दछौं। नेपाल-बुद्धको जन्मभूमि-मा केरि
बुद्ध-शासन (धर्म) प्रति जेजति वहाँले गर्नुभयो त्यसको अलावा यस
बुद्धकालीन ग्रन्थहरूको संकलन गरिदिनुभएकोमा वहाँप्रति जडि कृतज्ञता
ज्ञापन गरे पनि थोरे नै हुनेछ। यी दशवटा अमूल्य संग्रहहरूबाट अब
बुद्ध-धर्ममा जिज्ञासा राख्ने र भविष्यका सन्ततिहरूलाई धेरयोर ख्वश्य
पनि लाभदायक नै सिद्ध हुनेछ भन्ने ठानेकाछौं। विशेष मूल्याङ्कन
पाठकवर्गहरूबाट हुने नै छ।

यस्तो गहन ग्रन्थहरूको प्रकाशनको महान कार्यमः सधाउ
पुन्याउन स्वेच्छाले—श्री कर्णटमान तुलाधर, असन किसिढोकाबाट
वहाँकी स्वर्गीय माता हेरामायाको पुण्यस्मृतिमा कागज १ रीमको लामि
रु. १३०।—, श्रीमती चम्पादेवी बनिया, इटुँबहालबाट रु. ३०।—,

अनागारिका संघमित्ताबाट वहाँको स्वर्गीय माता जोगमाया बज्राचार्यको नाउंबाट रु. १००।-, श्रीमती विमला बज्राचार्यबाट वहाँको स्वर्गीय बाजे हेरामान बज्राचार्यको नाउंबाट रु. १००।- प्रदान गर्नुभएकोमा यस गुठीको तरफबाट वहाँहरू सबैलाई हार्दिक धन्यवाद चढाउँछु ।

यस्तै गरी यी सबै ग्रन्थहरूको प्रकाशन कार्यमा मेहनतकासाथ एकछिन अल्छी नमानी भाषासम्बन्धी लेखाइमा टेवा दिनुको साथ प्रूफ समेत हेरिदिनु भएकोमा विशेष गरी श्री प्राध्यापक वटुकृष्ण 'भूषण' तथा अहं सहयोग गर्ने भिक्षु अश्वघोष र भिक्षु कुमार काश्यपज्यूहरू र प्रूफ प्रेसबाट ल्याइदिने पुरुषहरू लगायत प्रेसका कर्मचारीहरू तथा सम्बन्धित सबैलाई धन्यवाद दिन आफ्नो कर्तव्य ठान्दछां ।

आनन्दकुटी, स्वयम्भू
काठमाडौं, नेपाल ।

फोन नं. १४४२०
२०३३ मार्ग १२ शनिबार

तीर्थनारायण मानन्धर
सदस्य-सचिव
आनन्दकुटी विहारगुठी

भूमिका—

पालि त्रिपिटकमध्ये सुत्तपिटकको खुद्दकनिकाय अन्तरगतको विमानवत्थुम्बाट अडकुरित भई बुद्धकालीन विमानकथा रूपी फूलदानमा सजिएका बत्तीस (३२) कथा भित्रका विभिन्न पात्रहरूको प्रतिष्ठापनले सुभूषित “बुद्धकालीन विमानकथा” संग्रह दश (१०) हो । यसभन्दा अघिका ‘बुद्धकालीन ब्राह्मण’ (सर्वप्रथम प्रकाशित) देखि लिएर लगातार प्रकाशित हुँदै आएका प्रेतकथा संग्रहसम्मका अत्यन्त उपयोगी नौ ओटा संग्रहहरूले—सामाजिक, धार्मिक, राजनीतिक, आर्थिक, शास्त्रिक, मनो-वैज्ञानिक, सत्यता, अर्हिसा, परोपकारिता तथा इहलोक र परलोकको सम्बन्ध आदि अगण्य विषयहरूसँग सम्बन्धित विषयहरूले कर्तव्याकर्तव्यको सूक्ष्मातिसूक्ष्म विश्लेषणरूपी उद्घानको छाँकी जसरी देखाएका छन्— त्यसरी नै यसले केवल स्वर्गपुग्ने (देवलोक) विभिन्न दान-फलका मार्ग-हरूको मात्र अबलोकन गराएको छैन बरु त्यहाँ पुगेर गरेका विभिन्न मुखानुभूति प्रकाशपुञ्ज लिएर अज्ञानताको अन्धकारमा छाम् छाम् र छुम् छुम् गरिरहेका मानिसहरूलाई प्रकारान्तरले मुक्ति (निर्वाण) को बाटो समेत देखाइदिन बनाएका निरन्तर-प्रयासका खुडकिलाहरू यहाँ देखिएका छन् । यतिमात्र होइन यस संग्रहले यस जीवनदेखि लिएर देवजीवनसम्म आइपनें अनेकों समस्याहरूको समाधान गर्ने विस्तृत

योजनाको समीक्षालय ने तथार पारिदिएको छ र मानिसहरूको भित्री आँखा खोल्ने संकल्प गरेको छ । जसलाई 'त्रिरत्न' रूपी आँखाले हेनुपर्दछ । अनिमात्र प्रत्यक्ष हुन्छ । अन्यथा असम्भवप्राय छ भने पनि हुन्छ ।

त्यसैले यहाँ धर्म, अर्थ, काम र मोक्ष यी चारैतत्वलाई सामाजिक परिवेशनमा बसेर हेरिएको छ र उक्त तत्व प्राप्तिको लागि समाज र वातावरण अनुकूल योजना बनाइएको कुरो प्रसंगले देखाएको छ साथै यो पनि देखाइदिएको छ कि वातावरण अनुकूलको समाज वा समाज अनुकूलको वातावरण सीर्जना गर्न नसकेसम्म कुनै पनि सिद्धान्तले कोराकल्पनाको रूप बाहेक अरु केही देखाउन सक्तैन । त्यसैले यहाँ आफूलाई अजरामर ठानी समाजभित्र बसेर अन्यायको बाह्रमासे खेल्ने महत्वाकांक्षीहरूलाई सर्वप्रथम न्यायमार्गमा त्याउने सतत प्रयाश गरेको छ भने कुरालाई तत्कालीन चरित्राकाशतिर हेर्दा देखनपाइन्छ । अन्यथा—

न विजज्ञति सो पदेसो, कम्मं विज्जा च पोरिसं ।

यत्थ गन्त्वा भवे मञ्चो, राजपुत्ताजरामरो ॥—

अर्थात् हे राजापुत्र ! त्यस्तो कुनै प्रदेश छैन, त्यस्तो कुनै विद्या पनि छैन, त्यस्तो कुनै पुरुषार्थी पनि छैन—जो जहाँ गएर अजरामर हुन सकोस् भनेर—कैकेयीको षड्यन्त्रले गर्दा अयोध्याका राजा दशरथले जेठो छोरो रामलाई वनवास पठाए कै अश्वक देशका अश्वक राजाको कान्छी स्वास्नीले पनि षड्यन्त्रगरी वनवास पठाएको अश्वक राजाको जेठो छोरो सुजातलाई—महाकात्यायन स्थविरले उक्त गाथाको संस्मरण

गराउन पर्ने नै थिएन । यसले यसबाट के परिलक्षित हुन्छ भने बकुल्ला भक्त जस्तै बवेर समाजरूपी स्वच्छ तलाउलाई हुडेले प्रयाश गर्ने धनाढथ, शोषक र अन्यायी आदिको जमात नै सर्वेसर्वा भई निजी स्वार्थकोनिभित्त भेदनीतिको प्रवल प्रवाहको भूमरीमा पारी सत्यताको अनुगमन गर्ने समाजलाई अशान्ति तथा हाहाकार मच्चाउनेहरू उपर आँखा तर्दै त्यस्ता मनोवृत्ति भएकाहरूलाई सन्मार्गमा ल्याउन विभिन्न उपायहरूको प्रयोग-शाला स्थापना भएको प्रस्तुत संग्रहरूपी अध्ययनशालामा अध्ययनगर्दा पाएका विभिन्न अविस्मरणीय तथा रोचक उपायहरू सिकाउने उपदेशहरूको साम्राज्य यहाँ खडा भएको छ र अन्यकाररूपी अज्ञानताको पोखरीभित्र खलबलाई मनोमालिन्यका बडागुरु भएर बसेका जन्तु जस्ता मानिसहरू-लाई ज्ञानदीपको प्रकाशपारी त्यस्ताको उद्धार समेत गर्ने प्रयास यहाँ संगालिएको छ । तेस्तै योजनाबद्धरूपले निर्दीयबाट मुहूदयी, अन्यायीबाट न्यायी, स्वार्थीबाट निस्वार्थी, अपकारीबाट उपकारी, शोषकबाट दानी, हिंसकबाट अहिंसक, अशान्तिप्रियबाट शान्तिप्रिय आदि गुणहरूमा मन परिवर्तन गरी चरित्रबान् बनाउन समय अनुसार यसले विशेषत दान-कार्यलाई प्रधानतादिनुभन्दा उत्तम उपाय अर्को नदेखेको अनुभव हुन्छ । न कि भिक्षुहरूले पेट भर्ने उपायको जाल । अन्यथा दानकार्यको नाउँमा यावत्जीवनसँग सम्बन्धित अनगिन्ति विषयहरू समावेश गर्नुपर्ने आवश्यकता थिएन भन्ने कुरा प्रस्तुत संग्रहलाई पृष्ठभूमि बनाएर हेर्दा छर्लङ्ग हुन्छ ।

अनि यसै क्रममा मागधि (पालि) बाइमय वा अन्य भाषाका सम्पूर्ण बाइमयहरूलाई माध्यम बनाएर हेर्दा- धर्म, दर्शन, साहित्य र

कला यस्ता शिल्प वा तत्वहुन् जसले प्रत्येक समाजलाई इतिहास साक्षी-राखी निरन्तर सामयिक मार्ग प्रदर्शन गर्ने मात्र होइनन् वाह्य आचार र आन्तरिक सदाचार (चित्तशुद्धि) कोनिमित्त पनि अहोरात्र पाठ पढाइरहेका छन् भन्ने कुरालाई आजका विभिन्न मत-मतान्तरमा लुछाचुँडी गरिरहेका मानिसहरूलाई औल्याएर मात्र होइन जसलाई हिजो आजको चस्माले हेर्दा असभ्यताको पराकाष्टामा पुगेको अनुमान गरिन्छ त्यसवेलादेखिको समाजलाई समेत उक्त तत्वहरूले सन्मार्गंतिर औल्याउने सिमानाको निर्देशन दिवं आएका छन् भन्ने कुरालाई पौराणिक अथवा आधुनिक जुनसुकै वाड्मयका इतिहासरूपी दुर्बीन लगाएर हेरे पनि देखनसकिन्छ ।

यसैले धर्म र दर्शन, साहित्य र कलालाई अविच्छिन्न विचार-धारारूपी अनुभवको सुनिमित शृंखला हो भनेर जसरी भन्न सकिन्छ त्यसरी नै यिनीहरूको आदि र अन्त्यको साँच्चिकै लेखाजोखा गर्न खोज्ने हो भने सायद यौटे जीवन पर्याप्त हुन सक्तैन भन्ने अनुमान एकतर्की विचारले गर्न सकिन्छ भने अर्को तरफबाट हेर्दा उक्त तत्वले नै मानिसको मूल्याङ्कन गर्न सक्षम भएको कुरालाई विभिन्न वाड्मयहरूले नै सँगालेका छन् । यसैले मुक्तकण्ठले भन्न सकिन्छ कि – यसरी मूल्याङ्कन गरेर सन्मार्गको प्रभातीय वातावरण सीर्जना गर्न सक्षम भएको व्यक्तिलाई नै भगवान् वा महापुरुषको रूपमा पूजिएको कुरालाई आजको इतिहासले पनि सकार्दै आएको मात्र होइन त्यस्ता महान् व्यक्तिप्रति नतमस्तक पनि बनाइदिएको छ । जसलाई संस्कारको संज्ञा पनि दिन सकिन्छ ।

त्यसैले उक्त तीन तत्वहरूमाथि सिंहावलोकगर्दा साहित्य र कला

चिन्तनीय वा मननीय छन् भने धर्म र दर्शनलाई अङ्ग त्यसमन्वा पनि माथिलो स्तरमा राख्नसकिन्छ जसबाट साहित्य र कला विशेषरूपले परिमाजित भएका छन् । हुनपनि धर्म र दर्शनले आफूभित्र ब्रह्माण्डलाई नै एक परमाणुको रूपमा हेरेकाछन् भन्न पनि त्यति अष्टेरो मान्न पर्दै जति हामी हिच्किचाइरहेकाछौं । किन कि यो यतिव्यापक छ जसको सिमाना नै निर्धारण गर्ने मुश्किल पर्दछ । त्यसबेलामात्र सरल हुनेछ जसबेला यसैभित्ररहेका चराचर-जीव-जगत्को पूर्वापर सम्बन्धी प्रत्येक विषयलाई छुट्ठाउन सकिन्छ, अनिमात्र 'धर्म' शब्दको विश्लेषण गर्न सकिन्छ अन्यथा सम्भव मान्न सकिन्न भने कुरालाई जसरी आधुनिक विज्ञानले ऐसेकटोन्, न्युट्रोन् र प्रोटन्को आधारमा अणुलाई विभाजित गर्न समर्थ भएको छ त्यसरी नै 'धर्म' शब्दलाई छुट्ठाउन ज्ञान-विज्ञानको आवश्यकता पर्दछ । किनभने 'धर्म' शब्दको अर्थ केवल पूजा आजामा मात्र सिमित छैन । न त 'धारणाद्वर्ममित्याहु' मात्रले पनि उपर्युक्त अर्थ प्रदान गर्न सक्छ । यो त केवल एक काम चलाउ समष्टिगत आधार मात्र हो । किनकि विश्वमा जति धर्म पाइन्छन् ती सबैको सायद योटे लक्ष भएपनि सम्बन्धित मार्गमा धेरै भिन्नता छ र त्यो छुट्ठाउने काम पनि त्यतिकै जटिल छ जति प्रस्तुत संग्रहले देखाएका बाटाहरूको अनुगमन गर्नमा ।

यसैले प्रस्तुत संग्रहलाई केवल तत्कालीन (इ. पू. छैटौं शताब्दी) धार्मिक कथाहरूको संग्रहमात्र नमानी गम्भीरमन्दा पनि गम्भीर विषय-रूपी दृश्यहरूलाई सरस तथा सरल रूपमादेखाउन बत्तीस (३२) पात्रहरू आ-आपने पनमा जुमुर्राएर उठेका छन् । यी यस्ता प्रकृतिका

पात्रद्वन् जसले इहलोकको लिला समाप्त गरी परलोकमा (देवलोकमा) आनन्दभन्दा पनि आनन्दको महासागरमा पौडिरहेका भूतपूर्व मानिस तथा हालका देवताहरू वर्णनातीत विमानहरूद्वारा पुनः मर्यालोकमा आएर मानिसहरूसँग कुरागरेको देखिन्छ भने अर्कोतिर बुद्धोशदेशकालागि हत्तरपत्त आएर नतमस्तक भई उपदेश श्रवणगरेको पनि देखिन्छ जसबाट छत्तमाणवक आदिहरू लोतापत्ति फलमा प्रतिष्ठित भएका पढन पाइन्छ भने कतै महामौद्गल्यानद्वारा फलमा प्रतिष्ठित गराएको देखिएका छन् र ती देवता बनिसकेकाहरूसँग पनि कतै कतै साधारण मानिसहरूले पनि कुरागरेको सुन्न र देखन पाइन्छ । साथै तिनीहरूले बताएको स्वर्गपुन्ने उपायको बाटो पनि देखन सकिन्छ भने कुरालाई प्रस्तुत संग्रहले सँगलेको छ ।

अङ्ग यसभन्दा बढी अनेतिकताको बाटोमा भौतारिई आफूलाई सर्वेसर्वा ठान्ने संस्कारमा दिक्षित हुँदै गएको समाजलाई दानप्रणालीद्वारा नेतिकताको मूल बाटोमा त्याई इहलोक र परलोकको सम्बन्ध तथा यस लोकमा गरेको धर्मको फल परलोकमा कसरी पाइन्छ भन्ने कुराको प्रत्यक्ष प्रमाणदिने तरखरमा मात्र नलागी त्यसको साक्षात्कार समेत गराई अज्ञानरूपी अन्धकारबाट ज्ञानरूपी आलोक प्रसार गराईदिने प्रयास पनि गरेको छ । यसकोनिमित्त प्रमूख साधनहरूमध्येको पनि प्रमूख साधन नेतिक वललाई नै मानेको छ । जसमा सत्य, अर्हसा, अस्तेय आदि नै प्रमूख स्तम्भका रूपमा रहेका छन् । यीने परिधिको उद्घानमा प्रस्तुत संग्रहरूपी वृक्ष हराभरा भएको मात्र होइन फुलेको पनि छ र सागरबाट जति पानी छिके पनि नसिद्धिने जस्तै पालि

बाडमयरूपी सागरबाट संकलन भएका यहाँका कथाहरूको सार खोजदै जाँदा आत्मा केवल एक प्रवाह जस्तो मात्र हो जहाँ प्रत्येकक्षण ज्ञान, इच्छा र अनुभूतिको प्रवाह बगिरहेको हुन्छ । अर्थात् संसारिक परिस्थितिको जालमा जेलिएका मानिसहरूका लक्ष्यहरू कुनै बेला राम्रा हुन्छन् भने कुनैबेला नराम्रा पनि हुनसक्छन् अथवा राम्रे राम्रा र नराम्रे नराम्रा पनि । किनकि विभिन्न वासनामय प्राणीको चित्तलाई सहिबाटो देखाइदिने काम एकातिर प्रसन्नुत संग्रहका कथाहरूले देखाइदिएका छन् भने अकार्तिर राग, द्वेष, सुख, दुःख आदि विकारमय भावनाहरूको उद्गमस्थानहरूको पनि टिपोट्टारेका छन् । जसलेगर्दा मानिस कुनैबेला सात्त्विक बन्दछ भने कुनैबेला तामासिक बन्न पनि सक्तछ भन्ने कुराको विश्लेषण गरेर देखाएको छ । जब मानिस तमोगुणी बन्दछ त्यतिक्षेर न त उसको नैतिक बल नै रहन्छ न त शुद्ध विचार नै ।

अनि हिजोआज मानिने पराकाष्ठामा पुरोको भौतिकवादी बनी जब दुःख, राग, द्वेष तथा स्वार्थ आदिरूपी धापमा भासिन्छ तबमात्र अज्ञानताको मस्त निद्राबाट ब्युफ्न्छ र त्यसबाट पारलाग्ने अन्य उपायहरू खोज्ने प्रवृत्ति उसमा पैदाहुन्छ अनि क्रमशः उसलाई सात्त्विक भावनाहरूले घच्छच्याउँन थाल्दछन् । यसै अवस्थामा मात्र दया, प्रेम, परोपकार, उशारता आदि जस्ता सहजज्ञानहरूले अङ्गाल्न थाल्दछन् र यस्तै ज्ञानासन्न व्यक्तिहरू मात्र देवलोक पुग्नसक्ने कुराको आदधोपान्त वर्णन यस संग्रहका विभिन्न पात्रहरूले देखाएका छन् । यसको सबै श्रेय बुद्धधर्मले नै पाएको छ । जसको विस्तृत अध्ययनले केवल स्वर्ग र नरक, धर्मात्मा र पापी, दुःख र सुख, लोभ र वान, ठूलो र सानो, धनी र

गरीब, राजा र प्रजा, गुरु र चेला, देवता र मानिस, पशु र अन्यप्राणी, नैतिकता र अनैतिकता, उदारभावना र अनुदारभावना, कञ्जूस र महाइनी सम्बन्धी विषयहरूको मात्र अवबोध गराएको छैन । यसभन्दा पनि बढी भित्रिएर गूढार्थतिर ध्यानर्दिदा तमोगुणीको त कुरे भएन सत्त्वगुणीलाई समेत त्यति महत्व नदिई मोक्षमार्गतिर सानगरिएको छ र जीवनको समाप्तिलाई नै 'निर्वाण' शब्दले सुभूषित गराइएको छ । अर्थात् प्रस्तुत संग्रहको चरम विन्दु नै निर्वाणको बाटोतिर लैजानुहो । यसले यहाँ जे जति पढिन्द्य ती सबैको प्रमूख लक्ष नै निर्वाणको मार्ग तयार पार्नु हुन आएको छ । न कि स्वर्ग गएर ठूलाठूला विमान प्राप्तगर्नु मात्र हो कुरालाई त केवल निर्वाण प्राप्तिको लागि गरिएको अभियानको पहिलो चरणको अभियान मात्र माने हुन्दै भन्ने कुरालाई देवलोकमा पुगेर आनन्दको सागरमा पौडिरहेकाहरूलाई पनि स्वयं बुद्ध वा महामौद्गल्यायनले श्रोतापत्ति-फलमा प्रतिष्ठित गराएका कुरा पुष्करसातीको शिष्य छत्तमाणवक, बत्तीदान गर्ने एक उपासिका आदि जस्ता पात्रहरूद्वारा प्रत्यक्ष हुन्दै । साथै कर्मवाद र जन्मान्तरवादको वरिष्ठ प्रमाणहरू पनि अभिलेखको रूपमा यहाँ देखिएका छन् ।

यसेको क्रममा 'निर्वाण' शब्दको छोटो र सरल उपमा प्रस्तुतगर्दी अप्रासंगिक देखिदैन । जस्तै आत्मा भन्ने तत्त्व नै बत्तीको प्रकाश जस्तै हो र त्यो बलेको बत्तीमा प्रत्येकक्षण विवृथत्केन्द्रबाट धारा प्रवाहरूपमा नयाँ विवृथतीय कणहरू एकपछि अर्को आइरहने हुनाले साधारण आँखाले हेर्दा यौटे प्रकाश जस्तो देखिएता पनि बास्तवमा यौटे होइन तिनीहरू भिन्नाभिन्न विवृथतीकणहरू हुन् । जब ती विवृथतीकणहरूको

आवागमनको मार्ग बन्वहन्छ तब बत्तीको प्रकाशको अस्तित्व पनि स्वत समाप्त भएपछि बत्तीको जुन प्रकाश यियो त्यो कहाँ गयो भने प्रश्न नै उठ्तेन, त्यस्तै अवस्थालाई 'निर्वाण' भनिएको हो । अथवा एउटै वाक्यभित्रबाट 'निर्वाण' शब्दको अर्थ खोज्ने हो भने—'जन्मान्तरको अन्तिम अवस्था हो' भन्नसकिन्छ । यसै विषयलाई दार्शनिक भाषामा स्रोतापत्तिफलमा प्रतिष्ठित भएका छत्तमाणवक देवपुत्रले बुद्धसहित अन्य विशाल जनसमूहको अगाडि प्रकटगरेको गाथाद्वारा पनि बुझ्न सकिन्छ ।

ये चिध पजहन्ति कामरागं,
भवरागानुसयच्च पहाय मोहं ।
न च ते पुनमेन्ति गव्भसेयं,
परिनिब्बानगता हि सीतिभूता'ति ॥

अर्थात्—जसको कामराग-संयोजन हट्छ उसको भवराग-संयोजन पनि हट्छ र मोह-संयोजन पनि उच्छिन्न हुन्छ । अनि सो पुरुष पुनः गर्भवासमा आउदैन र परिनिर्वाणपछि शीतलता प्राप्तगर्भ अर्थात् कुनै प्रकारका डाह र जलनहरू उसमा रहेदैनन् ।

यसै प्रसंगमा जन्मान्तरबादतिर अवलोकन गर्दा प्रस्तुत संग्रह सहायकको रूपमा देखिएको कुरा स्वयं बुद्धले 'महाकरणासमापत्ति ध्यान-बाट उठी आज कसको उद्धार गर्ह' भनी हेर्दा' देख्नु भएको भ्यागुतो, तील दानदिने स्त्री, चाण्डालनी बुढी, आयुक्षीण भएकी स्त्री, मट्टकुण्डली, छत्तमाणवक, रज्जुमाला दाशी आदिको कुराबाट परिपुष्टि हुन्छ अथवा घोडा र भ्यागुतो देवता हुनुबाट ।

यस संग्रहमा बुद्ध बाहेक इहलोक र परलोकको प्रमूख ज्ञाताहरू-मध्ये बुद्धका दाहिने हात जस्तै भएर बसेका महामौद्गल्यायनको धेरै सक्रियता देखिन्छ र देवचारिका गरी प्रत्येकजसो देवताहरूलाई भेटी उनीहरूले देवत्व सम्पत्ति प्राप्त गर्नाको कारण पत्तालगाउने काम धेरैजसो महामौद्गल्यायनबाट भएको छ । सोहि कुराको वर्णन बुद्धसमक्ष गरिएको छ र बुद्धद्वारा जनसमक्ष त्याइएको मात्र होइन त्यसद्वारा समाजलाई ज्ञानको स्रोत पनि देखाइएको छ । साथै दान प्रणालीलाई पनि बुद्धाइ-दिएको छ र पवित्र हृदय लिएर त्रिशरणमा प्रतिष्ठित भई दान गरेमा दान अनुसारको फल प्राप्त हुन्छ भन्ने कुराको संस्मरण गराउने सन्दर्भमा यहाँ वर्णनुक्रमले ३२ पात्रहरू आ-अपनो कर्मफलको कुरा बताउन लामलागेर बसेका छन् र कलप्राप्तिको संकेत यसरी गर्दछन् । जस्तै—

सारिपुत्रलाई छायाँ र पानी प्रदानगरेकोमा आँपको बग्चाको पालेले 'अस्त्रविमान', बुद्धलाई एउटी स्त्रीले अलिनो कुलमाष दानदिएको-मा 'अलोमाविमान', अद्वापूर्वक दानदिने पायासी राजाका उत्तर भन्ने एक कर्मचारीले 'उत्तरविमान', सासूको अनुमतिविना महामौद्गल्यायन-लाई रोटी दान गर्ने एउटी कुमारीले 'उलारविमान', बुद्धकोनिमित आनन्द मार्फत औषधी प्रदान गर्ने वैद्यकी स्त्रीले 'कञ्जिकादायिका-विमान', सिद्धार्थ बोधिसत्त्व घरबाट निस्केवा चढेर गएको कन्थक नामक घोडाले 'कन्थकविमान', राजगृहकी एउटी केटीले सारिपुत्रलाई पीरा आदि दानदिएकोमा 'कुञ्जरविमान', छत्तीसवटी केटीहरूले दिएको दानको प्रभावले 'गुत्तिलविमान', महामौद्गल्यायनलाई कुलमाष दानदिने एउटा गोठालोले 'गोपालकविमान', एउटी चाण्डालीले अद्वापूर्वक बुद्धप्रति

नतमस्तकता देखाएको कारणमा 'चण्डालीविमान', सौतेनी आमाको षड्यन्त्रमा परेको मुजातले महाकात्यायन स्थविरलाई दानदिएको कारणले 'चूलरथविमान', पुष्टकरसातीको शिष्यलाई बुद्धले त्रिशरणमा प्रतिष्ठित गराइदिएको कारण र गुरुपूजक भएकोले 'छत्तमाणवकविमान', राजगृह-वासी एउटी स्त्रीले बुद्धलाई एक अंजुली तील दानदिएको प्रभावले 'तिलदविविधानविमान', आफूमाथि सौता हाल्न लगाउने बहिनीलाई पनि दानगर्न लगाउनाको कारणले 'दहल्लविमान', ढोकेवृत्तिद्वारा जीविका गर्नेले अंतिथीहूललाई भक्तिपूर्वक स्वागत गरेकोले 'द्वारपालविमान', धर्मोपदेश गर्दागर्दै साँझ पर्दा बत्ती प्रदान गर्न एउटी स्त्रीले 'दीपविमान', बुद्धलाई असल एकजोर वस्त्र दानदिनाको कारणले एउटी स्त्रीले 'नागविमान', थूणगाउँमा बुद्ध आउन लागेको थाहापाई रोक्ने प्रयास र पानी समैत खान नदिने षड्यन्त्र गर्नेकी एउटी नोकर्नीले बुद्धलाई पानी प्रदान गरेकीले 'नादाविमान', भिक्षुलाई पीरा दान गर्न एउटी केटीले 'पीठविमान', असमयमै आपखाने इच्छागरी आँफलाउन लगाउने बिम्बिसार राजाको बग्चेले फलाएका आंप बिम्बिसार राजालाई नदिई सीधै महामौद्गल्यायनलाई प्रदान गर्नाको कारणले 'फलदायकविमान', एउटी आयुक्षीण भएको स्त्रीले बुद्धलाई आफ्नोनिमित्त पकाइराखेको खाना दानदिएको कारणले 'मिक्षादायिकविमान', कञ्जूसको छोरोले असक्त अवस्थामा पनि बुद्धलाई नमस्कार गरेको कारणले 'मट्टकुण्डली-विमान', बुद्धोपदेश सुनेको प्रभावद्वारा भ्यागुतोले 'मण्डकविमान', मलिलकाले आपना अमूल्य गहनाहरू दानदिएको कारणले 'मलिलका-विमान', जोको खेती कुनै यौटो ठिटोले एक वृद्ध स्थविरलाई कुलमात्र

दानगरेको कारणले 'यवपालकविमान', ऊण्डिएर मर्नलागेकी थौटी नोकर्नले बुद्धको उपदेशप्रति श्रद्धारालेको कारणले 'रज्जुमालविमान', वैश्ववण राजाकी छोरी लताले लोग्ने तथा घरका अरु परिवारहरूलाई खुशी पानीको कारणले 'लताविमान', विशाष्ठा उपासिकाले महालता-पसाधन नामक गहना विहार बनाउनकोनिमित्त दानगर्वा एउटी सहायिकाले अनुमोदन गर्नाको कारणले 'विहारविमान', गणिका भएर पनि सिरिमाले अष्टक भोजन दान गर्नाको कारणले 'सिरिमाविमान', बुद्धलाई कुटी बनाइ दानदिनाको कारणद्वारा एक उपासकले 'सुवर्णविमान', तथा सारिपुत्र स्थविरको चौबर सिन्ननकोनिमित्त दुइओटा सियो प्रदान गर्ने नकर्मले 'सूचिविमान' प्राप्त गरेका कुराको साथै धर्म अनुसार चूलरथ, तिलदक्खिणा, द्वारपाल, नावाविमान, नागविमान आदि प्राप्त गर्ने धेरेजसो विमान सहित श्रीयस्त्रिश भवनमा र दद्वलविमान र आचामदायिकाविमान प्राप्तगर्नेहरू धेरै पुण्य गर्नाको कारणले निर्वाणरति देवलोकमा पुगेका छन् । त्यस्तं छत्तमाणवक र दीपविमान प्राप्तगर्नेहरू जस्मा लोतापत्तिफलमा प्रतिष्ठित भएका कुराहरूको संस्मरण पनि यहाँ गराइएको छ ।

उक्त दानफल प्राप्तगर्नेहरूको सम्बन्धमा विचारगर्दा जतिसुकै महादान गरे पनि यदि देखावटीरूपमा वा अरु कुनै कारणले गरिएको छ भने त्यसको फल महान् हुन सक्तैन र श्रद्धासम्पन्न भई क्षमता अनुसार जतिसुकै सानोभन्दा सानो दान गरे पनि त्यसको फल महान् हुन्दै भन्ने कुरालाई प्रस्तुत कथाहरूले बाहिरी रूपमा समर्थन गरेका छन् भने आन्तरिकरूपमा हेर्दा भने चतुरार्यसत्य, निर्वाण र निर्वाणगामिनी उपदेश-

रूपी पृष्ठभूमिमा उर्वरित भएका छन् । यसले दानफलको महत्वतिर ध्यानाकर्षण गर्दा ‘आचामदायिकाविमान’ कथाको प्रसंगमा शक्तिवेन्द्रले दानफलको महत्व दर्शाउँदै भनेका पाँच गाथाहरूमध्ये अन्तिम गाथारूपी दर्पण हेर्दा यथार्थ हुन्छ । जस्तै—

चतुन्नं पि दीपानं, इस्सरं योध कारये ।
एतस्साचामदानस्स, कलं नागधति सोलसिति ॥

अर्थात् यो डहेको भात-दानको फलको अगाडि स्थाना स्थाना बुझजार द्वीपहरू भएको जम्बुद्वीप जस्ता द्वीपहरू चार द्वीपहरूको मालिक भए पनि त्यो सोहङ भागको एक भाग पनि हुँदैन ।

यस कथन अनुसार यहाँ समावेश भएका ३२ पात्रहरूले गरेका दानफलको प्राप्तसंकेत पहिले नै दिइसकिएको छ । हुनत दानफलको महत्वको भूल श्रोतरूपी प्रवाह यसमन्वा पनि हजारौं वर्ष अघिदेखि नै आर्यभूमिमा बगिरहेको छ र यसको सम्यता नै बान, धर्म, दया आदिमै आएर अडिएको छ । तथापि प्रस्तुत संग्रहले नयाँ परिपाटीको नवजाग-रणको सिर्जना भने अवश्य गरेको छ ।

यतिमात्र होइन यस कथा संग्रहभित्र रुम्लिदा देखापनै विभिन्न उपदेशहरूमध्ये श्रद्धा, त्याग, श्रुति र प्रज्ञारूपी आलोकले बुद्ध धर्मका अज्ञाताहरूको हृदयरूपी अन्धकारलाई निर्मूल पानै प्रयासको साथै श्रद्धालुहरूलाई बोद्धधर्ममा दिक्षित बनाउने अभियानको परम्परा खडा भएको छ र निर्दयी, कञ्जूस, वानचित्त नभएका र चरित्रहीन भएर पनि

विनाकारण आफूलाई ठूलोठान्ने भावनामा फुलेकाहरूलाई पापको प्राय-
श्चित नगरेसम्म मानिस निर्दोषी हुन सक्तैन र त्यस्ताले नत यो लोकमा
सुख पाउँछ नत परलोकमा नै भन्ने कुरालाई यसले प्रतिबिम्बित गरेको
छ । यस्तो भावनाबाट हडाउन मनोबैज्ञानिक तरिकाले “म तिर्यं हुँ र
तिमी मेरा ह्वौ” भन्ने भावनाको संकेत धेरेजसो कथाले विएका छन् ।
साथै बुद्धका उपदेशहरूलाई पूर्णरूपले पालन गर्ने व्यक्तिले जस्तोसुके
अपराध गरे पनि क्षमा पाउन सक्तछ भन्ने कुराको अभिव्यक्ति भएको
पनि पाइन्छ । त्यसेले भनिएको हो—‘तथागत लोकमा उत्पन्न भएको
नै धेरेको हित र सुखको लागि हो ।’

यस्तै पवित्र हृदयले गरेको कामको फल महान् हुन्छ भन्ने कुराको
मूलश्रोत भएको यस कथारूपी बत्तीस (३२) धाराहरूमध्ये माथि उल्लेख
भएका विभिन्न दान र दानफल बाहेक इहलोक तथा परलोक सम्बन्धी
ज्ञान, श्रद्धावलद्वारा प्राप्त यश, मनस्तत्त्ववेत्ता, सत्य प्रति अनुराग,
असत्यताको द्रोह, घमण्डको फल र नाम्रताको तुलना, जन्यान्तरवादको
सूचना, मालिक र नोकरको स्वभाव, सौन्दर्य प्रति अनुराग, स्वार्थ-
परायणता, सौतासौतीको षड्यन्त्र, कञ्जुस्थाईंको पराकाळ्टा, उवारता,
आर्थिक अवस्थाको समता र विषमता, सामाजिक जीवनको संकेत, धर्म
प्रति आस्था र शीलवान् व्यक्तिकोनिमित्त मर्त्यलोक र देवलोक बराबर
छ भन्ने कुराको साथै शीलवान् व्यक्तिसँग देवता पनि युक्तुपर्दछ भन्ने
कुराले अभिसिञ्चित धर्मक्षेत्र यहाँ तयार पारेको छ ।

यसरी हेँ जाँदा प्रस्तुत संग्रहरूपी ज्ञानरासीबाट प्रायः नपाइने
कुनै कुरा छैन भने पनि हुन्छ । उदाहरणको रूपमा हेँ हो भने सानो

अवधिको परिवर्तन श्रुतु परिवर्तन हो र ठूलो अवधिको परिवर्तनलाई युग परिवर्तन भने जस्तै ढीलो वा चाँडो सद्गुणतिर विचार परिवर्तन गर्नसक्ने मानिसले सुख र सन्तोष प्राप्तगर्न सक्षम भन्ने कुरातिर पनि संकेत गर्दै, काम अनुसारको माम भने कै कर्म अनुसारको फल यसै जीवनदेखि लिएर परजन्म वा जन्मजन्मान्तरसम्म पनि भोगनु पर्दछ भन्ने कुराको पिष्टपेषण मात्र गरेर प्रस्तुत कथाले चक्कर मारेको छैन यस सम्बन्धी विषयमा विभिन्न प्रकारले विश्लेषण समेत गरेर एकातिर देखाइदिएको छ भने अर्कोतिर अज्ञानीहरूलाई ज्ञान प्रदानगरी मुक्तिको बाटो देखाउनकोनिमित्त स्वयं ज्ञानबान् कर्ता नै अग्रसर भइदिनु पर्छ । अन्यथा अज्ञानताको कारणद्वारा भएको तिरस्कार, वड्यन्त्र, मूढेवल आदि जस्ता अवाञ्छनीय कुराहरूमा लागेर त्यसै आँखा चिम्लिदिने हो भने त अज्ञानीहरू कहिल्ये पनि सुगतिमा पुग्न सक्तैनन् भन्ने कुरा थूण गाउँमा बुढ जाँदा बुढप्रति गरिएको अभद्र व्यवहारमा स्वयं बुद्धले गरेर देखाएको व्यवहारले पनि परिपुष्टि गर्नुको साथै “शठे शाठं थ समाचरेत्” भन्ने सिद्धान्तको उपहास गर्दै त्यसको बदला “कठोर प्रति नम्रता” देखाउनु पर्दछ भनेर नयाँ सिद्धान्त स्थापना गरी यस्तो प्रयोगशालामा पुग्ने उपाय बताइदिएको छ जहाँ पुगदा व्यक्तिगत स्वार्थलाई निर्मूलपारी परहितकोनिमित्त जीवन अर्पण गर्न सकिन्दै । यतिमात्र होइन यसै जन्ममा इहलोक र परलोकको सफर तथा अन्तरयामी बन्नसक्ने योग्यताको परिचय पनि गराएको छ । जसको ज्वलन्त प्रमाण खोजदा यसै कथाभित्रका प्रत्येकजसो कथाको प्रत्यक्षवर्णन मात्र होइन प्रत्येक देवपात्रहरूलाई कतै मर्त्यलोकमै बोलाएर, कतै आफै बेवलोक पुगेर, कतै श्रद्धिवलद्वारा उचित स्थानमा बोलाएर

सम्बन्धित पात्रहरूको उनीहरूद्वारा नै उनीहरूले पाएका कर्मफल अनुसारको प्राप्त सुविधाको वर्णन गर्न लगाउने बुद्धबाहेक अर्का शील-संयमी महामौद्गल्यायनको कार्यताच्छिल्यताद्वारा प्रष्ट हुन्छ ।

साधारणरूपले हेर्दा एक दुइ पात्र बाहेक सबै पात्रहरू कर्मफल अनुसार देवलोक पुगेका मात्र होइनन् कुबेरको पुष्पकविमान र इन्द्रको वैजयन्त रथभन्दा पनि सर्वसम्पन्न विमान^१को साथै सुन्दरीहरूमध्ये उत्तम सुन्दरी मानिएका परिचारिकाहरूको रूपमा वा मनोरञ्जको लागि अप्सराहरू पनि पाएका छन् र आत्मीय सुखको चरम सिमानाको सन्सारमा संर गरिरहेको कुरोलाई सिनेमाको रूपमा हेर्न पाइन्छ । यसबाट भएको अनुभवले परलोकमा छँदा धर्मकोनिमित्त नै जीवन अर्पण गर्न पर्ने अत्यावश्यकता देखिन्छ । तर यसरी एकोहोरिएर हेरेको खण्डमा “सन्तोषं परं सुखम्” भन्ने सिद्धान्त केवल कोराकल्पना मात्र हुन आउँछ र आमोद, प्रमोद र भोगविलास नै सुखको पराकाष्ठा हो भन्ने भौतिक-वादीहरूको गोरेटोतिर फक्न पर्ने हुन्छ । तर यसको आशय यो होइन यो त केवल नकारात्मक दृष्टिमात्र हो ।

प्रस्तुत संग्रहको आशयहरूमध्येको मुख्यआशय हो—दुःखीलाई सुखदिलाउनु, अन्य जन्ममा नरकपर्नेलाई नरक जानबाट बचाई देवलोक (स्वर्ग) पुन्याइदिनु, फूट बोल्नेलाई साँचो बोल्न सिकाउनु, हिंसकलाई अहिंसक बनाउनु, स्वार्थीलाई निस्वार्थी बनाउनु, अवगुणीलाई गुणी

१. ककसले ककस्तो विमान र कति कति अप्सराहरू परिचारिकाको रूपमा पाएका छन् भन्ने कुरा मूल कथाबाट अवगत हुनेछ ।

बनाउनु, कञ्जूसलाई दानवान् बनाउनु, रिसाहालाई नम्रताको पाठ पढाउनु, सत्यताको लागि जीवन समर्पण गर्न सिकाउनु, अन्यायीलाई न्यायको पाठ पढाउनु, मूर्खलाई सज्जन बनाउने चेष्टागर्नु, ठूलो र सानोमा समान दृष्टिले हेर्नु, अनुचित ठाउंमा कठोर वचन प्रयोग नगर्नु, सामाजिक फाइदाको कुरा सबैलाई सुनाउनु, अहोरात्र उपकारकै लागि तल्लीन हुनु हो भने भित्री अर्को योटै उद्देश्य त्यो हो जन्ममरणबाट मुक्त गराउनु । हुनपनि हो, यदि यसो नभए यस धर्मका अनुयायीहरूले राता-रात-प्रत्यक्षफल प्राप्त गर्नसक्ने क्षमता प्राप्त गर्नसक्ने थिएनन् । त्यसले समिटिरूपमा यहाँ सार निकालदा श्रद्धा नै फलप्राप्तिको प्रत्यक्ष चिन्ह हुन आउँछ ।

यसैगरी सामाजिक दृष्टिकोणले प्रस्तुत संग्रहलाई हेर्दा पनि त्यति नै महत्वपूर्ण विषयहरू बटुल्न सकिन्छ जति धार्मिक विषयका सम्बन्धमा । एकातिर त्रास, भय, चोरी, अन्याय, षड्यन्त्र, चाकडी मनोमानी जस्ता कुराहरू हिजोआजकै जस्तै गरी हात्रा अगाडि ठिन्छन् भने अर्कातिर मनोरञ्जन, विभिन्न उत्सव, परोपकार, शिक्षा, स्वास्थ्य, आर्थिक व्यवस्था तथा संस्कृतिको रक्षा आदिको व्यवस्था भएको पनि टड्कारै देखिन्छ । जसरी सामाजिक रीतिरिवाजको छाप प्रस्तुत संग्रहले सगाएको छ त्यसरी नै एकातिर स्वस्थ राज्यको वातावरण सीर्जना गर्ने कोशलराजा, पायासीराजा छन् भने अर्कातिर षड्यन्त्रको परम्परा बसाल्ने राजकुलको कुरा चूलरथविमानबाट देखिन्छ । त्यस्तै कतै आर्थिक विकाशको संकेत मिलदछ भने कतै थिचोमिचोको प्रभाव पनि कम थिएन र मानिसले मानिसलाई कुटेर मार्दा पनि न्यायको पत्तो थिएन भने

कुराले पनि कम रोमाञ्चित गराउँदैन । जेहोस् आजहे अवस्थासँग त्यसबेलाको अवस्थालाई दौँजदा पनि कतै कतै यसप्रकारको परम्परागत श्रृंखला नचुडिएको कुराले त्यसप्रकारका मनोवृत्तिले अङ्गालेकाहरूलाई हीसला दिएको छ भने सहि कुरामा चाहे राजा चाहे प्रजा जो होस् आफ्नो अवस्थानुसारको कर्तव्यपथबाट विचलित नभई राजाकोनिमित्त कति परिश्रम गरी असमयमै आँप फलाउनसक्ने एक बोटानिष्ट (बगंचे) र मालिकको आज्ञा विरुद्ध बुद्धलाई पनी पियाउने एक नोकर्नी केटीको उदाहरण पर्याप्त छ ।

यसैले सारांशमा भन्नसकिन्छ कि जसको भित्री-हृदय स्वच्छ छ, जो सत्यताको आधारमा अडेको छ त्यस्ता प्रति जस्तोमुकै मानिस भएपनि उसले नतमस्तक हुनैपर्छ र त्यस्ता मानिसहरू मात्र लाछी हुन्छन् जसमा अज्ञानता बाहेक अरु केही पाइँदैन । त्यसैले यस कथा सूत्रले प्रकट गरेको प्रमुख आशयहरूमध्येको आशयलाई यसरी व्यक्तगर्न सकिन्छ—

“अज्ञानता नै मानिसको भीषण शत्रु हो”

अन्यथा—

मागधि (पालि) वाडमयको त्रिपिटकरूपी तीन गण्डकीबाट निस्केका बुद्धकालीन ब्राह्मण, गृहस्थी, राजपरिवार आदि हुँदै दशौं संग्रहको रूपमा प्रकाशित भएको यो ‘बुद्धकालीन विमानकथा’ रूपी घरनाले नेपाली साहित्य भूमिलाई उर्वरा बनाएको छ र यसको सम्पूर्ण श्रेय शीलसंयमी आचार्य चिक्षु अमृतानन्द महास्थविरज्यूलाई नै छ । जसले ५ वर्ष अधिदेखि अविच्छिन्न रूपमा मागधि (पालि) वाडमयबाट नेपाली वाडमयमा रूपान्तरित गर्दै आउनु भएको मात्र होइन प्रत्येक

नेपालीलाई बुद्धदर्शन र साहित्यको आदधोपान्त ज्ञान गराउने प्रण पनि गर्नुभएको छ भन्ने कुरालाई अहिलेसम्म प्रकाशित बुद्धकालीन विभिन्न विषयका विभिन्न संग्रहहरूले बताएके छन् । अज साँच्चे भन्ने हो भन्ने नेपालीमा रूपान्तरित भएका विभिन्न संग्रह ग्रन्थहरूमध्ये शायद यसेलाई पहिलो स्थानमा राख्नसकिन्द्र । वहाँको अथव परिश्रमद्वारा नेपालीहरूले यसरी बुद्ध-ज्ञानामृत भण्डार प्राप्त गर्न पाएकोमा वहाँप्रति कृतज्ञतापूर्वक नतमस्तक हुनु बाहेक प्रशंसा गर्ने अर्को शब्द मसंग छैन ।

Dhamma.Digital
—वटुकृष्ण “भूषण”

विजयेभरी,
स्वयम्भू, काठमाडौं
२०/८/२०३३

नमो तस्स भगवतो अरहतो सम्मासम्बुद्धस्स ।

प्राककथन

“पालि त्रिपिटक साहित्यका कुराहरू नेपालीमा पनि उपलब्ध हुनसकुन्” भने एकमात्र अभिप्रायले प्रेरितभई मूलपालिबाट मात्रै बुद्धकालीन विभिन्न पात्रहरूको छोजीगरी त्यसको वर्गीकरण गरे अनुसार विक्रम सम्बत् २०२८ चैत्र २५ गते सर्वप्रथम “बुद्धकालीन ब्राह्मण” नामक पहिलो पुस्तकको पहिलो भाग नेपालीमा प्रकाशित भएको थियो । यसै क्रमको शिलशिलामा अहिले थो “बुद्धकालीन विमानकथा” नामक दर्शाउ पुस्तक नेपालीहरूको सामुन्ने प्रस्तुत गरेको छु ।

अहिलेसम्म प्रकाशित भएका बुद्धकालीन ब्राह्मण, गृहस्थी, राजपरिवार, महिला, परिव्राजक, श्रावक, श्राविका, ब्रह्मादिदेव, प्रेतकथा र विमानकथा आदि दश ग्रन्थहरूद्वारा त्रिपिटक पालि धर्मसाहित्यको आंशिकरूपमा भए पनि केही ‘रूप-रेखा’ नेपालीहरूकोनिमित्त नेपालीमा प्रस्तुत गरेको छु भन्दा कुनै अतिशयोक्ति होला जस्तो लाग्दैन ।

साधारणतया यी दश ग्रन्थहरूनाथै “बुद्धकालीन ब्रह्मादिदेव, प्रेतकथा तथा विमानकथा” द्वारा अन्यत्रलोक सम्बन्धीका कुराहरू र बाँकी “बुद्धकालीन ब्राह्मण” आदि सात ग्रन्थहरूद्वारा यसैलोक सम्बन्धीका कुराहरू प्रस्तुत भएका छन् भनी भन्न सकिन्द्य । त्यस्तैगरी “बुद्धकालीन

श्रावक र बुद्धकालीन श्राविका” मा भिक्षु-भिक्षुणी जीवन सम्बन्धी कुराहरू र बाँकी आठ ग्रन्थहरूमा गृहस्थी जीवन सम्बन्धी कुराहरूको साथ “बुद्धकालीन महिला र श्राविका” बाट स्त्री जीवन सम्बन्धी कुराहरू देखन पाइन्छ भने बाँकी अरू आठ ग्रन्थहरूबाट पुरुष जीवन सम्बन्धी कुराहरू देखन पाइएको छ । “बुद्धकालीन राजपरिवार” बाट त्यसताकाका राजारजौटाहरूको परिचय पाइन्छ भने “बुद्धकालीन परिवारजक” बाट त्यसताकाका साधुसन्तहरूको परिचय पाउन सकिन्दै ।

हजारौं सूत्रहरूद्वारा प्रतिमण्डित त्रिपिटक पालिसाहित्यको जम्मै रूपान्तर नेपालीमा उपलब्ध गराउनकोलागि त एक दशक त के अङ्गे दुइ तीन दशकको परिश्रमविना सम्भव हुने छ भनी भन्नसकिन्न । जुन माध्यमद्वारा मैले त्रिपिटक पालि साहित्यको रूप-रेखा प्रस्तुत गर्न खोजेको छु—त्यो काम जम्मै पूरा गर्नकोनिमित्त पनि अङ्गे एक दशक मात्रले पर्याप्त होसा जस्तो लाग्दैन । जीवन रहिरहेमा अहिलेसम्म प्रकाशित भइसकेका प्रत्येक पहिलो भाग—ग्रन्थहरूका दोश्रो भागको संकलन गर्दै जान्ने आशा राखेको छु । जुन मेरो दोश्रो चरणको लक्ष बनेको छ ।

अहिलेसम्म उपरोक्त दश ग्रन्थहरूमा जति पनि मूल सूत्रहरू अनुदित भइसकेका छन् ती जम्मै—‘बुद्धकालीन राजपरिवार’ को प्राक्कथनमा उल्लेख गरे अनुसार—२७।५।२०२८ सालमा तयार पारेका ३,००० पृष्ठभन्दा बढी टिपोटहरू (Notes) मध्येकै हुन् । त्यसमध्ये अहिलेसम्म जम्मा ६०६ पृष्ठका टिपोटहरूको काम सम्पन्न भएको छ । यी दश ग्रन्थहरूमा जम्मा कति मूल सूत्रहरूका कुराहरू अनुदित भइसकेका रहेछन् भनी पुनरावलोकन गरेर हेर्दा जम्मा ५११ वटा मूल

सूत्रका कुराहरु अनुदित भएका देखिन्थन् । तर सूत्र-सूचीको हिसाबले चाहिं ५१८ सूत्रहरु देखिन आएका छन् । यसो हुनाको कारण उही सूत्र भिन्नभिन्न प्रन्थहरूमा समावेश हुन आएकोले हो ।

(१) सुत्तपिटक, (२) विनयपिटक तथा (३) अभिधम्मपिटक भन्ने तीन पिटकहरूमध्ये कुन कुन पिटकबाट के कति सूत्रहरु लिइएका रहेछन् भन्ने कुरा निम्नतालिकाबाट प्रष्ट हुनेछ ।

(१)	सूत्रपिटकको दीघनिकायबाटः	१८
(२)	सूत्रपिटकके मज्जमनिकायबाटः	३३
(३)	सूत्रपिटकके संयुतनिकायबाटः	१६१
(४)	ऐ अडगुत्तरनिकायबाटः	१२०
(५)	ऐ खुट्टकनिकायको उवानपालिबाटः	११
(६)	ऐ खुट्टकनिकायको सुत्तनिपातपालिबाटः	६
(७)	ऐ ऐ विमानवत्थुपालिबाटः	३३
(८)	ऐ ऐ पेतवत्थुपालिबाटः	२५
(९)	ऐ ऐ वेरगाथापालिबाटः	२
(१०)	ऐ ऐ वेरीगाथापालिबाटः	११
(११)	ऐ ऐ अपवानपालिबाटः	१४
(१२)	विनयपिटकको पाराजिकापालिबाटः	७
(१३)	विनयपिटकके पाचित्तियपालिबाटः	२०
(१४)	ऐ महावगगपालिबाटः	३९
(१५)	ऐ चुलवगगपालिबाटः	१८

जम्माजम्मी ५१८

विद्वत्वर्गहरूको सुविधाकोनिमित्त यी सबै 'सूत्रहरूका क्रमसूची' तथा "बुद्धकालीन ब्राह्मण" आदि दशै ग्रन्थहरूमा उल्लिखित कुराहरूको अर्थात् शीर्षकहरूको विषय-सूची समेत समावेश गरी छुटूँ एक विषय-सूची-पुस्तका (Catalogue) तयारपार्ने विचार गरेको छु ।

प्रस्तुत "बुद्धकालीन विमानकथा" संग्रह-१० मा चाहिं जम्मा ३२ कथाहरू संग्रहित भएका छन् । यी ३२ कथाहरू सूत्रपिटकको खुद्दक-निकायको विमानवत्थपालिको ७ वर्ग का ८४ कथाहरूमध्येबाट छानेर लिएको हुँ । जुन यसप्रकार छन्—

	पृष्ठः ^१	पृष्ठः ^२
१. विमा. व. पा.	१११:	अम्बविमानवत्थः
२. ऐ ऐ	६३:	अलोमविमानवत्थः
३. ऐ ऐ	२६:	आचामदायिकाविमानवत्थः
४. ऐ ऐ	१०६:	पायासिविमानवत्थः ^१
५. ऐ ऐ	३५:	उत्तारविमानवत्थु
६. ऐ ऐ	६३:	कञ्जिकदायिकाविमानवत्थः
७. ऐ ऐ	११४:	कन्यकविमानवत्थः
८. ऐ ऐ	७:	कुञ्जरविमानवत्थः
९. ऐ ऐ	४१:	गुत्तिलविमानवत्थः

-
१. नालन्दापालिको पृष्ठ ।
 २. यसै पुस्तकको पृष्ठ ।
 ३. विमानवत्थु अट्कथाले चाहिं 'उत्तरविमान' भनी उल्लेख गरेकोछ ।

१०.	ऐ	ऐ	११२:	गोपालकविमानवत्थुः	८१
११.	ऐ	ऐ	२७:	चण्डालिविमानवत्थुः	८९
१२.	ऐ	ऐ	९१:	चूलरथविमानवत्थुः	९९
१३.	ऐ	ऐ	८०:	छत्तमाणवकविमानवत्थुः	११८
१४.	ऐ	ऐ	१३:	तिलदविखणाविमानवत्थुः	१३८
१५.	ऐ	ऐ	५२:	दह्ललविमानवत्थुः	१४२
१६.	ऐ	ऐ	८५:	द्वारपालविभानवत्थुः	१५५
१७.	ऐ	ऐ	१२:	दीपविमानवत्थुः	१६०
१८.	ऐ	ऐ	६१:	नागविमानवत्थुः	१६०
१९.	ऐ	ऐ	११:	ततिय नावाविमानवत्थुः	१७४
२०.	ऐ	ऐ	३:	पठम पीठविभानवत्थुः	१८१
२१.	ऐ	ऐ	१०१:	फलदायकविमानवत्थुः	१९०
२२.	ऐ	ऐ	३३:	पठम भिक्खादायिकाविमानवत्थुः	१९७
२३.	ऐ	ऐ	११८:	मट्टकुण्डलीविमानवत्थुः	२०५
२४.	ऐ	ऐ	७७:	मण्डूकदेवपुत्तविमानवत्थुः	२२१
२५.	ऐ	ऐ	५६:	मल्लिकाविमानवत्थुः	२२४
२६.	ऐ	ऐ	१०४:	यवपालकविमानवत्थुः	२३०
२७.	ऐ	ऐ	७४:	रज्जुमालाविमानवत्थुः	२३४
२८.	ऐ	ऐ	३९:	लताविमानवत्थुः	२४९
२९.	ऐ	ऐ	६४:	विहारविमानवत्थुः	२५७
३०.	ऐ	ऐ	२०:	सिरिमाविमानवत्थुः	२७३
३१.	ऐ	ऐ	११०:	सुवर्णविमानवत्थुः	२८९

३२. ऐ ऐ द७ः पठम सूचिविमानवत्थुः २९४

X X X

शुरुदेखि ने अहिलेसम्म श्री वटकृष्ण 'भूषण' ज्यूले बुद्धकालीन ग्रन्थहरूको भाषा संशोधन गर्नुका साथै प्रूफ हेनेकाम समेत गरिदिनु भएकोमा वहाँप्रति म ज्यादै कृष्णी रहेको छु र भविष्यमा पनि वहाँबाट यस्तैगरी सहयोग पाउनेछु भन्ने विश्वास लिएको छु । ग्रन्थ तयार पाने काममा वहाँबाट पाइएको सहयोग भेरोनिभित्त अत्यन्त महत्वपूर्ण कारण बनेकोछ । यदि वहाँबाट निरन्तर सहयोग नपाएको भए कदाचित मैले बुद्धकालीन यी दश ग्रन्थहरू पाठकवृन्दहरूको सामुन्ने प्रस्तुत गर्न सक्ने यिहिन होला । अतः वहाँबाट सौहार्दपूर्ण निरन्तर पाएको सहयोग भेरोनिभित्त चिरस्मरणीय रहन गएको छ भनी कृतज्ञतापूर्वक यहाँ उल्लेख गर्न चाहन्छु । अनि यस पुस्तकको लागि पनि विद्वतापूर्वक भूमिका लेखिदिनु भएकोमा वहाँप्रति हार्दिक धन्यवाद ज्ञापन गरेको छु । अंग्रेजीमा प्रिफेस् अनुवाद गरिदिनु भएकोमा श्री कृष्णबहादुर मानन्धरज्यू प्रति पनि हार्दिक धन्यवाद नदिई रहन सकिन । त्यस्तै गरी आयुष्मान् कुमार काश्यपलाई पनि धन्यवाद दिएको छु जसले सधैँ क्यैं यस पुस्तकको शब्दावलीको प्रारम्भिक लेखाइको काम पनि गरेका छन् । दिनहुँ क्यैं प्रेसबाट प्रूफ ल्याउने र लैजाने काम गरी सहयोग दिएकोमा श्री खड्ग-बहादुर उपासकलाई र यो पुस्तक पनि प्रकाशित गरी नेपाली साहित्यको महान् सेवा गरेकोमा आनन्दकुटी विहार गुठीका सदस्य-सचिव श्री तीर्थनारायण मानन्धर लगायत गुठीका सबै सदस्यहरूलाई पनि हार्दिक धन्यवाद ज्ञापन गरेको छु ।

[२६]

प्राक्कथन

पाठकहरूको सुविधाको लागि विषयहरूलाई अकारादि क्रममा
राख्नाको साथै पुस्तकको अन्तमा नामावली, शब्दावली तथा गाथा-सूची
पनि राखिएको छु । अस्तु ।



—भिक्षु अमृतानन्द

आनन्दकुटी,

काठमाडौं, नेपाल ।

२०३३ मार्ग २५ गते शुक्रबार

फोन : ९४४२०

मूल ग्रन्थ—

विमानवत्थुपालि

सहायक ग्रन्थहरू—

अङ्गुतरनिकाय ।

अभिधानप्पदोपिका ।

अमरकोष ।

उदानपालि ।

उदानअट्टकथा ।

जातकट्टकथा ।

दीघनिकाय ।

धम्मपदट्टकथा ।

पपञ्चसूवनी ।

बुद्धकालीन महिलाहरू ।

बुद्धकालीन भारतीय भूगोल—भरतार्त्तिह उषाष्याय ।

बुद्धकालीन ब्राह्मण ।

बुद्धकालीन राजपरिवार ।

बुद्धकालीन थावकचरित ।



Dhamma.Digital

[२८]

बुद्धकालीन गृहस्थीहरू ।
विमानवत्युअटुकथा ।
सुत्तनिपातअटुकथा ।
सुमङ्गलविलासिनी ।

Dictionary of Pali-Proper Names—Dr. Malala Sekera.

Dhamma.Digital

(1937)

Pali-English Dictionary—T. W. Rhys Davids and
William Stede. (1959)

संकेत-शब्दको अर्थ—

अभि. धा. प. = अभिधानपदीपिका ।

अं. नि. अ. क. = अङ्गुत्तरनिकायटुकथा ।

अ. क. = अटुकथा ।

उदा. पा. = उदानपालि ।

उदा. अ. क. = उदानअटुकथा ।

जा. अ. क. = जातकटुकथा ।

दी. नि. अ. क. = दीघनिकायटुकथा ।

धम्म. प. अ. क. = धम्मपदटुकथा ।

पपं. सू. = पपञ्चसूवनी ।

बु. ब्र. = बुद्धकालीन ब्रह्मादिवेष ।

बु. भा. भू. = बुद्धकालीन भारतीय भूगोल (भरतसिंह उपाध्याय) ।

बु. रा. = बुद्धकालीन राजपरिवार ।

बु. गृ. = बुद्धकालीन गृहस्थीहरू ।

बु. म. = बुद्धकालीन महिलाहरू ।

बु. श्रा. च. = बुद्धकालीन शावक चरित ।

बु. शावि. च. = बुद्धकालीन शाविका चरित ।

विमा. व. अ. क. = विमानवत्थु अटुकथा ।

सुत्त. नि. अ. क. = सुत्तनिपातअटुकथा ।

D. P. P. = Dictionary of Pali-Proper Names—

Dr. Malala Sekare

त्रि-पिटक-सूची

सुत्तपिटक :	विनयपिटक :	अभिधम्मपिटक :
१—दीघनिकाय	१—पाराजिकपालि	१—धम्मसङ्गणि
२—मजिक्षमनिकाय	२—पाचित्तियपालि } सुत्तविभङ्ग	२—विभङ्ग
३—संयुक्तनिकाय	३—महावरगपालि } खन्धक	३—घातुकथा
४—अङ्गगुत्तरनिकाय	४—चुल्लवरगगपालि }	४—पुणगलपञ्चनिति
५—खुदकनिकाय	५—परिवारपालि	५—कथावस्थु
		६—यमक
		७—पट्टान
(१) खुदकपाठ		
(२) धम्मपद		
(३) उदान		
(४) इतिवृत्तक		
(५) सुत्तनिपात		
(६) विमानवःशु		
(७) पेतवत्यु		
(८) येरगाथा		
(९) येरोगाथा		
(१०) जातक		
(११) निहेस { १—महानिहेस		
	{ २—चुल्लनिहेस	
(१२) पटिसम्भवामग्ग		
(१३) अपदान		
(१४) बुद्धवंस		
(१५) चरियापिटक		



विषय - सूची

क्रमसंख्या:	विषयः	पृष्ठः
१.	अध्याविमानकथा	१
२.	अलोमाविमानकथा	८
३.	आचामदायिकाविमानकथा	१२
४.	उत्तरविमानकथा	२०
५.	उत्तारविमानकथा	२६
६.	कञ्जिकदायिकाविमानकथा	३३
७.	कन्थकविमानकथा	३९
८.	कुञ्जरविमानकथा	४९
९.	गुत्तिलविमानकथा	५८
१०.	गोपालकविमानकथा	६०
११.	चण्डालीविमानकथा	८८
१२.	चूलरथविमानकथा	९५
१३.	छत्तमाणवकविमानकथा	११६
१४.	तिलहिखणाविमानकथा	१३७
१५.	दहलविमानकथा	१४१



Dhamma.Digital

नमो तस्स मगवतो अरहतो सम्मासम्बुद्धस्स ।

१. अम्बविमानकथा

एक समय मगवान् राजगृहको वेणुवनमा बसिरहनुभएको थियो । त्यस समय राजगृहको एक गरीब पुरुष भात-वेतन खाई अर्काको आँपको बगंचामा पहरा बस्दथ्यो । एकदिन उसले आयुष्मान् सारिपुत्रलाई गृष्मऋतुको आँखा तिर्मोन्याउने घामको साथै खुट्टा पोल्ने तातो बालुवामाथिबाट सो आँपको बगंचा नगिचको बाटोबाट शरीरबाट पसिना बघाउंदै हिडिरहेको देखेर उसको मनमा महत् श्रद्धाउठी ठूलो सम्मानका साथ बहाँकहाँ गई—“भन्ते ! यस टण्टलापुर घाममा तपाइ सारै थाक्नु भएको जस्तो देखिनुहुन्छ । भन्ते ! अनुकम्पा राखी यस आँपको बगंचाभित्र पस्नुभई केहीछिन विधामलिई हिडाइको थकाथट मिटाई त्यसपछि जानुहोस्” भनी विन्तिगन्यो ।

विशेषगरी उसको मनको प्रसन्नतालाई बढाइदिनकोनिमित्त महास्थविर पनि सो आँपको बगंचाभित्र जानुभई योटा आँपको रुखमनि बस्नुभयो ।

अनि त्यो पुरुषले फेरि यस्तो विन्तिगन्यो—

“भन्ते ! यदि तपाइ नुहाउन चाहनुहुन्छ भने यो कुवाबाट पानी ल्याई तपाइलाई म नुहाइदिनेछु । तपाइलाई पिउने पानी पनि चढाउने छु ।”

महास्थविरले तूष्णीभावद्वारा स्वीकार गर्नुभयो ।

त्यसपछि उसले कुवाबाट पानी ल्याई छानी महास्थविरलाई नुहाइदियो । नुहाइदिसकेपछि हात खुट्टा धोई बस्नुभएको महास्थविरलाई उसले पिउनकोनिमित्त पानी पनि चढायो । पानी पिई शारीरिक थकावट मिटाइसकेपछि त्यो पुरुषले पानी-दान दिएको र नुहाइदिएको सम्बन्धमा अनुमोदना धर्मोपदेश गर्नुभई महास्थविर आफ्नो बाटो लागेर जानुभयो ।

अनि त्यो पुरुषको मनमा—“अहा ! मैले टण्टलापुर घामले थकित हुनुभएको महास्थविरको थकावटलाई दूर गराइदिन सकें, मैले धेरै पुण्य कमाएँ !” भन्ने लागेपछि उसले खूब ठूलो प्रीति तथा सौमनस्य अनुभव गन्यो । अनि केही समय पछि मृत्युभई उ त्रयस्त्रिश देवलोकमा उत्पन्न भयो ।

एकदिन आयुष्मान् महामौद्गल्यायन देवचारिका गर्दै त्रयस्त्रिश देवलोकमा पुग्दा सो देवपुत्रलाई देखी उसले अघि गरेको पुण्यकर्मको बारेमा कुरा सोध्नु हुँदै निम्न गाथाहरू भन्नुभयो^१—

१. विमा. व. अ. क. पृ. २४५-४६: अम्बविमान वर्णना ।

१. “उच्चमिदं मणिथूणं विमानं,
समन्ततो द्वादस योजनानि ।
कूटागारा सत्तसता उलारा,
बेलुरियथम्भा रुचकत्थता सुभा ॥

२. “तत्थच्छसि पिवसि खादसि च,
दिब्बा च वीणा पवदन्ति वगुं ।
दिब्बा रसा कामगुणेत्य पञ्च,
नास्त्रियो च नच्चन्ति सुवण्णछन्ना ॥

३. “केन ते तादिसो वण्णो, केन ते इध मिज्फति ।
उप्पज्जन्ति च ते भोगा, ये केचि मनसो पिया ॥

Dhamma.Digital

४. “पुच्छामि तं देव महानुभावो,
मनुस्सभूता किमकासि पुञ्जं ।
केनासि एवं जलितानु भावो,
वण्णो च ते सब्बदिसा पभासती'ति१ ॥”

अर्थ—

१—“मणीका यामहरू भएको यो विमान (=घर) अग्लो छ,

१. विमा. व. पा. पृ. १११: अम्बविमानवत्थु ।

चारेतिरबाट बाह बाह योजन छ, सातशय ठूला ठूला कूटागार^१हरू (गजुर जस्तो चुस्स परेका छाना भएका घरहरू) पनि छन् जसमा वैद्यर्यका लट्टाहरू र मुनका फलेकहरू छापिएका कोठाहरू पनि छन् ।

२—“त्यसमा तिमी बस्दछौ, त्यहाँ तिमी खानपान गर्दछौ, मधुरस्वरले बीणाहरूको आवाजहरू पनि सुनिन्द्र र जहाँ दिव्यपञ्चकाम-गुणहरू पनि छन् । अनि त्यहाँ मुवर्णका वस्त्रहरू लगाएका नारीहरू पनि नाचिरहेका छन् ।

३—“कसरी तिओ त्यस्तो वर्ण भएको हो ? कसरी तिमीलाई यस्तो सिद्ध भएको हो ? तिमीले मनपराएका भोगसम्पत्तिहरू पनि उत्पन्न भएका देखिन्दन् ।

४—“हे महानुभाव मम्पन्न देव ! म सोधदछु कि—मनुष्य छँदा तिमीले के पुण्यकर्म गन्यो ? कसरी तिमी यस्ता तेजिलो भयो ? कसरी तिओ शरीरको तेज सबै दिशातिर प्रकाश भएको हो ?”

अनि यसे सम्बन्धमा धर्मसंप्राहकहरू भन्दछन्—

- ‘कूटागार’ भनेको घर हो । ‘कूट’ भनेको चुस्स परेको, गजुर जस्तो भएको तथा ‘तला’ लाई पनि भनिन्द्र । अतः ‘कूटागार’ भन्नाले यात गजुर भएको घर यात तला भएको घर सम्झनु पर्दछ । करालो परेको छाना भएको घरलाई पनि ‘कूट’ भनिने भएको हुनाले गजुर भएको भन्ने आभाष पनि पाइन्द्र ।

“सो देवपुत्रो अत्तमनो, मोगगल्लानेन पुच्छतो ।
पक्षहं पुट्टो वियाकासि, यस्स कम्मस्सिदं फलं१ ॥”

अर्थ -

“मौद्गल्यायनद्वारा सोधिएका प्रश्नहरू मुनी सो देवपुत्र
खुशी भई—जुन कर्मको फलद्वारा त्यो सम्पत्ति पाएको हो सो कुरा
बताउँदै उसले यस्तो भन्यो ।”

1. “गिम्हानं पच्छमे मासे, पतपन्ते१ दिवङ्गरे ।
परेसं भतको पोसो, अम्बारामं असिच्चहं१ ॥
2. “अथ तेनागमा भिक्खु, सारिपुत्तो ति विस्मुतो ।
किलन्तरूपो कायेन, अकिलन्तो व१ चेतसा ॥
3. ‘तं च दिस्वान आयन्तं, अवोचं१ अम्बसिच्चको ।
साधु तं भन्ते न्हापेयं, यं ममस्स सुखावहं ॥

१. विमा. व. पा. पृ. १११: अम्बविमानवत्थु ।

२. स्याममा: ‘पतापन्ते’ ।

३. बर्मीमा: ‘अम्बाराममसिच्चति’ ।

४. स्याममा: ‘पि’ ।

५. स्याममा: ‘अवोच’ ।

४. “तस्स मे अनुकम्पाय, निकिखपि पत्तचीवरं ।
निसीदि रुखमूलस्मि, छायाय एकचीवरो ॥
५. “तं च अच्छेत वारिना, पसन्नमानसो^३ नरो^२ ।
न्हापयी^४ रुखमूलस्मि, छायाय एकचीवरं ॥
६. “अम्बो च सित्तो, समणो च^५ न्हापितो^६ ।
मया च पुञ्जं, पसुतं अनप्पकं ।
इति सो पीतिया कायं, सब्बं फरति अत्तनो ॥
७. “तदेव एत्कं कम्मं, अकार्सि ताय जातिया ।
पहाय मानुसं देहं, उपपन्नोम्हि नन्दनं ॥
८. “नन्दने च वने रम्मे, नानादिजगणयुते ।
रमामि नच्चगीतेहि, अच्छराहि पुरुखतो'ति^७ ॥”

आर्थ—

१—“गृष्मको अन्तिम महीनामार्ष टष्टलापुर घाम लागिरहेको वेलामा—म अर्काको नोकरी गरी आँपको रुखमा पानीदिने काम गर्दथे ।

-
१. रोमनमा ‘पसन्नमानसो’ ।
२. स्याममा: ‘थेर’ ।
३. स्याममा: ‘न्हापिय’ ।
- ४—४. स्याम, रोमनमा: ‘न्हापितो’ ।
५. विमा. व. पा. पृ. १११—१२: अम्बविमानवत्थु ।
६. आषाढ महीनामा ।

२—“अनि त्यसबखत—शरीरले थाकेका तर चित्तले नथाकेका सारिपुत्र नामले प्रसिद्ध भएका एक भिक्षु त्यहाँ आए ।

३—“उनलाई आइरहेको देखेर आँपका रुखहरूमा पानीदिने मैले यस्तो भनें—‘भन्ते ! म तपाइलाई नुहाइदिनेछु—जो मेरोनिमित्त सुखावह हुनेछ’ ।

४—“अनि ममाथि अनुकम्पा गरीपात्र-चौबर एक ठाउंमा राखो, एक चौबर मात्र लगाई सो भिक्षु एक आँपको रुखको छायाँमा बसे ।

५—“अनि रुखको छायाँमा नुहाउनकोनिमित्त एक चौबर लगाई बसेका, प्रसन्नमुद्रा भएका सो भिक्षुलाई मैले निर्मल पानीले नुहाइदिए ।

६—“‘आँपका रुखहरूमा पानीदिने काम पनि भयो, अमण्लाई पनि नुहाइयो तथा आफूले पनि धेरे पुण्य पाए’ भनी विचार गर्दा मेरो शरीर भर प्रीति फैलिएको थियो ।

७—“त्यस जन्ममा मैले यति नै पुण्यकर्म गरेको थिए”; अनि मनुष्यदेह छाडी संधै आनन्दहुने यस ठाउंमा म उत्पन्न भए ।

८—“त्यसैले म नानाप्रकारका चराचुरिङ्गीहरूद्वारा युक्त प्रएको यस आनन्ददायी पवनमा आनन्द लिइरहेको छु र नाच-गान तथा देवअप्सराहरूद्वारा पनि परिवृत्त भएको छु ।”

२. अलोमाविमानकथा

एक समय बाराणशीको भृषिपतन मृगदायमा बसिरहनु भएको भगवान् बुद्ध पूर्वाण्ह समयमा चीवर पहिरी, पात्र-चीवर ग्रहणगरी बाराणशीमा भिक्षाटन्कोनिमित्त जानुभयो ।

त्यसबेला अलोमा भन्ने एक गरीब स्त्रीले भगवान्‌लाई देखी चित्तप्रसन्न पादे आफूमा अरु कुनै दानदिने पदार्थ नभएको हुँदा— “यस्तो वस्तु दानदिन पाए पनि मेरोनिमित्त महत्फल हुने छ” भन्ने विचारगरी दुर्वर्ण (दुसी परेको) भइसकेको तथा नून नभएको कुल्माष-खाना भगवान्‌लाई ढाई । भगवान्ले स्वीकार गर्नुभयो । त्यो दानको कारणद्वारा उसको मनमा ठूलो सौमनस्य अनुभव भयो । अनि केही समय पछि उसको मृत्युभयो र त्रयस्त्रिश देवलोकमा उत्पन्न भई ।

एकदिन महामौद्रगलयायन स्थविरले देवचारिका गर्दा उसलाई त्रयस्त्रिश भवनमा देखेर उसंग सोधनुभयो । —

१. “अभिकक्तेन वण्णेन, या त्वं तिटुसि देवते ।

ओभासेन्ती दिसा सब्बा, ओसधी विय तारका ॥

१. विमा. व. अ. क. पृ. १४७-४८: अलोमाविमान वण्णना ।

२. “केन ते तादिसो वण्णो, केन ते इध मिज्जृति ।
उप्पज्जन्ति च ते भोगा, ये केचि मनसो पिया ॥

३. “पुच्छामि तं देवि महानुभावे,
मनुस्सभूता किमकासि पुञ्जं ।
केनासि एवं जलितानु भावा,
वण्णो च ते सब्बदिसा पभासती’ति१ ॥”

आर्थ—

१—‘हे देवते ! सुन्दर रूप धारणगरी सबै विशातिर तेज
फैलाउँदै शुक्रतारा छै तिमी बसीरहेको छ्यौ ।

२—“कसरी तिन्हो त्यस्तो वर्ण भएको हो ? कसरी तिमीलाई
यस्तो सिद्ध भएको हो ? तिमीले मनपराएका भोगसम्पत्तिहरू पनि
उत्पन्न भएका देखिन्थन् ।

३—“हे महानुभाव सम्पन्ना देवी ! म सोधदछु कि — मनुष्यछाँदा
तिमीले के पुण्यकर्म गन्यौ ? कसरी तिमी यस्ती तेजिली भयौ ? कसरी
तिन्हो शरीरको तेज सबै विशातिर प्रकाश भएको हो ?”

अनि यसे सम्बन्धमा धर्मसंग्राहकहरू भन्दछन् --

“सा देवता अत्तमना, मोगल्लानेन पुच्छता ।
पञ्चं पुट्टा वियाकासि, यस्स कम्मस्सिदं फलं२ ॥”

१. विमा. व. पा. पृ. ६३: अलोमविमानवत्थु ।

२. विमा. व. पा पृ. ६३: अलोमविमानवत्थु ।

अथ—

“मौद्रगल्यायनद्वारा सोधिएका प्रश्नहरू मुनी सो देवता खुशी भई— जुन कर्मको फलद्वारा उसले त्यो सम्पत्ति पाएकी हो सो कुरा बताउँदै यस्तो भनी ।”

१. “अहं च बाराणसियं, बुद्धसादिच्चबन्धुनो ।

अदार्सि सुककुम्मासं, पसन्ना सेहि पाणिभि ॥

२. “सुख्खाय अलोणिकाय च, पस्स फलं कुम्मासपिण्डया ।

अलोमं सुखितं दिस्वा, को पुञ्जं न करिस्सति ॥

३. “तेन मे तादिसो वण्णो, तेन मे इधं मिज्जृति ।

उप्पजज्ञित च मे भोगा, ये केचि मनसो पिया ॥

४. “अक्खामि^१ ते भिक्खु महानुभाव,

मनुस्सभूता यमकासि पुञ्जं^२ ।

तेनम्हि एवं जलितानु भावा,

वण्णो च मे सब्बदिसा पभासती'ति^३ ॥”

१-१. यति पदहरू सिहल पुस्तकमा छैन् ।

२. विमा. व. पा. पृ. ६३ अलोमविमानवत्थु ।

अर्थ—

१—“वाराणशीमा आदित्यबन्धु हुनुभएका बुद्धलाई प्रसन्नचित्त राखी मैले आफ्ने हातले सुकेको कुल्माष-पिण्ड प्रदानगरेकी थिए” ।

२—“हेर्नुहोस् ! यो सुकेको तथा नून नभएको कुल्माष-पिण्ड दानको फल ! सुखी भएकी म अलोमालाई देखेर कसले पुण्यकर्म नगर्ला ?

३—“त्यसैको प्रभावद्वारा मेरो यस्तो शरीर-वर्ण भएको हो, त्यसैको प्रभावद्वारा यहाँ मेरा इच्छाहरू सिद्ध भएका हुन्, त्यसैको प्रभावद्वारा मलाई मनपरेका वस्तुहरू पनि लाभ भएका हुन् ।

४—“हे महानुभावसम्पन्न भिक्षु ! मनुष्यलोकमा छेंदा जुन पुण्यकर्म मैले गरेको थिएँ सो बताएँ; त्यसै कर्मको प्रभावद्वारा तेजिलो शरीर भएको हो र त्यसैको प्रभावद्वारा मेरो शरीरको तेज सर्वेदिशातिर प्रकाश भएको हो ।”

३. आचामदायिकाविमानकथा

एक समय भगवान् राजगृहस्थित वेणुवनको कलन्दकनिवापमा बसिरहनु भएको थियो । त्यसबाट राजगृहको एक कुलगृहमा अहिवातकरोग^१ लागेको थियो र त्यस घरमा एक स्त्री बाहेक अरु सबै मरेर गए । उ घर र घरमा भएका सबै धनसङ्पत्तिहरू छाडी मरण-भयले डराई भित्ता फोरेर त्यसबाट निस्की भागेर गई अनायिनी भई अर्काको घर पछाडितर बस्न थाली । अनि त्यस घरका मानिसहरूले करुणा राखी भाँडामा बचेको यागु तथा डढेको भात उसलाई दिनथाले । उ त्यसेबाट जसो-तसोगरी ब्रलजफत जीविका चलाउंदथी ।

त्यस समय आयुष्मान् महाकाश्यप एक सातासम्म निरोध-समापत्ति ध्यानमा बसेर उठ्नु भएको थियो । अनि वहाँले “आज मैले कसको खाना ग्रहण गरू” ? आज मैले कसलाई दुर्गतीबाट मुक्त गरू” भन्ने चिन्तन गर्नुहोँदा वहाँले—सो स्त्रीलाई देख्नुभयो र सो स्त्री निकट

१. ‘अहिवातकरोग’ भनेको कस्तो हो भन्ने कुरा लेखकको बु. म. पृ. २२२ मा उल्लेख भएको छ ।

समयमै मर्ने कुरा तथा मरेर नरकमा उत्पन्न हुनसक्ने कुरा पनि ध्यान-
दृष्टिबाट देख्नुभयो । त्यसपछि वहाँले यस्तो सोच्नुभयो—

“यदि म त्यस स्त्रीकहाँ गएको खण्डमा उसले मलाई आफूले
पाएको डढेको भात दिनेछे र सोही कर्मद्वारा उ निर्माणरती देवलोकमा
उत्पन्न हुनेछे ।”

यति सोच्नु भई—‘यसरी उसलाई नरकबाट बचाई स्वर्गसम्पत्ति
सिद्ध गरिदिनेछु’ भनी पूर्वाणि समयमा चौबर पहिरी, पात्र-चौबर
ग्रहणगरी आयुष्मान् महाकाश्यप उ भएको ठाउँमा जानुभयो ।

सो स्त्री भएको ठाउँमा गइरहनु भएको बेलामा शक्त देवेन्द्रले
अज्ञात भेष धारणगरी अनेक रसयुक्त, अनेक सूप र व्यञ्जनहरू सहित
दिव्यभाहार स्थविरको भिक्षा-पात्रमा राख्नलाग्दा स्थविरले—“कोसिय !
तिमी पुण्यवान् छौ, किन तिमी यसो गछौ ? बुर्गत गरीबको सम्पत्ति
लुटेर नलेऊ” भनी उनको भिक्षालाई प्रतिक्षेप गरी स्थविर सोही स्त्रीके
अगाडि पुग्न जानु भई उसको अगाडि उभिएर बस्नुभयो । अनि स्थविर-
लाई देखेर—“वहाँ महानुभाव सम्पन्न स्थविर हुनुहुन्छ । वहाँलाई दिन
योग्य खादय-भोज्य पदार्थहरू मसंग छैन । भाँडामा बचेको यो फोहर
खाना—जसमा घाँसका टुक्राहरू तथा धूलो लागेकोछ र त्यस फोहर
खानामा नून पनि छैन र त्यो पनि चीसो भइसकेको अस्वादिलो डढेको
भात र यागु अलिकता मात्र छ । यस्तो खाना त दानदिन लायक छैन”
भन्ने सोची सो स्त्रीले स्थविरलाई “जानुहोस्” भनी भनी । स्थविर एक

१. विमा. व. अ. क. पृ. ७९-८०: आचामदायिकाविमान वण्णना ।

पाइलाजति अगाडि सरी उहो^१ उभिहरहनु भयो । घरका मानिसहरूले देखेर स्थविरलाई भिक्षा ल्याइदिए । तर स्थविरले स्वीकार गर्नु भएन । त्यसपछि सो स्त्रीको मनमा “शायद मलाई नै संग्रह गर्नकोनिमित्त स्थविर यहाँ आउनु भएको होला; मेरै तरफबाट केही लिन चाहनुहुन्छ जस्तो लाञ्छ” भन्ने लागेपछि चित्त प्रसन्नगरी मनमा आदरभाव उत्पन्नगरी त्यो डढेको भात र धूलो लागेको यागु स्थविरको पात्रमा महत् श्रद्धाले राखिदिई । उसको प्रसन्नतालाई बढाइदिनकोनिमित्त स्थविरले सो खानाखाने भाव देखाउनु भएपछि मानिसहरूले एक आसन बछथाइदिए । त्यसमा बसी त्यो खानाखाई, यागु पनि पिई अनुमोदनगरी “योभन्दा तीन जन्म अघि तिमी मेरो आमा भएकी थियो” भनी भनुभई स्थविर फक्केर जानुभयो । स्थविरद्वारा यसरी श्रद्धा तथा प्रसन्नता उत्पन्न गराइएकी सो स्त्रीको सोही दिनकै प्रथमयाममा मृत्युभयो र निर्माणरती देवहरूकहाँ उत्पन्न भई । अनि शक्त हैवेन्द्रले उसको मृत्युभएको कुरा थाहापाएपछि “उ कहाँ उत्पन्न भइछे ?” भनी विचारगर्दा ब्रयस्तिश लोकमा उ उत्पन्न भएको नदेखी मध्यरातको समयमा आयुष्मान् महाकाश्यपकहाँ गई “त्यो स्त्री मृत्युभएर कहाँ उत्पन्न भई ? तपाई़-लाई थाहाञ्छ के ?” भन्ने कुरा सोध्दै निम्न गाथाहरू भने^२ —

१. “पिण्डाय ते चरन्तस्स, तुण्हीभूतस्स तिढुतो ।

दलिद्वा कपणा नारी, परागारं अवस्तिता^३ ॥

१. विमा. व. अ. क. पृ. ८०: आचामदायिकाविमान वर्णना ।

२. नालन्दा पालिमा: ‘अपस्तिता’ ।

२. “या ते अदासि आचामं, पसन्ना सेहि पाणिभि ।
सा हित्वा मानुसं देहं, कं नु सा दिसतं गता’ति॑ ॥”

अर्थ—

१—“तूष्णीभावद्वारा तपाइ मिक्षाटन् जानु भएको बेलामा अर्काको घरमा बसिरहेकी बरिद्री तथा कोही नभएकी (कपणा) नारीलाई तपाइले देख्नु भएको थियो ।

२—“जसले तपाइमाथि महत् प्रसन्न भई डडेको भात (=आचामं) आफने हातले तपाइलाई दिई—अहिले उसको मृत्यु भइसक्यो—अब उ कुन दिशातिर गई भन्ने कुरा के तपाइलाई याहाल्छ ?”

अनि उ जन्मेको ठाउँ बताउँदै महाकाश्यप स्थविरले यसो भन्नुभयो—

१. “पिण्डाय मे चरन्तस्स, तुण्हीभूतस्स तिटृतो ।
दलिद्वा कपणा नारी, परागारं अपस्सिता ॥

२. “या मे अदासि आचामं, पसन्ना सेहि पाणिभि ।
सा हित्वा मानुसं देहं, विष्पमुत्ता इतो चुता ॥

३. “निम्मानरतिनो नाम, सन्ति देवा महिद्धिका ।
तथ सा सुखिता नारी, मोदताचामदायिका॒ति॑ ॥”

१. विमा. व. पा. पृ. २६: आचामदायिका विमानवत्थु ।

२. स्याम र रोमनमा: ‘मोदिता चामदायिका’ ।

३. विमा. व. पा. पृ. २६: आचामदायिका विमानवत्थु ।

अर्थ—

१—“तूष्णीभावद्वारा म भिक्षाटन् जाँदा अर्काको घरमा बसिरहेकी दरिद्री तथा कोहीनहुने (=कपण) नारीलाई मैले देखेको थिए” ।

२—“जसले महत् प्रसन्नचित्तद्वारा डडेको भात (=आचामं) आफ्नै हातले मलाई दिएको थिई—अब उ मनुष्यदेह छाडी यहाँबाट मुक्त भइसकी ।

३—“निर्माणरती भन्ने महाद्विकसम्पन्न देवनिकाय छ; डडेको भातको दानको प्रभावद्वारा अब उ कामावचर देवलोकको पाँचौ भूमि—निर्माणरती भन्ने देवलोकमा सुखिनी भई मुदिता भई बसिरहेकी छे ।”

यो सुनेर दानको महत्फलको बारेमा पुनः प्रशंसा गर्दै शक्र देवेन्द्रले यसो भने—

१. “अहो दानं वराकिया॒, कस्सपे सुप्पतिद्वितं ।

पराभत्तेन दानेन, इज्ज्ञत्थ वत दक्खिणा ॥

१. कामावचर ६ देवलोकहरूमध्ये पाँचौ देवलोक ‘निर्माणरति’ देवलोक हो । कामावचर ६ देवलोकहरू हुन्— (१) चातुर्महाराजिक, (२) त्र्यस्त्रिश, (३) यामा, (४) तुषित, (५) निर्माणरति तथा (६) परनिर्मितवशवर्ती । हेर लेखकको बु. म. पृ. १७०, १७६, १७७.

२. स्याममा: ‘वराकिरा’ ।

२. “या महेसित्तं कारेय्य, चक्कवत्तिस्स राजिनो ।

नारी सब्बज्ञकल्याणी, भत्तु चानोमदस्सिका ।

एतस्साचामदानस्स, कलं नाग्धति॑ सोलर्सि॑ ॥

३. “सतं निक्खा सतं अस्सा, सतं अस्सतरीरथा ।

सतं कञ्जासहस्सानि॒, आमुत्तमणिकुण्डला॑ ।

एतस्साचामदानस्स, कलं नाग्धति॑ सोलर्सि॑ ॥

४. “सतं हेमवता नागा, ईसादन्ता उरुल्हवा ।

सुवण्णकच्छा मातज्ञा, हेमकप्पनवाससा॑ ।

एतस्साचामदानस्स, कलं नाग्धति॑ सोलर्सि॑ ॥

५. “चतुन्नं॑ पि दीपानं॑, इस्सरं योध कारये ।

एतस्साचामदानस्स, कलं नाग्धति॑ सोलर्सि॑ति॑ ॥”

अर्थ—

१—“अहो यो विचरीको दान ! उत्तम पुण्यक्षेत्र हुनुभएका महाकाश्यपत्ताई॑ अर्काको घरबाट पाएको डढेको भात, दिएको दानको फल कति महान छ हेर !

१. स्याम र रोमनमा॑: ‘नाग्धन्ति॑’ ।

२. स्याम र रोमनमा॑: ‘हेमकप्पनवाससा॑’ ।

३-३. सिहलमा॑: ‘चतुन्नंपि च दीपानं॑’; स्याम र रोमनमा॑: ‘चतुन्नं महादीपानं॑’ ।

४. विमा. व. पा. पृ. २६-२७: आचामदायिकाविमानवत्थु॑ ।

२—“यो डढेको भात (आचाम) — दानको फलको अगाडि चक्रवर्ती राजाको महिषित्व र अतिदर्शनीय सर्वाङ्ग कल्याणी नारीत्व त सोहङ् भागको एक भाग पनि हुँदैनन् ।

३—“यो डढेको भात-दानको फलको अगाडि शयनिकख^१हरू, शय घोडाहरू, शय घोडीका रथहरू तथा मुक्तामणी लगाएका शयहजार कन्याहरू त सोहङ् भागको एक भाग पनि हुँदैनन् ।

४—“यो डढेका भात-दानको फलको अगाडि तीखा दाहाहरू भएका, सुवर्णको पेटी बाँधिएका सुवर्णका आसनहरू भएका तथा हेमवत जातिका शय ठूला ठूला हात्तीहरू त सोहङ् भागको एक भाग पनि छैनन् ।

५—“यो डढेको भात-दानको फलको अगाडि स्याना स्याना दुइहजार द्वीपहरू भएको जम्बुद्वीप जस्ता द्वीपहरू चार द्वीपहरूको मालिक भए पनि त्यो सोहङ् भागको एक भाग पनि हुँदैन ।”

१. ‘निकख’ भनेको एक तीलको नाम हो ।

४ वटा धानको १ गुञ्जा, २ गुञ्जाको १ मासा,

५ मासाको २ अक्ख, ८ अक्खको १ धरण,

५ धरणको १ सुवर्ण, ५ सुवर्णको १ निकख । अभि. धा. प. गा.

नं. ४७९-८० यहाँ चार्हि शय ‘निकख’ भएको एक आभरण भनिएको हो ।

अमरकोषले चार्हि—

५ गुञ्जाको १ मासा, १६ मासाको १ कर्ष,

४ कर्षको १ पल । कर्ष प्रमाण सुनलाई ‘सुवर्ण’ भन्दछन् भनी उल्लेख गरेको छ । (पृ. २१२, श्लोक नं. ५८)

अनि शक्त दैवेन्द्रले भनेका कुराहरू र आफूले भनेका कुराहरू जम्मै आयुष्मान् महाकाश्यपले भगवान्त्लाई सुनाउनु भयो । अनि भगवान्त्ले यसै सन्दर्भमा उपस्थित परिषद्लाई विस्तारपूर्वक धर्मोपदेश गर्नुभयो । उपदेश महाजनहरूकोनिमित्त सार्थक भएको थियो ।



१. विमा. व. अ. क. पृ. ८३: आचामदायिका विमानवण्णना ।

४. उत्तरविमानकथा^१

भगवान् बुद्धको परिनिर्वाण भइसकेपछि धातु-संचिभाजन पनि गरिसकेपछि, त्यस त्यस ठाउँका स्तूपहरूमा धातुको स्थापना पनि गरि-सकेपछि, धर्म सङ्गायना गर्नकोनिमित्त महाकाशयप्रमुख महाथेरहरूको पनि छनोट भइसकेपछि, वर्षावास गर्ने समय नआउञ्जेलसम्म स्थविरहरू आ-आफ्ना जमातहरू लिई त्यस त्यस ठाउँमा गई बसिरहेका वेलामा आयुष्मान् कुमार काश्चयप पनि पाँचशय भिक्षुहरू लिई सेतब्य^२

Dhamma.Digital

१. विमा. व. पा. (नालन्दा) ले 'पायासि विमानवत्थु' भनी उल्लेख गरेको छ (पृ. १०६); विमा. व. अ. क. पृ. २३९ ले भने 'उत्तरविमान' भनी उल्लेख गरेको छ ।
२. 'सेतब्य' भन्ने नगर कोशल राज्य अन्तर्गत पर्छ । बुद्धको पालामा रहेका ६ नगरहरूमध्येको एक नगर हो भन्ने कुरा दी. नि. II. पृ. ११३: महापरिनिबानसुत्तमा उल्लेख भएबाट थाहाहुन्छ । हेर लेखकको बु. रा. पृ. १५० को पादटिप्पणीमा ।

नगरमा पुगी सिसपावन^१ (= शिशौको जङ्गल) मा बसिरहनु भएको थियो^२ ।

अनि कुमार काश्यप स्थविर त्यहाँ बस्नुभएको छ भन्ने खबर सुनी—महाजनहरूले परिवृत्त भई बहाँकहाँ गई कुशलदार्ता गरी बसेका पायासिराजञ्च्च^३ (राजा) ले आफ्नो दृष्टिको कुरा स्थविरलाई सुनाए । त्यसपछि स्थविरले चन्द्रसूर्यहरूको उदाहरण सहित परलोक छ भन्ने कुरा दर्शाई अनेकप्रकारका हेतुहरूको उपमाहरूद्वारा राजालाई सम्यक् दृष्टिमा प्रतिष्ठित गराउनु भयो^४ । अनि विशुद्ध दृष्टि भएपछि

१. 'सिसपावन' भनेको शीशौको जङ्गल हो । यो जङ्गल सेतब्य नगरको उत्तरतिर थियो भन्ने कुरा दी. नि. II. पृ. २३६: पायासिराजञ्च्चसुत्तंबाट प्रष्ट बुक्तिन्द्रि । आलवी नगरमा पनि 'सिसपावन' भन्ने जङ्गल थियो भन्ने कुरा अं. नि.-३. पृ. १२६: हृथकसुन्नंमा उल्लेख भएको पाइन्द्रि । हेर लेखकको बु. गृ. पृ. १९३.

२. विमा. व. अ. क. पृ. २३९: उत्तरविमान वर्णना ।
३. 'पायासिराजञ्च्च' शब्दको अर्थ उल्लेख गर्दै सुमं. वि. II. पृ. ५८५: पायासिराजञ्च्चसुत्तवर्णनाले 'अनभिसित्तकराजा' अर्थात् अभिषिक्त नभएका राजा हुन् भनी उल्लेख गरेको छ ।
४. पायासिराजालाई दिएका उपदेशका कुराहरू सबै दी. नि. II. पृ. २३६: पायासिराजञ्च्चसुत्तमा उल्लेख भएका छन्; अ. क. II. पृ. ५८४.

पायासि राजाले श्रमण ब्राह्मण-गरीब तथा बटुवाहरूलाई दानदिन थाले । दानदिए तापनि महत् श्रद्धा र सत्कारपूर्वक विना दिइएको दान भएको हुनाले महत्फलदायी थिएन । केही अमीलो तिउनका साथ खोले तथा कनिकाको भात दिइन्थ्यो त्यो पनि थोरै मात्रामा । यसरी सत्कार तथा गौरव रहीत तरिकाले दान दिएको हुँदा मृत्युपछि पायासिराजा हीन देवलोकमा अर्थात् चातुर्महाराजिक देवहरूको ठाउँमा उत्पन्न भए^१ ।

राजाको उत्तर भन्ने एक माणवक थिए । जो त्यस दानकार्यमा व्यस्त थिए । उनले सत्कारपूर्वक दानदिन्थे । अनि मृत्युपछि उनी अयस्तिश देवलोकमा उत्पन्न भए । उनको बाहु योजन भएको विमान थियो । कृतज्ञता ज्ञापन गर्नकोनिमित्त उनी विमान सहित कुमार काश्यप स्थविरकहाँ आई दुइहात जोरी एक छेउमा उभिइरहे । उनलाई देखेर स्थविरले निम्नप्रकार प्रश्न सोधनुभयो^२ ।

१. “या देवराजस्स सभा सुधम्मा,
यत्थच्छ्रति^३ देवसङ्घो समागमो ।
तथूपमं तुयहमिदं विमानं,
ओभासयं तिटुति अन्तलिक्षे ॥

१. चातुर्महाराजिक लोकमा ‘सेरिस्सक’ भन्ने एक शून्य विमान थियो । राजा उसै शून्यविमानमा उत्पन्न भएका थिए भनी सेरिस्सक विमान वण्णनाले उल्लेख गरेको छ । विमा. व. अ. क. पृ. २६६: सेरिस्सक विमानवण्णना ।
२. विमा. व. अ. क. पृ. २३९: उत्तरविमानवण्णना ।
३. स्याममा: ‘यत्थच्छ्रसि’ ।

२. “देविद्विपत्तोसि महानुभावो,
 मनुस्सभूतो किमकासि पुञ्जं ।
 केनासि एवं जलितानुभावो,
 वण्णो च ते सब्बदिसा पभासती’ति^१ ॥”

अर्थ—

१—“जस्तै देवराजा शक्को सुधर्मा भन्ने सभामा देवसङ्घः मिलेर बस्थन् त्यस्तैगरी यो तिङ्ग्रो विमान छ जो आकाशमा प्रकाश फैलाई रहेको छ ।

२—“महान् देवश्रद्धि भएका तिमीले मनुष्यछेँदा के पुण्यकर्म गन्यौ ? कसरी यस्ता तेजिला भयौ ? तिङ्ग्रो शरीरको तेज पनि सबै-दिशातिर फैलिद्वारहेछ ।”

अनि यसै सम्बन्धमा धर्मसंग्राहकहरू भन्दछन्—

“कुमार काश्यपद्वारा सोधिएका प्रश्नहरू सुनी सो देवपुत्र खुशी भई—जुन कर्मको फलद्वारा त्यो सम्पत्ति पाएका हुन् सो कुरा बताउँदै उन्ने यस्तो भने^२ ।”

१. विमा. व. पा. पृ. १०६-०७: पायासिविमानवत्थु ।

२. यसको गाथा माथि पृ. ५ मा उल्लेख भएबमोजिम हो । विमा. व. पा. पृ. १०७: पायासिविमानवत्थु ।

१. “अहं मनुस्सेमु मनुस्सभूतो,
रञ्जो पायासिस्त्वा अहोसि॑ माणवो ।
लद्धा धनं संविभागं अकासि,
पिया च मे सीलवन्तो अहेमु॑ ।
अनं च पानं च पसन्नचित्तो,
सककच्च दानं विपुलं अदासि ॥

२. “तेन मे तादिसो वण्णो, तेन मे इथ मिज्ञति ।
उप्पज्जन्ति च मे भोगा, ये केचि मनसो पिया ॥

३. “अकखामि॒ ते भिक्खु महानुभाव,
मनुस्सभूता यमकासि पुञ्जं॑ ।
तेनम्हि एवं जलितानु भावा,
वण्णो च मे सब्बदिसा पभासती॑ति॑ ॥”

अर्थ—

१—“मनुष्यलोकमा मनुष्य भइरहेको वेतामा म पायासि राजाको उत्तर भन्ने एक माणव भएको थिए॑ । प्राप्त गरेको धन

१. स्याममा: ‘अहोसि’ ।
- २-२. यति पदहरू सिहल पुस्तकमा छैनन् ।
३. विमा. व. पा. पृ. १०७: पायासिविमानवत्थु॑ ।

संविभाजन गरी दानदिने कार्य गर्यें। मेरोनिमित्त शीलवान्‌हरू प्यारा थिए—त्यसैले मैले प्रसन्नचित्त राखी विशाल अन्धपानहरू सत्कारपूर्वक दानदिएँ।

२—“त्यसैको प्रभावद्वारा मेरो यस्तो शरीरवर्ण भएको हो, त्यसैको प्रभावद्वारा यहाँ मेरा इच्छाहरू सिद्ध भएका हुन्, त्यसैको प्रभावद्वारा मलाई मनपरेका वस्तुहरू पनि लाभ भएका हुन्।

३—“हे महानुभाव सम्पन्न भिक्षु ! मनुष्यछँदा जुन पुण्यकर्म मैले गरेको थिएँ सो बताएँ; त्यसै कर्मको प्रभावद्वारा तेजिलो शरीर भएको हो र त्यसैको प्रभावद्वारा मेरो शरीरको तेज सबैदिशातिर प्रकाश भएको हो ।”

५. उलारविमानकथा

एक समय भगवान् राजगृहस्थित वेणुवनको कलन्दक-
निवापमा बसिरहनुभएको थियो । त्यस समय राजगृहमा आयुष्मान्
महामौद्गल्यायनको उपस्थाक कुलमा दानदिन इच्छागर्ने, दानदिने
कार्यमा तत्पर रहने तथा दानदिने कार्यमा खुशी रहने एक कुमारी
थिई । त्यस घरमा जुन खाद्य-भोज्य पदार्थहरू उसले दिवाभोजन
गर्नुभन्दा अगाडि पाउँदथी त्यसमध्ये आधाभाग दानदिन्थी र आधाभाग
आफूले खान्थी । नदिकिन उ खान्थी । दाक्षिणेय नपाउँदा दानदिने
भाग राखिराख्यो र पछि दाक्षिणेय पाएपछि दानदिन्थी । याचकहरूलाई
पनि उ दानदिने नै गर्थी । यो देखेर उसकी आमाले “मेरी छोरीले
दानदिन्थे, दानदिनमा खुशीमान्थे तथा दानदिनमा मन लगाउँदछे” भनी
उसलाई दुइभाग खाद्य-भोज्य दिनथाली । त्यसरी दिवा उसले त्यस-
मध्येबाट पनि एकभाग मात्र आफूले राखी अरु जम्मै दान नै दिन्थी ।
फेरि दिवा फेरि पनि उ त्यस्तै गर्दथी । यस्तै गरी समय वित्तेगयो र
बैंश पुगेपछि उसका आमाबाबुहरूले उसलाई नगरको एक कुलको
कुमारकसँग विवाह गरिदिए । त्यो कुल भने मिथ्यादृष्टिक, अश्रद्धालु
तथा अप्रसन्न हुने खालको थियो ।

एकदिन आयुष्मान् महामौद्रगल्यायन राजगृहमा घरघर-
पिछ्ठे भिक्षाटन् जानुभएको बेलामा सो कुमारीको समुराको घरको
देलोमा पुग्नुभयो । अनि यो देखेर सो कुमारीले प्रसन्नचित्तगरी “भन्ते !
भित्र पाल्नुहोस्” भनी भित्र बोलाई वन्दनागरी—त्यसबखत सासू
नभएकीले ‘पछि सासूलाई निवेदनगरी अनुमोदन गराउनेछु’ भन्ने
विश्वास लिई सासूले राखिराखेको रोटी लिई स्थविरलाई दानविई ।
स्थविरले अनुमोदनगरी जानुभयो । त्यसपछि सासूलाई देखेर—“तपाइले
राखिराख्नु भएको रोटी लिएर मैले महामौद्रगल्यायन स्थविरलाई
दानदिएँ अनुमोदन गर्नुहोस्” भनी निवेदन गरी । यो सुनेर सासूले
उसलाई “कस्ती साहसिनी रहीछे यो ! मैले राखिराखेको रोटी मसेंग
नसोधिकनै धमणलाई दिन्छे !!” भनी रीसले भुट्भुट्टी, युक्ति अयुक्ति-
लाई विचार नगरी अगाडितिर रहेको मुसललिई उसको कांधमा कुटी ।
सो कुमारीको शरीर कोमल भएकोले तथा उसको आयु पनि क्षीण
भएकोले उ बेसकरी दुगाहा भई केहीदिन पछि नै सोही कुटाइको
कारणद्वारा मृत्युभई त्रयस्त्रिशा भवनमा उत्पन्न भई । यद्यपि उसले
अरू पनि कुशलकर्महरू गरेकी थिई तैपनि मरणको अवस्थामा
महामौद्रगल्यायन स्थविरलाई दिएको दान नै अधिक प्रष्टरूपले उसको
सामुन्ने देखापरेको थियो ।

एकदिन आयुष्मान् महामौद्रगल्यायन देवचारिका गर्दे
त्रयस्त्रिशमा पुग्दा हजारौ अप्सराहरूले परिवृत्तभई महान देवलीलाले
बसिरहेकी सो देवपुत्रीलाई देखी उसकहाँ गई उसले गरेका सुचरित्रिका
कुराहरू सोधनुहुँदै वहाँले उससें यस्तो भन्नुभयो ? —

१. विमा. व. अ. क. पृ. ९६-९७: उलारविमान वर्णना ।

१. “उलारो ते यसो वण्णो, सब्बा ओभासते दिसा ।
नारियो नच्चन्ति गायन्ति, देवपुत्ता अलङ्घता ॥
२. “मोदेन्ति॑ परिवारेन्ति, तव पूजाय देवते ।
सोवण्णानि विमानानि, तविमानि सुदस्सने ॥
३. “तुवंसि॒ इस्सरा तेसं, सब्बकामसमिद्धिनी॑ ।
अभिजाता महन्तासि, देवकाये पमोदसि ।
देवते पुच्छताचिक्ख, किस्स॑ कम्मस्सिदं फलंति॒ ॥”

अर्थ—

१—“तिन्नो रूपवर्ण र परिवार महान् छ, सबै दिशामा तिन्नो ज्योति फैलिएको छ अनि अलंकृत भएका देवपुत्रोहरू नाचि पनि रहेका छन् गाई पनि रहेका छन् ।

२—‘हे देवते ! तिन्नो मानसत्कारकोनिमित्त उनीहरू नाच्छन् पनि गाउँछन् पनि, तिन्नो यो सुवर्ण विमान दर्शनीय छ ।

१. स्याम र रोमनमा: ‘मोदेन्ति’ ।
२. स्याम र रोमनमा: ‘तुवं पि’ ।
३. स्याम र रोमनमा: ‘सब्बकामसमिद्धिनं’ ।
४. स्याम र रोमनमा: ‘यस्स’ ।
५. विमा. व. पा. पृ. ३५: उलारविमानवत्थ ।

३—“तिमी उनीहरूको ईश्वरी ह्वौ, तिन्हा सबै इच्छाहरू सिद्ध भएका छन्, तिन्हो जन्म रात्रो छ, तिमी यस देवविमानमा प्रमुदिता छथौ; हे देवते ! यो के कर्मको फल हो भनी म सोधदछु—जवाफ देऊ ।”

अनि सो देवपुत्री भन्दछे—

१. “अहं मनुस्सेसु मनुस्सभूता,

पुरिमाय^१ जातिया मनुस्सलोके^२ ।

दुस्सीलके^३ मुणिसा अहोसि,

अस्सद्वे सु कदरियेसु अहं ॥

२. “सद्गा सीलेन सम्पन्ना, संविभागरता^४ सदा^५ ।

पिण्डाय चरमानस्स, अपूवं ते अदासहं ॥

३. “तदाहं^६ सस्मुयाचिक्खं, समणो आगतो इधं^७ ।

तस्स अदासहं पूवं, पसन्ना सेहि^८ पाणिभि^९ ॥

१-१. स्याम र रोमनमा छैन ।

२. स्याम र रोमनमा: ‘दुस्सीले कुले’ ।

३-३. स्याम र रोमनमा छैन ।

४-४. स्याममा छैन ।

५-५. स्याम र रोमनमा: ‘सकेहि पाणिहि’ । विमा. व. पा. पृ. ३४:
उलारविमानवत्थु ।

४. “इतिस्सा सस्मु परिभासि, अविनीतासि^१ त्वं वधु^२ ।

न मं सम्पुच्छतु^३ इच्छ, समणस्स ददामहं ॥

५. “ततो मे सस्मु कुपिता, पहासि मुसलेन मं ।

कूटञ्ज्ञच्छ^४ अवधि मं, नासकिख जीवितु^५ चिरं ॥

६. “सा अहं कायस्स भेदा^६, विष्पमुत्ता ततो चुता ।

देवानं तावत्सानं, उपपन्ना सहव्यतं ॥

७. “तेन भेतादिसो वण्णो, ...^७

८. “अखादामि ते भिक्खु महानुभाव, ...^८”

आर्थ—

Dhamma.Digital

१—“अधिल्लो जन्ममा म मनुष्यलोकमा मनुष्य भएको वेलामा एक दुश्शोल, अश्रद्धालु तथा कञ्जूसी घरकी बुहारी भएकी थिए” ।

१-१. सिहलमा: ‘अविनीता तुवं वधु’; स्याममा: ‘अविनीता तुवं वधू’ ।

२. स्याम र रोमनमा: ‘कूटञ्ज्ञच्छ’ ।

३. स्याम र रोमनमा: ‘भेदा च’ ।

४. यहाँका बाँकी पदहरू माथि पृ. २४ को गा. नं. २ मा उल्लेख भए जस्तै दोहन्याई पढ्नू ।

५. पृ. २४ को गा. नं. ३ मा जस्तै पढ्नू । विमा. व. पा. पृ. ३५-३६: उलारविमानवत्थु ।

२—“संघे श्रद्धा र शीलसम्पन्ना भएकी दानदिने कार्यमा रत हुने मैले—भिक्षाटन् आउनु भएका तपाइलाई रोटी चढाएँ ।

३—“अनि सासूलाई—मैले आफ्नै हातले रोटी चढाएको कुरा सुनाएँ ।

४—“यो सुनेर सासूले—थ्रमणलाई दानदिन्छु भनी मैले उनीसँग सोधिन भनी उनले मलाई ‘अविनीता’ भनी गाली गरिन् ।

५—“त्यसपछि मलाई निन्दागाँहैं सासूले मुसलले कुटिन्; यो प्रहारद्वारा मेरो काँध भाँचिएको हुनाले मधेरेदिन बाँज्ञ सकिन ।

६—“अनि म मनुष्य शरीरबाट मुक्तभई त्यहाँबाट च्युतभई त्रयस्तिश देवताहरूकहाँ उत्पन्न भएँ ।

७—“त्यसेको प्रभावद्वारा मेरो यस्तो शरीर-वर्ण भएको हो, त्यसेको प्रभावद्वारा यहाँ मेरा इच्छाहरू सिद्ध भएका हुन्, त्यसेको प्रभावद्वारा मलाई मनपरेका वस्तुहरू पनि लाभ भएका हुन् ।

८—“हे महानुभावसम्पन्न भिक्षु ! मनुष्यलोकमा छोडा जुन पुण्यकर्म मैले गरेको थिएँ सो बताएँ; त्यसै कर्मको प्रभावद्वारा तेजिलो शरीर भएको हो र त्यसेको प्रभावद्वारा मेरो शरीरको तेज सबै दिशातिर प्रकाश भएको हो ।”

यसरी सो देवपुत्रीले आफूले संचय गरेको सुचरित्रको कुरा बताइसकेपछि आयुष्मान् महामौद्गल्यायनले सो देवपुत्री सहित

सकल परिवारहरूलाई धर्मोपदेश गर्नुभई त्यहाँबाट फक्केर गई भगवान्-
लाई त्यो प्रवृत्ति सुनाउनुभयो । अनि भगवान्‌ले यसै कुरालाई लिएर
उपस्थित परिषद्दलाई धर्मोपदेश गर्नुभयो र देवसहित भनुष्यहरूकोनिमित्त
त्यो उपदेश सार्थक भएको थियो ।



१. चिमा. व. अ. क. पृ. ९९: उलारविमान वर्णना ।

६. कठिजकदायिकाविमानकथा

एक समय भगवान् बुद्ध अन्धकबिन्दमा बसिरहनु भएको
थियो । त्यसबखत भगवान्को पेटमा वायुरोग उत्पन्न भएको थियो ।
अनि भगवान्ले आनन्दलाई आमन्त्रण गर्नुभई यसो भनुभयो—

“आनन्द ! तिमी भिक्षागएर मेरोनिमित्त औषधीको लागि
कठिजकं (=यागु अथवा खोले) ल्याऊ ।”

“हवस् भन्ते !” भनी भगवान्लाई प्रत्युत्तर दिई आयुष्मान्
आनन्द—महाराजाहरूले दिएको भगवान्को पात्रः लिई—आफ्नो
उपस्थाक वैद्यको घरको दैलोमा उभिनु भयो ।

यो देखेर वैद्यकी भार्या अगाडि गई स्थविरलाई बन्दना गरी
स्थविरको हातबाट पात्र मागो लिई स्थविरसंग उसले सोधी—

“भन्ते ! कस्तो औषधी चाहनुहुन्छ ?”

१. भगवान्ले बुद्धत्व प्राप्तगरी सात सप्ताहपछि तपुस्सभल्लिकहरूले
दिएको मधुपिण्ड थापेर लिनको लागि चातुर्महाराजाहरूले वर्हलाई
दिएको शैलमय पात्र थियो । सोही पात्रलाई यहाँ ‘महाराजाहरूले
दिएको भगवान्को पात्र’ भनी भनिएको हो । हेर लेखकको
बु. शा. च-१ पृ. १३३ मा ।

उ बुद्धिमानी थिई ! औषधीको आवश्यक पर्दा मात्र स्थविर यहाँ आउनु हुनुहुन्छ भन्ने कुरा उसलाई थाहा थियो । त्यसले उसले वहाँसेंग “कस्तो औषधी चाहनुहुन्छ ?” भनी सोधेकी हो ।

स्थविरले “कञ्जिक” भनी भन्नुभएपछि उसले यस्तो सोची—

“अवश्य पनि यो औषधी मेरा आर्यकोलागि होओइन होला । किनभने यो पात्र त वहाँको होइन । यो त बुद्धको पात्र हो । अवश्य पनि लोकनाथकोनिमित्त हुनुपर्छ । अतः मैले वहाँकोनिमित्त सुयोग्य कञ्जिक बनाउने छु ।”

यति विचार गर्दागाँदे उसको मनमा अति प्रसन्नता उत्पन्न भयो र उसलाई अपार आनन्दको अनुभव भयो । अनि बयरको रसमा यागु (= कञ्जिक) पकाई र त्यसको परिकारकोनिमित्त अरु पनि खाद्य-भोज्यहरू तयार पारी पात्रभरी हाली विहारमा पठाइदिई । त्यो खाने वित्तिकं भगवान्‌को रोग शान्त भएर गयो ।

अनि केहीदिन पछि त्यो स्त्री मृत्युभई त्रयस्त्रिशमा उत्पन्नभई महान दिव्यसम्पत्ति अनुभवगरी मुदितभई बसी । अनि आयुष्मान् महामौद्गल्यायन देवचारिका गाँदे जाँदा एकहजार अप्सराहरूसेंग बासेरहेकी सो देवपुत्रीलाई देखेर उसले गरेका कर्मसम्बन्धी कुराहरू सोञ्जुहुँदे स्थविरले यसो भन्नुभयो ? —

१. “अभिककन्तेन वण्णेन, या त्वं तिटुसि देवते ।

ओभासेन्ती दिसा सब्बा, ओसधी विय तारका ॥

१. विमा. व. अ. क. पृ. १४८-४९: कञ्जिकदायिकाविमान वण्णना ।

२. “केन तेतादिसो वर्णो, ... ?

३. “पुच्छामि तं देवि महानुभावे, ... ?”

अर्थ—

१—‘हे देवते ! सुन्दर रूप धारणगरी सबै दिशातिर तेज फैलाउँदै शुश्रावारा अंति तिमी बसीरहेकी छछौ ।

२—‘कसरी तिओ त्यस्तो वर्ण भएको हो ? कसरी तिमीलाई यस्तो सिद्ध भएको हो ? तिमीले मनपराएका भोगसम्पत्तिहरू पनि उत्पन्न भएका देखिन्दैनन् ।

३—‘हे महानुभावसम्पन्ना देवी ! म सोध्दछु कि—मनुष्यछेदा तिमीले के पुण्यकर्म गन्यौ ? कसरी तिमी यस्ती तेजिली भयौ ? कसरी तिओ शरीरको तेज सबै दिशातिर प्रकाश भएको हो ?’

अनि यसै सम्बन्धमा धर्मसंप्राहकहरू भन्दछन्—

“सा देवता अत्तमना, ... ?”

१. यहाँका बाँकी पदहरू माथि पृ. ३ मा लेखिएबमोर्जि दोहन्याई पढ्नू ।

२. ” ” ” पृ. ३ ” ” ”

३. यसका बाँकी पदहरू माथि पृ. ९ मा लेखेबमोर्जि दोहन्याई पढ्नू ।

अर्थ—

“मौद्रगलयायनद्वारा सोधिएका प्रश्नहरू सुनी सो देवता खुशी भई—जुन कर्मको फलद्वारा उसले त्यो सम्पत्ति पाएको हो सो कुरा बताउँदै यस्तो भनो ।”

१. “अहं अन्धकविन्दम्ह॑, बुद्धसादिच्चबन्धुनो ।

अदासि कोलसम्पाकं, कञ्जिकं तेलधूपितं ॥

२. “पिष्फला लसुणेन च, मिस्सं लामञ्जकेन⁴ च ।

अदासि उजभूतस्मि, विष्पसन्नेन चेतसा ॥

३. “या महेसितं⁵ कारेय्य, चक्कवत्तिस्स राजिनो ।

नारी सब्बङ्ग कल्याणी, भतु चानोमदस्सिका ।

एतस्स⁶ कञ्जिकदानस्स, कलं नाग्धति सोलसि ॥

४. “सतं निक्खा सतं अस्सा, सतं अस्सतरीरथा ।

सतं कञ्जासहस्सानि, आमुतमणिकुण्डला ।

एतस्स कञ्जिकदानस्स, कलं नाग्धति सोलसि ॥

१. सिहल र स्याममा: ‘अन्धकविन्दस्मि’ ।

२. स्याम र रोमनमा: ‘लामञ्जकेन’ ।

३. स्याममा: ‘महेसितं’ ।

४. नालन्दा पालिमा: ‘एकस्स’ ।

५. “सतं हेमवता नागा, ईसादन्ता उरुल्हवा ।

सुवण्णकच्छा मातङ्गा, हेमकप्पनवाससा ।

एतस्स कठिनकदानस्स, कलं नारघति सोलर्सि ॥

६. “चतुन्नं॑ पि दीपानं॑, इस्सरं योध कारये ।

एतस्स कठिनकदानस्स, कलं नारघति सोलर्सि'ति॒ ॥”

अर्थ—

१—“बयरको रसमा पकाइएको तेल फानेको यागु (= कठिनक) अन्धकविन्दमा बस्नुभएको आदित्यबन्धु हुनुभएका बुद्धलाई मैले दानदिए ।

२—‘ऋग्यु हुनु भएका सम्बुद्धलाई प्रसन्न वित्तराखी मैले पिप्ला, लसुन, हिंग् तथा जीरा आदि सहित लामज्जक (= लामज्जक = वीरनमूल) को जराहरू मिलाई दान दिए’ ।

३—‘यो यागु-दानको फलको अगाडि चक्रवर्ती राजाको महिषित्व र अति दर्शनीय सर्वाङ्ग कल्याणी नारीत्व त सोहृ भागको एक भाग पनि हुँदैन ।

४—‘यो यागु-दानको फलको अगाडि शय निकखरू, शय घोडाहरू, शय घोडीका रथहरू तथा मुक्तामणी लगाएका शयहजार कन्याहरू त सोहृ भागको एक भाग पनि हुँदैनन् ।

१-१. स्याममा: ‘चतुन्नम्पि पदीपानं’ ।

२. विमा. व. पा. पृ. ६४: कठिनकदायिकाविमानवत्थु ।

५—“यो यागु-दानको फलको अगाडि तीखा दाहाहरू भएका सुवर्णको पेटी बाँधिएका तथा सुवर्णका आसनहरू भएका हेमवत जातिका शय ठूला ठूला हात्तीहरू त सोहङ भागको एक भाग पनि छनन् ।

६—“यो यागु-दान फलको अगाडि स्थाना स्थाना दुइ हजार द्वीपहरू भएको जम्बुद्वीप जस्ता द्वीपहरू चार द्वीपहरूको मातिक भएपनि त्यो सोहङ भागको एक भाग पनि हुँदैन ।”

यसरी ती देवपुत्रीले आफूले संचय गरेका कुशलकर्मका कुराहरू बताएपछि आयुष्मान् महामौदूगल्यायनले परिवार सहित उसलाई धर्मोपदेश गर्नुभई मनुष्यलोकभा आई यो प्रवृत्ति जम्मै भगवान्लाई सुनाउनुभयो । भगवान्‌ले यसै कुरालाई लिएर चार परिषद्को बीचमा धर्मोपदेश गर्नुभयो । त्यो धर्मोपदेश महाजनहरूकोनिमित्त सार्थक भएको थियो ।

Dhamma.Digital

७. कन्थकविमानकथा

एक समय भगवान् श्रावस्तीमा बस्दे हुनुहुन्थ्यो । त्यसबखत आयुष्मान् महामौद्गल्यायन देवचारिका गर्दे त्रयस्तिश भवनमा पुग्नुभएको थियो । त्यसबखत कन्थक देवपुत्र आफ्नो भवनबाट निस्को, दिव्य-यानमा बसी महत् परिवारका साथ महत् देवऋद्धि प्रदर्शन गर्दे उदधानमा गइरहेका थिए । अनि आयुष्मान् महामौद्गल्यायनलाई देखेर सो देवपुत्रको मनमा महान गोरव तथा सम्मान उत्पन्न भई हत्तपत्त यानबाट ओलहीं स्थविरको छेउमा गई पञ्चाङ्ग बन्दनागरी, दुझहात शीरमा राखी विन्ति गर्दे उभिइरहे । अनि स्थविरले उसलाई यस्तो भन्नुभयो'—

१-२—“जस्तै पूर्णिमाको रातमा नक्षत्र परिवारको साथ खरायो चिनो भएको ताराहरूको अधिष्ठिति चन्द्रमा आकाशमायि विचरण गर्छन्

१. विमा. व. अ. क. पृ. २१५: कन्थकविमानवण्णना ।

—त्यस्तं यो तिथ्रो विमान देवपुरमन्दा पनि तेजिलो छ र रश्मी पनि फैलिइरहेछ^१ ।

३-४—“यो तिथ्रो विमान बैद्यर्यं तथा मणीमाणिक्यहरूले बनाइएको छ, बडो मनोहर छ, विचित्र छ, भुइमा बैद्यर्यमणी तथा चाँदीका फलेकहरू वद्धधाइ राखेकाष्ठन्, कूटागार प्रासाद पनि अति शोभायमान छ^२ ।

५-७—“सुवर्णमय वालुवा छरिएको नीर्मल स्वच्छ पानी भएको यो पुष्करिणी पनि रमाइलो छ । त्यसमा नाना पद्मका रंगीचंगी फूलहरू

१. “पुण्णमासे यथा चन्दो, नक्खतपरिवारितो ।

समन्ता अनुपरियाति, तारकाधीपती ससीं ॥

“तथूपमं इदं व्यम्हं, दिव्बं देवपुरम्हं च ।

अतिरोचति वण्णेन, उदयन्तो व रंसिमा ॥”

विमा. व. पा. पृ. ११४: कन्थकविमानवत्थु ।

२. “वेलुरियसुवण्णस्स, फलिका रूपियस्स च ।

मसारगल्लमुत्ताहि, लोहितङ्ग मणीहि च ॥

“चित्रा मनोरमा भूमि, वेलुरियस्स सन्थता ।

कूटागारा सुभा रम्मा, पासादो ते सुमापितो ॥”

विमा. व. पा. पृ. ११४: कन्थकविमानवत्थु ।

फुलिरहेका छन्, सुगन्ध पनि फैलिहरहेको छ, अत्यन्त मनोरम छ ।
त्यसका दुबैतिर फूलका र फलका रुखहरू भएका बगैंचा बनाइएको छ^३ ।

८—“सुवर्ण पादुका भएको र नरम कपडाहरू बछाघाइ राखेको
आसनमा तिमी बसीरहेछौं तथा अप्सराहरूले पनि उपस्थान गरि-
रहेछन्^४ ।

९—“सबै अलङ्कारहरूले अलंकृत भएका स्त्रीहरूका साथ वशवर्ती
देवराजा जस्तै तिमी महिद्विक भई रमाइरहेछौं^५ ।

१. “रम्मा च ते पोक्खरणी, पुथुलोमनिसेविता ।

अच्छोदका विष्पसन्ना, सोवण्णवालुकसन्धता ॥

“नानापदुमसञ्जन्मा, पुण्डरीकसमोतता ।

सुरभि सम्पवायन्ति, मनुञ्जा मालुतेरिता ॥

“तस्सा ते उभतो पस्से, वनगुम्बा सुमापिता ।

उपेता पुण्फरुखेहि, फलरुखेहि चूभयं ॥

विमा. व. पा. पृ. ११४: कन्थकविमानवत्थु ।

२. “सुवर्णपादे पल्लङ्के, मुदुके गोणकत्थते ।

निसिन्नं देवराजं व, उपतिटुन्ति अच्छरा ॥

३. “सब्बाभरणसञ्जन्मा, नानामाला विभूसिता ।

रमेन्ति तं महिद्विकं, वसवत्तीव मोदसि ॥

विमा. व. पा. पृ. १४४: कन्थकविमानवत्थु ।

१०—“भेरी, शंख, मृदज्जः तथा वीणादि बाजाहरू बजाई नृत्य-गीतद्वारा तिमी रमाइरहेछौ” ।

११—“तिच्छ्रा विविध दिव्य-रूपहरू, विविध विव्य-शब्दहरू, विविध रसहरू, विविध गन्धहरू तथा विविध स्पर्शहरू पनि मनोरम्य छन्” ।

१२—“हे देवपुत्र ! त्यस्तो श्रेष्ठ विमानमा महाप्रभावशाली रूपवर्णले तेजिलो भई तिमी सूर्य उदय जस्तै प्रकाश भएकाछौ” ।

१३—“म सोधदछु कि—यिनीहरू जम्मै दानका फल हुन् कि शीलका फल हुन् कि अथवा नमस्कारको फल हो ? केको फल हो ?”

१. “भेरिसङ्घमुदिज्जाहि, वीणाहि पणवेहि च ।

रमसि रतिसम्पन्नो, नच्चगीते सुवादिते ॥

विमा. व. पा. पृ. ११५: कन्थकविमानवत्थु ।

२. “दिब्बा ते विविधा रूपा, दिब्बा सदा अथो रसा ।

गन्धा च ते अधिष्पेता, फोटुब्बा च मनोरमा ॥

३. ‘तस्मि विमाने पवरे, देवपुत्त महप्पभो ।

अतिरोचसि वण्णेन, उदयन्तो व भाणुमा ॥

४. “दानस्स ते इदं फलं, अथो सीलस्स वा पन ।

अथो अञ्जलिकम्मस्स, तं मे अक्खाहि पुच्छितो ॥”

विमा. व. पा. पृ. ११५: कन्थकविमानवत्थु ।

अनि यसे सम्बन्धमा धर्मसंग्राहकहरू भन्दछन्—

“महामौद्गल्यायनद्वारा सोधिएका प्रश्नहरू सुनी सो देवपुत्र खुशी भई— जुन कर्मको फलद्वारा उनले त्यो सम्पत्ति पाएका हुन् त्यो कुरा बताउँदै यस्तो भने! ।”

१. “अहं कपिलवत्थुर्स्मि, साकियानं पुरुत्तमे ।

सुद्धोदनस्स पुत्तस्स, कन्थको^१ सहजो अहं^२ ॥

२. “यदा सो अङ्गरत्तायं, बोधाय^३ मभिनिक्खमि^४ ।

सो मं मुद्वहि पाणीहि, जालितम्बनखेहि^५ च ॥

३. “सत्त्विथ आकोटयित्वान, वह सम्मा ति चब्रविद्दि ।

अहं लोकं तारयिस्सं, पत्तो सम्बोधिमुत्तमं ॥

१. “सो देवपुत्तो अत्तमनो, मोगल्लानेन पुच्छितो ।

पञ्चं पुट्टो वियाकासि, यस्स कम्मस्सिदं फलं ॥”

विमा. व. पा. पृ. ११५: कन्थकविमानवत्थु ।

२. बर्मीमा: ‘कण्डको’; स्याममा: ‘कण्ठको’ ।

३. स्याममा: ‘अहुं’ ।

४-४. स्याममा: ‘सम्बोधाय अभिनिक्खमि’ ।

५. सिहलमा: ‘जालतम्बनखेहि’ ।

६. स्याममा: ‘मब्रवि’ ।

४. “तं मे गिरं सुणन्तस्स, हासो मे विपुलो अहु ।
उदगच्चित्तो सुमनो, अभिसीसि॑ तदा अहं ॥
५. “अभिरूलहं च मं बत्वा, सक्यपुत्तं॒ महायसं ।
उदगच्चित्तो मुदितो, वहिसं॒ पुरिसुत्तमं ॥
६. “परेसं विजितं गन्त्वा, उग्गतस्मि दिवाकरे॑ ।
ममं छन्नं च ओहाय, अनपेक्खो॒ सो॑ अपक्कमि ॥
७. “तस्स तम्बनखे पादे, जिह्वाय परिलेहिसं ।
गच्छन्तं च महावीरं, रुदमानो उदिकिखसं॑ ॥
८. “अदस्सनेनहं तस्स, सक्यपुत्तस्स* सिरीमतो ।
अलत्थं गरुकाबाधं, खिप्पं मे मरणं अहु॑ ॥

१. स्याम र सिहलमा: ‘अभिसिसि’; रोमनमा: ‘अभिसीसि’ ।
२. स्याममा: ‘साक्यपुत्त’ ।
३. स्याममा: ‘वाहिस्स’ ।
४. स्याममा: ‘दिवंकरे’ ।
- ५-५. स्याममा: ‘अनापेक्खो’ ।
६. स्याममा: ‘उदिकिखसं’ ।
७. रोमनमा: ‘सक्यपुत्त’; स्याममा: ‘साक्यपुत्तस्स’ ।
८. विमा. व. पा. पृ. ११५: कन्थकविमानवत्थु ।

९. “तस्सेव आनुभावेन, विमानं आवसामिदं ।
सब्बकामगुणोपेतं^१, दिब्बं देवपुरम्हि च ॥

१०. “यं च मे अहु वा हासो, सदं सुत्वान बोधिया ।
तेनेव कुसलमूलेन, फुसिस्सं आसवक्खयं ॥

११. “सचे हि भन्ते गच्छेय्यासि, सत्थु बुद्धस्स सन्तिके ।
ममा पि नं^२ वचनेन, सिरसा वज्जासि वन्दनं ॥

१२. “अहं पि दट्ठुं गच्छस्सं, जिनं अप्पटिपुग्गलं ।
दुल्लभं दस्सनं होति, लोकनाथान तादिनंति^३ ॥”

आर्थ—

१—“शाक्यहरूको उत्तम नगर कपिलवस्तुमा शुद्धोदन राजाका पुत्र (सिद्धार्थ) सँग सँग जन्मेको म कन्थक अश्वहुँ ।

२-३—‘जब वहाँ बोधिज्ञान प्राप्तिकोनिमित्त आधारातको समयमा घरबाट निस्कनुभयो तब वहाँले मलाई ताम्रवर्णी नड़ तथा क्ष्यालका वण्डीहरू कें लामा लामा औलाहरू भएका मृदु हात र तिक्राले च्यापी कुर्कुच्चाले ठोकेर “हे सौम्य ! मलाई लैजाऊ, उत्तम सम्बोधि प्राप्तगरी मैले लोकवासीहरूलाई पारतानें छु” भनी भन्नुभयो ।

१. स्याममा: ‘सब्बकामगुणूपेतं’ ।

२. स्याममा: ‘तं’ ।

३. विमा. व. पा. पृ. ११६: कन्थकविमानवत्थु ।

४—“त्यो आवाज सुनेर मलाई यस्तोबिघ्न हर्षलाग्यो कि—
मानो मैले अभिवेक पाएँ; अनि म अत्यन्त गद्गद भएँ ।

५—“महायश प्राप्तहुनु भएका शाक्यपुत्र मेरो काँधमा आरोहण
गरेको बुझेर अत्यन्त गद्गद भई मैले सो उत्तम पुरुषलाई वहन गरेँ ।

६—“यसरी वहनगरी लिएर जाँदा अर्काको देशमा पुगेँ; अनि
सूर्यको तेज उग्र भइरहेको वेलामा मलाई र छान्नलाई छाडेर अनपेक्षी
भई वहाँ जानुभयो ।

७—“त्यसव्यत मैले ताम्रवर्णी नड भएका वहाँको चरणकमलमा
जिघोले चाटेँ, अनि महावीर जानुभएपछि रोई रोई मैले वहाँलाई
हेरिरहेँ ।

८—“श्रीमान हुनुभएका शाक्यपुत्र नदेखिएपछि भलाई ठूलो
बेथा लाग्यो र तुरन्तै मेरो त्यहीं मरण भयो ।

९—“त्यसको प्रभावद्वारा सबैप्रकारका कामगुणहरूले युक्त भएको
देवपुरमा शक्र देवेन्द्र ऊँ म यो विमानमा बसिरहेको हुँ ।

१०—“वहाँको श्रीमुखबाट जुन ‘उत्तम सम्बोधि प्राप्तगरी...’
भन्ने वचन सुनें त्यसद्वारा मलाई हर्षचित्त उत्पन्न भएको थियो र सोही
कुशलको हेतुद्वारा मैले अनागत कालमा आल्लवक्षयको पनि अनुभव
गर्नसक्ने छु ।

११—“भन्ते ! यदि तपाइ बुद्ध-शास्ताकहाँ जानुहुन्छ भने मैले
पनि शीरले वन्दना गरेको छ भनी सुनाइदिनु होला ।

१२—“म पनि अप्रतिपुद्गल हुनु भएका जिनलाई दर्शन गर्न जानेछु । किनकि लोकनाथ हुनु भएका अतुल-पुरुषको दर्शनगर्नु पनि दुर्लभ नै हो ।”

त्यसपछि कन्थक देवपुत्र पनि बुद्धकहाँ गएका कुरा प्रकाश पार्दै संगीतिकारहरूले यस्तो उल्लेख गर्दछन्—

१. “सो^१ कतञ्जु कतवेदी, सत्थारं उपसङ्क्षिप्ति ।

सुत्वा गिरं चक्खुमतो, धर्मचक्खुं विसोधयि ॥

२. “विसोधेत्वा^२ दिट्ठिगतं, विचिकिञ्चं^३ वतानि च ।

वन्दित्वा सत्थुनो पादे, तत्थेवन्तर धायथा’ति^४ ॥”

अर्थ—

Dhamma.Digital

१—“कृतज्ञी तथा कृतवेदी कन्थक देवपुत्र शास्ताकहाँ गई वहाँको उपदेश सुनी उनले धर्मचक्खुलाई विशुद्धपारे अर्थात् स्रोतापन्न भए ।

१. स्याममा: ‘सो च’ ।

२. स्याममा: ‘विसोधयित्वा’ ।

३. स्याममा: ‘विचिकिञ्चा’ ।

४. विमा. व. पा. पृ. ११६: कन्थकविमानवस्थु ।

[४८]

बुद्धकालीन विमानकथा

२—“यसरी धर्मचक्रुलाई विशुद्धगरी, दृष्टिगत विचारलाई विशुद्ध पारी तथा विचिकित्सा र शीलद्रवत परामर्शरूपी क्लेशहरूलाई दूरगरी शास्ताको चरणकमलमा बन्दनागरी कन्थक देवपुत्र उहीं अन्तर्धान भए ।”

Dhamma.Digital

द. कुञ्जरविमानकथा

एक समय भगवान् राजगृहस्थित वेगुवनको कलन्दक-निवापमा बसिरहनु भएको थियो । त्यस समय राजगृहमा नक्षत्रघोषणा गरिएको थियो । नागरिकहरूले सडक सफासुरधर पारी बालुवाछरी पञ्चलाजपुष्पहरू छारी घर घरपिच्छे दैलोमा केराका बोटहरू र पूर्णघडाहरू पनि राखे । आ-आपना भोगसम्पत्ति अनुसार चित्र-विचित्र वर्णका द्वजापताकाहरू फहराए । गच्छे अनुसार बस्त्र तथा असङ्कारहरूद्वारा अलंकृत भई नक्षत्रकीडाको उत्सव मनाई नगर जम्मै देवनगर जस्तै अलंकृत पारेका थिए ।

पूर्वपरिचित अनुसार—महाजनहरूको चित्तप्रसन्न पारी खुशी तुल्याइदिनकोनिमित्त आपनो राजभवनबाट निस्की विशाल परिषद्द्वारा परिवृत्त भई महान राजप्रभाव प्रदर्शित गर्दै—महान श्री सौभाग्यद्वारा राजा बिष्वसारले नगर प्रदक्षिणा गरे ।

त्यसव्यत — राजाको त्यो श्री सौभाग्य, महान वैभवसम्पत्ति तथा महान राजानुभाव देखेर आश्र्वय तथा अद्भूत मानी—‘यस्तो देवक्रहिति समान वैभवसम्पत्ति कस्तो कर्मद्वारा पाउन सकिन्छ होला ?’ भनी *

राजगृहवासी एक कुलगृहकी छोरीले पण्डित कहलाउनेहरूसँग सोधी । अनि उनीहरूले यस्तो जवाफ दिए ।—

“भद्रे ! पुण्यकर्म भनेको चित्तामणी जस्तै हो, कल्पवृक्ष जस्तै हो, क्षेत्रसम्पत्ति र चित्तसम्पत्ति—दुवेको संयोग—जोडिएको खण्डमा जे जे चित्ताएर पुण्यकर्म गरिन्छ सोही सोही वस्तु नै सिद्ध हुनसक्छ । विशेष गरेर—आसन दानद्वारा उच्चकुलीन हुन सकिन्छ, अन्नदानद्वारा बलसम्पन्न हुनसकिन्छ, वस्त्रदानद्वारा रूपवर्णसम्पत्ति लाभहुन सक्छ, यान-वाहनदानद्वारा सुखविशेष लाभहुन सक्छ, प्रदीपदानद्वारा चक्र-सम्पत्ति लाभहुन सक्छ तथा आवासदानद्वारा सर्वप्रकारका सम्पत्तिहरू लाभहुन सक्छन् ।”

यति कुरा सुनेपछि उसको मनमा “मनुष्यसम्पत्तिभन्दा देवसम्पत्ति महान हुँदो रहेछ” भन्ने लागेपछि उसको चित्त देवसम्पत्ति प्राप्तिगर्नमा लाग्यो र उ पुण्यकार्य गर्नमा अति उत्साहित भई । उसका आमाबाबु-हरूले उसकोनिमित्त एकजोर नयाँ कपडा, एक नयाँ पोरा (आसन), एक मुठो पश्चकूल, छ्यु मधु सखर तथा चामल दूध आदि वस्तुहरू परिभोग गर्नकोनिमित्त पठाइदिए । यी वस्तुहरू पाएर “म दानदिन चाहन्यै र यी दानवस्तुहरू पनि मैले पाए” भनी उ सारै खुशी भई । अनि दोश्रोदिनमा दानकार्य सम्पादन गर्नकोनिमित्त पानी नहालेको दूधमा मधुपायस पकाई त्यसको परिकारको लागि अरु पनि धेरै खाद्य-भोज्यहरू तयार पारी—दानदिने ठाउँमा सुगन्धले सफासुग्धर पारी फुलेको

१. विमा. व. अ. क. पृ. २५: कुञ्जरविमानवण्णना ।

पश्चफूलहरूको आसन बनाई त्यसमाथि सेतो नयाँ कपडा बछधाई, आसनको चारेवटा खुट्टाहरूको माथि चारेवटा पश्चफूलहरू र मालाहरूले सिंगारी त्यसमाथि चधुंवाटागी ठाउँ ठाउँमा मालाहरू झुण्डचाई आसनको चारेतिरको भूमिभागमा केशर सहित पश्चका पातहरू बछधाई — “दाक्षिणेय पाएको बेलामा पूजागर्ने छु” भन्ने विचार लिई फूलको एक किस्ती उसले एक छेउमा राखी । यसरी दानका उपकरणहरू सजाइ राखिसकेपछि शीर नुहाई शुद्ध बस्त्र लगाई शुद्ध उत्तरासङ्घ ओढी समयको प्रतीक्षा गर्दै एक दाशीलाई “हे दाशी ! जाऊ हामीहरूकोनिमित्त एक त्यस्तो दाक्षिणेय खोजेर ल्याऊ जसलाई दानदिन सको” भनी अह्राई ।

त्यसबखत आयुष्मान् सारिपुत्र राजगृहमा भिक्षाटन् गर्दै सडकको बीचमा गइरहनु भएको थियो । अनि सो दाशीले एकहजारको थैंलो बाटोमा पाए जस्तै स्थविरलाई भेटी बन्दनागरी यस्तो भनी—

“भन्ते ! तपाइको पात्र मलाई दिनुहोस् र एक उपासिकाको संग्रह गर्नेको लागि यस बाटोमा आउनुहोस् ।”

स्थविरले उसलाई पात्र दिनुभयो । उसले स्थविरलाई साथमा लगी र घरमा भित्याई । अनि त्यो स्त्रीले स्थविरको प्रत्युत्तमन गरेर आसन देखाई “भन्ते ! यस आसनमा बस्नुहोस् आसन बिच्छधाई राखेको छु” भनी उसले विन्तिगरी । स्थविर त्यस आसनमा बसेपछि केशर सहित पश्चपत्रले स्थविरलाई पूजा गरी आसनको चारेतिर पनि केशर छारी पञ्चाङ्ग बन्दना गरी । त्यसपछि स्थविरलाई घ्यू, मधु तथा

सखर आदि संमिश्रित पानी नराखेको द्रुधमा पकाइराखेको मधुपायस सन्तर्पित गरी । सन्तर्पित गरेर उसले यस्तो प्रार्थना गरी —

“यो पुण्यको प्रभावद्वारा दिव्य-हात्ती भएको कूटागार, सुशोभित भएको दिव्य-पलँग र दिव्य-सम्पत्तिहरू पाउनसकू । सबै अवस्थामा पद्यफूलहरू पनि साथ-साथमा रहन् ।”

अनि स्थविरले भोजन गरिसकेपछि पात्र धोई केरि पनि उसले पात्र भरी घूँ मधु, सखरहरू राखी आसनमा बछायाइराखेको कपडा पटचाई स्थविरको हातमा राखिदिई । अनुमोदन गरी स्थविर फर्किन लागदा दुइ पुरुषलाई यस्तो आज्ञादिई —

“स्थविरको हातको पात्र र यो आसन विहारमा लगी स्थविरको जिम्मालगाई फक्केर आऊ ।”

उनीहरूले त्यस्ते गरे । केहि समयपछि उ मृत्युभई त्रयस्त्रिशा भवनमा एक शय योजन अग्लो कनक विमानमा उत्पन्नभई र एकहजार अप्सरा परिवारहरू पनि उत्पन्न भए । प्रार्थना अनुसार पद्यमालाहरूले सुशोभित पाँच शय योजन उँचाइ भएको, चारेतिर पद्यपत्रहरू छरिएका भनोहर दर्शनीय मुखसंस्पर्श भएको, विविध मणीमाणिक्यरत्नहरूको जालले छल्किरहेको र सुवर्णाभरणहरूद्वारा सुशोभित भएको उत्तम हात्ती पनि उत्पन्न भयो । त्यसको माथि अति शोभायमान भएको योजन प्रमाणको कनक आसन पनि उत्पन्न भयो । अनि दिव्यसम्पत्ति अनुभव गर्दै समय समयमा हात्ती विमानमाथि रत्नजडित आसनमा बसी महान देवानुभावले युक्त भई उ नन्दनवनमा जानथालो^१ ।

१. विमा. व. अ. क. पृ. २६-२७: कुञ्जरविमानवण्णना ।

एकदिन उत्सवको दिनमा—देवताहरू आ-आपना दिव्यानुभाव प्रदर्शित गर्दै उद्घान-क्रीडा गर्नकोनिमित्त नन्दनबनमा गइरहेको बेलामा त्यो देवपुत्री पनि दिव्य-वस्त्रहरू पहिरी, दिव्यभरणहरूले विभूषिताभई, एकहजार अप्सराहरूद्वारा परिवृत्तभई, आपनो भवनबाट निस्की, त्यो हस्ति-विमानमा चढी, महान् देवऋद्धि र महान् श्रीसौभाग्य देखाउँदै चन्द्र सूर्य ऊंचमिकदै उद्घानमा गइरहेको थिई । त्यसविषयमा अधिक उल्लेख भएजस्तै आयुष्मान् महामौद्रगल्यायन पनि देवचारिका गर्दै त्रयस्त्रिश भवनमा पुगी सो देवपुत्रीले देख्ने गरी नजिक पुग्नुभयो । अनि वहाँलाई देखेर ठूलो प्रसन्नता भनमा उठी कट्ट आसनबाट ओलहर्ती स्थविरकहाँ गई पञ्चाङ्ग बन्दना गरी दशअँला जोरी स्थविरको अगाडि नमस्कारपूर्वक उ उभिइरही । अनि उसले गरेका कर्मका कुराहरू उसेद्वारा भनाउन लगाई देवसहित भनुष्यहरूलाई पनि प्रत्यक्षफल देखाउनकोनिमित्त स्थविरले उसेंग यसरी सोधनुभयो?—

१—“नाना रत्नहरूद्वारा अलंकृत गरिराखेको, आकाशमा राम्ररी गइरहेको तथा वेगसम्पन्न तिझो हस्तियान सारे उत्तम र भनोरम छै ।

१. विमा. व. अ. क. पृ. २७: कुञ्जरविमानवण्णना ।

२. “कुञ्जरो ते वरारोह, नानारतनकप्पनो ।

रुचिरो थामवा ज्वसम्पन्नो, आकासम्भिः समीहति ॥

विमा. व. पा. पृ. ७: कुञ्जरविमानवत्थु ।

२-३—“पद्मसमान वर्ण भएको पद्मनेत्र भएका पद्मको जस्तै तेज भएको पद्मचूर्णहरू छरिएका तथा सुवर्णपद्मका मालाहरू पहिरिएको हस्ती—पद्मपत्र छरिएको बाटोमा मतावसँग जाँदैछ” ।

४—“सो हस्ती जाँदा उसको गर्धनमा युण्डाइ राखेका काँसका घण्टाहरूको आवाज पञ्चाङ्गिक तूर्यनादको आवाज जस्तै मनोहर आवाज सुनिन्द्र” ।

५—“सो हस्तीको काँधमा शुद्ध वस्त्रहरू सजाइएका छन्, अप्सराहरूको विशाल समूह पनि मनोहर छ” ।

१. “पदुमं पद्मपत्तक्षिव, पद्मुप्पलजुतिन्धरो ।

पद्मचूर्णाभिकण्डङ्गो, सोण्णपोक्खरमालधा ॥

“पदुमानुसटं मग्गं, पद्मपत्तविभूसितं ॥

ठितं वग्गुमनुग्धाती, मितं गच्छति वारणो ॥

विमा. व. पा. पृ. ७: कुञ्जरविमानवत्थु ।

२. “तस्स पक्कममानस्स, सोण्णकंसा रतिस्सरा ।

तेसं सुय्यति निग्धोसो, तुरिये पञ्चाङ्गिके यथा ॥

विमा. व. पा. पृ. ७: कुञ्जरविमानवत्थु ।

३. “तस्स नागस्स खन्धम्हि, सुचिवत्था अलङ्कृता ।

महन्तं अच्छ्वरासङ्घं, वण्णेन अतिरोचसि ॥

विमा. व. पा. पृ. ७: कुञ्जरविमानवत्थु ।

६—“यी तिच्छा सम्पत्तिहरू दानका फल हन् कि शीलका फल हन् कि अथवा नमस्कारको फल हो ? केको फल हो ? यो मेरो प्रश्नको जवाफ देउँ ।”

अनि यस सम्बन्धमा धर्मसंप्राहकहरू भन्दछन्—

“मौदूगल्यायनद्वारा सोधिएका प्रश्नहरू सुनी सो देवता खुशी भएर—जुन कर्मको फलद्वारा उसले त्यो सम्पत्ति पाएकी हो सो कुरा बताउँदै यस्तो भनी ।”

१. “दिस्वान गुणसम्पन्नं, क्षार्णि क्षानरतं सतं ।

अदार्सि पुष्पाभिकिण्णं, आसनं दुस्ससन्थतं ॥

२. “उपडङ्डं पद्ममालाहं^३, आसनस्स समन्ततो ।

अब्भोकिरिसं^४ पत्तेहि^५, पसन्ना सेहि पाणिभि ॥

१. “दानस्स ते इदं फलं, अथो सीलस्स वा पन ।

अथो अञ्जलिकम्मस्स, तं मे अक्खाहि पुच्छिता’ति ॥”

विमा. व. पा. पृ. ७: कुञ्जरविमानवत्थु ।

२. विमा. व. पा. पृ. ७: कुञ्जरविमानवत्थु ।

३-३. सिंहल र स्याममा: ‘उपडङ्डपदुममालाहं’; रोमनमा: ‘उप्पडङ्ड-पदुमालहं’ ।

४-४. रोमनमा: ‘अब्भोकिरिस्समपत्तेहि’ ।

३. “तस्स कम्मकुसलस्स”, इदं^३ मे ईदिसं^२ फलं ।
सक्करो गरुकरो च, देवानं अपचिता अहं^३ ॥
४. “यो वे सम्माविमुत्तानं, सन्तानं ब्रह्मचारिनं ।
पसन्नो आसनं दज्जा, एवं नन्दे यथा अहं ॥
५. “तस्मा हि अत्तकामेन, महत्तमभिकृत्वा ।
आसनं दातव्यं होति, सरीरन्तिमधारिनं’ति^३ ॥”

अर्थ—

१—“ध्यानी तथा ध्यानमा रत्तुने गुणसम्पन्न पुरुषलाई देखेर—
फूलहरू छरिएको आसन र अस्तरण (=बस्त्र) दान दिए” ।

२—“आधाभाग पञ्चफूलका मालाहरू आसनको चारैतिर लगाए
र आधाभाग पञ्चका पातहरू भुइमा छरे अनि प्रसन्नचित्त राखी आफ्नै
हातले दान दिए” ।

३—“सोही कुशलकर्मको फलद्वारा यो यस्तो फल पाएको हुँ,
सोही कुशलकर्मको फलद्वारा देवताहरूको बीचमा मैले यस्तो मानसत्कार
पाएको हुँ ।

१. सिंहल र रोमनमा: ‘कम्मस्सकुसलस्स’ ।
२-२. रोमनमा: ‘इदम्मे तादिसं’; स्याममा: ‘इदं मे तादिसं’ ।
३ विमा. व. पा. पृ. द: कुञ्जरविमानवत्थु ।

४—“जसले सम्पर्करूपले विमुक्त भएको तथा शान्त भएको ब्रह्मचारीलाई प्रसन्नतापूर्वक आसन दान दिन्छ उसले मैले भोगेजस्तै गरी कल भोगी आनन्दसँग बस्न पाउँछ ।

५—“त्यसेले आत्महित चाहनेले मैले जस्तै क्षीणाल्लबीलाई महान आकांक्षाराखी आसन दानदिन सक्नुपर्छ ।”

यसरी सो देवपुत्रीले प्रश्नको उत्तर दिएपछि आयुष्मान् महामौदूगल्यायनले विस्तारपूर्वक उनीहरूलाई धर्मोपदेश गर्नुभयो र यो उपदेश परिवारसहित उसकोनिमित्त सार्थक भएको थियो । त्यसपछि मनुष्यलोकमा गई बहाँले सबै प्रवृत्ति भगवान्‌लाई सुनाउनु भयो । अनि भगवान्‌ले यसै कारणलाई लिएर उपस्थित परिषद्लाई धर्मोपदेश गर्नुभयो^१ ।

६. गुत्तिलविमानकथा

एक समय भगवान् बुद्ध राजगृहमा विहार गरिरहनु भएको बेलामा माथि उल्लेख भए अनुसार आयुष्मान् महामौद्गल्यायन देवचारिका गर्दै त्रयस्त्रिश भवनमा जानुभयो । अनि त्यहाँ दिव्यसम्पत्ति अनुभव गरी छत्तीस विमानहरूमा लहरे बसिरहेका छत्तीसवटी देवपुत्रीहरूलाई देखेर उनीहरूले अधि के के गरेका थिए भन्ने कुराहरू सोधनुहुँदै क्रमैसंग उनीहरूसंग वहाँले “अभिकन्तेन वण्णेन” भन्ने तीन तीन गाथाहरूद्वारा प्रश्न सोधनुभयो । स्थविरको प्रश्न सुनेर उनीहरूले पनि “वत्थुत्तमदायिका” भन्दै क्रमैसंग उत्तरदिए । त्यसपछि त्यहाँबाट मनुष्यलोकमा आई ती कुराहरू सबै स्थविरले भगवान्लाई सुनाउनु भयो । यी कुराहरू सुनेर भगवान्ले “मौद्गल्यायन ! ती देवताहरूले अहिले तिमीलाई मात्र यसरी जवाफ दिएका होइनन् अधि मलाई पनि त्यस्तंगरी जवाफ विएका थिए” भनी भन्नुभयो । अनि स्थविरले अधिका कुराहरू सुन्ने इच्छागरी भगवान्संग प्रार्थना गरेपछि भगवान्ले गुत्तिल चरितका कथा सुनाउनुहुँदै अतीतका कुराहरू भन्नुभयो ।

१. विमा. व. अ. क. पृ. ११०: गुत्तिलविमानवण्णना । जातकटुकथा I. पृ. ५४५, नं. २४३ मा पनि भगवान्ले देवदत्तको कारणमा गुत्तिल चरित सम्बन्धी कुराहरू बताउनु भएका कुराहरू उल्लेख भएका छन् ।

अतीत समयमा वाराणशीमा ब्रह्मदत्त राजाले राज्य गरिरहेको वेलामा बोधिसत्त्व (=हाल बुझ हुने पुरुष) गन्धर्व कुलमा (=गवेशा कुलमा) उत्पन्नभई गन्धर्वशिल्पमा पारञ्जत भएका थिए । ‘तिम्बरु नारद’ यस सबै ठाउँमा प्रख्यात भई अग्र गन्धर्वाचार्य भएका थिए । उनको नाम ‘गुत्तिल’ थियो । विवाह नगरिकनै^१ उनले अन्धा भएका बुढा-बुढी आमा-वाबुहरूको पालन-पोषण गरेका थिए^२ ।

त्यस समय वाराणशीका केही व्यापारीहरू उज्जंन (उज्जेनि) नगरमा गएका थिए । त्यहाँ एक उत्सवमा उनीहरूले आ-आपनो इच्छानुसार धेरे फूलमालाहरू, सुगन्धलेपहरू तथा खाद्य-भोज्यहरू एकत्रित पारी क्रीडाकोनिमित्त भेला भए । अनि उनीहरूले वेतन दिएर एक गवेशालाई ल्याउनपन्यो भनी—उज्जंनका एक नामी मूसिल भन्ने गवेशा (=गन्धबो) लाई ल्याई गीत गाउन लगाए । मूसिल गवेशा मात्र थिएन, उ वीणावादक पनि थियो । अनि उसले अत्यन्त उत्तम स्वर निकाली वीणा बजायो । तर गुत्तिलको वीणावादन सुनेर अभ्यस्त भएका तिनीहरूकोनिमित्त त्यो उसको वीणावादनको आवाज—मानो सुकुल कोतरेको आवाज जस्तो लाग्दथ्यो । वीणावादन सुनीरहेका तिनीहरूमध्ये एक जनाले पनि केही बोलेनन् । उनीहरूमध्ये कसैले खुशीको भावसम्म पनि प्रकट गरेनन् । उनीहरूमध्ये कुनै पनि खुशी भएको नदेखेपछि “अति उच्चस्वरले बजाए होला” भन्ने जस्तो लागेपछि मूसिलले

१. जा. अ. क. I. पृ. ५४५: गुत्तिलजातकं, नं. २४३.

२. विमा. व. अ. क. पृ. ११०: गुत्तिलविमानवण्णना ।

मर्यादौला स्वरले वीणा बजायो । यसमाथि पनि उनीहरू मध्यस्थ नै रहे । अनि उसले ठान्यो कि—शायद यिनीहरूलाई यसबारे केही थाहा रहेनछ । यति सोचेर उसले पनि केही नजानेको जस्तो गरी वीणाको तार जम्मै खुकुलो पारी बजायो । यसमा पनि उनीहरूले केही भनेनन् । अनि मूसिलले उनीहरूसँग सोध्यो—

“हे व्यापारी हो ! मेरो वीणावादनमा तपाइहरू सन्तोष हुनु भएको छैन कि ब्याहो ?”

व्यापारीहरू भन्दछन् —

“हामीहरूले सोचेका थियों कि तिन्हो वीणावादनद्वारा हामीहरू-लाई मुग्ध पार्न छौ; तर तिमीले कस्तो वीणा बजाएका ह्वै ?”

“के तपाइहरूले मभन्दा सिपालु अरू कुनै गन्धर्वाचार्यलाई चिन्नु भएको छ ? अथवा तपाइहरूलाई गन्धर्व सम्बन्धी कुनै ज्ञान नभएकोले असन्तुष्ट हुनुभएको हो कि ब्याहो ?”

व्यापारीहरू भन्दछन् —

“हे पुरुष ! वाराणशीवासी गुच्छिल गन्धर्वाचार्यको वीणाको आवाज सुनिरहेका हामीहरूलाई तिन्हो वीणाको स्वर त मानो कुनै स्त्रीले बालकलाई फकाउनकोनिमित्त बजाएको वीणाको आवाज जस्तै लाग्छ ।”

“त्यसोभए तपाइहरूले दिनुभएको यो वेतन फिर्ता लिनुहोस्; मलाई यसको आवश्यकता छैन । बरु वाराणशीमा फर्क्ने वेलामा तपाइहरूले मलाई पनि साथमा लिएर जानुहोस्” भनी मूसिलले भन्यो ।

अनि उनीहरू वाराणशीमा फकेर जाँदा उसलाई पनि साथमा लगी वाराणशीमा पुगेपछि—“गुत्तिलको घर यही हो” भनी मूसिललाई गुत्तिलको घर देखाई उनीहरू आ-आफ्ना ठाउँमा गए । उ गुत्तिलको घरमा पस्ता उसले त्यहाँ गुत्तिलको बीणा कुण्डचाइराखेको देखेर बीणा लिई बजाउन थाल्यो । अनि त्यसबखत अन्धताको कारणले उसलाई नदेखा—गुत्तिलका आमा-बाबुहरूले—“मूसाले बीणा काट्दैछ क्यारे” भनी भने । यो सुनेर मूसिलले बीणा राखी गुत्तिलक! आमा-बाबुहरूलाई बन्दना गन्यो ।

“तिमी कोह्हौ ? कहाँबाट आएका ह्हौ ?” भनी उनीहरूले सोधेपछि उसले—“गुत्तिल आचार्यसँग बीणावादन सिकनकोनिमित्त म उज्जैनबाट आएकोहुँ” भनी भन्यो । अनि उनीहरूले “हुन्छ” भनी भनेपछि उसले “आचार्य कहाँ हुनुहुन्छ त ?” भनी सोधेपछि उनीहरूले “तात ! बाहिर गएको छ, आज आउनेछ” भनी जवाफ दिए । उ उहाँ नै बसिरह्यो र गुत्तिल आचार्य आई कुशलवार्ता गरिसकेपछि मूसिलले आफू आएको कारण पनि बतायो ? ।

अङ्गविद्या जान्ने भएका हुँदा गुत्तिल आचार्यले उसलाई देखेविच्छिक—“यो पुरुषको विचारधारा विषम छ । यो पुरुष कर्कश, पौरुष तथा अकृतज्ञ हुनेछ” भन्ने कुरा बुझी “यस्तालाई संग्रह गर्नु ठीक छैन” भन्ने विचार गरी उसलाई शिल्पविद्या सिकाउने अवकाश दिएनन् । तर मूसिलले उनका आमा-बाबुहरूको उपासना गरी तथा

१. जा. अ. क. I. पृ. ५४५: गुत्तिलजातकं, नं. २४३.

उनीहरूलाई रिझाई उनीहरूद्वारा भग्नलगायो । आमा-बाबुहरूको वचनलाई उल्लङ्घन गर्न नसकेपछि उनले उसलाई शिल्प सिकाउन थाले । दया र अमात्सर्यताको कारणले गर्दा कुनैप्रकारको गुरुमुष्टि नराखी निरवशेषरूपले आफूले जानेकाजति सबै शिल्पविद्या उसलाई उनले सिकाइदिए । मेधावी, पूर्वपरिचित तथा निरालसताको कारणले गर्दा चाँडे नै उसले शिल्पमा पारङ्गत गन्धो । अनि एकदिन उसले यस्तो सोच्यो —

“यो वाराणशी नगर जम्बुद्वीपको अग्र नगर हो । अतः राजपरिषद् सहित सबैलाई मैले सीकेको शिल्पविद्या किन नदेखाऊँ ? किन म वाराणशीमै नबसौँ ? यसबाट मेरा आचार्यभन्दा म जम्बुद्वीपमा प्रसिद्ध हुनेछु ।”

यति सोचेर उसले आचार्यलाई यस्तो भन्यो—

“आचार्य ! मैले सीकेको शिल्पविद्यालाई राजाको अगाडि देखाउन चाहन्छु । मलाई राजाकहाँ लैजानुहोस् ।

“मकहाँ सीकेको शिल्पशास्त्रद्वारा यसले प्रतिष्ठा पाओस्” भन्ने दयाराखी महासत्त्व गुत्तिल्ले उसलाई राजाकहाँ लगी “महाराज ! यो मेरो अन्तेवासिक हो । यसले आफ्नो शिल्प महाराजालाई देखाउन

१. जा. अ. क. I. पृ. ५४७: गुत्तिलजातक, नं. २४३ मा चाहिं गुत्तिल्ले उसलाई अधिदेखि नै राजदरवारमा लगिराखेको कुरा उल्लेख भएको छ ।

चाहन्छ । अतः महाराजाले उसको वीणावादनको प्रभाव हेनुहोस्” भनी विन्ति गरे ।

“हुन्छ” भनी राजाले उसको वीणावादन सुने । उसको वीणावादनद्वारा खुशी भएका राजाले उसलाई “हे पुरुष ! तिमी राजदरबारमै बस तिम्रा आचार्यले पाएको वेतनको आधा वेतन तिमीलाई दिनेछु” भनी भने । यो सुनेर मूसिल्ले “महाराज ! म आचार्यभन्दा कम छैन, आचार्यले पाएको जति नै वेतन दिनुहोस्” भनी भनेको सुनी राजाले उसलाई सम्झाउँदै “त्यसो नभन, आचार्य भनेको महान हुन्छ, अतः आधामात्र वेतन तिमीलाई दिनेछु” भनी भन्दा उसले “महाराज ! आचार्य र मेरा शिल्पमा कुनै कमी छैन । अतः आचार्यलाई दिनेजिति वेतन पाएमा बस्नेछु अन्यथा बस्ने छैन । चाहनुहुन्छ भने आचार्य र मेरो बीच वीणावादन गराई हेनुहोस्” भनी भन्यो । अनि राजाले “आजको सातौं दिनमा गुत्तिल आचार्य र उनको अन्तेवासिक मूसिल्लको बीच राजदरबारमा परस्पर छलफल र शिल्पप्रदर्शन हुनेछ; नागरिकहरू शिल्पप्रदर्शनी हेनंकोनिमित्त भेला होऊन्” भनी क्याली पिटाउन लगाए^१ ।

यो देखेर गुत्तिल आचार्यले “यो मूसिल बलवान् तथा तन्नेरीछ; म बुर्बल तथा बुढो छु । यदि पराजित हुन परेको खण्डमा म त मरेर

१. जा. अ. क. I. पृ. ५४७: गुत्तिलजातकं । विमा. व. अ. क. पृ.

१११: गुत्तिलविमानवण्णनामा भने ‘प्रदर्शनी हुनेछ’ भन्ने कुरा मूसिलले आफैले नागरिकहरूलाई भन्न गएको कुरो उल्लेख भएको छ ।

गएपनि हुन्छ” भन्ने सोचेर “बहु जङ्गलमा गएर युण्डेएर मर्नेछु” भनी उनी जङ्गलमा गए । किन्तु मृत्युको भयले गर्दा उनी फक्केर आए । फेरि पनि मर्ने विचार गरी उनी जङ्गलमा गए; फेरि पनि उनी फक्केर आए । यसरी ओहरोदोहरो गर्दागर्दे ६ दिन बितेर गयो । उनी हिडेर गएको ठाउंमा गोरेटो बाटो जस्तै देखिनथाल्यो^१ ।

यस्तो बखतमा शक्र देवेन्द्रको आसन तात्न थाल्यो र शक्र देवेन्द्रले “आसन तात्नाको कारण के रहेछ ?” भनी विचार गरी हेर्दा – बोधिसत्त्व आफ्नो शिष्यद्वारा पराजित हुनपर्ला भन्ने डरले जङ्गलमा गई महाकष्टभोग गरिरहेको कुरो देखेर “यस्तो अवस्थामा अवश्य पनि मेरा पूर्वाचार्य हुनुभएका बहाँको शरण भइदिनु पठ्ठ” भन्ने विचार गरी शक्र देवेन्द्र बोधिसत्त्वले देख्ने गरी आकाशमा उभिई “आचार्य ! अरण्यमा आई तपाइ के गर्दै हुनुहुन्छ ?” भनी सोधे । अनि बोधिसत्त्वले आफ्नो कुरा बताउँदै यसो भने^२ ।—

“सत्ततन्ति सुमधुरं, रामणेयं अवाचर्यं ।

सो मं रञ्जम्हि अव्हेति, ‘सरणं मे होहि कोसिया’ति^३ ॥”

१. विमा. व. अ. क. पृ. १११: गुत्तिलविमानवर्णना ।

२. जा. अ. क. I. पृ. ५४७: गुत्तिलजातकं; विमा. व. अ. क. पृ. १११: गुत्तिलविमानवर्णना ।

३. विमा. व. पा. पृ. ४१: गुत्तिलविमानवर्त्थ ।

अर्थ—

‘हे देवराज ! मैले मूसिललाई बीणाको सातवटा तारहरूबाट सात ध्वनी र बाहसवटा स्वर आउने सुमधुर स्वर तथा पचास प्रकारले मुख्य पार्नसक्ने रमणीय बीणा र गीतका स्वरहरू सिकाइदिएँ ; अब ममाथि नै द्वेषभाव राखी उ मलाई रङ्गमञ्चमा आई बीणावादन गरेर देखाऊ भनी भन्दछ ; त्यसैले हे कौशिक ! तिमी मेरो शरण भइदेउ ।’

यो कुरा सुनेर शक्र देवेन्द्रले “हे आचार्य ! तपाइ डराउनु पर्दैन म तपाइको शरण भइदिनेछु ; म मूसिल जस्तै गुरुद्वोह गर्ने होइन, म गुरुको पूजा तथा सम्मान गर्ने हुँ” भनी भन्दै यसो भने । —

“अहं ते सरणं होमि, अहमाचरियपूजको ।

न तं जयिस्सति सिस्तो, सिस्समाचरिय जेस्ससी’ति^१ ॥”

Dhamma.Digital

अर्थ—

“म तपाइको शरण भइदिनेछु, म आचार्य पूजक हुँ^२, तपाइलाई शिष्यले जित्न सक्ने छैन, बलिक आचर्यले नै शिष्यलाई जित्ने छ ।”

१. विमा. व. अ. क. पृ. ११२: गुत्तिलविमानवण्णना ।
२. विमा. व. पा. पृ. ४१: गुत्तिलविमानवत्थु ।
३. अधिल्लो आत्मभावमा बोधिसत्त्व वर्तमान शक्र देवेन्द्रको आचार्य रहेका थिए । त्यसैले यहाँ शक्रले ‘म आचार्यपूजक हुँ’ भनी बताएका हुन् भनी विमा. व. अ. क. पृ. ११२: ले उल्लेख गरेको हो ।

यति भनेर शक्र देवेन्द्रले अङ्के अगाडि “म सातौं दिनमा छलफल गरिने मण्डपमा आउने छु । तपाइ विश्वस्तभई विणावाइन गर्नुहोस्” भनी आश्वासन दिई शक्र देवेन्द्र फर्केर गए^१ —

सातौं दिनमा राजपरिवारहरू सहित राजा राजसभामा बसे । गुत्तिल आचार्य र मूसिल पनि आई शिल्प प्रदर्शन गर्नकोनिमित्त तयार भई राजालाई बन्दना गरी आ-आफूलाई प्राप्त आसनमा बसी वीणावादन गर्न थाले । शक्र देवेन्द्र आई आकाशमा उभिइरहे । यो दृश्य महासत्त्वले मात्र देखनसकदथे । अरुहरूले देखदैनथे । दुवैको वादध्यवादन सुनी उपस्थित परिषद्को चित्त एक समान थियो । अनि शक्रले गुत्तिल आचार्यलाई वीणाको यौटा तार चुँडाली वीणा बजाउने इसारा दिए । यौटा तार चुँडालेर बजाउँदा पनि वीणाको आवाज त्यक्तिकै सुमधुर थियो । यस्तै प्रकारले दुइवटा, तीनवटा, चारवटा, पाँचवटा छक्कटा तथा सातवटा तारहरू चुँडालेर वीणा बजाउन लगाए । तार नभएको वीणाबाट पनि त्यक्तिकै सुमधुर आवाज निस्किन्थ्यो^२ । यस्तो देखेर मूसिल पराजित भई टाउको निहन्याई बस्यो हर्षित-प्रहर्षित भई

१. त्यसैवखत शक्र देवेन्द्रले बोधिसत्त्वलाई त्रिपासा पनि दिई सातौं दिनमा के कस्तो गरी वीणा बजाउने हो — त्यो कुरा पनि सिकाई फर्के भन्ने कुरा जा. अ. क. I. पृ. ५४८: गुत्तिलजातकले उल्लेख गरेको छ ।
२. गुत्तिल जातक अनुसार यसैवखत देव अप्सराहरू आई नाचेका कुरा-हरू पनि जा. अ. क. I. पृ. ५४८ मा उल्लेख भएका पाइन्छन् ।

उपस्थित परिषद्ले चेतुक्षेप^१ (=चेलुक्षेप) गरी गुत्तिलको जय जयकार गरे । राजाले मूसिललाई सभाबाट बाहिर निकालन लगाए । यत्तिकैमा महाजनहरूले मूसिललाई जे पायो त्यसैले हिर्काउँदै कुट्टै उसलाई उहों ठहरै पारिदिए । शक्र पनि महासत्वसँग कुशल क्षेमका कुराकानी गरी फर्केर गए^२ ।

अनि देवताहरूले शक्रसँग “महाराज ! तपाइकहाँ जानु भएको थियो ?” भनी सोद्वा शक्रले समाचारका कुराहरू सबै सुनाएपछि देवताहरूले “महाराज ! हामी पनि गुत्तिल आचार्यलाई हेर्न चाहन्छों” भनी भने । अनि शक्रले “हुन्छ” भनी उत्तरदिई मातलिलाई आज्ञादिए—

“मातलि ! तिमी बैजयन्तरथ लिएर गई हाम्रा गुत्तिल आचार्य-लाई यहाँ लिएर आऊ, देवताहरू वहाँलाई हेर्न चाहन्छन् ।”

उसले त्यस्तै गन्यो । त्यसपछि महासत्वसँग कुशलबार्ता गर्दै शक्रले वहाँलाई यस्तो भने—

१. चेतुक्षेप (=चेलुक्षेप) भनेको टाउकोमा भएका पगरी अथवा टोपी आदि आकाशतिर फाल्ने भनी भनिएको हो । जस्तै आजकाल फूटवल आदि खेलमा जित्ने पक्षले टोपी आदि माथितिर फाल्दै ‘हिप् हिप् हुरौ’ भन्ने आवाजले आकाश गुञ्जायमान गर्छ त्यसै गरी उहिले पनि हर्षले गद् गद् हुँदा आफ्नो टाउकोमा भएको पगरी आदि आकाशमा फाल्दथे । यसैलाई ‘चेतुक्षेप’ भनिएको हो ।
२. विमा. व अ. क. पृ. ११२-१३: गुत्तिलविमानवण्णना ।

“आचार्य ! वीणावादन गर्नुहोस् हामी सुन्न चाहन्दैँ ।”

“महाराज ! हामी शिल्पकारहरू वेतन विना शिल्प देखाउन्नौ ।”

“आचार्य कस्तो वेतन चाहनुहुन्दै त ?”

“महाराज ! मलाई अरु वेतन चाहिन्न । यो देवपुत्रीहरूले पूर्व-जन्ममा के के पुण्यकर्महरू गरे भन्ने कुराहरू सुनाए पुग्छ । यही ने मेरोनिमित्त वेतन हुनेछ ।”

ती देवपुत्रीहरूले यो कुरा स्वीकार गरे । अनि महासत्वले उनी-हरूले पूर्वजन्ममा गरेका कुशलकर्म सम्बन्धी प्रत्येकसँग आयुष्मान् महामौद्गल्यायनले क्यै “अभिककन्तेन वण्णेन” भन्ने आदि गाथाहरूद्वारा प्रश्नहरू सोधे । उनीहरू प्रत्येकले पनि “वत्थुतमदायिका” भन्ने आदि गाथाहरूद्वारा स्थविरलाई जवाफ दिए क्यै जवाफ दिए । त्यसले माथि पृ. ५८ मा “मौद्गल्यायन ! ती देवताहरूले अहिले तिमीलाई मात्र यस्तो जवाफ दिएका होइनन् मलाई पनि अघि उनीहरूले त्यस्तै गरी जवाफ दिएका थिए” भनी भनिएको हो ? ।

ती देवपुत्रीहरू काश्यप बुद्धको पालामा मनुष्य भई रहेदा त्यस त्यस पुण्यकर्महरू गरी उनीहरू त्रयस्त्रिश भवनमा शक्र देवेन्द्रका परिचारिकाहरू भई उत्पन्न भएका थिए । उनीहरू प्रत्येक एक एक हजार अप्सराहरूद्वारा परिवृत्त थिए । उनीहरू, लहरे रहेका छत्तीस देवविमान-हरूमा उत्पन्न भएका थिए र उनीहरूले महान दिव्यसम्पत्तिहरूको भोग गर्दथे ।

१. विमा. व. अ. क. पृ. ११३: गुत्तिलविमानवण्णना ।

२. विमा. व. अ. क. पृ. ११३: गुत्तिलविमानवण्णना ।

काश्यप बुद्धको पालामा उनीहरूमध्ये (१) एउटीले उत्तम वस्त्र दानदिएकी थिई, (२) एउटीले सुमन फूलको माला दानदिएकी थिई, (३) एउटीले सुगन्ध दिएकी थिई, (४) एउटीले फलफूलहरू दिएकी थिई, (५) एउटीले उखुको रस दिएकी थिई, (६) एउटीले काश्यप-बुद्धको चैत्यमा पाँच अम्मल सुगन्ध चढाएकी थिई, (७) एउटीले उपोसथव्रत पालन गरेकी थिई, (८) एउटीले समुद्रको किनारमा बसी भोजन गरिरहेका एक भिक्षुलाई पानी दिएकी थिई, (९) एउटीले क्रोधी सासु-ससुराप्रति अक्रोधीनी भई सेवा-टहल गरेकी थिई, (१०) एउटीले दाशी भएर निरालशतापूर्वक काम गरेकी थिई, (११) एउटीले भिक्षाटन् गरिरहेका भिक्षुलाई क्षोर भोजन दिएकी थिई, (१२) एउटीले गुड दिएकी थिई, (१३) एउटीले एक टुक्रा उखु दिएकी थिई, (१४) एउटीले तिम्बरसक (तिन्दुक) फल दिएकी थिई, (१५) एउटीले काँको दिएकी थिई, (१६) एउटीले एलालु (= काँको विशेष) फल दिएकी थिई (१७) एउटीले खर्बुजा दिएकी थिई, (१८) एउटीले फारसक भन्ने फल दिएकी थिई, (१९) एउटीले मकल दिएकी थिई, (२०) एउटीले एक मुठा साग दिएकी थिई, (२१) एउटीले एक मुठा फूल दिएकी थिई, (२२) एउटीले एक मुठा औषधीका जराहरू दिएकी थिई, (२३) एउटीले तिम्बरका एक मुठा दात दिएकी थिई, (२४) एउटीले यागु दिएकी थिई, (२५) एउटीले तीलको पीना दिएकी थिई, (२६) एउटीले कम्मरपेटी दिएकी थिई, (२७) एउटीले काँधमा लगाउने कपडा (- अंशक) दिएकी थिई, (२८) एउटीले पटुका (आयोग पट्ट) दिएकी थिई, (२९) एउटीले चारपाटे पंखा दिएकी

थिई, (३०) एउटीले ताडको पंखा दिएकी थिई, (३१) एउटीले मयूरको प्वाँखको पंखा दिएकी थिई, (३२) एउटीले छाता दिएकी थिई, (३३) एउटीले चप्पल दिएकी थिई, (३४) एउटीले रोटी दिएकी थिई, (३५) एउटीले सर्वत दिएकी थिई तथा (३६) एउटीले लड्डु दिएकी थिई ।

शक देवेन्द्रका परिचारिका भई उत्पन्न भएका एक एक हजार परिवारहरू भएका ती प्रत्येक छत्तीस देवपुत्रीहरूसँग गुत्तिल आचार्यले पनि आयुष्मान् महामौद्गल्यायनले कं प्रश्नहरू सोधै यसो भने ३—

१. “अभिककन्तेन वण्णेन, ... ३
२. “केन तेतादिसो वण्णो, ... ४
३. “पुच्छामि तं देवि महानुभावे, ... ५”

Dhamma.Digital

अर्थ—

१—“हे देवते ! सुन्दररूप धारणगरी सबै दिशातिर तेज फैलाउँदै शुक्रतारा कं तिमी बसीरहेकी छधौ ।

२—‘कसरी तिम्रो त्यस्तो वर्ण भएको हो ? कसरी तिमीलाई

१. विमा. व. अ. क. पृ. ११३-१४: गुत्तिलविमानवण्णना ।
२. विमा. व. अ. क. पृ. ११४: गुत्तिलविमानवण्णना ।
३. यी गाथाका बाँकी पदहरू माथि पृ ८ र ९ मा उल्लेख भएका गाथाहरूमा लेखे बमोजिं दोहन्याई पढ्नू ।

यस्तो सिद्ध भएको हो ? तिमीले मनपराएका भोगसम्पत्तिहरू पनि उत्पन्न भएका देखिन्छन् ।

३—‘हे महानुभावसम्पन्नादेवी ! म सोध्दछु कि—मनुष्य छेँदा तिमीले के पुण्यकर्म गन्यौ ? कसरी तिमी यस्ती तेजिली भयौ ? कसरी तिम्रो शरीरको तेज सबै दिशातिर प्रकाश भएको हो ?’

अनि यसै सम्बन्धमा धर्मसंग्राहकहरू भन्दछन्—

“महामौदूगल्यायनद्वारा सोधिएका प्रश्नहरू सुनी सो देवता खुशी भई — जुन कर्मको फलद्वारा उसले त्यो सम्पत्ति पाएको हो सो कुरा बताउँदै यस्तो भनी !”—

(१) देवपुत्री भन्दछे—

१. “वथ्युत्तमदायिका नारी, पवरा होति नरेसु नारीमु । एवं पियरूपदायिका मनापं, दिब्बं सा लभते उपेच्च ठानं ॥
२. “तस्स मे पस्स विमानं, अच्छरा कामवण्णनीहमस्मि । अच्छरासहस्ससाहं३, पवरा पस्स पुञ्जानं४ विपाकं ॥

१. विमा. व. पा. पृ. ४१: गुत्तिलविमानवत्थु ।

२. स्याममा: ‘अच्छरासहस्साहं’; रोमनमा: ‘अच्छरासहस्ससाह’ ।

३. रोमनमा: ‘पुञ्जस्स’ ।

३. “तेन मेतादिसो वण्णो, ...”^१

४. “अक्खामि ते भिक्खु महानुभाव, ...”^१

अथ—

१—“उत्तम वस्त्र दिने नारी—पुरुष र स्त्रीहरूभन्दा श्रेष्ठ हुन्छे,
मनपर्ने तथा सुन्दर वस्त्र दिने नारी यसरी विष्यलोकमा उत्पन्न हुन्छे ।

२—“त्यस्तो उत्तम वस्त्र दिने मेरो विमानलाई हेर, म यहाँ
कामचर्णी अप्सरालौँ, मेरा एकहजार परिचारिका अप्सराहरू पनि छन्;
हेर पुण्यको उत्तम विपाक ।

३—“त्यसैको प्रभावद्वारा मेरो यस्तो शरीर-वर्ण भएको हो,
त्यसैको प्रभावद्वारा यहाँ मेरा इच्छाहरू सिद्ध भएका हुन्, त्यसैको
प्रभावद्वारा मलाई मनपरेका वस्तुहरू पनि लाभ भएका हुन् ।

४—“हे महानुभावसम्पन्न भिक्षु ! मनुष्यलोकमा छँदा जुन पुण्यकर्म
मैले गरेको थिएँ सो बताएँ; त्यसै कर्मको प्रभावद्वारा तेजिलो शरीर
भएको हो र त्यसैको प्रभावद्वारा मेरो शरीरको तेज सबै दिशातिर
प्रकाश भएको हो ।”

यस्तै गरी बाँकी येतीस जना देवपुत्रीहरूसँग पनि माथि पृ. ७०
को गाथा नं. १, २, ३ मा उल्लेख भएँ येँ तीन तीनवटा गाथाहरूद्वारा

१. यहाँका बाँकी पदहरू माथि पृ. १० मा लेखिएका गा. नं. ३ र ४ मा
ठैं दोहन्याई पढ्नू। विमा. व. पा. पृ. ४१-४२. गुत्तिलविमानवत्थु ।

प्रश्न सोधिएपछि उनीहरूले पनि क्रमैसँग चार चारवटा गाथाहरूद्वारा उत्तर दिए ।

(२-३६) देवपुत्रीहरू भन्दछन् —

(२) “उत्तम फूलदिने नारी—पुरुष र स्त्रीहरूभन्दा श्रेष्ठ हुन्छे, मनपनैं तथा सुन्दर फूलदिने नारी यसरी दिव्यलोकमा उत्पन्न हुन्छे^१ ।...”

(३) “उत्तम सुगन्ध दिने नारी पुरुष र स्त्रीहरूभन्दा श्रेष्ठ हुन्छे, मनपनैं तथा सुन्दर सुगन्ध दिने नारी यसरी दिव्यलोकमा उत्पन्न हुन्छे^२ ।...”

(४) “उत्तम फल दिने नारी—पुरुष र स्त्रीहरूभन्दा श्रेष्ठ

१. “पुण्युत्तमदायिका नारी, पवराहोति नरेसु नारीसु ।

एवं पियरूपदायिका मनापं, दिब्बं सा लभते उपेच्च ठानं ।”

यो गाथासँग सँगै प्रत्येकमा ‘तस्स मे पस्स...’ भन्ने तीन तीन गाथाहरू पनि साथमा जोरिने भएको हुँदा माथि पृ. ७१-७२ मा ऊँ सबै ठाउँमा दोहन्याई पढ्नू । विमा. व. पा. पृ. ४२: गुत्तिलविमानवत्थु ।

२. “गन्धुत्तमदायिका नारी, पवरा होति नरेसु नारीसु ।

एवं पियरूपदायिका मनापं, दिब्बं सा लभते उपेच्च ठानं ।”

विमा. व. पा. पृ. ४३: गुत्तिलविमानवत्थु ।

हुन्छे, मनपर्ने तथा सुन्दर फल दिने नारी यसरी दिव्यलोकमा उत्पन्न हुन्छे ।...”

(५) “उत्तम रस दिने नारी—पुरुष र स्त्रीहरूभन्दा श्रेष्ठ हुन्छे, मनपर्ने तथा सुन्दर रस दिने नारी यसरी दिव्यलोकमा उत्पन्न हुन्छे ।...”

(६) “काश्यप भगवान्‌को स्तूपमा पाँच अम्मल उत्तम सुगन्ध मैले चढाएँ, त्यस्तो चढाउने नारी—पुरुष र स्त्रीहरूभन्दा श्रेष्ठ हुन्छे, मनपर्ने तथा सुन्दर सुगन्ध दिने नारी यसरी दिव्यलोकमा उत्पन्न हुन्छे ।...”

(७) “बाटामा गइरहेका भिक्षु र भिक्षुणीहरूलाई मैले देखे” र उनीहरूको उपदेश सुनेर मैले एक उपोसथ-व्रत पालन गरे । त्यसको प्रभावद्वारा म कामवर्णी अप्सरा भएकी हुँ ।”

१. “फलुत्तमदायिका नारी, पवरा होति...॥” विमा. व. पा. पृ. ४३.
२. “रसुत्तम दायिका नारी, पवरा होति...॥” विमा. व. पा. पृ. ४४.
३. “गन्धपञ्चडगुलिकं अहमदासि, कस्सप भगवतो थूपम्हि ।
एवं पियरूपदायिका मनापं, दिब्बं सा लभते उपेच्च ठानं ॥”
विमा. व. पा. पृ. ४५: गुत्तिलविमानवत्थु ।
४. “भिक्खू च अहं भिक्खुनियो च, अद्वासासि पन्थपटिपन्नो ।
तेसाहं धर्मं सुत्वान, एकूपोसयं उपवसिस्सं ॥”
विमा. व. पा. पृ. ४५.

(८) “पानीमा बसेर प्रसन्नचित्तद्वारा मैले भिक्षुहरूलाई पानी दिए । यसरी प्रिय हुने बस्तुदिने नारी विद्यलोकमा उत्पन्न हुन्छे ।”

(९) “मैले कोधी, चण्डी तथा परुषभाषिनी सामु-समुराहरूप्रति अक्रोधिनी तथा आज्ञाकारिनी भई अप्रमादपूर्वक आफ्नो धर्मतानुसार सेवा-टहल गरेकी थिए । त्यसेको प्रभावद्वारा म कामवर्णी अप्सरा भएकी हुँ ।”

(१०) “अर्थाभावको कारणलेगदा म अर्काको घरमा दाशी भएकी थिए र अरिसाहालु भई अनभिमानी भई मैले आफ्नो भागबाट दान पनि दिन्छौं । अब सो मेरो विमान कस्तोछ हेर ! जहाँ म कामवर्णी अप्सरा भई एक हजार अप्सराहरूद्वारा परिवृत्त भई बसेकी छु ।”

१. “उदके ठिता उदकमदाति, भिक्खुनो चितेन विप्पसन्नेन ।
एवं पियरूपदायिका मनापं, दिब्बं सा लभते उपेच्च ठानं ॥”
विमा. व. पा. पृ. ४५.

२. “ससुन्चाहं ससुरं च, चण्डिके कोधने च फर्से च ।
अनुसूयिका उपद्वार्सि, अप्पमत्ता सकेन सीलेन ॥
“तस्सा मे पस्स विमानं,...” विमा. व. पा. पृ. ४६.
३. “परकम्मकारी आसि, अत्थेनातन्दिता दासी ।
अवकोधनानतिमानिनी, संविभागिनी सकस्स भागस्स ॥
“तस्सा मे पस्स विमानं,...” विमा. व. पा. पृ. ४७: गुत्तिल-
विमानवत्थु ।

(११) “भिक्षाटन् गइरहेका भिक्षुहरूलाई मैले क्षीर-भोजन दानदिएँ; यसै कर्मको प्रभावद्वारा सुगतिमा उत्पन्न भई सुखी भएकी छु । अब सो मेरो विमान कस्तो छ्य हेर ! जहाँ म कामवर्णी अप्सरा भई एक हजार अप्सराहरूद्वारा परिवृत्त भएकी छु ।”

(१२) “भिक्षाटन् गइरहेका भिक्षुहरूलाई मैले गुँद दिएकी दिएँ; … (१३) भिक्षाटन् गइरहेका भिक्षुहरूलाई मैले एक टुक्रा उखु दिएकी थिएँ; … (१४) भिक्षाटन् गइरहेका भिक्षुहरूलाई मैले तिम्ब-रसकफल (तिम्बरसकं) दिएकी थिएँ; … (१५) भिक्षाटन् गइरहेका भिक्षुहरूलाई मैले काँको (कवकारिकं) दिएकी थिएँ; … (१६) भिक्षाटन् गइरहेका भिक्षुहरूलाई मैले एलालुकफल (काँक्रो विशेष) दिएकी थिएँ; … (१७) भिक्षाटन् गइरहेका भिक्षुहरूलाई मैले खर्बुजो (बल्लिकलं) दिएकी थिएँ; … (१८) भिक्षाटन् गइरहेका भिक्षुहरूलाई मैले फारसकफल (फारसकं) दिएकी थिएँ; … (१९) भिक्षाटन् गइरहेका भिक्षुहरूलाई मैले मकल (हत्यप्पतापकं) दिएकी थिएँ; … (२०) बाटामा गइरहेका भिक्षुहरूलाई मैले पातहरू एक एक मुठा दिएकी थिएँ; … ^३ (२१) भिक्षाटन् गइरहेका भिक्षुहरूलाई फूलहरू एक

१. “खीरोदनं अहमदासि, भिक्खुनो पिण्डाय चरन्तस्स ।

एवं करित्वा कम्मं, सुगति उपपञ्ज मोदामि ॥

“तस्सा मे पस्स विमानं, ” विमा. व. पा. पृ. ४७: गुत्तिल-विमानवत्थु ।

२. विमा. व. पा. ४८: गुत्तिलविमानवत्थु ।

एक मुठा दिएकी थिएँ; . (२२) भिक्षाटन् गइरहेका भिक्षुहरूलाई मैले औषधीका जराहरू एक एक मुठा दिएकी थिएँ; (२३) भिक्षाटन् गइरहेका भिक्षुहरूलाई मैले तिम्बरुका पातहरू दिएकी थिएँ; ... (२४) भिक्षाटन् गइरहेका भिक्षुहरूलाई मैले अमिलो यागु दिएकी थिएँ; .. (२५) भिक्षाटन् गइरहेका भिक्षुहरूलाई मैले लुगा धुने द्वोणी (दोणिनिम्मजर्जनि) दिएकी थिएँ; १ (२६) भिक्षाटन् गइरहेका भिक्षुहरूलाई मैले कायबन्धन दिएकी थिएँ; .. (२७) भिक्षाटन् गइरहेका भिक्षुहरूलाई मैले अंसवट्टकं (=एकांश भएको लगाउने वस्त्र) दिएकी थिएँ; ... (२८) भिक्षाटन् गइरहेका भिक्षुहरूलाई मैले आयोगपटूं (=पटुका) दिएकी थिएँ; ... (२९) भिक्षाटन् गइरहेका भिक्षुहरूलाई मैले चारपाटे पंखा दिएकी थिएँ; २ ... (३०) भिक्षाटन् गइरहेका भिक्षुहरूलाई मैले ताडको पंखा दिएकी थिएँ; ... (३१) भिक्षाटन् गइरहेका भिक्षुहरूलाई मैले मयूर प्वाँखको पंखा दिएकी थिएँ; ... (३२) भिक्षाटन् गइरहेका भिक्षुहरूलाई मैले छाता किएकी थिएँ; . (३३) भिक्षाटन् गइरहेका भिक्षुहरूलाई मैले चप्पल दिएकी थिएँ; .. (३४) भिक्षाटन् गइरहेका भिक्षुहरूलाई मैले रोटी दिएकी थिएँ; ... (३५) भिक्षाटन् गइरहेका भिक्षुहरूलाई मैले सर्वत दिएकी थिएँ; (३६) भिक्षाटन् गइरहेका भिक्षुहरूलाई मैले लड्डु दिएकी थिएँ; ३ ...”

१. विमा. व. पा. पृ. ४९: गुत्तिलविमानवत्थु ।

२. विमा. व. पा. पृ. ५०: गुत्तिलविमानवत्थु ।

३. विमा. व. पा. पृ. ५१: गुत्तिलविमानवत्थ, अ. क. पृ. ११८.

यसरी उनीहरू सबैले आ-आफूले गरेका कर्म सम्बन्धीका कुराहरू बताएपछि—सन्तुष्ट भई उनीहरूसँग सम्मोदनीय कुराकानी गरी आफूले पनि निवृत्त विचार लिई ‘कुशलचर्या पूरा गर्नेछु’ भन्ने कुरा प्रकट गरी महासत्त्व गुत्तिल आचार्यले यस्तो भने^१—

१. “स्वागतं वत मं अज्ज, सुप्रभातं सुदुट्टितं^२ ।

यं अद्दसामि^३ देवतायो, अच्छरा कामवण्णयो ॥

२. “इमासाहं^४ धम्मं सुत्वा^५, काहामि कुसलं बहुं ।

दानेन समचरियाय, सञ्जमेन दमेन च ।

स्वाहं^६ तथ्य गमिस्सामि, यथ्य गन्त्वा न सोचरेति^७ ॥”

अर्थ—

Dhamma.Digital

१—‘आज मेरो स्वागत छ, आज मेरो सुप्रभात छ—जो कि आज मैले कामवणी देव अप्सराहरूलाई देख्न पाएँ ।

१. विमा. व. अ. क. पृ. ११७: गुत्तिलविमानवण्णना ।

२. सिहलमा: ‘सुबुट्टित’ ।

३. सिहल स्याम र रोमनमा: ‘अद्दस’ ।

४. स्याम र रोमनमा: ‘तासाहं’ ।

५. स्याम र रोमनमा: ‘सुत्वान’ ।

६. स्याम र रोमनमा: ‘साहं’ ।

७. विमा. व. पा. पृ. ५१: गुत्तिलविमानवत्थु ।

२—“यिनीहरूका धर्मका कुराहरू सुनेर म पनि धेरे कुशलकर्म गर्नेछु; म दानदिने छु, म कायसंयम गरी चित्तसंयम पनि गर्नेछु र म त्यस ठाउँमा जानेछु—जहाँ जाँदा शोकहुने छैन।”

अतः यस गुत्तिल कथामा ‘वत्थुत्तमदायिका विमान’ को कथा समेत गरी जम्मा छत्तीस विमानका कथाहरू संग्रह भएका छन्। आयुष्मान् महामौद्गल्यायनले जस्तै गुत्तिल आचार्यले पनि प्रश्नहरू सोधेका कुराहरू भएका हुँदा यसको नाम नै ‘गुत्तिलविमान’ भन्ने रहन गएको हो।

काश्यप दशवलको पालामा गरेका धर्मचरणहरूको कारणद्वारा ती स्त्रीहरू अपरापरिय-उत्पन्न चेतनाको प्रभावद्वारा द्वितीय आत्मभाव-बेखि लिएर एक बुद्धको समयसम्म देवलोकहरूमा नै संचरण गरी हात्रा बुद्धको पालामा पनि उनीहरू ब्रह्मस्त्रिश भवनमै उत्पन्न भएका थिए र आयुष्मान् महामौद्गल्यायनले सोधेका प्रश्नहरूको उत्तर पनि गुत्तिलको पालामा जस्तै सोही क्रमानुसार उत्तर दिएका थिए भन्ने कुरा पनि बुझ्नुपछ्यै।

१. विमा. व. अ. क. पृ. ११९: गुत्तिलविमानवर्णना।

१०. गोपालविमानकथा

एक समय भगवान् बुद्ध राजगृहस्थित वेणुवनमा बसिरहनु भएको थियो । त्यस समय राजगृहवासी एक गोपालक विहानको खानाकोनिमित्त एक डल्लो कुल्माष-भात कपडामा पोकोपारी नगरबाट निस्की गाईहरू चराउने ठाउँमा गगो । त्यसवधत आयुष्मान् महामौद्गुगल्यायनले “यो गोपालक अहिले नै भर्ने छ । म त्यहाँ गएको खण्डमा भलाई त्यो कुल्माष-भात दिने छ र त्यसको प्रभावद्वारा उ त्रयस्तिश भवनमा उत्पन्न हुनेछ” भन्ने कुरा बुझी स्थविर उसको छेउमा जानुभयो । अनि उसले भोजनको समय भएको देखेर वहाँलाई त्यो कुल्माष-भोजन दिने इच्छा गन्यो । तर त्यसे वेलामा मासको खेतभित्र गाईहरू पस्नलागेका थिए । अनि उसले यस्तो सोच्यो —

“मासको खेतभित्र पस्न लागेका गाईहरूलाई नै धपाउन जाऊँ कि स्थविरलाई कुल्माष-भोजन नै दिऊँ, के गरू ?”

अनि फेरि उसलाई यस्तो लाग्यो —

“मासको मालिकले चाहे भलाई जेसुकै गर्न, स्थविर गएको खण्डमा कुल्माष-दान दिन सक्ने छैन । अतः सर्वप्रथम स्थविरलाई कुल्माष भोजन नै चढाउनुपन्यो ।”

यति दृढं निश्चयगरी उसले स्थविरलाई कुल्माषभोजन चढायो । स्थविरले पनि अनुकम्पाराखी कुल्माष-भोजन स्वीकार गर्नुभयो । अनि उ गाईहरू धपाउन रास्ररी बाटामा नहेरी बेगले दौडेर जाँदा उसको खुट्टाले एक सर्पलाई लत्यायो र उसले टोक्यो । उता स्थविरले उ प्रति अनुकम्पाराखी उसले देख्ने गरी एक ठाउँमा बसी कुल्माष-खाना खान थाल्नुभयो । गाईहरू धपाई फक्केर आउँदा स्थविरले कुल्माष-खाना खाइरहनु भएको देखेर गोपालक अत्यन्त प्रफुल्लित भई महत् प्रीति-सौमनस्य अनुभव गरेर बस्यो । त्यसेवत उसको सबै शरीरमा विव फैलिदै गई एकछिनमै उसको शीरमा समेत वीष पुगी उहाँ नै उसको मरण भयो । मृत्युपछि उ त्रयस्त्रिश भवनमा बाह्रयोजन भएको कनकविमानमा उत्पन्न भयो । देवचारिका गर्दै गएका आयुष्मान् महामौद्गल्यायनले उसलाई देखेर उसँग यस्तो प्रश्न सोष्णु भयो—

Dhamma.Digital

१. “दिस्वान देवं पटिपुच्छ भिक्खु,
उच्चे विमानम्हि चिरटुतिके^२ ।
आमुत्त हत्याभरणं^३ यसस्सि^४,
दिब्बे विमानम्हि यथा पि चन्दिमा ॥

१. विमा. व. अ. क. पृ. २४८: गोपालविमानवर्णना ।
२. सिहलमा: ‘चिरटुतीके’ ।
- ३-३. स्याम र रोमनमा: ‘आमुत्तहत्याभरणो यसस्सी’ ।

२. “अलङ्कृतो मल्यधरो^१ सुवत्थो^२,
 सुकुण्डली कपिपतकेसमस्तु ।
 आमुतहत्थाभरणो यसस्ती,
 दिब्बे विमानभिं यथा पि चन्दिमा ॥
३. “दिब्बा च वीणा पवदन्ति वग्गुं,
 अट्टटुका सिक्खिता साधुरूपा ।
 दिब्बा च कञ्जा तिदसचरा उलारा,
 नच्चन्ति गायन्ति पमोदयन्ति ॥
४. “देविद्विपत्तोसि महानुभावो,
 मनुस्सभ्रतो किमकासि पुञ्जं ।
 केनासि एवं जलितानु भावो,
 वण्णो च ते सब्बदिसा पभासती'ति^३ ॥”

अर्थ—

१—“धेरै समयसम्म^४ उच्च विमानमा बस्ने हातमा मोतीका

- १—१. सिहलमा: ‘मालभारीसुवत्थो’ ।
२. विमा. व. पा. पृ. ११२—१३: गोपालविमानवत्थु ।
३. ३ कोटी ६० हजार कल्पसम्म रहने भएको हुनाले ‘धेरै समयसम्म’ भनी भनिएको हो भनी विमा. व. अ. क. पृ. २५०: गोपालविमान-वण्णनाले लेखेको छ ।

आभरणहरू लगाएको परिवार र यशसम्पत्ति भएको देवविमानमा चन्द्र समान बसिरहेको देवतालाई देखेर भिक्षुले प्रश्न सोधे ? —

२—“रास्ररी केश काटेको रास्रा वस्त्रहरू र रास्रा फूलमालाहरू लगाएको कुण्डलहरूद्वारा अलंकृत भएको हातमा मोतीका आभरणहरू लगाएको तथा दिव्यविमानमा चन्द्र समान बसेको देवतालाई देखेर भिक्षुले प्रश्न सोधे ।

३—“दिव्य-बीणाको सुमधुर आवाज निस्कीरहेछ, शिक्षिता तथा सुन्दररूप धारिणी देवलोकमा बस्ने चौसटी देवकन्याहरू नाच-गान गरी प्रमुदित भएका छन् ।

४—“हे देव ! तिमी महानुभाव सम्पन्न देव-ऋद्धि प्राप्तछौ; मनुष्य छँदा तिमीले के पुण्यगन्यौ ? तिमी किन प्रभावशाली भएका ह्वौ ? तिम्रो शरीरको वर्ण पनि सर्वेदिशातिर प्रकाश भएको छ ।”

अनि यसै सम्बन्धमा धर्मसंप्राहकहरू भन्दछन् —

- ‘भिक्षुले प्रश्न सोधे’ भन्ने यो कुरा भगवान् बुद्धले भन्नु भएको हो भनी विमानवत्यु अटुकथाले उल्लेख गरेको छ । (पृ. २५०) आयुष्मान् महामौद्गल्यायन त्र्यस्त्रिश भवनबाट फक्केर आइसकेपछि वहाँले जम्मै कुराहरू भगवान्लाई सुनाउनु भएको थियो । अनि भगवान्‌ले यसै कारणमा उपदेश गर्नुहुँदै यो गाथा भन्नु भएको हो भनी उक्त अटुकथाले उल्लेख गरेको छ ।

“मौद्गल्यायनद्वारा सोधिएका प्रश्नहरू सुनी सो देवता खुशी भई जुन कर्मको फलद्वारा उसले त्यो सम्पत्ति पाएको हो त्यो कुरा बताउँदै यस्तो भन्यो ।”

१. “अहं मनुस्सेसु मनुस्सभूतो,

सङ्घम्म रक्खिसं परेसं धेनयो ।

ततो च आगा समणो ममन्तिके^३,

गावो च मासे अगमंसु खादितुं ॥

२. “द्वयज्ज किञ्चं उभयं च कारियं^४,

इच्छेवहं भन्ते तदा विचिन्तयिः ।

ततो च सञ्चं पटिलङ्घयोनिसो,

ददामि^५ भन्ते ति खिर्पि अनन्तकं ॥

३. “सो मासखेतं तुरितो अवासरि,

पुरा अयं भुञ्जति^६ यस्सिदं धनं ।

१. विमा. व. पा. पृ. ११३: गोपालविमानवत्थु ।

२. स्याममा: ‘मससन्तिके’ ।

३. स्याममा: ‘कारिस्स’ ।

४. स्याममा: ‘विचिन्तय’ ।

५. स्याममा: ‘अदासि’ ।

६. नालन्दा पालिमा: ‘भञ्जति’ ।

ततो च कण्हो उरगो महाविसो,
अडंसि३ पादे तुरितस्स मे सतो ॥

४. “स्वाहं अद्वोम्हि दुक्खेन पीलितो,
भिक्खु च तं सामं मुच्चित्वानन्तकं४ ।
अहासि५ कुम्मासं ममानुकम्पया६,
ततो चुतो कालकतोम्हि७ देवता ॥

५. “तदेव कम्मं कुसलं कतं मया,
सुखं च कम्मं अनुभोमि अत्तना ।
तया हि भन्ते अनुकम्पितो भुसं,
कतञ्जुताय अभिवादयामि तं ॥

६. “सदेवके लोके समारके च,
अञ्जो मुनि नत्थ तयानुकम्पको ।
तया हि भन्ते अनुकम्पितो भुसं,
कतञ्जुताय अभिवादयामि तं ॥

१. सिहलमा ‘अदंसि’ ।

२. सिहलमा: ‘मुच्चित्वनन्तकं’ ।

३. स्याममा: ‘अदंसि’ ।

४. स्याममा: ‘ममकम्पाय’; रोमनमा: ‘ममानुकम्पया’ ।

५. स्याममा: ‘कालमकतोम्हि’ ।

७. “इमर्स्मि लोके परस्मि त्रा पन,
 अञ्चो मुनि नत्थि तयानुकम्पको ।
 तथा हि भन्ते अनुकम्पितो भुसं,
 कतञ्चुताय अभिवादयामि तंति ॥”

अर्थ—

१—“म मनुष्यलोकमा मनुष्य छेंदा मैले अर्काका गाईहरू एकत्रित पारी रक्षा गर्दथै, त्यसव्यत मकहाँ एक श्रमण आए र त्यसैव्यत गाईहरू मास खानकोनिमित्त खेतमा पसे ।

२—“भन्ते ! त्यसव्यत मैले सोचै कि—आज मैले दुवै काम एकचोटि गर्नपरेको छ; अनि त्यसव्यत ज्ञानपूर्वक विचार गर्दा दान नै पहिले दिनुपर्छ भन्ने मलाई चेतना भयो र मैले भातको पोको दान दिए ।

३—“त्यसपछि गाईहरूले खेतमालिकको खेतबाट मास खानुभन्दा अगाडि नै म दौडेर खेतमा पुगे; दौडेर गएको मलाई विषालु सर्पले खुट्टामा टोकयो ।

४—“अनि म पीडित थिएँ; मिक्कुले ममाथि अनुकम्पाराखी आफैले पोको फुकाली कुलमाष-भोजन गर्नुभयो अनि म त्यहाँबाट च्युत-भएर देवलोकमा आएँ ।

५—“सोही एक कुशलकर्म मात्र मैले गरेको छु, त्यसैको फलद्वारा यहाँ म सुखानुभव गरिरहेको छु; भन्ते ! तपाइले ममाथि ठूलो अनुकम्पा राख्नुभयो, कृतज्ञतापूर्वक म तपाइलाई अभिवादन गर्दछु ।

१. विमा. व. पा. पृ. ११३-१४: गोपालविमानवत्थु ।

६—“देव सहित मारलोकमा मलाई अनुकम्पा राख्ने मुनि तपाइ बाहेक अरु कुनै छैन, तपाइले मलाई ठूलो अनुकम्पा राख्नुभयो अतः कृतज्ञतापूर्वक म तपाइलाई अभिवादन गर्दछु ।

७—“यो लोक र परलोकमा मलाई अनुकम्पा राख्ने मुनि तपाइबाहेक अरु कुनै छैन, तपाइले मलाई ठूलो अनुकम्पा राख्नुभयो अतः म कृतज्ञतापूर्वक तपाइलाई अभिवादन गर्दछु ।”

११. चण्डालीविमानकथा

भगवान् बुद्ध राजगृहमा बसिरहनु भएको बेलामा पूर्व परिचित भए अनुसार एकदिन महाकरणासमापत्ति ध्यानमा बस्नुभई त्यसबाट उठी लोकमा हर्नुभएको बेलामा वहाँले त्यसे नगरकी चाण्डालहरू बस्ने ठाउँकी एक चाण्डालनीलाई देख्नुभयो — जो बुढी थिई र उसको आयु पनि सिद्धिसकेको थियो र नरकमा जानसक्ने कर्म पनि उपस्थित भएको थियो । अनि महाकरणाद्वारा समुत्साहित हुनुभएका बुद्ध भगवान्ले — “यसलाई स्वर्गं पुन्याउने काम गर्नलगाई नरकबाट बचाई स्वर्गलोकमा प्रतिष्ठित गराइदिनु पन्यो” भन्ने सोची महान् भिक्षुसङ्ग साथमा लिई राजगृहमा चिक्षाटनार्थ जानुभयो ।

त्यसबाहत त्यो चाण्डालनी बुढी लौरोटेकी नगरबाट बाहिर निस्की गइरहेको बेलामा आइरहनु भएको भगवान्लाई देखेर वहाँको अगाडितिर उभिइरही । भगवान् पनि बाटो छेक्ने जस्तोगरी उसको अधित्तिर उभिइरहनु भयो । अनि आगुष्मान् महामौद्गल्यायनले भगवान्को विचारलाई थाहापाउनु भई तथा त्यो बुढीको आयु पनि क्षीण भएको कुरा बुझ्नुभई भगवान्लाई बन्दना गराउन लगाउन वहाँले उसलाई यस्तो भन्नुभयो ।—

१. विमा. व. अ. क. पृ. ८३: चण्डालीविमानवण्णना ।

१. “चण्डालि वन्द पादानि, गौतमस्स यसस्सिनो ।

तमेव^१ अनुकम्पाय, अट्टासि इसिसत्तमो^२ ॥

२. “अभिष्पसादेहि मनं, अरहन्तम्हि तादिनि^३ ।

खिप्पं^४ पञ्जलिका^५ वन्द, परित्तं तवजीवितंति^६ ॥”

अर्थ—

१—“हे चाण्डलनी ! यशश्री तस्पन्न हुनुभएका गौतम बुद्धको चरणकमलमा वन्दना गर, तिन्हैंनिमि अनुकम्पाराखो ऋषिसप्तम हुनुभएका अथवा ऋषिहरूमध्ये उत्तम पुरुष हुनुभएका गौतम बुद्ध उभिइ-रहनु भएको हो ।

२—“सबै क्लेशहरूलाई दूर गरी अरहन्त हुनुभएका तथा इष्टानिष्ठद्वारा अकम्प्य भई निश्चल हुनुभएका बुद्धप्रति चित्त प्रसन्न गर; तुरुल्त फुट्नसंक्ने माटाका भाँडा फैं तिन्हो जीवन पनि थोरै छ, अतः चाँडे नै दुइहात जोरी तथागतलाई वन्दना गर ।”

१. सिहलमा: ‘तवेव’ ।

२. सिहलमा: ‘इसिसुत्तमो’ ।

३. स्याममा: ‘तादिने’ ।

४-५. स्याममा: ‘खिप्पमञ्जलिका’ ।

५ विमा. व. पा. पृ. २७: चण्डालीविमानवत्थु ।

यसरी स्थविरले दुइगाथाहरूद्वारा भगवान्‌को गुणलाई संकीर्तन-गरी आफ्नो आनुभावमा बसी त्यसको आयु क्षीण भएको कुरालाई स्पष्टपार्दै स्थविरले उसलाई संवेग पारी, शास्ताको चरणकमलमा वन्दना गर्न लगाउनु भयो । स्थविरको कुरो सुनी विरक्त भई शास्ताप्रति प्रसन्न चित्त राखी पञ्चाङ्ग वन्दना गरी, दुइहात जोरी नमस्कार गर्दै बुद्धप्रतिको प्रीतिद्वारा एकचित्त गरी उ उहीं नै उभिइरही । अनि “स्वर्गलोकमा उत्पन्न हुनकोनिमित्त यसलाई यति नै पर्याप्त छ” भन्ने कुरा बुझ्नु भई भगवान् भिक्षुहरू सहित नगरभित्र पस्नुभयो । त्यसेवेला एक तरुण बाल्डो दौडेर आई सिङ्गले हानी उसको ज्यान खत्म पारिदियो ।

यही कुरालाई दशाउंदै संगीतिकारहरू यस्तो उल्लेख गर्दछन् ।—

१. “चोदितो भावितत्तेन, सरीरन्तिम धारिना ।

चण्डाली वन्दि पादानि, गौतमस्स यसस्सिनों ॥

२. “तमेनं अवधी गावी, चण्डालि पञ्जलि ठिंतं ।

नमस्समानं सम्बुद्धं, अन्धकारे पञ्चङ्गरंति ॥”

अर्थ—

१—“अन्तिम शरीरधारी भावितात्मा हुनुभएका महामौद्गल्यायनको कुरो सुनी—यशश्वी सम्पन्न हुनुभएका गौतम बुद्धको चरणकमलमा चाण्डालनीले वन्दना गरी ।

१. विमा. व. अ. क. पृ. ८४: चण्डालीविमानवर्णना ।

२. विमा. व. पा. पृ. २७: चण्डालिविमानवत्यु ।

२—“अविद्यादि अन्धकारलाई विनाश गरी ज्ञानालोकद्वारा प्रकाशमान् हुनुभएका सम्यक् सम्बुद्धलाई नमस्कार गरी दुइहात जोरी विनिंगरी उभिइरहेकी चाण्डालनीलाई त्यसेवत गाईले हानी मारिदियो ।”

त्यसपछि उ एकहजार अष्टराहरू भएको विमानमा उत्पन्न भई त्यसेदिन विमान सहित महामौदूगल्यायन कहाँ गई विमानबाट ओल्हों आयुषमान् महामौदूगल्यायनलाई उसले बन्दना गरी ।

यसे कुरालाई दर्शाउँदै संगीतिकारहरूले यस्तो भनेका छन्—

“खीणासवं विगतरजं अनेजं^१,
एकं अरञ्जमिह रहो निसिन्नं ।
देविद्विपत्ता उपसङ्क्षिप्तिवा,
बन्दामि^२तं वीर महानुभावं^३ ‘ति’ ॥”

आर्थ—

“राग नभएको, तृष्णा नभएको धीणाल्लवी अरण्यमा एक्तं एकान्तमा बसिरहेको देवऋद्धिप्राप्त एक भिक्षुहरू हाँ गई उसले ‘महानुभाव सम्पन्न हुनुभएका तपाइलाई म बन्दना गर्दछु’ भनेर भनी ।”

१. विमा. व. अ. क. पृ. ८५: चण्डालीविमानवर्णना ।
२. स्याममा: ‘अनेजं’ ।
३. स्याम र रोमनमा: ‘बन्दाम’ ।
४. सिह्लमा: ‘महानुभाव’; रोमनमा र स्याममा: ‘महानुभाव’ ।
५. विमा. व. पा. पृ. २७: चण्डालिविमानवर्त्यु ।

अनि स्थविर भन्दछन्—

“सुवर्णवण्णा जलिता महायसा,
 विमानमारुह्य अनेकचित्ता ।
 परिवारिता अच्छरासङ्गेन^१,
 का त्वं सुभे देवते बन्दसे ममंति^२ ॥”

अर्थ—

“हे देवते ! सुवर्ण वर्ण भएकी महान परिवारहरूकासाथ ज्वलित भएकी अनेक चित्रले युक्त विमानबाट ओलही अप्सरा परिवारहरू सहित लिई मलाई बन्दना गर्ने सुभगुण भएको तिमी कोह्हौ ?”

(देवपुत्री भन्दछे—)

१. ‘अहं भदन्ते चण्डाली, तया वीरेन पेसिता ।
 वन्दि अरहतो पादे, गोतमस्स यसस्सिनो ॥
२. “साहं वन्दित्वा^३ पादानि, चुता चण्डालयोनिया^४ ।
 विमानं सब्बतो^५ भइं, उपपन्नम्हि नन्दनेह^६ ॥

१. सिहलमा: ‘अच्छरानंगनेन’ ।
२. विमा. व. पा. पृ. २७: चण्डालिविमानवत्थु ।
३. स्याममा: ‘वन्दिता’; सिहलमा ‘वन्दित्व’ ।
४. स्याममा: ‘चण्डालयोनिया’ ।
५. स्याम र रोमनमा: ‘सब्बसो’ ।
६. सिहलमा: ‘नन्दनं’ ।

३. “अच्छरानं सतसहस्रं॑, पुरक्खत्वान तिटुति॑ ।
तासाहं पवरा सेट्टा, वण्णेन यससायुना ॥
४. “पहूत कतकल्याणा, सम्पज्जाना पटिस्सता॑ ।
मुनि कारुणिकं लोके, तं भन्ते वन्दितुमागता॑ति॑ ॥

अर्थ—

१—“हे भद्रन्ते ! तपाइले पठाएकी म चाण्डालनीले यशश्री सम्पन्न हुनुभएका अरहत् गौतमको चरणकमलमा बन्दना गरे” ।

२—“वहाँको पाउमा बन्दना गरी त्यस चाण्डाल योनिबाट च्युत भई सर्वप्रकारले राङ्गो भएको नन्दन बनको विमानमा म उत्पन्न भएँ ।

३—“शतसहस्र अप्सराहरूका अगाडि म बस्दछु वर्ण र यशद्वारा म उनीहरूमन्दा श्रेष्ठोत्तम छु ।

४—“मैले गरेको कल्याणकर्म स्थानो भए तापनि क्षेत्रको प्रभाव-द्वारा मेरो कल्याणकर्म महान नै छ, अतः स्मृति र प्रज्ञाले युक्त हुनुभएका करुणावान् मुनिलाई बन्दना गर्नकोनिमित्त म यहाँ आएकी हुँ ।”

- १-१. स्याममा: ‘सहस्रानि पुरक्खत्वा मं तिटुन्ति’; रोमनमा: ‘सहस्रानि पुरक्खत्वा मं तिटुन्ति’ ।
२. सिहल र स्याममा: ‘पतिस्सता’ ।
३. विमा. व. पा. पृ. २८: चण्डालिविमानवत्थु ।

“इदं वत्वान चण्डाली, कतञ्जु कतवेदिनी ।
वन्दित्वा अरहतो पादे, तत्थेवन्तरधायथा'ति॑ ॥”

अर्थ –

‘यति भनेर कृतज्ञ तथा कृतवेदी भएकी चाण्डालीले अरहत्को चरणकमलमा धन्दना गरी उहीं अन्तर्धान भएर गई ।’

त्यसपछि आयुष्मान् महामौद्रगल्यायनले यो प्रवृत्ति भगवान्लाई सुनाउनु भयो । भगवान्ले यसे कुरालाई लिएर उपस्थित परिषद्लाई धर्मोपदेश गर्नुभयो र उपदेश महाजनहरूकोनिमित्त सार्थक भएको थियो॑ ।

-
१. विमा. व. पा. पृ. २८: चण्डालिविमानवत्थु ।
 २. विमा. व. अ. क. पृ. ८६: चण्डालीविमानवण्णना ।

१२. चूलरथविमानकथा

भगवान् परिनिवाणि भइसकेपछि धातुविभाजन गरी त्यस त्यस ठाउँमा शास्त्राका धातुहरू स्थापना गरिसकेपछि, सज्जायनाकोनिमित्त महाकाश्यप प्रमुख श्वावकहरूको छनोट पनि भइसकेपछि, वर्षावास गर्ने समय नआउञ्जेलसम्म विनयन गर्नसक्ने पुरुषहरूको अयोध्यामा आ-आफ्नो परिषद् साथमा लिई स्थविरहरू त्यस त्यस ठाउँमा बसिरहेका देलामा— आयुष्मान् महाकात्यायन प्रत्यन्त-प्रदेशको^१ एक अरण्यायतनमा

१. प्रत्यन्त-प्रदेश भनेको—मध्य-प्रदेशबाट पर रहेका देशहरूलाई प्रत्यन्त-प्रदेश भनिएको हो । भगवान् बुद्धको पालामा निम्नप्रकार मध्य-प्रदेश र प्रत्यन्त-प्रदेशहरूको सीमाना छुट्याइएका छन् । जस्तै—

(१) पूर्वदिशातिर कजङ्गल भन्ने निगम र त्यसपछि महाशाल गाउँ छ—यस गाउँदेखि उतातिरलाई प्रत्यन्त-प्रदेश र यतातिरलाई मध्य-प्रदेश भनिन्छ; (२) पूर्व-दक्षिण दिशातिर सललवती भन्ने नदी छ—त्यसको उतातिरदेखिलाई प्रत्यन्त-प्रदेश र यतातिरलाई मध्य-प्रदेश भनिन्छ; (३) दक्षिणदिशातिर सेत-कण्णिक भन्ने निगम छ—त्यसको उतातिरलाई प्रत्यन्त-प्रदेश र

बसिरहनु भएको थियो? ।

त्यस समय अश्वक^४ (अस्सक) देशको पोतलि नगरमा अश्वक राजाले राज्य गरिरहेका थिए । उनकी जेठी महारानीको पुत्र सुजात भन्ने राजकुमार सोहङ्खर्ष भएको वेलामा राजाकी कान्छी महारानीको कारणमा उनलाई देशबाट निकाला गरीदिएको हुनाले जड्डलमा गई सो राजकुमार बनचरहरूको आश्रयतिई बसेका थिए ।

यतातिरलाई मध्य-प्रदेश भनिन्छ; (४) पश्चीमदिशातिर थूण भन्ने ब्राह्मण गाउँछ— त्यसको उतातिरलाई प्रत्यन्त-प्रदेश र यतातिरलाई मध्य-प्रदेश भनिन्छ; (५) उत्तरदिशातिर उशीरध्वज (उसीरद्वज) भन्ने पर्वत छ— त्यसको उतातिरलाई प्रत्यन्त-प्रदेश र यतातिरलाई मध्य-प्रदेश भनिन्छ । महा. व. पा. पृ. २१६: चम्मक्खन्धकं, पञ्चमं, महाकच्चानस्सपञ्चवरपरिदस्सना—१३; अं. अ. क. I. पृ. ५५: एककनिपातवण्णना; जा. अ. क. I. पृ. ४२: अविद्यूरेनिदान ।

माथि उल्लिखित कजड्डल भन्ने आदि ठाउँहरू वर्तमान समयमा कुन कुन ठाउँमा पर्छन् अथवा कहाँ कहाँ पर्दछन् भन्ने कुराहरूको विवरण भरतसिंह उपाध्यायले आफ्नो बु. भा. भू. पृ. ७३ देखि ८७ सम्म उल्लेख गरेका छन् ।

१. विमा. व. अ. क. पृ. २०८: चूलरथविमानवण्णना ।
२. अश्वक भन्ने देश आजकल कहाँपर्छ भन्ने कुरा बु. ब्र. पृ. ३४६ को पादटिप्पणीमा उल्लेख गरिसकेको छ ।

काश्यप बुद्धको शासनमा उनी प्रवजित भई शीलमा प्रतिष्ठित भई पृथक्जन भावमै मरण भई त्रयस्त्रिश भवनमा उत्पन्न भई आयु छउच्चेलसम्म त्यहाँ बसी त्यसपछि सुगतिमै यताउता संचरण गर्दागर्दै हालको बुद्ध उत्पन्न भएपछि अभिसम्बुद्ध भएको एकतीसौं वर्षमा अश्वक वेशमा अश्वक राजाकी अग्रमहिषीको कोखमा जन्मेका थिए । उनको नाम सुजात थियो । धेरै परिवारहरूका साथ उनको अभिवृद्धि भएको थियो । उनकी आमाको मृत्यु भएपछि राजाले अर्को राजकन्यालाई अग्रमहिषीत्वको स्थानमा राखे । पछि उनले पनि एक पुत्र जन्माइन् । उनको पुत्रलाई देखेर राजा अति प्रसन्न भई उनलाई “भद्रे ! तिमीले चाहेको वरदान लेऊ” भनी राजाले वरदान दिए । सुजात राजकुमार सोहू वर्षको उमेरमा पुगेपछि वरदान पाएकी उनले राजालाई यस्तो भनिन्—

Dhamma.Digital

“महाराज ! तपाइले मेरो पुत्रलाई देखेर प्रसन्न भई मलाई वरदान दिनुभएको थियो । अब मलाई त्यो वरदान दिनुहोस् ।”

“देवी ! लेऊ ।”

“महाराज ! मेरो छोरालाई राज्य दिनुहोस् ।”

“वसली ! तिम्रो नाशहोस् ! मेरो जेठो देवकुमार जस्तै पुत्र सुजात राजकुमार छाँडाल्दै राज्य माग्ने तिमी कोहौ ? म दिन-सकिदैन ।”

यो सुनेर बार बार वलगर्दा पनि राजाले प्रतिक्षेप गरेपछि एकदिन उनले राजालाई यस्तो भनिन्—

“महाराज ! यदि तपाइ सत्यमा बस्नुहुन्छ भने मलाई सोही ने वरदान दिनुहोस् ।”

यो कुरा सुनी “मैले यिनलाई वरदान दिएको हुँ; यो रानी भने राज्य ने मार्गिष्ठन्” भन्दै पश्चात्ताप गरी सुजात राजकुमारलाई बोलाउन पठाई यो कुरा सुनाउंदै राजाले आँखाबाट आँसु बघाउन थाले । कुमारले आपनो बाबुले शोक गरेको बुझी मन बेखुश गरी आँसु बघाई “म अकै ठाउंमा जानेछु” भनी राजासँग अनुमति मारो ।

यो कुरा सुनेर राजाले “तिमीलाई म अकै नगर बनाइदिनेछु तिमी त्यहाँ बस” भनी भन्दा पनि राजकुमार नमानेपछि “त्यसोभए तिमीलाई मेरा साथीहरूकहाँ पठाउनेछु” भन्दा पनि राजकुमार मानेनन् । बरू उनले “महाराज ! म त केवल जङ्गलमा जान चाहन्छु” भनी भने ।

यति कुरा सुनेपछि राजाले उनलाई आलिङ्गन तथा शीरमा चुम्बन गरी “म मरेपछि यहाँ आई राज्यमा बस्न्” भनी राजकुमारलाई जाने अनुमति दिए । अनि उनी अरण्यमा गई वनचरहरूको आश्रयमा बसी एकदिन शिकारकोनिमित्त गए ।

काश्यप बुद्धको पालामा श्रमण भई बस्दाका एक हितैषी साथी—जो अहिले एक देवपुत्र भएको छ—हितैषी भावना राखी मृगभेष धारण गरी उनलाई प्रलोभन देखाई क्रमैसँग उसले उनलाई आयुष्मान् महाकात्यायनको समिपमा पुन्याई आफू चाहिं उहीं अन्तर्धान भएर गयो । उनी पनि मृगलाई लखेट्दा लखेट्दै स्थविर बसेको ठाउंमा पुगेपछि उनले मृगलाई देखेनन् र पर्णशालामा बसिरहनु भएका स्थविरलाई देखेर

घनूष टेकेर उनी उहीं उभिइरहे । अनि उनलाई देखेर उनका शुरुवेखिका कुराहरु थाहायाउनु भई—उनमाथि अनुप्रह गर्नेकोनिमित्त केही नजानेको जस्तो गरी स्थविरले उनीसँग यस्तो सोधनु भयो—

“दल्हधम्मा^१ निसारस्स, धनुं ओलुब्भ तिटुसि ।

खत्तियो नुसि राजञ्चो, अदु^२ लुद्दो वनेचरो^३ ति^४ ॥”

अर्थ—

“बलियो तथा विशिष्ट सारबृक्षको घनूष टेकी उभिइरहने तिमी क्षत्रीह्वौ वा राजाह्वौ अथवा ब्याधाह्वौ ? तिमी को ह्वौ ?”

अनि उनले आफ्नो परिचर्याविदै यस्तो भने—

१. “अस्सकाधिपतिस्साहं, भन्ते पुत्तो वनेचरो ।

नामं मे भिक्खुते छ्रूमि, सुजातो इति मं विद्व^५ ॥

२. ‘मिगे गवेसमानोहं, ओगाहन्तो ब्रहावनं ।

मिगं तं^६ चेव^७ नादकिङ्ङं, तं च दिस्वाठितो अहं’ति^८ ॥”

१. स्याम र रोमनमा: ‘दल्हधम्म’ ।

२-२. स्याममा: ‘आदु लुद्दो वनाचरो’; सिहलमा: ‘आदु’; रोमनमा: ‘आदु लुद्दो वनाचरो’ ।

३. विमा. व. पा. पृ. ९१: चूलरथविमानवत्थु ।

४. सिहलमा: ‘विदु’ ।

५-५. स्याम र रोमनमा: ‘गन्त्वेव’ ।

६. विमा. व. पा. पृ. ९१: चूलरथविमानवत्थु ।

अर्थ—

१—“भन्ते ! म अश्वक राजाधिपतिको पुत्र बनचर हुँ ; म तपाइलाई मेरो नाम द्वाउँछु—मलाई ‘सुज्ञात’ भनी सबैले चिन्दछन् ।

२—“बँदेल र मृगहरू खोज्दै म घोरजङ्गलमा पसो घुमिरहेको हुँ, वधगर्ने मृगलाई नदेखो तपाइलाई देखेर म यहाँ उभिई रहेकोहुँ ।”

यति कुरा सुनेर उनीसँग कुशलवार्ता गर्दै स्थविरले यसो भन्नुभयो—

१. “स्वागतं ते महापुञ्ज, अथो ते अदुरागतं॑ ।

एत्तो॒ उदकमादाय, पादे पक्खालयस्सु ते ॥

२. “इदं पि पानीय॑ सीतं, आभतं गिरिगङ्गभरा ।

राजपुत्त ततो पित्वा॑, सन्थर्तस्म उपविसाति॒ ॥”

अर्थ—

१—“हे भाग्यमानी ! टाढाबाट आएका तिमीलाई स्वागत छ, यसबाट पानी लिई तिच्छा खुट्टाहरू पछाल ।

१. स्याममा: ‘अदुरागत’ ।

२. स्याममा: ‘इतो’ ।

३. स्याम र रोमनमा: ‘पानीय’ ।

४. सिंहलमा: ‘पीत्वा’ ।

५. विमा व. पा. पृ. ९९: चूलरथविमानवत्थु ।

२—“हे राजपुत्र ! पहाडबाट ल्याइएको यो चीसो पानी पिऊ,
पानी पिएर बछधाइराखेको त्रिणमा बस ।”

स्थविरद्वारा गरिएको स्वागतलाई स्वीकार्दैं राजकुमार यसो
भन्दछन् —

१. “कल्याणी वत ते वाचा, सवनीया महामुनि ।
नेला अथवती^१ वग्गु, मन्त्वा^२ अथं च भाससि^३ ॥
२. “का ते रति वने विहरतो, इसिनिसभ वदेहि पुट्ठो ।
तव वचनपथं निसामयित्वा, अथधम्मपदं समाचरेमसे’ति^४ ॥”

अर्थ—

१—‘हे महामुने ! जुन अर्थयुक्त वचनलाई तपाइले राम्ररी
सोचेर भनुभयो—त्यो दोषरहित तपाइको वचन अतिराम्रो तथा
अवणीय छ; यो तपाइको वचन अर्थसहित तथा सुभघुर पनि छ ।

२—‘हे श्रेष्ठ ऋषि ! वनमा वस्नाको तपाइको के इच्छा अथवा
के अभिप्राय हो भनी म सोऽन चाहन्छु, कृपया यसको उत्तर दिनुहोस्;
तपाइको वचन सुनेर इहलोक र परलोकमा हितहुने शील सदाचार धर्म
मैले पालन गर्नेछु ।”

१. सिहलमा: ‘चत्थवती’ ।
२. स्याम र रोमनमा: ‘मन्त’ ।
३. सिहलमा: ‘भाससे’ ।
४. विमा. व. पा. पृ. ९१-९२: चूलरथविमानवत्थु ।

अनि स्थविरले आफ्नो प्रतिपद्को सम्बन्धमा कुरा प्रकाश पार्नु-
हुँदै यस्तो भनुभयो—

१. “अहिंसा सब्बपाणीनं, कुमारम्हाक रुचति ।

थेया च अतिचारा च, मज्जपाना च आरति ॥

२. “आरति समचरिया च, बाहुसच्चं कतञ्जुता ।

दिट्ठे व धर्मे पासंसा, धर्ममा एते पसंसियाति ॥

अर्थ—

१—“हे कुमार ! कुनै प्राणीलाई पनि हिंसा नगर्ने, चोरी नगर्ने, अभिचार नगर्ने, जूटो नबोल्ने तथा मदधपानबाट दूर रहने—यही हामी रुचाउँछौं ।

२—“उपरोक्त हिंसादि खराब कामलाई त्याग्नु, अहिंसादि असल कामहरूको अभ्यास गर्नु, बहुश्रुत बन्नु तथा कृतज्ञ बन्नु—यी गुण-धर्महरूलाई यसै जन्ममा प्रशंसा गरिन्छ र यी धर्महरू प्रशंसनीय पनि छन् ।”

यसरी उनलाई स्थविरले अनुकूल हुने गरी सम्यक् प्रतिपद्का कुराहरू बताई अनागतांश ज्ञानद्वारा उनको आयुसंस्कार पांचमहीनाभित्रै सिद्धिने कुरा बुझ्नु भई उनलाई संबेग गराउनकोनिमित्त ती कुशलधर्म-

१. विमा. व. पा. पृ. १२: चूलरथविमानवत्थु ।

हरुमा बत्तियो गरी राख्ने विचार गरी स्थविरले यो गाथा भन्नु-
भयो ।—

“सन्ति के मरणं तु युं, ओरं मासेहि पञ्चहि ।
राजपुत्त विजानाहि, अत्तानं परिमोचया'ति ॥”

अर्थ —

“हे राजपुत्र ! पाँच महीनाभित्र तिथ्रो मृत्यु हुने छ, त्यसोहनाले
यस कुरालाई बुझेर आफूलाई दुर्गतिबाट बचाउनकोनिमित्त ध्यानदेउ ।”
अनि आफ्नो विमुक्तिको उपाय सोध्दै राजकुमारले यस्तो भने—

“कतमं स्वाहं जनपदांगन्त्वा, कि कम्मं कि च १ पोरिसं ।
काय वा पन विज्जाय, भवेय्यं अजरामरो'ति ॥”

अर्थ —

“कुन जनपदमा गई के काम गरेर कस्तो पुरुषार्थ गरेर अथवा
कुन प्रकारको विद्या सिकेर म अजरामर हुन सकौला ?”

अनि स्थविरले उनलाई धर्मोपदेश गर्दै यस्तो भन्नुभयो—

१. विमा. व. अ. क. पृ. २११: चूलरथविमानवण्णना ।
२. विमा. व. पा. पृ. ९२: चूलरथविमानवत्थु ।
३. स्याममा: ‘किञ्चि’; रोमनमा: ‘किञ्चि’ ।
४. विमा. व. पा. पृ. ९२: चूलरथविमानवत्थु ।

१. “न विज्जति सो पदेसो, कम्मंविज्जा च पोरिसं ।
यथ गन्त्वा भवे मच्चो, राजपुत्ताजरामरो ॥

 २. “महद्वना महाभोगा, रटुवन्तो पि खत्तिया ।
पहूतधनधञ्जासे, तेः पि नोऽजरामरा ॥

 ३. “यदि ते सुता अन्धवेण्डपुत्ता^३,
सूरा वीरा विककन्त पहारिनो ।
ते पि आयुक्खयंपत्ता, विद्वस्ता सस्तीसमा ॥

 ४. “खत्तिया ब्राह्मणा वेस्सा, सुद्वा चण्डालपुक्कुसा ।
एते चञ्जे च जातिया, ते पि नो अजरामरा ॥

 ५. “ये मन्तं परिवत्तेन्ति^४, छलङ्गं ब्रह्मचिन्तितं ।
एते चञ्जे च विज्जाय, ते पि नो अजरामरा ॥

 ६. “इसयो चा पि ये सन्ता, सञ्चतत्ता तपस्सिनो ।
सरीरं ते पि कालेन, विजहन्ति तपस्सिनो ॥
-
- १-१. स्याम र सिहलमा: ‘न तेपि’; रोमनमा: ‘न ते पि’ ।
 २. सिहलमा: ‘अन्धवेण्डपुत्ता’; स्याममा: ‘अन्धवेण्डपुत्ता’;
रोमनमा: ‘अन्धवेण्डपुत्ता’ ।
 ३. स्याममा: ‘परिवत्तन्ति’ ।

७. “भावितत्ता पि अरहन्तो, कतकिच्चा अनासवा ।

निकिखपन्ति इमं देहं, पुञ्जपापपरिक्खया’ति ॥”

अर्थ—

१—“हे राजपुत्र ! त्यस्तो कुनै प्रदेश छैन, त्यस्तो कुनै विद्या पनि छैन, त्यस्तो कुनै पुरुषार्थी पनि छैन—जो जहाँ गएर अजरामर हुन सकोस् ।

२—“महाधनवान्, महाभोगवान् तथा प्रसस्त धनधान्य भएका राष्ट्राधिपति हुने क्षेत्रीहरू पनि अजरामर हुन सकदैनन् ।

३—“यदि तिमीले सुनेका छौ भने—नबिनैं प्रहार गर्ने ती शूरवीर धनुषधारी शाश्वत समान भई बसेका अन्धक्षेण्हु पुत्रहरूको^३ पनि आयुष्य भएर नै गयो ।

१. विमा. व. पा. पृ. ९२: चूलरथविमानवत्थु ।

२. ‘अन्धक्षेण्हुपुत्रहरू’ भनेका ती नै दशजना दाजुभाइहरूलाई भनिएको हो जो उत्तरमधुरावासी उपसागरकी देवगर्भाको तरफ-बाट जन्मेका थिए । यिनीहरू जन्मदा नन्दगोपा भन्ने दाशीकी छोरीहरूसँग साटफेर गरेका थिए । पछि गएर यी दश दाजु-भाइहरूले कंसवंशलाई सखाप पारेका थिए । यिनीहरूलाई नै ‘अन्धक्षेण्हुदाशपुत्र’ वा ‘अन्धक्षेण्हुपुत्रहरू’ भनिएको हो । यी दश दाजुभाइहरूका नामहरू लेखको बु. प्रे. क. पृ. १ मा उल्लेख भएका छन् र विस्तृत कथा जा. अ. क. IV. पृ. १०३: घतजातक, नं. ४५४ मा छ ।

४—“क्षत्री, ब्राह्मण, वैश्य, शूद्र तथा चाण्डालपुक्कुसादि जातिका मानिसहरू तथा अरु पनि जातिका मानिसहरू अजरामर भएका छैनन् ।

५—“जसले ब्रह्मचिन्तित षडङ्ग मन्त्रहरू उच्चारण गर्छन् तथा जो अरु पनि विद्याहरू जान्दछन्—तिनीहरू पनि अजरामर छैनन् ।

६—“जो ऋषिहरू तथा सन्तहरू हुन्, जो संयत हुने तपस्वीहरू हुन्—उनीहरूले पनि यथासमयमै शरीर छाड्छन् नै ।

७—“भावितात्म भएका अरहन्तहरू तथा कृतकृत्य भई अनासवी हुनेहरूले पनि पापपुण्य क्षय गरी यो देहलाई छाड्छन् नै ।”

त्यसपछि राजकुमारले आफूले गर्ने कर्तव्य सम्बन्धी कुरा प्रकाश पार्दै यस्तो भन्दछन्—

“सुभासिता अत्थवती, गाथायो ते महामुनि ।
निजकृतोम्हि सुभट्टै न, त्वं च मे सरणं भवा’ति ॥”

अर्थ—

“हे महामुनि ! तपाइले भन्नुभएका गाथाहरू सुभाषित र अर्थवान् छन्; तपाइको सुभाषितद्वारा म सचेत भएं र अब तपाइनै मेरो शरण भइदिनुहोस् ।”

उनलाई अर्ति दिवै स्थविर यसो भन्नुहुन्छ—

“मा मं त्वं सरणं गच्छ, तमेव सरणं वज ।

सक्यपुत्रं महावीरं, यमहं सरणं गतो'ति॑ ॥”

अर्थ—

‘तिमी मेरो शरणमा नजाऊ, उही महावीर शाक्यपुत्रको शरणमा जाऊ—जसको शरणमा म गएको छु ।’

राजकुमार भन्दछन्—

“कतरस्मि सो जनपदे, सत्या तुम्हाक मारिस ।

अहं पि दट्ठुं गच्छसं, जिनं अप्पटिपुगलं'ति॒ ॥”

अर्थ—

“मारिष ! तपाइका शास्ता कुन जनपदमा बस्नुभएको छ ?
वहाँ अप्रतिपुद्गल जिनलाई म पनि हेर्न जान्छु ।”

स्थविर भन्नुहुन्छ—

“पुरतिथमस्मि जनपदे, ओक्काककुलसम्भवो ।

तथासि॑ पुरिसाजञ्जो, सो च खो परिनिव्युतो'ति॒ ॥”

१. विमा. व. पा. पृ. ९३: चूलरथविमानवत्थु ।

२. विमा. व. पा. पृ. ९३: चूलरथविमानवत्थु ।

३. स्याम र रोमनमाः ‘गच्छे’ ।

४. विमा. व. पा. पृ. ९३: चूलरथविमानवत्थु ।

अर्थ—

“पूर्वतिरको जनपदमा ओककाक कुलमा वहाँको जन्म भएको थियो र वहाँ अद्वितीय महापुरुष उहाँ हुनुहुन्थ्यो तर अहिले वहाँ परिनिर्वाण भइसक्नु भयो ।”

राजकुमार भन्दछन्—

१. “सत्रे हि बुद्धो तिट्ठेय, सत्था तुम्हाक मारिस ।
योजनानि सहस्सानि, गच्छेय्यं^१ परिरूपासितुं ॥
२. “यतो च खो परिनिब्बुतो, सत्था तुम्हाक मारिस ।
निब्बुतं^२ पि^३ महावीरं, गच्छामि सरणं अहं ॥
३. “उपेमि सरणं बुद्धं, धम्मच्चापि अनुत्तरं ।
सङ्घं च नरदेवस्स, गच्छामि सरणं अहं ॥
४. “पाणातिपाता विरमामि खिष्पं,
लोके अदिन्नं परिवज्जयामि ।
अमज्जपो नो च मुसा भणामि,
सकेन दारेन च होमि तुट्टो’ति^४ ॥”

१. स्याम र रोमनमा: ‘गच्छे’ ।
- २-२. स्याम र रोमनमा: ‘परिनिब्बुतं’ ।
३. विमा. व. पा. पृ. ९३: चूलरथविमानवत्थु ।

अर्थ—

१—“हे मारिष ! यदि तपाइका शास्ता हुनुभएका बुद्ध भगवान् रहिरहनु भएको भए—वहाँको उपासना गर्नकोनिमित्त म एकहजार योजन टाढा भएपनि जाने थिएँ ।

२—“हे मारिष ! जब कि अब तपाइका शास्ता परिनिर्वाण भइसक्नु भएको छ—तैपनि म परिनिर्वाण भइसकेको महावीरको शरणमा जानेछु ।

३—“म बुद्धको शरणमा जान्छु, अनुत्तर धर्मको शरणमा पनि जान्छु तथा देवमनुष्यहरूमध्ये उत्तम भएको सङ्घको शरणमा पनि जान्छु ।

४—“प्राणी हिंसालाई तुरुन्तै छाड्नेछु, चोरी कामलाई त्याग्नेछु, मदध्यपान र मृषावाद गर्न छैन तथा स्वदार सन्तुष्ट भई म बस्नेछु ।”

यसरी शरणमा र शीलमा प्रतिष्ठित भएका राजकुमारलाई स्थविरले यसोभन्नुयो—

“हे राजकुमार ! यस जड्डलमा बसेर काम छैन । चिरकाल नवित्तै पाँच महीनाभित्रै तिन्हो मृत्यु हुनेछ । त्यसेले आफ्नो पिताकहाँ गई दान दिएर शीलपालन गरेको खण्डमा तिमी स्वर्गपरायण हुनसक्ने छौं ।”

यति भनेर आफूमा भएका बुद्धका शरीरधातुहरू दिएर राजकुमारलाई पठाउनु भयो^१ ।

१. विमा. व. अ. क. पृ. २१४: चलरथविमानवण्णना ।

“भन्ते ! म तपाइको वचन सुनेर यहाँबाट मेरा बाबुकहाँ जानेछु । मेरोप्रति अनुकम्पाराखनु भई तपाइ पनि त्यहाँ पालनुहोस्” भनी प्रार्थना गर्दा वहाँले स्वीकारेको कुरो बुझी स्थविरलाई प्रवक्षिणा गरी आफ्नो नगरमा फर्को उदधानमा गई आफू आएको खबर राजालाई सूचित गरे । यो समाचार सुनेर राजा अति प्रसन्न भई सपरिवार उदधानमा गई राजकुमारलाई आलिङ्गन गरी अन्तःपुरमा लगी उनलाई अभिषिक्त गर्ने इच्छा गरे^१ ।

यो कुरा बुझी राजकुमारले—“देव ! मेरो आयु थोरै छ । अब चार महीनापछि मेरो मरण हुनेछ । अतः मलाई यो राज्यको आवश्यक छैन । बरू म तपाइको आश्रयमा बसी पुण्यकर्म मात्र गर्न चाहन्छु” भनी आफ्नो इच्छा व्यक्तगरी स्थविरका गुणहरू र त्रिरत्नका प्रभाव सम्बन्धी कुराहरू सुनाए । यो सुनेर राजा अति विरक्त भई त्रिरत्न प्रति र स्थविर प्रति प्रसन्न भई एक भव्य विहार बनाउन लगाई महाकात्यायन स्थविरकहाँ द्रूत पठाए । स्थविर पनि राजा र महाजन-हरूलाई संग्रह गर्ने हेतुले त्यहाँबाट आउनु भयो । स्थविर आइरहनु भएको देखेर टाढैदेखि राजाले सपरिवार गई स्थविरको स्वागत गरी वहाँलाई विहार प्रवेश गराई चतुप्रत्ययद्वारा अत्यन्त भक्तिपूर्वक उपस्थान गरी राजा त्रिशरणमा र शीलमा पनि प्रतिष्ठित भए । राजकुमार पनि शील समादान गरी स्थविर र भिक्षुहरूलाई दानहरू दिई धर्मश्रवण गर्दागाँडै चार महीनापछि मरण भई ब्रयस्त्रिश भवनमा उत्पन्न भए ।

१. विमा. व. अ. क. पृ. २१४: चूलरथविमानवण्णना ।

उनको पुण्यको प्रभावद्वारा सप्तरत्नहरू जडित सात योजन प्रमाणको रथ-विमान उत्पन्न भयो । अनेक सहस्र अप्सराहरू परिवार भएका थिए । राजाले राजकुमारको शरीरलाई अन्तिम सम्मान गरी भिक्षुसङ्खलाई महादान दिई चैत्यको पनि पूजागरे । त्यहाँ महाजनहरू पनि भेला भए । स्थविर पनि सपरिवार त्यहाँ जानुभयो । अनि आफूले अधि गरेको कुशल कर्मको अवलोकन गरी कृतज्ञताको कारणले गर्दा “स्थविरकहाँ गई स्थविरलाई बन्दना गर्नेछु र बुद्ध शासनको गुणको बयान पनि सुनाउनेछु” भन्ने विचार गरी महान परिवारहरूको साथ दिव्यरथमा बसी सबैले देख्नेगरी आई, रथबाट ओलर्ही स्थविरको चरण कमलमा बन्दना गरी पितासेंग पनि कुशलवार्ता गरी स्थविरको उपासना गरी दुइहात जोरी विन्तिगरी सो देवपुत्र एक छेउमा उभिइरहे । अनि स्थविरले यी गाथाहरूद्वारा उनीसेंग प्रश्न सोछनुभयो? —

Dhamma.Digital

१. “सहस्रसंसीव यथा महप्पभो,
दिसं यथा भाति नभे अनुक्कमं ।
तथापकारो^१ तवायं^२ महारथो,
सम्प्ततो योजनसत्तमायतो^३ ॥

- विमा. व. अ. क. पृ. २१४-१५: चूलरथविमानवर्णना ।
- सिहल र रोमनमा: ‘तथप्पकारो तवयं’; स्याममा: तथप्पकारो...’ ।
- विमा. व. पा. पृ. ९३: चूलरथविमानवर्त्थ ।

२. “सुवर्णपट्टे हि समन्तमोत्थटो^१,
उरस्स मुत्ताहि मणीहि चित्तितो ।
लेखा सुवर्णस्स च रूपियस्स च,
सोभते^२ वेलुरियमया सुनिम्मिता ॥
३. “सीसच्चिदं वेलुरियस्स निम्मितं,
युगच्चिदं लोहितकाय चित्तितं ।
युत्ता सुवर्णस्स च रूपियस्स च,
सोभति अस्सा च^३ इमे^४ मनोजा ॥
४. “सो तिटुसि हेमरथे अधिटुतो,
देवानमिन्दो व सहस्रवाहनो ।
पुच्छामि ताहं यसवन्त कोविदं,
कथं तथा लङ्घो अयं उलारो’ति^५ ॥”

अर्थ—

१—“जस्तै सूर्यको महाप्रभाद्वारा आकाशमा क्रमानुसार प्रभा फैलिन्थ्य त्यस्तै चारैतिरबाट सात सात योजन भएको तिम्रोरथ छ ।

१. स्याम र रोमनमा: ‘समन्तमोनटो’ ।
२. स्याम र रोमनमा: ‘सोभति’ ।
- ३-३. स्याममा: ‘चि भे’; सिहलमा: ‘च भे’; रोमनमा: ‘पि चिमे’ ।
४. विमा. व. पा. पृ. ९३-९४: चूलरथविमानवत्थु ।

२—“सर्वत्र सुवर्णका पाताहरूले मोडिएका छन्, रथको धूरमा मणीहरूले चित्रित पारिएका छन्, सून, चाँदीका रेखाहरू लगाइएका छन्, यो सुनिर्मित बैदूर्यमय तिष्ठो रथ खूब सुन्दर छ ।

३—“रथको शोर्प पनि बैदूर्यमय छ, रथको जुवा रक्तमणीहरूद्वारा चित्रित छन्, सून, चाँदीका डोरीहरूले बाँधिएका छन्, चित्तबेगले जानसक्ने घोडाहरू पनि राम्र छन् ।

४—“सहस्र बाहनहरू भएका रथमा बस्ने देवेन्द्र कों सबै ठाउँमा प्रभुत्व जमाई तिमी यो सुवर्णमय रथमा बसेका छौ; बुद्धिमानी भएका तिमीसँग म सोहदछु कि—कसरी तिमीले यस्तो रथ पायो ?”

स्थविरको प्रश्न सुनी देवपुत्रले यस्तो जवाफ दिए—

१. “सुजातो नामहं भन्ते, राजपुत्तो पुरे अहुं ।

त्वं^१ च मं अनुकम्पाय, सञ्चमस्मि निवेसयि ॥

२. “खीणायुकं च मं जत्वा, सरीरं पादासि सत्थुनो ।

इमं सुजात पूजेहि, तं ते अत्थाय होहिति^२ ॥

३. “ताहं गन्धेहि मालेहि, पूजयित्वा समुद्युतो^३ ।

पहाय मानुसं देहं, उपपत्नोम्हि नन्दनं^४ ॥

१. स्याम र रोमनमा: ‘तं’ ।

२. स्याममा: ‘होहीति’ ।

३. स्याममा: ‘समुद्युको’ ।

४. स्याम र रोमनमा: ‘नन्दने’ ।

४. “नन्दने^१ च वने^२ रम्मे, नानादिजगणायुते ।
रमामि नच्चगीतेहि, अच्छराहि पुरक्खतो’ति^३ ॥”

अर्थ –

१—“भन्ते ! अघि म सुजात भन्ने राजपुत्र थिए, तपाइले अनुकम्पा राखी मलाई संयमको बाटोमा राख्नुभयो ।

२—“मेरो आयु क्षीण भएको कुरा बुझनुभई तपाइले ‘सुजात ! यसलाई पूजा गर त्यो तिस्रोनिमित्त सुखावह हुनेछ’ भनी मलाई शास्ताको शरीर धातु दिनु भएको थियो ।

३—“तपाइले भन्नुभए बमोजि मैले सो धातुलाई सुगन्धित मालाहरूद्वारा पूजा गरे^४ र मनुष्यदेह छाडी अहिले म नन्दन बनमा उत्पन्न भएको छु ।

४—“अनेक चराचुरङ्गीहरू भएको रमणीय नन्दन बनमा अनेक अप्सराहरूको नाच-गानको अगाडि म यहाँ रमण गर्दछु ।”

यसरी स्थविरले सोधेका कुराहरूको उत्तर दिई—स्थविरलाई बन्दना गरी प्रदक्षिणा गरी पितासंग पनि सोधी देवपुत्र रथमा चढी बेबलमेकमै फक्केर गए । त्यसपछि यस घटनालाई लिएर स्थविरले

१-१. सिहलमा: ‘नन्दनोपवने’; स्याममा: ‘नन्दने पवरे’; रोमनमा: ‘नन्दने पवने’ ।

२. विमा. व. पा. पृ. १४: चूलरथविमानवत्थु ।

उपस्थित परिषद्दलाई विस्तारपूर्वक धर्मोपदेश गर्नुभयो । यो उपदेश महाजनहरूकोनिमित्त सार्थक भएको थियो । यसपछि—आफूले भनेका कुराहरू र देवपुत्रले भनेका कुराहरू सबै यथार्थरूपमा सङ्गीति भएको बेलामा स्थावरले धर्मसंग्राहकहरूलाई सुनाउनु भयो । वहाँहरूले पनि यस कुरालाई संग्रह गर्नुभयो^१ ।



१. विमा. व. अ. क. पृ. २१७: चूलरथविमानवण्णना ।

१३. छत्तमाणवकविमानकथा

एक समय भगवान् श्रावस्तीको जेतवनमा विहारगदे हुनु-हुन्थ्यो । त्यस समय सेतब्यमा^३ (कोशल राज्य अन्तर्गतको एक नगर) एक ब्राह्मणले दुःखपूर्वक पाएको एक पुत्रको नाम छत्त (= छत्र) ब्राह्मण माणवक थियो । बैश पुगेपछि उसको बाबुले उसलाई उक्कटाको^४ पोक्खरसाति (= पुष्टकरसाती) ब्राह्मणकहाँ अध्ययन-गर्नकोनिमित्त पठायो । मेधावीता र निरालसताको कारणले गर्दा चाँडे नै उसले मन्त्रविद्या र ब्राह्मणशिल्पमा पारङ्गत गन्यो । अनि उसले आचार्यलाई अभिवादन गरी “मैले तपाइकहाँ शिल्प सिके”; यसबारेमा मैले के गुरुदक्षिणा चढाऊ?” भनी भन्यो ।

आचार्यले—“गुरुदक्षिणा भनेको शिष्यहरूको बंधव अनुसार हुन्थ; तिमीले चाहिँ एकहजार काषायण ल्याऊ” भनी भने ।

१. ‘सेतब्य’ भन्ने नगर कहाँनिर पर्छ भन्ने कुरा लेखकको बु. ब्रा. पृ. १३८, १४० र बु. रा. पृ. १४९ मा उल्लेख भएका छन् ।
२. ‘उक्कटा’ भन्ने नगर कहाँपर्छ भन्ने कुरा लेखकको बु. ब्रा. पृ. १३८, १४०, १८१, १८५ र बु. रा. पृ. १४८ मा उल्लेख भएका छन् ।

यति कुरा सुनी आचार्यलाई बन्दनागरी सेतब्यमा गई आमा-
बाबुहरूलाई बन्दनागरी उनीहरूले अभिनन्दन गरी कुशलवार्ता गरिसके
पछि छत्तमाणवकले उसका पितालाई उपरोक्त कुरा सुनाई “मलाई
दातव्य वस्तुहरू विनुहोस्, आजे गएर गुरुदक्षिणा दिएर आउने छु” भनी
भन्यो । अनि उसलाई उसका आमा-बाबुहरूले “पुत्र ! आज अबेर
भइसक्यो, भोलि जाउला” भनी कार्षपण फिकी पोकोपार्न लगाई राखे ।
चोरहरूले यो कुराको चालपाई “माणवकलाई मारेर सो कार्षपण लिने
छो” भन्ने विचार गरी छत्तमाणवक जाने बाटोको जङ्गलको एक
काडीमा उनीहरू लुकेर बसे ।

त्यसबखत भगवान् प्रत्यूष समयमा महाकरणासमाप्तिबाट उठी
लोकमा हेरिरहनु भएको बेलामा बहाँले छत्त (=छन्न) माणवक
शरणमा गई शीलमा प्रतिष्ठित हुने कुरो, चोरहरूले मारेपछि उ स्वर्ग-
लोकमा उत्पन्न हुने कुरो तथा विमान सहित मनुष्यलोकमा आउंदा
त्यहाँ एकत्रित भएका परिषद्को धर्माभिसमय हुने कुरा समेत ध्यानदृष्टि-
द्वारा देख्नु भई—पहिले नै आफू माणवक जाने बाटामा गई एक रुखमनि
बस्नुभयो ।

माणवक पनि आचार्यलाई दिने धनको पोको लिई सेतब्यबाट
उक्कटातिर लागी गइरहेको बेलामा बीच बाटामा भगवान् बुद्धलाई
बसिरहनु भएको देखेर भगवान् छेउ गई उ उभिइरह्यो । अनि भगवान्ले
उसँग—“तिमी कहाँ जाँदछो ?” भनी सोध्नु भएपछि माणवकले—
“भो गौतम ! मेरा आचार्य पोक्करसाति (=पुष्करसाती) लाई

गुरुदक्षिणा दिनकोलागि म उक्कटामा जाँदैछु” भनी भन्यो ! त्यसपछि भगवान्‌ले—“माणव ! के तिमोले त्रिशरण र पञ्चशील भनेको जान्दछौ ?” भनी सोधनु हुँदा उसले—“जान्दिन; केलाई त्रिशरण भन्दछन् र केलाई पञ्चशील भन्दछन् ? कसरी त्रिशरण हुन्छ र कसरी पञ्चशील हुन्छ ?” भनी सोधेपछि भगवान्‌ले—“यस्तो यस्तो हो” भनी भन्नुभई त्रिशरण र पञ्चशील समावानको सम्बन्धमा कारणहरू प्रष्टपारी “हे माणव ! त्रिशरणका कुरा सिक” भनी त्रिशरण जाने विधिका कुराहरू पनि बताउनु भयो । अनि माणवकले पनि—“भगवान् ! हुन्छ मैले सिक्नेछु, भन्नुहोस्” भनी याचना गरेपछि उसको चित्ताचार अनुसार गाथाबढ्दारा शरणागमन विधिलाई दर्शाउनु हुँदै भगवान्‌ले निम्न तीन गाथाहरू भन्नुभयो—

१. “यो^३ वदतं पवरो मनुजेसु,
सक्यमुनि भगवा कतकिच्चो ।
पारगतो बलविरियसमज्जी,
तं सुगतं सरणत्थमुपेहि ॥

२. “रागविरागमनेजमसोकं,
धम्ममसङ्ख्यतमप्पटिकूलं ।
मधुरमिमं पगुणं सुविभत्तं,
धम्ममिमं सरणत्थमुपेहि ॥

१. विमा. व. अ. क. पृ. १८३-८४: छत्तमाणवकविमानवण्णना ।

२. नालन्दापालिमा: ‘ये’ ।

३. “यत्थ च दिव्वमह्प्फलमाहु
 चतूसु सुचीसु पुरिसयुगेसु ।
 अटु च पुगलध्मदसा^१ ते,
 सङ्घमिमं सरणतथमुपेहि^२ ॥”

आर्थ—

१—“जसले उत्तम कुरा भन्दछन्, जो महापुरुषहरूमध्येमा श्रेष्ठ पुरुष हुन्, जो कृतकृत्य र पारपुगिसकेका छन्, जो वलबीर्य सम्पन्न तथा सुन्दर स्थानमा पुगिसकेका छन्—ती शाक्यमुनि भगवान् बुद्धको शरणमा जाऊ ।

२—“राग रहित, तृष्णा रहित, शोक रहित, असंकृत (कुनै पनि कारणहरूद्वारा नबनिएको) तथा अप्रतिकूल र सुमधुर भएको तथा निपुण र सुविभक्त भएको धर्मको शरणमा जाऊ ।

३—“जहाँ दानांदिदा महतफल हुन्छ र जो विशुद्ध भएका चारजोर पुद्गलहरू अथवा आठजना पुद्गलहरू हुन् तथा जसले धर्मलाई देखिसकेका छन्—ती सङ्घको शरणमा जाऊ ।”

यसरी भगवाम्ले शरणजाने तरिका बताउनु भएपछि छत्तमाणवकले पनि सोही अनुसार बुद्ध, धर्म तथा सङ्घको शरणजाने बचन प्रकट गर्दै यसो भन्यो—

-
१. स्याममा: ‘पुगलध्मदसा’ ।
 २. विमा. व. पा. पृ. ८०-८१: छत्तमाणवकविमानवत्थु ।

१. “यो वदतं पवरो मनुजेसु,
सक्यमुनि भगवा कतकिञ्चो ।
पारगतो बलविरियसमझी,
तं सुगतं सरणत्थमुपेमि ॥
२. “रागविरागमनेजमसोकं,
धम्ममसङ्घतमप्पटिकूलं ।
मधुरमिमं पगुणं सुविभत्तं,
धम्ममिमं सरणत्थमुपेमि ॥
३. “यत्थ च दिन्नमहप्फलभाहु,
चतूसु सुचीसु पुरिसयुगेसु ।
अटु च पुगलधम्मदसा ते,
सङ्घमिमं सरणत्थमुपेमि ॥”

अर्थ –

१—“जसले उत्तम कुरा भन्दछन्, जो महापुरुषहरूमध्येमा श्रेष्ठ पुरुष हुन्, जो कृतकृत्य र पारपुगिसकेका छन्, जो बलवीर्य सम्पन्न तथा सुन्दर स्थानमा पुगिसकेका छन्—ती शाक्यमुनि भगवान् बुद्धको शरणमा जानेछु ।

२—“राग रहित, तृष्णा रहित, शोक रहित, असंस्कृत तथा अप्रतिकूल र सुमधुर भएको तथा निपुण र सुविभत्त भएको धर्मको शरणमा जानेछु ।

३—“जहाँ दानदिवा महत्फल हुन्छ र जो विशुद्ध भएका चारजोर पुद्गलहरू अथवा आठजना पुद्गलहरू हुन् तथा जसले धर्मलाई देखि सकेका छन्—ती सङ्को शरणमा जानेछु” ।”

यसरी भगवान्‌ले बताउनु भएका गाथाहरू आफूले पनि भनेर उभिइरहेको छत्तमाणवकलाई पञ्चशीलको फलानिसंसका बारेमा पनि प्रकाश पार्नुभई त्यसको समादान गर्ने विधिका कुराहरू पनि बताउनु भयो । उसले पनि त्यसलाई भगवान्‌ले बताउनु भए अनुसार प्रसन्नचित्तले समादान गरी “भन्ते ! अब म जानेछु” भनी त्रिरत्नका गुणहरू अनुस्मरण गर्दै उ बाटो लागेर गयो ।

“स्वर्गलोकमा उत्पन्न हुनकोनिमित्त यसलाई यति ने पर्याप्त छ” भन्ने सोच्नुभई भगवान् बुद्ध पनि जेतवनमा फर्कनु भयो^१ ।

उता त्रिरत्नको गुणानुस्मरण गर्दै चित्त प्रसन्न भएको माणवको चित्तमा “त्रिशरणको शरणमा गएँ” भन्ने चेतनाको हेतुद्वारा उत्पन्न प्रसन्नचित्तको साथसाथै उसको चित्त शीलमा पनि प्रतिष्ठित भएको थियो र यसरी उ त्रिरत्नकै अनुस्मरण गर्दै बाटोलागि रहेको बेलामा उसलाई चोरहरूले भेट्टाए । तर चोरहरूको वास्तै नराखी त्रिरत्नकै गुणानुस्मरण गर्दै उ गयो । अनि चोरहरूमध्ये फाडीमा लुकिरहेको एक चोरले बीष ज्ञोपी राखेको वाँणले हानी उसलाई उहाँ ठहरै पारिदियो । अनि धनको पोको लिई उ आपना साथीहरूसँगे फकर्यो । मरणभई

१. विमा. व. अ. क. पृ. १८६: छत्तमाणवकविमानवर्णना ।

२. विमा. व. अ. क. पृ. १८७: छत्तमाणवकविमानवर्णना ।

माणवक नोदबाट विउँको जस्तै गरी — तीस योजन प्रमाणको कनक-विमानमा एकहजार अप्सराहरूले परिवृत्त भई, साठी गाडाहरूमा अटाउने आभरणहरूले प्रतिमण्डित भई—त्रयस्त्रिश भवनमा उत्पन्न भयो । उसको विमानको तेज बोस योजनभन्दा पनि टाढामम्म फैलिन्थ्यो । बाटामा मरेको माणवकलाई देखेर सेतब्यवासीहरू सेतब्यमागई उसका आमा-बाबुहरूलाई र उक्कटा जानेहरूले उक्कटा-गई पुष्करसाती ब्राह्मणलाई समाचार सुनाए । यो समाचार सुनेर उसका आमा-बाबुहरू ज्ञातिबन्धुहरूका साथमा र पुष्करसाती ब्राह्मण उसका परिवारहरू साथमा लिई विरह गर्दै त्यहाँ गए । धेरैजसो सेतब्य, उक्कटा तथा इच्छानञ्जलका^१ मानिसहरू पनि त्यहाँ भेलाभए । त्यहाँ एक ठूलो समागम भयो । अनि माणवकका आमा-बाबुहरूले बाटोको एक छेउमा चिता बनाई उसको शरीरलाई अन्तिम संस्कार गर्नथाले^२ ।

Dhamma.Digital
त्यतिखेरं भगवान् ले यस्तो सोच्नुभयो—

“म त्यहाँ गएको खण्डमा मलाई बन्दना गर्नकोनिमित्त छुत्त-माणवक आउने छ । उ आएपछि उसले गरेका कर्मसम्बन्धीका कुराहरू बताउन लगाई प्रत्यक्षरूपले कर्मफलका कुराहरू देखाई धर्मोपदेश गर्नेछु । यसद्वारा महाजनहरूकोनिमित्त धर्माभिसमय लाभ हुनेछ ।”

१. ‘इच्छानञ्जल’ भन्ने उक्कटा नगरको बाहिरको एक गाउँ हो ।

हेर लेखकको बु. ब्रा. पृ. २८२; सुत्त. नि. अ. क. पृ. ३७९; वासेट्ट-सुत्तवण्णना; पं. सू. III. पृ. २९६; वासेट्टसुत्तवण्णना ।

२. विमा. व. अ. क. पृ. १८७: छुत्तमाणवकविमानवण्णना ।

यति सोच्नु भई विशाल भिक्षुसङ्ख्याका साथ भगवान् त्यस ठाउँमा पुनुभई छ्वर्ण बुद्धरश्मीहरू^१ फैलाई एक रुखमनि बस्नुभयो । अनि आफ्नो श्रीसम्पत्ति देखेर छत्तमाणवकले एनि प्रत्यवेक्षणा गर्दा— “बुद्धको शरणमा गएको र पञ्चशीलमा प्रतिष्ठित भएको आदि कारणले गर्दा—यस्तो श्रीसम्पत्ति पाइएको हो” भन्ने कुरा थाहापाई आश्रयित भई भगवान्प्रति उत्पन्न भएको ठूलो गौरव र भक्तिको कारणले गर्दा— ‘अहिले नै गएर भगवान्लाई र भिक्षुसङ्ख्यालाई बन्दना गर्नेछु र त्रिरत्नका गुणबखानहरू पनि महाजनहरूलाई प्रकट गर्नेछु” भन्ने लागेपछि कृतज्ञताको कारणद्वारा त्यो अरण्यप्रदेश जम्मै आलोकित पारी विमान तथा विशाल परिवारहरू सहित बेळनेगारी विमानमा आई विमानबाट ओल्हीं भगवान् छेउ गई वहाँको श्रीचरणमा शीरले ढोगी अभिवादन गरी दुइहात जोरी विन्तिगारी छत्तमाणवक देवपुत्र एक छेउभा उभिइरहेयो । यो देखेर — “को रहेछ यो — जो दुइहातजोरी उभिइरहेछ ? देव हो कि अथवा नहा हो ?” भन्ने आश्रय लागेपछि सबै मानिसहरू बुद्धछेउ गएर वहाँलाई परिवृत्त गरी बसे । अनि त्यसबखत छत्तमाणवक देवपुत्रद्वारा उसले अघि गरेका पुण्यकर्म सम्बन्धका कुराहरू प्रकट गराउने विचार गरी उसँग प्रश्नसोधदै भगवान्ले यस्तो भन्नुभयो^२ ।

१. छ्वर्ण बुद्ध रश्मी भनेका कस्ता हुन् भन्ने कुरा लेखकको बु. शा-१. पृ. ३५ को पादटिप्पणीमा उल्लेख भएको छ ।
२. विमा. व. अ. क. पृ. १८७-८८: छत्तमाणवकविमानवर्णना ।

१. “न तथा तपति न भेदे^१ सुरियो^२,
चन्दो च न भासति न फुस्तो ।
यथा अतुलमिदं महप्पभासं,
को नु त्वं तिदिवा महि^३ उपागमा^४ ॥
२. “छिन्दन्ति^५ रंसी^६ पभङ्करस्स^७,
साधिकवीसतियोजनानि^८ आभा ।
रत्ति^९ पि^{१०} तथा दिवं करोति,
परिसुद्धं विमलं सुभं विमानं ॥
३. “बहुपदुमविचित्रपुण्डरीकं^{११},
वोकिणं कुसुमेहि नेकचितं^{१२} ।

१. स्याम, रोमन र सिहलमा: ‘नभस्मि’ ।
२. बर्मीमा: ‘सूरियो’ ।
- ३-३. स्याम र रोमनमा: ‘महिमुपागमि’ ।
४. सिहल, स्याम र रोमनमा: ‘छिन्दति च’ ।
- ५-५. स्याममा: ‘रंसिपभाकरस्स’; सिहलमा: ‘रंसिपभङ्करस्स’;
रोमनमा: ‘रंसि पभंकरस्स’ ।
६. सिहलमा: ‘साधिक वीसतियोजनानि’ ।
- ७-७. सिहलमा, स्याममा: ‘रत्तिम्पि च’; रोमनमा: ‘रत्तिम्पि चे’ ।
८. स्याममा: ‘बहुपदुम...’; सिहलमा: ‘...विचित्त’ ।
९. स्याम र रोमनमा: ‘नेकविचित्त’ ।

अरजविरजहेमजालच्छन्नं^१,
आकासे तपति यथा पि सुरियो^२ ॥

४. “रत्तम्बरपीतवससाहि^३,
अगरूपियङ्गं चन्दनुस्सदाहि^४ ।
कञ्चनतनुसन्निभत्तचाहि,
परिपूरं गगनं व तारकाहि ॥

५. “नरनारियो बहुकेत्थनेकवणा,
कुसुमविभूसिताभरणेत्थ सुमना ।
अनिलपुच्छिता पवन्ति सुरभिः,
तपनियवितता^५ सुवण्णच्छन्ना^६ ॥

Dhamma.Digital

१. सिंहल र स्याममा: ‘...जालच्छन्न’ ।
२. बर्मिमा: ‘सरियो’ ।
३. सिंहल र रोमनमा: ‘...वाससाहि’; स्याममा: ‘रत्तकम्बलपीत-वाससाही’ ।
४. स्याममा र रोमनमा: ‘अगलूपियङ्गुकचन्दनुस्सदाहि’ ।
५. स्याम र रोमनमा: ‘सुरभि’ ।
- ६-६. सिंहलमा: ‘तपनीयवितता सुवच्छादना’; स्याम र रोमनमा: ‘तपनीयचित्तता सुवण्णच्छादना’ ।

६. “किस्स संयमस्स? अयं विपाको,
केनासि कम्मफलेनिधूपपन्नो ।
यथा च ते अधिगतमिदं विमानं,
तदनुपदं^२ अवचासि^३ इङ्ग पुटोति^४ ॥”

अर्थ –

१—‘जस्तो अनुपम तथा महाप्रभा तिम्रो फैलिइरहेछ त्यस्तो तेज आकाशमा सूर्य, चन्द्र तथा पुष्य ताराको पनि छैन; देवलोकबाट मनुष्यलोकमा आउने तिमो कोह्वौ ?

२—‘बीस योजनभन्दा पनि बढी सूर्यको रश्मीलाई तिम्रो प्रकाशले ढाक्छ, रात पनि विम जस्तो पार्छ, तिम्रो विमान यस्तो परिशुद्ध तथा निर्मल छ ।

३—“सूर्य जस्तै चम्किने तिम्रो विमान धेरै विचित्र पद्मपुण्डरी-कादि फूलहरूद्वारा तथा अरु पनि अनेक फूलहरूद्वारा सजाइएका छन्; सफासुग्धर तथा परिशुद्ध हेमजालहरू पनि लगाइएका छन्; तिम्रो विमान आकाशमा सूर्य कै टल्किरहेछ ।

४—“राता र पहे^५ला वस्त्रहरू लगाइएका अगह काठको सुगन्ध, प्रियंगू फूलका मालाहरू र चन्दनको लेप लगाइएका धेरैजसो कञ्चन

१. सिहलमा: ‘समदमस्स’; स्याम र रोमनमा: ‘कम्मस्स’ ।
- २-२. स्याम र रोमनमा: ‘तदनुरूपं अवहसि’ ।
३. विमा. व. पा. पृ. ८१: छत्तमाणवकविमानवत्थु ।

शरीरहरू भएका गायिकाहरू आकाशमा ताराहरू भरिए क्यैं भरिएका
छन् ।

५—“कुसुभहरूद्वारा सुशोभित भएका तथा सुन्दर मनोरम्य
आभरणहरूद्वारा विभूषित भएका अनेक वर्णका धेरे नरनारीहरू त्यहाँ
छन्; उनीहरूबाट आएको वायुमण्डल रमणीय तथा सुगन्धित छ अनि
उनीहरूको चुल्ठोमा राखिएका सुवर्ण माला आदिहरूका आवाजहरू
मानो पञ्चतूर्यनादका आवाजहरू क्यैं छन् ।

६—“के संघम गरेर तिमीले यो विपाक पाएका ह्वौ ? के कर्म-
द्वारा तिमी यहाँ उत्पन्न भएका ह्वौ ? कसरी तिमीले यो विमान पाएका
ह्वौ ? यथार्थ कुरा बताऊ; म सोधदछु ।”

यसपछि देवपुत्रले यी गाथाहरू सुनायो—

“सयमिध^१ पथे समेच्च माणवेन,
सत्थानुसासि अनुकम्पमानो ।
तव रतनवरस्स धम्मं सुत्वा,
करिस्सामी ति च^२ ब्रवित्थ छत्तो^३ ॥”

१. सिंहल, स्याम र रोमनमा: ‘यमिध’ ।
२. स्याम र रोमनमा: ‘च इति’ ।
३. विमा. व. पा पृ. ८२: छत्तमाणवकविमानवत्थु ।

अर्थ –

“स्वयं ब्राह्मण माणवकले यसे महामार्गमा तपाइसेंग भेटेको थियो र तपाइ शास्ताले उसलाई अनुकम्पाराखो धर्मोपदेश गर्नुभएको थियो; अनि रत्नहरूमध्ये उत्तम धर्मरत्नको कुरा सुनी छूट्रले ‘म धर्म पालन गर्नेछु’ भनी भनेको थियो ।”

यति कुरा संक्षेपमा सुनाई छत्तमाणवक देवपुत्रले विस्तारपूर्वक कुराहरू प्रकाश पार्दै अगाडि यस्तो भन्यो! —

१. “जिनवर पवरं^१ उपेहि^२ सरणं,
धम्मं चा पि तथेव भिक्खुसङ्घं^३ ।
नो ति पठमं अवोचहं^४ भन्ते,
पच्छा ते वचनं तथेवकार्सि ॥

२. “मा च पाणवधं विविधं^५ चरस्सु^६ असुर्चि ।
न हि पाणेसु असञ्जतं अवण्णयिसु सप्पञ्ज्ञा ।
नो ति पठमं अवोचहं भन्ते,
पच्छा ते वचनं तथेवकार्सि ॥

१. विमा. व. अ. क. पृ. १९२: छत्तमाणवकविमानवण्णना ।
२. स्याम र रोमनमा: ‘जिनपवर’ ।
३. सिहल, स्याम, रोमनमा: ‘उपेमि’ ।
४. सिहल, स्याम, रोमनमा: ‘अवोचाह’ ।
- ५-५. स्याम र रोमनमा: ‘विविधमाचरस्सु’ ।

३. “मा च परजनस्स रक्षितं पि,
आदातब्बममञ्जयोऽ अदिनं ।
नो ति पठमं अवोचहं भन्ते,
पच्छाऽ वचनं४ तथेवकासि ॥
४. “मा च परजनस्स रक्षितायो,
परभरियाऽ अगमा अनरियमेतं ।
नो ति पठमं अवोचहं भन्ते,
पच्छा ते वचनं तथेवकासि ॥
५. “मा च वितथं अञ्जया अभाणि५,
न हि मुसावादं अवण्णयिषु सप्पञ्जा ।
नो ति पठमं अवोचहं भन्ते,
पच्छा ते वचनं तथेवकासि ॥
६. “येन च पुरिस्सस्स अपेति सञ्जा,
तं मञ्जं६ परिवज्जयस्मु सब्बं ।

१. सिहलमा: ‘ममञ्जय’ ।
२ -२. सिहल र रोमनमा: ‘ते वचन’ ।
३. स्याम र रोमनमा: ‘परभरियायो’ ।
४. स्याम र रोमनमा: ‘अभणि’ ।
५. स्याममा: ‘वज्जं’ ।

नो ति पठमं अवोचहं भन्ते,
पच्छा ते वचनं तथेवकार्सि ॥

७. “स्वाहं इधं पञ्चं सिक्खा करित्वा,
पटिपञ्जित्वा तथागतस्स धम्मे ।
द्वे पथमगमासि चोरमज्जे,
ते मं तत्थं वर्धिसु भोगहेतु ॥

८. “एत्तकमिदं अनुस्सरामि कुसलं,
ततोपरं न मे विजज्ञति अञ्जं ।
तेन सुचरितेन कम्मुनाहं,
उपपन्नो! तिदिवेसु कामकामी ॥

९. “पस्स खण्मुदुत्तसञ्जमस्स,
अनुधम्मप्पटिपत्तियाः३ विपाकं ।
जलमिव यससा समेक्खमानाः४,
बहुकाः५ मं पिहयन्ति६ हीनकम्मा५ ॥

१. सिंहल, स्याम, रोमनमा: ‘उपपन्नो’ ।

२. सिंहल, स्याम, रोमनमा: ‘अनुधम्मपटिपत्तिया’ ।

३. स्याम र रोमनमा: ‘पेक्खमाना’ ।

४-५. स्याम र रोमनमा: ‘बहुकामा पिहयन्ति’ ।

६. स्याम र रोमनमा: ‘हीनधम्मा’ ।

१०. “पस्स कतिपयाय देसनाय,
सुगतिच्चम्हि गतो सुखं च पत्तो ।
ये च ते सततं^१ सुणन्ति धर्मं,
मञ्ज्रे ते अमतं फुसन्ति खेमं ॥

११. “अप्पं^२ पि^३ कतं महाविपाकं,
विपुलं होति तथागतस्स धर्मे ।
पस्स कतपुञ्जताय छत्तो,
ओभासेति पथर्वि यथा पि सुरियो ॥

१२. “किमिदं कुसलं किमाचरेम,
इच्चेके हि समेच्च मन्तयन्ति ।
ते मयं पुनरेव^४ लद्धमानुसत्तं^५,
पटिपन्ना विहरेमु^६ सीलवन्तो ॥

१३. “बहुकारो अनुकम्पको च^७ सत्था^८,
इति मे सति अगमा दिवा दिवस्स ।

१. स्याम र रोमनमा: ‘सततं च’ ।
- २-२. सिंहल, स्याम, रोमनमा: ‘अप्पकम्पि’ ।
- ३-३. स्याम र रोमनमा: ‘पुनदेव लद्धा मानुस्सत्तं’ ।
४. स्याम र रोमनमा: ‘विचारेमु’ ।
- ५-५. स्याम र रोमनमा: ‘मे सत्था’ ।

स्वाहं उपगतोम्हि सच्चनामं,
अनुकम्पस्तु पुन पि सुणेमु^१ धर्मं^२ ॥”

आर्थ—

१—“जिनवर प्रवर बुद्धको शरणमा जाऊ तथा धर्मको र सङ्घको पनि शरणमा जाऊ’ भनी भन्नुहुँदै तपाइले मसंग ‘त्रिशरण भनेको थाहाछ के?’ भनी सोधनुभयो; अनि भैले ‘थाहा छैन’ भनी जवाफ दिए। त्यसपछि तपाइको बचनलाई मननगरी म बुद्धको, धर्मको तथा सङ्घको पनि शरणमा गए।

२—“विविध प्रकारका प्राणीहिसा गर्ने असूचिबाटामा नलाग, सप्राज्ञहरूले प्राणीप्रति असंयत हुनेहरूको अर्थात् प्राणीहिसा गर्नेहरूको प्रशंसा गरेकाछैनन्—‘के तिमीलाई यस्तो कुरा थाहाछ के?’ भनी सोधनुहुँदौ प्रथमतः ‘थाहाछैन’ भनी भैले जवाफ दिए अनि त्यसपछि तपाइको बचनलाई मननगरी ‘प्राणीहिसा गर्दिन’ भनी शील ग्रहण गरे।

३—“अकलि रक्षागरिराखेको, दिन नचाहेको वस्तु नदिइकनै त्यसै नलेउ—‘के तिमीलाई यस्तो गर्नुहुन्न भन्ने कुरा थाहाछ के?’ भनी सोधनुहुँदौ प्रथमतः ‘थाहाछैन’ भनी भैले जवाफ दिए अनि त्यसपछि तपाइको बचनलाई मननगरी ‘नदिएको वस्तुलाई लिनेछैन’ भनी शील ग्रहण गरे।

४—“अकलि सुरक्षागरी जोगाइ राखेका परस्त्रीहरूमा नलाग,

१. सिहलमा: ‘सुणोम’; स्याम र रोमनमा: ‘सुणोमि’।

२. विमा. व. पा. पृ. ८२-८४: छत्तमाणवकविमानवत्थु।

यस्तो गर्नु अनार्यता हो—‘के तिमीलाई यस्तो गर्नुहुन्न भन्ने कुरा थाहाछ के ?’ भनी सोधनुहुँदा प्रथमतः ‘थाहाछैन’ भनी मैले जवाफ दिएँ अनि त्यसपछि तपाइङ्को वचनलाई मननगरी ‘परस्त्रीगमन गर्ने छैन’ भनी शील ग्रहण गरे ।

५—‘अ-तथ्य र अन्यथा कुरा नगर; झूटोकुरोलाई सप्राज्ञहरू प्रशंसा गर्दैनन्—“यस्तो बोलनुहुन्न भन्ने कुरा तिमीलाई थाहाछ के ?” भनी सोधनुहुँदा प्रथमतः ‘थाहाछैन’ भनी मैले जवाफ दिएँ अनि त्यसपछि तपाइङ्को वचनलाई मननगरी ‘झूटो कुरो बोल्ने छैन’ भनी शील ग्रहण गरे ।

६—‘जसले गर्दा पुरुषको सबै होसहरू दूर भएर जान्छन्—त्यस्तो मदध्य-पानबाट दूर रह—‘यस्तो कुरा तिमीलाई थाहाछ के ?’ भनी सोधनुहुँदा प्रथमतः ‘थाहाछैन’ भनी मैले जवाफ दिएँ अनि त्यसपछि तपाइङ्को वचनलाई मननगरी ‘मदध्यपान गर्ने छैन’ भनी शील ग्रहण गरे ।

७—‘सो म यसै बाटामा पञ्चशील ग्रहणगरी, तथागतको धर्ममा प्रतिपद गरी चोरहरू भएको दुइ सिमानाको बाटामा गएँ अनि धनसम्पत्तिको लोभको कारणले गर्दा मलाई उनीहरूले भारे ।

८—“यतिमात्रै कुशलकर्मको अनुस्मरण म गर्दछु, योभन्दा भरु कुशलकर्म गरेको मलाई ज्ञान छैन; उही सुचरित कर्मको प्रभावद्वारा म स्वर्गलोकमा इच्छा गरेको पाउने भई उत्पन्न भएको हुँ ।

९—“एकदिन एक मुहर्तं संयम गरेको र धर्मानुसार प्रतिपद् गरेको कर्मको फल हेर्नुहोस् ! मभन्दा हीन कायमा (= लोकमा) उत्पन्न भएका धेरै देवताहरूले मेरो यो ज्वलित यशलाई देखेर उनीहरू ईर्ष्या गर्छन् अर्थात्—‘यस्तो ज्वलित यश सम्पत्ति कसरी पाउन सकौला’ भन्ने कामना गर्छन् ।

१०—“हेर्नुहोस् ! तपाइका केही उपदेशहरू सुनेर सुगतिमा पुगेर मैले सुख पनि पाएँ; जसले तपाइको धर्मलाई सँधैभरी सुन्दछन् — लाग्छ कि - उनीहरूले कुनै भय नभएको अमृतलाई पाउँछन् ।

११—“तथागतको धर्ममा थोरै गरेको कर्मको फल पनि महान हुन्छ, हेर्नुहोस् ! कृतपुण्य छ्रत्त जसले सूर्यले छैं पृथ्वीमा आभा फैलाउँछ ।

१२—“कस्तो कुशल होला ? कस्तो चरण होला ? भनी यहाँ केही पुरुषहरू एकत्रित भई बडो कठीनतापूर्वक सोचविचार गर्छन् - हामी त पुनः मनुष्यत्वमा आई शीलवान् भई बस्नेछौं ।

१३—“मेरोनिमित्त शास्ता बहूपकारी तथा अनुकम्पिक हुनुहुन्छ भन्ने स्मरण गरेर नै सार्थक (सत्य) नाम हुनुभएका तपाइकहाँ दिनमै भ आएको हुँ; ममायि अनुकम्पा राख्नुहोस् र फेरि पनि धर्मका कुराहरू सुन्नपाऊँ ।”

यसरी उपरोक्त कुराहरू जस्मै कृतज्ञता र धर्मश्रवणमा अतृप्त-भाव देखाउँदै देवपुत्रले यसो भनेको हो । अनि देवपुत्रको र त्यहाँ भेला भएका परिषद्को मनोभावनालाई बुझ्नु भई भगवान्ले उनीहरूलाई

आनुपूर्वीकथा^१ हरु सुनाउनु भयो । यसपछि जब उनीहरूको चित्त उपयुक्त देख्नुभयो तब वहाँले आफैले पाएको (सामुकंसिक) धर्मोपदेश अर्थात् चतुसत्यका कुराहरु सुनाउनु भयो । उपदेशको अन्तमा देवपुत्र र उसका आमा-बाबुहरु स्तोतापत्ति-फलमा प्रतिष्ठित भए । विशाल जनसमूहले पनि धर्माभिसमय लाभगरे । अनि प्रथम फलमा अर्थात् स्तोतापत्तिफलमा प्रतिष्ठित भएको देवपुत्रले उत्तरोत्तर फलको अपेक्षा र गौरवभाव देखाउँदै तथा त्यो उत्तरोत्तर फल प्राप्तगर्ने आकांक्षा प्रकट गर्दै “ये चिध पजहन्ति कामराग” भन्ने अवशान गाथा भने^२—

१४. ‘ये^३ चिध^४ पजहन्ति कामराग,
भवरागानुसयच्च पहाय मोहं ।
न च ते पुनर्मेन्ति^५ गढभसेयं,
परिनिब्बानगता हि सीतिभूता’ति^६ ॥”

आर्थ—

१४—“जसको कामराग संयोजन हट्छ उसको भवराग संयोजन

१. आनुपूर्वीकथा भनेको कस्तो हो भन्ने कुरा लेखकको बु. बा. पृ. १८१; बु. म. पृ. १०; बु. रा. पृ. ३६ तथा बु. ग. पृ. ३६ मा उल्लेख भएका छन् ।
२. विमा. व. अ. क. पृ. १९४: छत्तमाणवकविमानवण्णना ।
- ३-३. सिहल, स्याम र रोमनमा: ‘येध’ ।
४. स्याममा: ‘उपेन्ति’; रोमनमा: ‘मुपेन्ति’ ।
५. विमा. व. पा. पृ. ८४: छत्तमाणवकविमानवत्यु ।

पनि हट्छ र मोह संयोजन पनि उच्चिष्ठ हुन्छ । अनि सो पुरुष पुनः गर्भवासमा आउँदैन र परिनिर्वाणपछि शीतलता प्राप्तगर्त अर्थात् कुनै प्रकारका डाह र जलनहरू उसमा रहेँदैनन् ।”

यसरी आफू लोतापन्न भएको कुरा प्रकाश पारी अनुपादिशेष निर्वाणै धातुको दुप्पोसम्मका कारणहरू सुनाई भगवान्लाई अभिवादन तथा प्रदक्षिणा गरी भिक्षुसङ्घलाई पनि सम्मान देखाई आफ्ना आमा-बाबुहरूसँग सोधी सो देवपुत्र देवलोकमै फक्केर गयो । शास्ता पनि आसनबाट उठी भिक्षुसङ्घहरूको साथ फक्केर जानुभयो । माणवकका आमा-बाबुहरू तथा पुष्करसाती ब्राह्मण सहित सबै मानिसहरू भगवान्को अनुगमन गरी फक्केर गए । जेतवनमा पुगिसकेपछि यो छत्त (=छत्र) माणवक विमानका कुराहरू जस्तै विस्तारपूर्वक भगवान्ले उपस्थित परिषद्लाई सुनाउनु भयो । उपदेश महाजनहरूको-निमित्त सार्थक भएको थियो^१ ।

१. ‘अनुपादिशेष निर्वाण’ भनी राग, द्वेष, मोह सहित सबै प्रकारका क्लेशहरू निरुद्ध भएको अवस्थालाई भनिएको हो ।
२. विमा. व. अ. क. पृ. १९४: छत्तमाणवकविमानवण्णना ।

१४. तिलदक्षिणाविमानकथा

एक समय भगवान् श्रावस्तीमा बसिरहनु भएको थियो । त्यस समय राजगृहमा एक गर्भिणी स्त्री तेल बनाउनकोनिमित्त तिल पखालेर घाँसमा सुकाइरहेकी थिई । सो स्त्रीको आयु भने सोही दिनमै क्षीण भई च्युतहुने अर्थात् मरणहुने भएको थियो र उसको कर्मानुसार उ नरकमा उत्पन्नहुने स्थितिमा पनि थिई । अनि भगवान्‌ले प्रत्यूष समयमा लोकमा हेरिरहनु भएको वेलामा दिव्यचक्षुद्वारा उसलाई देखनु भई यस्तो सोच्नुभयो—

Dhamma.Digital

“यो स्त्री आजे भरेर नरकमा उत्पन्न हुनेछ, अतः उसको तिल-भिक्षा ग्रहणगरी उसलाई स्वर्गपरायण गराइदिनु पन्यो ।”

यति सोच्नुभई क्षणभरमै भगवान् श्रावस्तीबाट राजगृह गई, पूर्वाण्ह समयमा चीवर पहिरी पात्र-चीवर ग्रहणगरी राजगृहमा भिक्षाटन् गर्दै क्रैसर्से उसको घरद्वारमा पुग्नुभयो । भगवान्‌लाई देखेर सो स्त्रीको मनमा प्रीति-सौमनस्य उत्पन्नभयो । अनि हतरपत्त आसनबाट उठी दुइहात जोरी अरू कुनै दानदिने दस्तुहरू : देखेर हात-खुट्टा पखाली सोही सुकाइ राखेका तीलहरू थुप्रोपारी त्यसेबाट अंजुलीले भगवान्‌को पात्र भरी राखी उसले भगवान्‌लाई बन्दना गरी । अनि भगवान्‌ले उसमाथि अनुकम्पाराखी

“सुखी होऊ” भनी आशिर्वाद दिई फर्केर जानुभयो । त्यस रात बितेपछि प्रत्यूष समयमा उसको मृत्युभयो र त्रयस्त्रिश भवनमा बाहू योजन भएको कनकविमानमा नीदबाट बिउँको छैं उ उत्पन्न भई ।

आयुष्मान् महामौद्गल्यायन देवचारिका गर्दागर्दै— त्रयस्त्रिश भवनमा एकहजार अप्सराहरूले परिवृत्त भएकी महान देवऋद्धिद्वारा चम्किरहेकी सो देवपुत्रीकहाँ गई यस्तो सोधनु भयो ।—

१. “अभिकक्ष्यतेन वण्णेन, ...”
२. “केन ते तादिसो वण्णो, ...”
३. “पुच्छामि तं देवि, ...”

अथ—

१—“हे देवते ! सुन्दर रूप धारणगरी सबैदिशातिर तेज फेलाउँदै शुक्रतारा छैं तिमी बसीरहेकी छ्याँचौ ।

२—“कसरी तिम्रो त्यस्तो वर्ण भएको हो ? कसरी तिमीलाई यस्तो सिद्ध भएको हो ? तिमीले मनपराएका भोगसम्पत्तिहरू पनि उत्पन्न भएका देखिन्दैन् ।

-
१. विमा. व. अ. क. पृ. ४३: तिलदक्षिणाविमानवण्णना; नालन्दा पालिले चाहिं ‘तिलदक्षिण...’ उल्लेख गरेको छ ।
 २. बाँकी पदहरू माथि पृ. ८ मा छैं दोहन्याई पढ्नू ।
 - ३-४. यहाँका बाँकी पदहरू माथि पृ. ९ मा छैं दोहन्याई पढ्नू ।
विमा. व. पा. पृ. १३: तिलदक्षिणविमानवत्थु ।

३—“हे महानुभाव सम्पन्ना देवी ! म सोङ्कछु कि—मनुष्यछँडा तिमीले के पुण्यकर्म गन्यौ ? कसरी तिमी यस्ती तेजिली भयौ ? कसरी तिओ शरीरको तेज सबैदिशातिर प्रकाश भएको हो ?”

अनि यसै सम्बन्धमा धर्मसंप्राहकहरू भन्दछन्—

‘मौदूगलयायनद्वारा सोधिएका प्रश्नहरू सुनी सो देवता खुशी भई—जुन कर्मको फलद्वारा उसले त्यो सम्पत्ति पाएको हो सो कुरा बताउँदै यस्तो भनी॑ ।’

१. “अहं मनुस्सेसु मनुस्सभूता,
पुरिमाय जातिया मनुस्सलोके ।

२. “अद्वां विरजं बुद्धं, विष्पसन्नमनाविलं ।
आसज्ज दानं अदासि, अकामा तिलदक्षिणं ।
दक्षिणेयस्स बुद्धस्स, पसन्ना सेहि पाणिभि ॥

३. “तेन मे तादिसो वण्णो, तेन मे इध मिज्ञति ।
उप्पज्जन्ति च मे भोगा, ये केचि मनसो पिया ॥

४. “अक्खामि ते भिक्खु महानुभाव,
मनुस्सभूता यमकासि पुञ्जं ।
तेनम्हि एवं जलितानुभावा,
वण्णो च मे सब्बदिसासु पभासती'ति॒ ॥”

१. विमा. व. पा. पृ. १४: तिलदक्षिखणविमानवत्थु ।

२. विमा. व. पा. पृ. १४: तिलदक्षिखणविमानवत्थु ।

आर्थ—

१—२—“अधित्तो जन्ममा मनुष्यलोकमा भनुष्य भई बसिरहेको वेलामा मैले निर्मल तथा सुप्रसन्न हुनुभएका बुद्धलाई देखेर वहाँमाथि भमता राखी उतनाघरी नै मैले वहाँलाई तीलहरू दानदिएँ; दाक्षिणेय हुनुभएका बुद्धलाई दानदिवा मैले आफनै हातले प्रसन्नतापूर्वक दानदिएको थिए ।

३—“त्यसैको प्रभावद्वारा मेरो यस्तो शरीर-वर्ण भएको हो, त्यसैको प्रभावद्वारा यहाँ मेरा इच्छाहरू सिद्ध भएका हुन्, त्यसैको प्रभावद्वारा मलाई भनपरेका वस्तुहरू पनि लाभ भएका हुन् ।

४—“हे महानुभावसम्पन्न भिक्षु ! मनुष्यलोकमा छंदा जुन पुण्यकर्म मैले गरेकी थिएँ सो बताएँ; त्यसै कर्मको प्रभावद्वारा तेजिलो शरीर भएको हो र त्यसैको प्रभावद्वारा मेरो शरीरको तेज सबैदिशातिर प्रकाश भएको हो ।”

१५. दद्वलविमानकथा

एक समय भगवान् श्रावस्तीमा बसिरहनु भएको थियो । त्यस समय नाल्ह^१ भन्ने गाउँमा रेवत स्थविरको उपस्थाक एक कुटुम्बिकका दुइ छोरीहरू थिए । तीमध्ये एउटीको नाम भद्रा र अर्कोको नाम सुभद्रा थियो । भद्रा आहिं पतिकुलमा गइन् । उनी श्रद्धालु तथा बुद्धिमानी थिइन् तर बाँकी भइन् । अनि एकदिन उन्ने आफ्नो स्वामी-लाई यसो भनिन्—

“हे स्वामी ! मेरी कान्छी बहिनी सुभद्रा भन्ने छन्, उनलाई ल्याउनुहोस् । यदि उन्ने पुत्र जन्माएको खण्डमा मेरो पनि सो पुत्रले हुनेछ । यो कुलबंश पनि नाश हुने छैन ।”

यो कुरा सुनी उसले त्यस्तै गच्छो । अनि भद्राले सुभद्रालाई अर्ति दिइन्—

“सुभद्रे ! विभाजन गरिकन दानदेऊ, धर्मचर्यामा अप्रमादिनी होऊ । यसरी जीवन बिताएमा दृष्टधार्मिक र सम्परायिक-अर्थ तिक्ष्ण हातमा हुनेछ ।”

१. नादिक र नालक भन्ने पाठान्तर पनि पाइन्छ ।

उनको अर्तिमारही उनले (सुभद्राले) भनेबमोर्जि प्रतिपत्तिमा बसी एकदिन सुभद्राले आयुष्मान् रेवत समेत गरी आठजना भिक्षुहरू-लाई निम्न्याइन् । अनि 'सुभद्राले बढी पुण्यसंचय गरून्' भन्ने विचार गरी सङ्घबाट उद्देश्य गराई सातजना भिक्षुहरूलाई स्थविर उनको घरमा जानुभयो । उनी अत्यन्त प्रसन्न भई आयुष्मान् रेवतलाई र अन्य भिक्षुहरूलाई प्रणीत खाद्य-भोज्यहरू आफ्ने हातले सन्तर्पित गरिन् । अनि अनुमोदन गरिसकेपछि स्थविर फक्केर जानुभयो । केहिदिन पछि सुभद्रा पनि मृत्यु भई निर्माणरति देवताहरूको स्थानमा उत्पन्न भइन् । भद्रा चाहि पुद्गलहरूमा दानविई मृत्युपछि शक देवेन्द्रकी परिचारिका भई उत्पन्न भइन् । अनि सुभद्राले आफ्नो दिव्यसम्पत्ति-लाई हेरी "के कर्मद्वारा म यहाँ उत्पन्न भएकी रहिछु ?" भनी आवर्जन गर्दा— "भद्राको अर्ति-उपदेशमा रही सङ्घगत दानको फलद्वारा यी सम्पत्तिहरू प्राप्त भएका हुन्" भन्ने कुरा थाहापाए पछि— "भद्रा चाहि कहाँ उत्पन्न भएकी रहिछन्" भनी विचारगरी हेर्दा— "शक देवेन्द्रकी परिचारिका भई उत्पन्न भएकी रहिछन्" भन्ने कुरो बुझी अनुकम्पा-पूर्वक उनी भद्राको विमानमा गइन् । अनि उनलाई भद्राले यस्तो भनिन्—

१. "दद्वलमाना वण्णेन, यससा^३ च यसस्सिनी ।

सब्बे देवे तावत्तिसे, वण्णेन अतिरोचति ॥

१. विमा. व. अ. क. पृ. ११९-२०: दद्वलविमानवण्णना ।

२. स्याममा: 'यसस्सा'; रोमनमा: 'यसस्सा' ।

२. “दस्सनं नाभिजानामि, इदं पठमदस्सनं ।
कस्मा काया नु आगम्म, नामेन भाससे ममंति? ॥

अर्थ—

१—“क्ल् क्ल् क्लिकरहेको वर्णले ट्लिकई यशद्वारा यशस्विनी भएर सबै त्रयस्त्रिश देवताहरूभन्दा पनि तिमी रूपवर्णमा अति तेजिली छछौ ।

२—“तिमीलाई मैले अघि देखेको थिइन यही पहिलो भेट हो; कुन देवलोकबाट तिमी आएको ह्वौ? र किन तिमीले मलाई ‘भद्रा’ भनी मेरो नाम लिई बोलाएकी ह्वौ?”

सुभद्रा भन्दछिन्—

१. “अहं भद्रे सुभद्रांसि, पुब्वे मानुसके भवे ।

सहभरिया च ते आर्सि, भगिनी च कनिटिका॑ ॥

२. “सा अहं कायस्सभेदा॒, विष्पमुत्ता ततो चुता ।

निम्मानरतीनं॑ देवानं॑, उपषन्ना सहव्यतं॑ तिष्ठ॒ ॥”

१. विमा. व. पा. पृ. ५२: दद्वलविमानवत्थु ।

२. स्याममा: ‘कनिटिका’ ।

३. स्याम र रोमनमा: ‘भेदाय’ ।

४-४. स्याम र रोमनमा: ‘निम्मानरतीदेवान’ ।

५. सिहल र रोमनमा: ‘सहव्यतन्ति’ ।

६. विमा. व. पा. पृ. ५२: दद्वलविमानवत्थु ।

अर्थ—

१—“हे भद्रे ! अघि म मनुष्यलोकमा सुभद्रा थिएँ; म तिच्छी सौतेनी पनि थिईं तथा कान्छी बहिनी पनि थिईं ।

२—“सो म कायबाट च्युत भई, त्यहाँबाट मुक्त भई मृत्युपछि निर्माणरती देवताहरूकहाँ उत्पन्न भएँ ।”

भद्रा भन्दछिन्—

१. “पहूतकतकल्याणा, ते देवे यं ति पाणिनो ।

येसं त्वं कित्तयिस्ससि, सुभइ जातिमत्तनो ॥

२. “अथ॑ त्वं केन वण्णेन, केन वा अनुसासिता ।

कीदिसेनेव दानेन, सुब्बतेन यसस्सिनी ॥

३. “यसं एतादिसं पत्ता, विसेसं विपुलमञ्जगा ।

देवते पुच्छताचिक्ख, किस्स कम्मस्सिदं फलं॒ति॑ ॥”

अर्थ—

१—“हे सुभद्रे ! जुन देवलोकमा उत्पन्न भएँ भनी तिमीले बयान गष्ठाउ—त्यो निर्माणरति देवलोकमा त प्रसस्त पुण्यगरेका मानिसहरू मात्र उत्पन्न हुन सक्षन् ।

१. सिंहल, स्याम, रोमनमा: ‘कथं’ ।

२. विमा. व. पा. पृ. ५२: दद्वलविमानवत्यु ।

२—“अतः कुन किशिमको पुण्यद्वारा अथवा कसको अनुशासनमा बसेर अथवा कुन प्रकारको दानद्वारा तथा कुन प्रकारको ऋतद्वारा तिमी यशवती भयौ ?

३—“के गरेर तिमीले यो विशेषता प्राप्तगन्यौ र के गरेर तिमीले यो विपुलता प्राप्तगन्यौ ? हे देवते ! म तिमीसँग सोधबछु कि—यो केको फलहो ?”

सुभद्रा भन्दछिन् —

१. “अट्टेव पिण्डपातानि, यं दानं अददं पुरे ।

दक्खिणेयस्स सञ्चस्स, पसन्ना सेहि पाणिभि ॥

२. “तेन मे तादिसो वण्णो, तेन मे इध मिज्ज्ञति ।

उप्पज्जन्ति च मे भोगा, ये के चि मनसो पिया ॥

३. “अक्खामि ते देवि महानुभावे,

मनुस्सभूता यमहं अकासि ।

तेनम्हि एवं जलितानु भावा,

वण्णो च मे सब्बदिसा पभासती'ति ॥”

अर्थ—

१—“जो मैले अघि आठजना दाक्षिणेय भिक्षुसञ्चलाई अति प्रसन्न चित्तगरी आपनै हातले दानदिएकी थिए—त्यसको प्रभावद्वारा यस्तो फल पाएकी हुँ ।

१. विमा. व. पा. पृ. ५२: दृष्टविमानवत्थु ।

२—“त्यसेको प्रभावद्वारा यस्तो शरीर-वर्ण भएकी हुँ, त्यसेको प्रभावद्वारा यहाँ मेरा इच्छाहरू सिद्ध भएका हुन्, त्यसेको प्रभावद्वारा मनपरेका वस्तुहरू पनि लाभ भएका हुन् ।

३—“हे महानुभाव सम्पन्ना देवी ! मनुष्यलोकमा छोंदा जुन पुण्यकर्म मैले गरेको थिए सो बताएँ; त्यसं कर्मको प्रभावद्वारा तेजिलो शरीर भएको हो र त्यसेको प्रभावद्वारा मेरो शरीरको तेज सबैदिशातिर प्रकाश भएको हो ।”

भद्रा भन्दछिन् —

१. “अहं तथा बहुतरेभिक्खू, सञ्जते ब्रह्मचारयो ।

तप्पेसि अन्नपानेन, पसन्ना सेहि पाणिभी ॥

२. “तथा बहुतरं दत्वा, हीनकायूपगा अहं ।

कथं त्वं अप्पतरं दत्वा, विसेसं विपुलमज्ज्ञाना ।

देवते पुच्छिताचिक्ख, किस्स कम्मस्तिदं फलं ति ॥

आर्थ —

१—“तिमीलेभन्दा मैले धेरै संयमी तथा ब्रह्मचारीहरूलाई प्रसन्नचित्त राखी आफ्नै हातले अन्न-पानहरूद्वारा सन्तर्पित गरेको थिए ।

१. सिहल र स्याममा: ‘ब्रह्मचारिनो’; रोमनमा: ‘ब्रह्मचारियो’ ।

२. विमा. व. पा. पृ. ५२: दद्वलविमानवत्थु ।

२—“तिमीलेभन्दा धेरेलाई दानदिएर पनि म हीनतर देवलोकमा उत्पन्न भएँ; मैलेभन्दा अल्पतर भिक्षुहरूलाई दानदिएकी तिमीले यस्तो विशेषता कसरी पायी? यो कुन कर्मको फल हो? हे देवी! मेरो प्रश्नको उत्तर देऊ।”

सुभद्रा भन्दछिन्—

१. “मनोभावनीयो^१ भिक्खु, सन्दिट्ठो मे पुरे अहु ।
ताहं भत्तेन निमन्तेसि, रेवतं अत्तनटुम् ॥
२. “सो मे अथथपुरेकखारो, अनुकम्पाय रेवतो ।
सङ्घे देही ति मंवोच, तस्साहं वचनं कर्ति ॥
३. “सा दक्खिणा सङ्घगता, अप्पमेय्ये^२ पतिट्ठिता ।
पुग्गलेमु तया दिनं, न तं तवमहृफलं’ति^३ ॥

आर्थ—

- १—“अधि मैले चित्तहर्षित पाने तथा महान गुणसम्पन्न भिक्षुहरूलाई देखे, अनि मैले रेवत स्थविर सहित ती भिक्षुहरूलाई निम्त्याएँ ।
- २—“अनि रेवत स्थविरले दानको फल महत्फल गराइदिनको-निमित्त अनुकम्पापूर्वक मलाई ‘सङ्घमा दान देऊ’ भनी भनुभयो र मैले पनि त्यस्तं गरे ।

-
१. मिहल, स्याम र रोमनमा: ‘मनोभावनियो’ ।
 २. स्याम र रोमनमा: ‘अप्पमेय्या’ ।
 ३. विमा. व. पा. पृ. ५३: दद्लविमानवत्थु ।

३—“त्यो दान सङ्घगत दान थियो र अप्रमाण गुणहुनेहरूमाथि प्रतिष्ठित गरेको थिएँ; तिमीले पुद्गलहरूलाई दिएकी थियौ, त्यसेले तिम्रो दानको फल महतफल नभएको हो ।”

सुभद्राले यस्तो भनेपछि उनको कुरालाई स्वीकार्दै भद्राले पुनः यसो भनिन् —

“इदानेवाहं जानामि, सङ्घे दिनं महप्फलं ।
साहं गत्वा मनुस्सत्तं, वदञ्जु वीतमच्छरा ।
सङ्घे दानानि॑ दस्सामि॑, अप्पमत्ता पुनप्पुनं॒ ति॒ ॥”

अर्थ—

“सङ्घमा दिने दानको फल महतफलदायी हुँदो रहेछ भन्ने कुरा अब मैले बुझे॒, अब मनुष्यत्वमा गएर तिम्रो कुरो सुनेर मात्सर्यता रहित भई अप्रमत्ता भई फेरि फेरि सङ्घमा दानदिने छु ।”

यसपछि सुभद्रा आफ्नो ठाउँमा फर्कर गइन् ।

अनि त्रयस्त्रिश भवन जम्मै आलोकद्वारा ढाकी आफ्नी आलोक प्रकाश पारी आएकी सुभद्रा देवपुत्रीलाई देखेर तथा उनीहरूका बीचमा भएका कुराकानी पनि सुनेर सुभद्रा अन्तर्धान भएर जानेवित्तकै ‘यी को रहिछन् ?’ भनी भन्दै शक्त देवेन्द्रले भद्रासँग यस्तो सोधे॑—

१-१. स्याममा: ‘दानं दस्सामि॑’; रोमनमा: ‘दानं दस्सामह॑’ ।

२. विमा. व. पा. पृ. ५३: दद्वलविमानवत्थु ।

३. विमा. व. अ. क. पृ. १२२: दद्वलविमानवण्णना ।

“का एसा देवता भद्रे, तथा मन्त्रयते सह ।
सब्बे देवे तावर्तिसे, वण्णेन अतिरोचती'ति३ ॥”

अर्थ –

“भद्रे ! तिमीसंग कुरागनै ती देवपुत्री को हुन् ? जो कि ऋषिस्त्रशका सबै देवताहरूमन्दा पनि तेजिली छिन् ?”

अनि भद्रा मन्दखिन् –

“मनुस्सभूता देविन्द, पुञ्च मानुसके भवे ।
सहभरिया च मे आसि, भगिनी च कनिटुका ।
सङ्घे दानानि दत्वान, कतपुञ्जा विरोचती'ति४ ॥

अर्थ –

“हे देवेन्द्र ! पूर्वजन्ममा मनुष्यलोकमा मनुष्य छँदा उ मेरी सौतेनी र कान्छी बहिनी पनि थिई, सङ्घमा वानदिएको पुण्यको प्रभावले गर्दा उ तेजिली भएकी हो ।”

अनि शक्त देवेन्द्रले उनलाई सङ्घगत वानदिएको महत्वको सम्बन्धमा प्रकाशपादै धर्मोपदेश गरे । त्यसेले यस्तो भनिएको हो५ —

१. विमा. व. पा. पृ. ५३: दद्लविमानवत्थु ।
२. विमा. व. पा. पृ. ५३: दद्लविमानवत्थु ।
३. विमा. व. अ. पृ. १२३: दद्लविमानवण्णना ।

१. “धर्मेन पुब्वे भगिनी, तया भद्रे विरोचति ।
यं सङ्घम्हि४ अप्पमेय्ये४, पतिद्वापेसि दक्षिखणं ॥
२. “पुच्छितो हि मया बुद्धो, गिज्ञकूटम्हि४ पब्वते ।
विपाकं संविभागस्स, यत्थ दिन्नं महप्फलं ॥
३. “यजमानानं मनुस्सानं, पुञ्जपेक्खान पाणिनं ।
करोतं४ ओपधिकंपुञ्जं, यत्थ दिन्नं महप्फलं ॥
४. “तं मे बुद्धो वियाकासि, जानं कम्मफलं सकं ।
विपाकं संविभागस्स, यत्थ दिन्नं महप्फलं ॥
५. “चत्तारो च पटिपन्ना, चत्तारो च फले ठिता ।
एस सङ्घो उजुभूतो, पञ्चा सील समाहितो४ ॥
६. “यजमानानं मनुस्सानं, पुञ्जपेक्खान पाणिनं ।
करोतं ओपधिकं पुञ्जं, सङ्घे दिन्नं महप्फलं४ ॥

१. स्याम र रोमनमा: ‘विरोचसि’ ।
- २-२. सिहल, स्याम र रोमनमा: ‘सङ्घस्मि’ ।
३. स्याममा: ‘गिज्ञकूटस्मि’; रोमनमा: ‘गिज्ञकूटस्मि’ ।
४. स्याममा: ‘करोन्त’ ।
५. स्याम र रोमनमा: ‘पुञ्जसीलसमाहितो’ ।
६. सं. नि. I. पृ. २३४ यजमानसुतं, सक्कसंयुतं ।

७. “एसो हि सङ्घो विपुलो महगतो,
एसप्पमेय्यो उदधीव सागरो ।
एते हि सेट्टा नरवीरसावका^१,
पभङ्करा धम्ममुदीरयन्ती^२ ॥

८. “तेसं सुदिनं सुहुतं सुयिट्टु,
ये सङ्घमुद्दिस्स ददन्ति दानं ।
सा दक्खिणा सङ्घगता पतिट्टिता,
महफला लोकविदून^३ वण्णिता ॥

९. “एतादिसं यञ्जमनुस्सरन्ता^४,
ये वेदजाता विचरन्ति लोके ।
विनेय्य मच्छरमलं समूलं,
अनिन्दिता सगगमुपेन्ति ठानंति^५ ॥”

अर्थ—

१—“हे भद्रे ! तिच्ची भगिनीले अधिल्लो जन्ममा जुन अप्रभाष

१. सिहल र रोमनमा: ‘नरविरियसावका’ ।
२. स्याममा: ‘धम्मकथं उदीरयन्ति’; रोमनमा: ‘धम्मकथमुदीरयन्ति’ ।
३. स्याममा र रोमनमा: ‘लोकविदूहि’ ।
४. स्याम र रोमनमा: ‘पुञ्जमनुस्सरन्ता’ ।
५. विमा. व. पा. पृ. ५३—५४: दद्वलविमानवत्थु ।

गुण हुने सङ्घप्रति दानदिएको थिइन्—त्यसेको कारणले गर्दा नै अहिते उनी प्रभावशाली तथा तेजिली भएकी हुन्—यो धर्मता नै हो ।

२—“एक दिन गृद्धकूट पर्वतमा मैले भगवान्सँग ‘कहाँ दानदिवा दानविभाजनको फल महान हुन्छ ?’ भनी सोधेको थिए ।

३—“‘पुण्यको इच्छागरी सांसारिक पुण्यकर्म गर्नेहरूकोनिमित्त कहाँ दानदिवा महतफल हुन्छ ?’ भन्ने कुरा पनि मैले बुद्धको अगाडि सोधेको थिए ।

४—“अनि त्यस त्यस पुरुषको कर्म र कर्मफललाई जान्नसक्ने बुद्ध भगवान्ले यस्तो जवाफ दिनुभयो—

५—“‘मार्गमा पुग्ने चारजना र फलमा पुग्ने चारजनालाई— श्रुत्युभएका तथा प्रज्ञा र शीलले परिपूर्ण भएका सङ्घ भन्दछन् ।

६—“‘पुण्यको इच्छागरी दानदिने मानिसहरूकोनिमित्त तथा सांसारिक पुण्यकर्म गर्ने मानिसहरूकोनिमित्त सङ्घमा दिएको दानको फल महतफलदायी हुन्छ ।’

७—“यो सङ्घ नै विपुल तथा महान छ, यो सङ्घ नै महासागरको पानी जस्तै अप्रमेय छ, यो सङ्घ नै नरबीर हुनुभएका बुद्धका श्रावकहरू हुन्— जसले ज्ञानको आलोक प्रकाश पार्छन् ।

८—“जसले सङ्घलाई उद्देश्यगरी दानदिन्छ उसले राम्ररी दानदिएको हुन्छ, राम्ररी सत्कार गरेको हुन्छ तथा राम्ररी यज्ञ गरेको हुन्छ; सङ्घमा प्रतिष्ठित गराइएको त्यो दानको फल महतफलदायी हुन्छ र यसेलाई लोकविद् हुनुभएका बुद्धले पनि प्रशंसा गर्नुभएको छ ।

९—“यसरी सङ्घमा दिएको दानको अनुस्मरणगरी जो प्रसन्न भई
लोकमा विचरण गर्छ—उसले मात्सर्य मलको जरोसमेत उखेल्न सक्छ र
प्रशंसित भई स्वर्गमा पनि पुग्नसक्छ ।”

अनि आयुष्मान् महामौद्गल्यायन वेचारिका गर्दै शक्र
देवेन्द्रकहाँ पुग्दा उनले दद्लविमानका जम्मै कुराहरु स्थविरलाई
सुनाए । जुन कुराहरु पछि स्थविरले भगवान्लाई सुनाउनुभयो । अनि
यसै कुरालाई लिएर भगवान् बुद्धले उपस्थित परिषद्लाई धर्मोपदेश
गर्नुभयो । जुन धर्मोपदेश महाजनहरुकोनिमित्त सार्थक भएको थियो ।



१. विमा. व. अ. क. पृ. १२५: दद्लविमानवर्णना ।

१६. द्वारपाल^१विमानकथा

एक समय भगवान् राजगृहस्थित वेगुवनमा बस्नुभएको थियो । त्यसबखत एक उपासकले सङ्घकोनिमित्त नित्य चारवटा भोजन दिने गर्थ्यो । उसको घर शहरको पुष्टारमा रहेकोहुँदा चोरहरूको भयले गर्दा घरको देलो सेधै जसो बन्द गरिराखदथ्यो । कहीले कहीले देलो युनिराखेको कारणले गर्दा भिक्षुहरू भिक्षा नपाइ त्यसै फर्केर जान्थे ।

एकदिन उपासकले आफ्नो भार्यासिंग सोध्यो—

“भद्रे ! आर्यहरूकोनिमित्त सम्मानपूर्वक भोजन दिइन्छ के ?”

अनि उसले भनी—“एकदिन आर्यहरू आउनु भएन ।”

“के कारणले त ?

“शायद देलो युनिएको कारणले हुनसक्छ ।”

यो सुनेर विरक्तलागी उपासकले एक पुरुषलाई “आजदेखि तिमी देलोमा पाले बस र जब आर्यहरू आउनुहुनेछ तब वहाँहरूलाई घरमा भित्र्याई वहाँहरूको हातबाट भिक्षापात्र मागिलिई आसन

१. अटुकथामा: ‘द्वारपालक’ उल्लेख भएको छ । विमा. व. अ. क.

पृ. १९७.

बछ्याउने आदि समयोचित कर्तव्य पालन गर” भनी द्वारपाल राख्यो । “हुन्छ” भनी उसले त्यस्तै गर्नथाल्यो र यस्तो गर्दा गर्दा भिक्षुहरूकहाँ धर्मसुनी मनमा उत्पन्न भएको श्रद्धाको साथै कर्मफलको विश्वासको कारणले गर्दा त्रिशरणमा प्रतिष्ठित भई पञ्चशील पालनगरी अत्यन्त भक्तिपूर्वक भिक्षुहरूको उपस्थान गन्यो । पछि नित्य योजन दिने उपासकको मृत्युभई उ यामा^१ लोकमा उत्पन्न भयो । द्वारपाल चाहौं सेवाशुश्रूषा र दानानुमोदनादि गरेको कर्मको प्रभावद्वारा मृत्युपछि त्रयस्त्रिशमा उत्पन्न भयो । उसलाई मणी स्तम्भहरू भएका सातशय कूटागारहरूले सुशोभित भएका वैदूर्यका कोठाहरू भएका बाहु योजनको कनकविमान उत्पन्न भयो ।

अनि देवचारिका गर्दै त्रयस्त्रिश भवनमा पुग्नु भएको आयुष्मान् महामौद्गल्यायनले उसलाई देखेर उसेंग यी गाथाहरूद्वारा प्रश्न सोच्नुभयो^२—

१. “उच्चमिदं मणिथूणं विमानं,
समन्ततो द्वादस योजनानि ।
कूटागारं सत्तसता उलारा,
वेलुरियथम्भा रुचकत्थता सुभा ॥

२. “तत्थच्छसि पिवसि खादसि च,
दिब्बा च वीणा पवदन्ति वगुं ।

१. त्रयस्त्रिशभन्दा माथिल्लो लोक ।

२. विमा. व. अ. क. पृ. ११७: द्वारपालकविमानवण्णना ।

दिब्बा रसा कामगुणेत्थ पञ्च,
नारियो च नच्चन्ति सुवर्णच्छन्ना ॥

३. “केन ते तादिसो वर्णो, ...^१

४. “पुच्छामि तं देव महानुभाव, ...^२”

अर्थ—

१—“मणीहरू जडित यो विमान अगलो छ—जसको चारंतिरबाट बाहू बाहू योजन छ र जसमा मनोरमणीय राम्रा राम्रा स्तम्भहरू छन् र कोठाहरूमा सुवर्णका फलेकहरू पनि बछ्याई राखेका छन् ।

२—“त्यसमा बसेर तिमी खान्छौ पनि पिउँछौ पनि; मधुर स्वरले दिव्यमय वीणाहरूका आवाजहरू पनि सुनिन्द्धन् र यहाँ दिव्य-पञ्चकामगुणहरू पनि छन् अनि सुवर्णमय नारीहरू पनि नाचिरहेका छन् ।

३—“कसरी तिम्रो त्यस्तो वर्ण भएको हो ? कसरी तिमीलाई यस्तो सिद्ध भएको हो ? तिमीले मनपराएका भोगसम्पत्तिहरू पनि उत्पन्न भएका देखिन्द्धन् ।

४—‘हे महानुभावसम्पन्न देव ! म सोङ्गलु कि—मनुष्य छोंदा तिमीले के पुष्पकर्म गन्यो ? कसरी तिमी यस्तो तेजिलो भयो ? कसरी तिम्रो शरीरको तेज सबैदिशातिर प्रकाश भएको हो ?’

१-२. यहाँका बाँकी पदहरू माथि पृ. ३ मा उल्लेख भए बमोर्ज दोहन्याई पढ्नू ।

अति यसं सम्बन्धमा धर्मसंग्राहकहरू भन्दछन्—

“सो देवपुत्रो अत्तमनो, मोगल्लानेन पुच्छितो ।
पञ्चं पुटो वियाकासि, यस्स कम्मस्सिदं फलं॑ ॥”

आर्थ—

“मौदूगल्यायनद्वारा सोधिएका प्रश्नहरू सुनी सो देवपुत्र खुशी
भई—जुन कर्मफलद्वारा त्यस्तो सम्पत्ति पाएको हो त्यो कुरा बताउँदै
उसले यस्तो भन्यो ।”

१. “दिव्यं मम॑ वस्सहस्रसमायु,
वाचाभिगीतं मनसा पवत्तितं ।

एत्तावता ठस्ति पुञ्चकम्मो,
दिव्येहि कामेहि समज्ज्ञभूतो ॥

२. “तेन मे तादिसो वण्णो, तेन मे इधमिज्ज्ञति ।
उप्पज्जन्ति च मे भोगा, ये केचि मनसो पिया ॥

३. “अक्खामि॑ ते भिक्खु महानुभाव,
मनुस्सभूतो यमकासि पुञ्ज॑ ।

१. विमा. व. पा. पृ. ८५: द्वारपालविमानवत्थु ।

२. स्याम र रोमनमा: ‘मम’ ।

३-३. सिहल, स्याम र रोमनमा: छैन ।

तेनम्हि एवं जलितानुभावो,
वण्णो च मे सब्बदिसा पभासती'ति १ ॥"

अथ —

१—“मैले त केवल वचनद्वारा आउनुहोस्, बस्नुहोस् आदि मात्र भनेको थिएँ र आर्यहरूमाथि उत्पन्न भएको प्रसन्नचित्त तथा श्रद्धामात्र मेरो मनमा प्रवर्तित थियो । दानदिनकोनिमित्त मसँग केही नभएको हुँदा मैले कुनै दान दिएको छैन । यत्तिकै कर्मको प्रभावद्वारा म दिव्यकाम सुखले युन्न भएको छु तथा मेरो दिव्यआयु एकहजार वर्ष छ ।

२—“त्यसेको प्रभावद्वारा मेरो यस्तो शरीर-वर्ण भएको हो, त्यसेको प्रभावद्वारा यहाँ मेरा इच्छाहरू सिद्ध भएका हुन्, त्यसेको प्रभावद्वारा मलाई मनपरेका भोगसम्पत्तिहरू पनि लाभ भएका हुन् ।

३—“हे महानुभावसम्पन्न भिक्षु ! मनुष्यलोकमा छोंदा जुन कर्म मैले गरेको थिएँ सो बताएँ, त्यसै कर्मको प्रभावद्वारा मेरो शरीर तेजिलो भएको हो र त्यसेको प्रभावद्वारा मेरो शरीरको तेज सबैदिशातिर प्रकाश भएको हो ।”

१७. दीपविमानकथा

एक समय भगवान् श्रावस्तीमा बसिरहनु भएको अवस्थामा घेरे उपासकोपासिकाहरू एक उपोसथको दिनमा उपोसथिक भई भोजनको समयभन्दा अगाडि नै यथाशक्य दानदिई, समयमै भोजनगरी शुद्धवस्त्र लगाई शुद्ध-उत्तरासङ्ग ओढी हातमा सुगन्धित फूलमालाहरू तथा धूपहरू लिई भोजनोपरान्त विहारमा गई मनोभावनीय (=आदरणीय) भिक्षुहरूको उपासना गरी सन्ध्या समयमा धर्मोपदेश पनि सुने । विहारमै बस्ने इच्छागरी धर्मोपदेश सुनिरहेदा रहेदै सूर्य अस्ताई अन्धकार भयो । अनि तिनीहरूमध्ये एक स्त्रीले— औंध्यारो परेको देखो “बत्ती राखिदिनु पन्यो” भन्ने विचार गरी आफ्नो घरबाट बत्तीहरू ल्याउन लगाई धर्माशनको वरिपरि बत्तीहरू राखी उज्यालोपारी धर्मोपदेश सुनी । की बत्ती प्रदान गर्न पाएकोमा उ अत्यन्त प्रसन्न तथा प्रमुदिता भई बन्दना गरी घर फर्केर गई । त्यसपछि मृत्युभई उ त्रयस्त्रिश भवनको जोतिरस-विमानमा उत्पन्न भई । उसको शरीरको वर्ण अति उज्यालो तथा राङ्गो थियो र अरु देवताहरूलाई जिती दशदिशा आलोकित पारी उ बस्दथो ।

आयुष्मान् महामौद्रगल्यायन देवचारिका गर्दा गर्दै— सो

देवतालाई चन्द्र सूर्यले कैं दशदिशा आलोकितपारी एकहजार अप्सराहरू-
द्वारा परिवृत्त भई—बसीरहेकी देखेर उसँग यस्तो सोञ्जुभयो’—

१. “अभिककन्तेन वण्णेन, यात्वं तिट्ठसि देवते ।
ओभासेन्ती दिसा सब्बा, ओसधी विय तारका ॥
२. “केन ते तादिसो वण्णो, केन ते इध मिज्ज्हति ।
उप्पज्जन्ति च ते भोगा, ये केचि मनसो पिया ॥
३. “केन त्वं विमलोभासा, अतिरोचसि देवता॑ ।
केन ते सब्बगतेहि, सब्बा ओभासते दिसा॑ ॥
४. “पुच्छामि तं देवी महानुभावे,
मनुस्सभ्रता किमकासि पुञ्जं ।
केनासि एवं जलितानुभावा,
वण्णो च ते सब्बदिसा पभासती'ति॑ ॥”

अर्थ—

१—“हे देवते ! सुन्दर रूप धारणगरी, सबै विशातिर तेज
फैलाउदै शुक्रतारा कैं तिमी बसीरहेकीछ्यौ ।

१. विमा. व. अ. क. पृ. ४०-४१: दीपविमानवण्णना ।
२. सिहल, स्याम र रोमनमा: ‘देवते’ ।
३. स्याम र रोमनमा: ‘ओभासरे’ ।
४. विमा. व. पा. पृ. १२: दीपविमानवत्थु ।

२—“कसरी तिन्हो त्यस्तो वर्ण भएको हो ? कसरी तिमीलाई यस्तो सिद्ध भएको हो ? तिमीले मनपराएका भोगसम्पत्तिहरू पनि उत्पन्न भएका देखिन्छन् ।

३—“कसरी अरु देवताहरूभन्दा तिमी विमलाभास भएकी हो ? के कारणहारा सबैविशातिर तिन्हो शरीरबाट तेज फैलिइरहेको हो ?

४—“हे महानुभावसम्पन्ना देवी ! म सोच्छद्धु कि—मनुष्य छंदा तिमीले के पुण्यकर्म गन्यौ ? कसरी तिमी यस्ती तेजिली भयौ ? कसरी तिन्हो शरीरको तेज सबैविशातिर प्रकाश भएको हो ?”

अनि यसै सम्बन्धमा धर्मसंग्राहकहरू भन्दधन्—

“मौद्रगलयायनद्वारा सोधिएका प्रश्नहरू सुनी सो देवता खुशी भई—जुन कर्मको फलहारा त्यो सम्पत्ति पाएकी हो सो कुरा बताउँदै उसले ‘यस्तो भनी’—”

१. “अहं मनुस्सेसु मनुस्सभूता,

पुरिमाय जातिया मनुस्सलोके ।

तमन्धकारम्हि तिमीसिकायं,

पदीपकालम्हि अदासि॑ दीपं॒ ॥

२. “यो अन्धकारम्हि तिमीसिकायं,

पदीपकालम्हि ददाति दीपं ।

उप्पज्जति जोतिरसं विमानं,

पहूतमल्यं बहुपुण्डरीकं ॥

१. विमा. व. पा. पृ. १२: दीपविमानवत्थु ।

२-२. सिहल, स्याम र रोमनमा: ‘अदं पदीपं’ ।

३. “तेन मे तादिसो वण्णो, तेन मे इधं मिज्ज्ञति ।
उप्पज्जन्ति च मे भोगा, ये केचि मनसो पिया ॥
४. “तेनाहं विमलोभासा, अतिरोचामि देवता ।
तेन मे सब्बगत्तेहि, सब्बा ओभासते दिसा ॥
५. “अक्खामि^१ ते भिक्खु महानुभाव,
मनुस्सभूता यमकासि पुञ्जं^२ ।
तेनम्हि एवं जलितानुभावा,
वण्णो च मे सब्बदिसा पभासती'ति^३ ॥”

अर्थ—

१—“अघिल्लो जन्ममा मनुष्यलोकमा म मनुष्य छँदा रातपरी
आँध्यारो भयो र बत्तीबाल्ने वेलामा मैले बत्ती दान दिएकी थिएँ ।

२—“जसले रात परेको वेलामा, आँध्यारो परेको वेलामा तथा
बत्ती बाल्ने वेलामा बत्ती दान दिन्छ—उसले धेरै पुण्डरीक फूलहरू
भएको ‘जोतिरस-विमान’ पाउन सक्छ ।

३—“त्यसेको प्रभावद्वारा मेरो यस्तो वर्ण भएको हो, त्यसेको
प्रभावद्वारा यहाँ मैले चिताए बमोङ्गि सिद्ध भएको हो, त्यसेको प्रभाव-
द्वारा मलाई मनपर्दा वस्तुहरू पनि लाभ भएका हुन् ।

- १-१. यति पदहरू स्याम-पुस्तकमा छैनन् ।
२. विमा. व. पा. पृ. १३: दीपविमानवत्थु ।

४—“त्यसैले म अरु देवताहरूभन्दा पनि विमलाभास भएकी हुँ, त्यसैको प्रभावद्वारा सबैदिशातिर मेरो शरीरबाट तेज फैलिइरहेको हो ।

५—“हे महानुभाव सम्पन्न भिक्षु ! मनुष्यलोकमा छाँदा जुन पुण्यकर्म मैले गरेकी थिएं सो बताएँ; त्यसै कर्मको प्रभावद्वारा तेजिलो शरीर भएको हो र त्यसैको प्रभावद्वारा मेरो शरीरको तेज सबैदिशातिर प्रकाश भएको हो ।”

त्यसपछि मौद्गल्यायन स्थविरले जुन कुरा सोध्नु भएको थियो सो कुराको अर्थ बताइसकेपछि सोही कुराको कारणमा बताइएका दानादिका उपदेशद्वारा उसको चित्त उपयुक्त भएको बुझ्नु भई महामौद्गल्यायन स्थविरले उसलाई चतुरस्त्यका कुराहरू प्रकाशपार्नु भयो । सत्यको उपदेश सुनाइसक्नु भएपछि सो देवपुत्री परिवार सहित स्रोतापत्ति-फलमा प्रतिष्ठित भई । त्यसपछि स्थविर त्यहाँबाट फर्केर आउनुभई घटेका कुराहरू जम्मै भगवान्लाई सुनाउनुभयो । अनि भगवान्ले सोही कुरालाई लिएर उपस्थित परिषद्लाई विस्तारपूर्वक धर्मोपदेश गर्नुभयो । त्यो धर्मोपदेश महाजनहरूकोनिमित्त सार्थक भएको थियो । उपदेश सुनेका महाजनहरूले त्यहाँदेखि विशेष गरी प्रदीप दान गर्ने कुरामा ध्यानदिन थाले ।

१. विमा. व. अ. क. पु. ४३: दीपविमानवण्णना ।

१८. नागविमानकथा

एक समय भगवान् बुद्ध वाराणशीको अृषिपतन मृगदावनमा बस्नुभएको थियो । त्यस समय वाराणशी वासिनी श्रद्धासम्पन्ना तथा शीलसम्पन्ना एक उपासिकाले भगवान्‌को उद्देश्य गरी एकजोर वस्त्र बुझलगाई राम्ररी सफागरी भगवान्‌को छेउमा गएर भगवान्‌को चरणकमलमा सो वस्त्र राखी यस्तो विन्तिगरी—

“भन्ते ! भगवान्‌ले यो एकजोर वस्त्र अनुकूलपूर्वक स्वीकार गर्नुहोस्—जो मेरोनिमित दीर्घकालसम्मको लागि हित र सुख हुनेछ ।”

भगवान्‌ले स्वीकार गर्नुभयो र उसको उपनिषद्य सम्पत्ति देखेर उसलाई धर्मोपदेश पनि गर्नुभयो । धर्मश्ववणपछि उ स्रोतापत्ति-फलमा प्रतिष्ठित भई । त्यसपछि भगवान्‌लाई बन्दना तथा प्रदक्षिणा गरी उ घर फर्की । केही समय नवित्तै मृत्युभई यसुत्तरा भन्ने नामले उ त्रयन्त्रिश लोकमा उत्पन्न भई । उ शक देवराजाकी प्रिया तथा मनापिनी थिई । उसको पुण्यको प्रभावद्वारा हेमजाल प्रतिच्छब्द उत्तम हात्ती उत्पन्न भयो । त्यसको काँधमा मणीमय मण्डपको बीचमा राम्ररी वळ्याइरात्तेको रत्नमय आसन पनि उत्पन्न भयो । त्यसको दुइ दाहामा कमलका फूलहरूले भरिभराउ भएका दुइ पुष्करिणी पनि उत्पन्न भए ।

त्यस पुष्करिणीका पश्चकर्णिकाहरू माथि बसेका, हातमा पञ्चतूर्धादि लिएका देवकन्याहरू नाच्छन् पनि गाउँछन् पनि ।

शास्ता इच्छानुसार वाराणशीमा बस्नुभएपछि जहाँ श्रावस्ती हो त्यहाँ चारिकागाँदे जानुभयो र क्रमशः श्रावस्तीमा पुगी जेतबनमा बस्नुभयो ।

अनि आफूले अनुभूत गरेका दिव्यसम्पत्तिहरू देखेर सो देवताले त्यस्को कारण विचार गरी हेर्दा—शास्तामा एकजोर वस्त्र प्रदान गरेको हो भने कुरा थाहापाएपछि मनमा उत्पन्न भएको प्रीतिसौमनस्यको कारणले गर्दा भगवान्‌प्रति उसको महत् श्रद्धा उत्पन्न भयो । अनि भगवान्‌लाई वन्वना गर्ने मनसाय लिई रातको याम वितिसकेपछि हातीमा चढी आकाशबाट आई हातीबाट ओल्हो भगवान्‌लाई वन्वना गरी दुइहात जोरी उ एक छेउमा उभिइरही ।

त्यसधिकत भगवान्‌को नगीच बसिरहनु भएका आयुष्मान् बङ्गीसले भगवान्‌को स्वीकृति लिई उसेंग यस्तो सोष्ठुभयो!—

१. “अलङ्कृता मणिकञ्चनाचितं^१,
सोवण्णजालचितं^२ महन्तं ।

१. विमा. व. अ. क. पृ. १४५-४६: नागविमानवण्णना ।

२. स्याममा: ‘कनक कञ्चनाचितं’; रोमनमा: ‘मणिकनक कञ्चनाचितं’ ।

३. बर्मीमा: ‘सुवण्णजालचितं’ ।

अभिरूप्यहं गजवरं सुकपितं,
इधागमा वेहायसं^१ अन्तलिक्षे ॥

२. “नागस्स दन्तेसु दुवेसु निर्मिता,
अच्छोदकारूपं पदुमिनियो सुफुल्ला ।
पदुमेसु च^३ तुरियगणा^४ पभिज्जरे,
इमा च नच्चन्ति मनोहरायो ॥
३. “देविद्विपत्तासि महानुभावे,
मनुस्सभूता किमकासि पुञ्जं ।
केनासि एवं जलितानुभावा,
वण्णो च ते सब्बदिसा पभासती’ति^५ ॥

अर्थ—

१—“मणीकाञ्चनहरू जडिएका सबैप्रकारका आभरणहरू लगाई महान विचित्र मुवर्णजालहरूले सजाइएका उत्तम हात्तीमा चढी आकाशबाट तिमी यहाँ आयो ।

२—हात्तीका दुवे दाहाहरूमा निर्मित—निर्मल पानीले भरिएका पश्चफूलहरूले शोभायमान भएका दुइ पुष्करिणीहरूमा तूर्यगणहरू बाहलयहरूको आवाजको बीचमा मनोहरहँगले नाच्चछन् ।

१. सिहल, स्याम र रोमनमाः ‘वेहासयं’ ।
२. सिहलमाः ‘अच्छोदिका’ ।
३-३. स्याममाः ‘तूरियगणा’; बर्मीमाः ‘च तूरियगणा’ ।
४. विमा. व. पा. पृ. ६१-६२: नागविमानवत्थु ।

३—“देवऋद्धि भएका महानुभावसम्पन्ना तिमीले मनुष्यलोकमा छँदा के पुण्य गच्छौ ? कुन कारणले तिन्हो यस्तो ज्वलित प्रभाव भएको हो ? सबैदिशातिर तिन्हो वर्ण पनि फैलिदैछ ।”

यसरी सोधिएपछि देवताले यस्तो भनी—

१. “वाराणसियं उपसङ्क्षिप्तिवा,

बुद्धस्सहं^१ वत्थयुगं अदासि ।

पादानि वन्दित्वा^२ छमा निसिंदि,

वित्ता^३ चहं^४ अञ्जलिकं अकासि ॥

२. “बुद्धो च मे कञ्चनसन्निभत्तचो,

अदेसयि समुदयदुक्खनिच्चतं ।

असङ्घतं दुक्खनिरोधसस्तं^५,

मग्गं अदेसयि^६ यतो विजानियं^७ ॥

१. स्याम र रोमनमा: ‘बुद्धस्सा’ ।

२. सिहल र रोमनमा: ‘वन्दित्व’ ।

३-३. स्याममा: ‘चित्तावतं’; सिहलमा: ‘वित्त वहं’; रोमनमा: ‘वित्तावतं’ ।

४. स्याम र रोमनमा: ‘दुक्खनिरोधसञ्च’ ।

५. सिहलमा: ‘अदेसेसि’ ।

६. रोमनमा: ‘विजानिस्सं’; नालन्दा पालिमा: ‘विमानिस्सं’ ।

३. “अप्पायुकी कालकता ततो चुता,
उपपन्ना तिदसगण^१ यसस्तिनी ।
सक्कस्सहं^२ अञ्जतरा पजापति,
यसुत्तरा नाम दिसासु विस्सुता’ति^३ ॥”

अर्थ—

१—“वाराणशीको भृषिपतनमा गई मैले बुद्धलाई एक जोर
बस्त्र दानदिएँ, वहाँको चरणकमलमा बन्दना गरी भुइमा बसे^४ अनि
प्रसन्न भई दुइहात जोरी वहाँलाई नमस्कार पनि गरे^५ ।

२—“काञ्चनवर्ण हुनुभएका वहाँले मलाई दुःख, दुःखसमुदय र
त्यसको अनित्यताको बारेमा उपदेश गर्नुभयो । अनि असंस्कृत भएको
निर्वाण र निर्वाणगामिनी मार्गको बारेमा पनि उपदेश गर्नुभयो—जुन
धर्महरूलाई मैले साक्षात्कार पनि गरे^६ ।

३—“अनि अल्पायुक्ताको कारणले गर्दा त्यहाँबाट च्युत भई म
यशस्त्वनी भई देवगणहरूमा उत्पन्न भएँ र शक्रका प्रजापतिहरूमध्ये एक
भएँ र यसुत्तरा भन्ने मेरो नाम सर्वेदिशातिर प्रल्यात भयो ।”

१. स्याममा: ‘नितसानं’; रोमनमा: ‘तिदसानं’ ।

२. सिंहल, स्याम र रोमनमा: ‘सक्कस्सहं’ ।

३. विमा. व. पा. पृ. ६२: नागविमानवत्थु ।

१६. नावाविमानकथा

एक समय भगवान् धेरे भिक्षुहरू साथमालिई जनपद चारिका गर्दे कोशल जनपदको थूण भन्ने ब्राह्मण गाउँमा^१ जानुभयो । त्यसबछत थूण ब्राह्मण गाउँका ब्राह्मणहरूले यस्तो सुने—

“धर्मण गौतम हात्रो गाउँमा आउँदैछन् ।”

अनि बुद्धधर्म प्रति प्रसन्न नहुने, मिथ्यादृष्टिक तथा मात्सर्य स्वभावका ती थूण गाउँका ब्राह्मणहरूले यस्तो सोचे—

“यदि श्रमण गौतम यस गाउँमा आई दुइ चारदिन बसेको खण्डमा यस गाउँका सबैजसो मानिसहरूलाई उनले आफ्नो वशमा राख्नसक्छन् र ब्राह्मण धर्मले प्रतिष्ठा पाउन सक्ने छैन ।”

यसरी सोचेर उनीहरूले भगवान्लाई त्यहाँ नराख्ने विचार गरी अथवा जस्तो गर्दा भगवान् त्यहाँ बस्न नसक्ने हो त्यस्तो गर्न उपाय

१. उदान पालिको ‘उदपान सूत्र’ मा चाहिँ ‘थूण भन्ने मल्लहरूको ब्राह्मण गाउँ’ भनी उल्लेख भएको छ । पृ. १५९, चूलवरगो-७.

यो थूण गाउँ कोशल राज्य अन्तर्गत मल्लहरूको गाउँ हो भनी

D. P. P. I. पृ. १०४२ मा डा. मल्लसेकरले उल्लेख गरेका छन् ।

सोची—नदीका तीर्थस्थानहरूमा राखिराखेका डुङ्गाहरू अन्ततिर लगे, पूलहरूमा जान नसक्ने गरिदिए तथा पानी-मण्डप तथा शालाहरू पनि परिभोग गर्न नहुने गरिदिए । यौटा पानीको कुवा बाहेक अरू सबै कुवाहरूमा घाँस र परालहरू राखी छोपिदिए । यसेलाई लिएर उदान-पालिले पनि यस्तो उल्लेख गरेको छ—

“अनि थूण गाउँका ब्राह्मण गृहपतिहरूले श्रमण मुण्डकले पानी खान नपाउन् भनी कुवामा घाँस र परालहरू राखी छोपिदिए ।”

उनीहरूको ती विकारतालाई जान्नु भई उनीहरू प्रति अनुकम्पा राख्नु भई भगवान् बुद्ध भिक्षुहरू सहित आकाशमार्गबाट नदी पार गरी क्रमशः थूण ब्राह्मण गाउँमा आइपुग्नु भयो । अनि वहाँ बाटाको एकापट्टिको एक रुखमनि बिच्छुघाइराखेको आसनमा बस्नुभयो । त्यसवर्खत केही पैंधेनीहरू भगवान्को नजिकबाट जाँदै थिए । त्यस गाउँका मानिसहरूले—“यदि श्रमण गौतम यहाँ आएमा उनको

१. उदा. पा. पृ. १५९: उदपानसुत्त, चूलवग्गो—७, अ. क. पृ. २५६.

उदानटुकथानुसार (पृ. २६५) जब थूण गाउँका ब्राह्मणहरूले माथि उल्लेख भए अनुसार पानी नखुवाउने निश्चय गरे तब उनीहरूले त्यसवर्खत रहेको एकमात्र पानीखाने कुवाबाट एकहप्तासम्मको लागि पानी वसारी सो कुवामा घाँस र परालहरू राखी छोपि दिएका थिए । त्यस कुवामा बाहेक अरू कुवाहरूमा पानी सुकेको थियो भनी उल्लेख भएको छ ।

प्रत्युत्गमनादि गरी स्वागत नगर्ने तथा घरमा आउने उनका कुनै पनि श्रावकलाई कुनै भिक्षा पनि नदिने^१ भन्ने आदि कराल गरेका थिए^१ ।

त्यस गाउँको एक ब्राह्मणकी दाशीले गाप्रोमा पानी लिएर गइरहेकी बेलामा भिक्षुसङ्घहरूद्वारा परिवृत्त भई बसिरहनु भएका बुद्ध भगवान्‌लाई उसले देखी । हिडाइको कारणबाट बहाँहरू थकित तथा ध्यासी भइरहेको कारण पनि उसले बुझी । अनि उसले प्रसन्नतापूर्वक बहाँहरूलाई पानी दिने इच्छा गरी । त्यसबखत उसले—“यद्यपि यो गाउँलेहरूले श्रमण-गौतमलाई कुनै प्रकारले स्वागतसम्म पनि नगर्ने भन्ने कराल गरेका छन् । तथापि यस्ता पुण्यक्षेत्र तथा दाक्षिणेयसम्पत्ति पाएर पनि मैले पानीमात्र दिएर भएपनि आफ्नो शरण बनाउन सकिन भने कहिले म यस्तो दुःखी जीवनबाट पारतन सकूला ? अतः मेरा मालिक तथा अरू सबै गाउँलेहरूले चाहे मलाई पिठुन् चाहे मारून् तर मैले यस्ता पुण्यक्षेत्रहरूलाई पानी त अवश्य नै पियाउने नै छु” भन्ने ढूढ निश्चय गरी अरू पैंधोर्नेहरूले रोकदा रोकदै पनि उसले आफ्नो जीवन नै समर्पित गरी टाउकोबाट गाप्रो फिकी दुझहातले गाप्रो एक क्षेत्रमा राखी — मनमा उठेको महत प्रीतिसौमनस्य लिई भगवान्‌कहाँ गई पञ्चाङ्गवन्दना गरी भगवान्‌लाई पानीद्वारा निम्स्थाई । उसको प्रसन्नचित्तलाई हेरी उसमाथि अनुग्रह गर्दै भगवान्‌ले पानी छानी हातखुट्टा घोई पानी पनि पिउनुभयो । तर गाप्रोमा भने पानी घटेको थिएन । यो देखेर उ क्छन् प्रफुल्लित भई अर्को भिक्षुलाई पनि उसले पानी दिई । यस्तै प्रकारले उसले एक एक जनालाई गरी सबै भिक्षुहरूलाई पानी दिई । तथापि

१. विमा. व. अ. क. पृ. ३६: नावाविमानवर्णना ।

गाप्रोको पानी भने कत्तिपनि घटेको थिएन । यो देखेर उ अत्यन्त प्रसन्न भई पूर्णघट लिएर घरतिर लागी॑ ।”

उसले पानी दिएको कुरा उसका मालिक ब्राह्मणले सुनेर—
“यसले गाउँलेहरूको कराललाई भङ्ग गरी र मलाई पनि निन्दनीय गराइदिई” भन्ने लागेपछि क्रोधले आगो जस्तो भई मुरमुरिई उसलाई भुइमा पछारी हातखुट्टाले खूब कुट्यो । सोही कुटाइको कारणबाट उसको जीवनको अन्त भई उ त्रयस्त्रिश भवनमा उत्पन्न भई । उसको पुण्यको प्रभावद्वारा कल्पवृक्ष जस्तो शोभायमान भएको एक विशाल विमान उत्पन्न भयो । त्यस विमानलाई घेरालगाई मोतीको जाल र चाँदीका बालुवाहरू छरिएका तथा नदीको सेतो तीर भएको, नदीमा शीतल-निर्मल भणिजस्तै पानी बगिरहेको नदी पनि उत्पन्न भयो । यो नदीको दुवै किनारमा उदयानहरूले सुशोभित ठाडे ठाडेका पुष्करिणी-हरूमा पञ्चरंगी पचपुण्पहरूद्वारा प्रतिमण्डित भएका डुङ्गाहरू पनि उत्पन्न भए । उ त्यहाँ विद्यसम्पत्तिको सुखानुभव गर्दै बस्नथाली॑ ।

अनि भगवान्‌ले आयुष्मान् आनन्दकाई आमन्त्रण गर्नुभयो—

“आनन्द ! तिमीले मलाई कुवाबाट पानी ल्याऊ ।”

स्थविरले—“भन्ते ! थूण गाँडँका मानिसहरूले कुवालाई फोहर पारेका छन् (दूसितो) । अतः पानी ल्याउन सकिदैन” भनी भन्नुभयो ।

१. विमा. व. अ. क. पृ. ३७: नावाविमानवर्णना ।

२. विमा. व. अ. क. पृ. ३७: नावाविमानवर्णना ।

दोध्रो र तेश्रो पटक पनि भगवान्‌ले आनन्दलाई 'पानील्याऊ' भनी अहाउनु भयो ।

अनि तेश्रो पटकमा भगवान्‌को पात्र लिई आनन्द स्थविर कुवातिर जानुभयो । आनन्द स्थविर कुवातिर जाँदा जाँदै डोरी राखेर तानुपत्तें^१ कुवाको पानी कुवा भरिएर चारैतिर बग्नथाल्यो । सबै घाँस र परालहरू आपसेआफ बोर गए । यसरी बढ्दै आएको पानीले गाउँका अरु सुकेका पोखरी तथा कुवाहरू सबै भरिए । मानो वर्षा भएको छं सबै ठाउँहरूमा पानी पानी भयो^२ । यो आश्चर्य तथा अद्भूत प्रातिहार्य देखेर आश्चर्य तथा चकोत परी भगवान्‌कहाँ गई गाउँका ब्राह्मणहरूले भगवान्‌संग क्षमा माने । ब्राह्मणहरूले आफूले गरेका अपराधलाई अपराधकोहरूमा भगवान्‌संग क्षमा मान्ने वित्तिकं^३ पानीको बाढी साम्यभएर गयो भन्ने कुरा. नावाविमानवण्णनाले, उल्लेख गरेको छ । त्यसपछि उनीहरूले भगवान् र मिक्षुसङ्गकोनिमित्त बस्ने ठाउँहरूको व्यवस्थामिताई भोलिकोनिमित्त भोजनद्वारा निस्तो

१. उदा. अ. क. पृ. २६७: उदपानसुत्तवण्णना, चूलवग्गो-७.

२. उदा. अ. क. पृ. २६६-६७: उदपानसुत्तवण्णना, चूलवग्गो-७ यहाँनिर उदानअट्कथाले विस्तृत वर्णन गरेको छ । 'पानी पानी भई सबै ठाउँमा पानी भरिएको कुनै देव ऋद्धि वा बुद्धको ऋद्धि-द्वारा नभई पुण्य ऋद्धिद्वारा त्यसो भएको हो' भन्ने कुरापनि उहीं पृ. २६७ मा उल्लेख भएको पाइन्छ ।

३. उदा. अ. क. पृ. २६७.

समेत गरे । दोष्ठो दिनमा महादानको तथारी गरी बुढ सहित भिक्षुसङ्घलाई भोजन गराई भोजन कार्य सिद्धिएपछि थूण गाउँका सबै ब्राह्मण गृहपतिहरू भगवान्‌को उपासन गर्दै बसे ।

त्यसबखत त्यो देवताले आफूले पाएको श्रीसम्पत्तिमाथि प्रत्य-
वेक्षणा गरी हेर्दा “पानी दिएको कारणद्वारा त्यस्तो फल पाएको हो”
भन्ने कुरा बुझी उसको मनमा अपार प्रीति तथा सौमनस्य उत्पन्न भयो ।
अनि उसले “अवश्य पनि अहिल्यं नै भगवान्‌को दर्शन गर्न जानुपच्यो”
भन्ने सोच्ची “सम्यक् प्रतिपञ्चहुनेहरू माथि दिएको थोरै दानको फल महान्
हुँदो रहेछ भन्ने कुरा पनि मनुष्यलोकमा प्रकट गर्नेछु” भनी उत्साहित
भई—सहस्र अप्सराहरूद्वारा परिवृत्त भई, उदयान तथा नदी सहितको
विमानलाई महति देवश्रहद्वि तथा महति देवानुभावद्वारा महाजनहरूले
देखादेख्दै विमानबाट ओलहीं भगवान् छेउ गई अभिवादन गरी दुःखात
जोरी उभिइरहो । अनि भगवान्‌ले उसद्वारा त्यस परिषद्लाई कर्मफलका
कुराहरू प्रत्यक्ष बताउन लगाउने विचार गरी उसलाई यस्तो
भनुभयो^१ ।

१. “सुवर्णच्छदनं नावं, नारि आरुहं तिटुसि ।

ओगाहसि पोक्खरणि, पदुमं छिन्दसि पाणिना ॥

२. “कूटागार निवेसा ते, विभत्ता भागसो मिता ।

दद्ललमाना आभन्ति, समन्ता चतुरोदिसा ॥

१. विना. व. अ. क. पृ. ३८: नावाविमानवर्णना ।

३. “केन ते तादिसो वण्णो, ... १

४. “पुच्छामि तं देवि महानुभावे, ... २

अर्थ—

१—“हे नारी ! तिमी सुनले मोरेको डुङ्गामा बस्दछथौ जसको चारैतिर पुष्करिणीहरू छन् र जसबाट पद्मका फूलहरू टिप्पछथौ ।

२—“ठोकसेंग भाग लगाई विभाजन गरिएको कूटागारमा तिमी बस्दछथौ जुन चारैदिशातिर टल्टल्ती टलकनको साथै प्रकाश पनि आइरहेछ ।

३—“कसरी तिन्हो यस्तो वर्ण भएको हो ? कसरी तिमीलाई यस्तो सिद्ध भएको हो ? तिमीले मनपराएका भोगसम्पत्तिहरू पनि उत्पन्न भएका देखिन्थन् ।

४—“हे महानुभाव सम्पन्ना देवी ! म सोष्ठव्यु कि—मनुष्य छोदा तिमीले के पुण्यकर्म गन्यो ? कसरी तिमी यस्ती तेजिली भयो ? कसरी तिन्हो शरीरको तेज सबैदिशातिर प्रकाश भएको हो ?”

यसरी भगवान्ले चारवटा गाथाहरूद्वारा प्रश्न सोष्ठुभयो । अनि यसै सम्बन्धमा सङ्गीतिकारहरू भन्दछन्—

१-२. माथि पृ. ९ मा उल्लेख भए बमोर्जि यहाँका बाँकी पदहरू दोहन्याई पढ्नू । विमा व. पा. पृ. ११: ततियनावाविमानवत्थु ।

“सा देवता अत्तमना, सम्बुद्धेन पुच्छता ।
पञ्चं पुट्टा वियाकासि, यस्स कम्मस्सिदं फलं ॥”

अर्थ—

“सम्बुद्धद्वारा सोधिएका प्रश्नहरू मुनी सो देवता खुशी भई—
जुन कर्मको फलद्वारा त्यो सम्पत्ति पाएकी हो सो कुरा बताउँदै उसले
यस्तो भनो ।”

१. “अहं मनुस्सेसु मनुस्सभूता,
पुरिमाय जातिया मनुस्सलोके ।
दिस्वान भिक्खू तसिते किलन्ते,
उट्टाय पातुं उदकं अदासि ॥
२. “यो वे किलन्तान पिपासितानं,
उट्टाय पातुं उदकं ददाति ।
सीतोदका तस्स भवन्ति नज्जो,
पहूतमल्या बहुपुण्डरीका ॥
३. “तं आपगा अनुपरियन्ति सब्बदा,
सीतोदका वालुकसन्थता नदी ।
अम्बा च साला तिलका च जम्बुयो,
उद्धालका पाटलियो च फुल्ला ॥

१. विमा. व. पा. पृ. ११: ततियनावाविमानवत्थु ।

४. “तं भूमिभागेहि उपेतरूपं,
विमानसेटुं भुससोभमानं ।
तस्सीध कम्मस्स अयं विपाको,
एतादिसं पुञ्जकता लभन्ति ॥

५. “कूटागार निवेसा मे, विभत्ता भागसो मिता ।
दद्वल्लमाना आभन्ति, समन्ता चतुरो दिसा ॥

६. “तेन मे तादिसो वण्णो, तेन मे इध मिज्ज्ञति ।
उप्पज्जन्ति च मे भोगा, ये केचि मनसो पिया ॥

७. “अक्खामि ते बुद्ध महानुभाव,
मनुस्सभूता यमकासि पुञ्जं ।
तेनम्हि एवं जलितानुभावा,
वण्णो च मे सब्बदिसा पभासति ।
एतस्स कम्मस्स फलं^१ ममेदं^२,
अत्थाय^३ बुद्धो उदकं अपायी^४ति^५ ॥”

१-१. स्याम र रोमनमा: ‘अयं विपाको’ ।

२. स्याम र रोमनमा: ‘उट्टाय’ ।

३. स्याम र रोमनमा: ‘अपासि’ ।

२. विमा. व. पा. पृ. ११-१२: ततियनावाविमानवत्थु ।

अर्थ—

१—“अधिल्लो जन्ममा म मनुष्यलोकमा मनुष्य भएको बेलामा अकित तथा प्यासी भएका भिक्षुहरूलाई देखेर उनीहरूलाई मैले पानी दिएँ ।

२—“जसले अकित तथा प्यासी भएकालाई पानीदिन्छ उसले धेरै मालाहरू सहित पुण्डरीकहरूले सुशोभित तथा शीतल पानी भएको नदी पाउँछ ।

३—“त्यो शीतल पानी भएको नदी चारैतिर संधे बगदछ र त्यसको तीरमा बालुवाहरू छरिएका हुन्छन्—आँप, साल तथा जमुना आदिका रुखहरू पनि हुन्छन् अनि उद्धालक र पाटली भन्ने फूलहरूले पनि सजिएको हुन्छ ।

४—“त्यस्तो भूमिभागमा रहेको विभान अतिसुन्दर हुन्द; सोही पानी दानको कारणद्वारा मैले यस्तो पाएकी हुँ; पुण्य गर्नेले यस्तै पाउँदछन् ।

५—“गजूर भएको मेरो घरलाई ठीकसँग विभाजन गरिएको छ, चारैदिशातिर टल्कनुको साथ प्रकाश पनि आइरहेछ ।

६—“सोही पुण्यको प्रभावद्वारा मेरो यस्तो शरीर-वर्ण भएको हो, त्यसको प्रभावद्वारा चिताए बमोजि मैले यहाँ भोगसम्पत्तिहरू पनि पाएकी हुँ ।

७—“हे महानुभावसम्पन्न बुद्ध ! मनुष्य छँदा जुन पुण्यकर्म गरेको थिए सां कुरो मैले बताएँ ; त्यसैको प्रभावद्वारा मेरो यस्तो ज्वलित प्रश्नाव भएको हो र मेरो तेज पनि सबैदिशातिर फैलिएको हो । यही पुण्यफल दिलाइदिनकोनिमित्त तथा मेरो हितकोनिमित्त बुद्ध भगवान्‌ले मैले दिएको पानी पिउनु भएको हो ।”

यसप्रकार प्रसन्न हुने सो देवतालाई भगवान्‌ले आफैले पाएको धर्मको उपदेश गर्नुभई चतुसत्यका कुराहरू प्रकाश पार्नुभयो । उपदेशको अन्त्यमा सो देवता स्तोतापत्ति-फलमा प्रतिष्ठित भई । त्यहाँ भेला-भएका परिषद्वलाई पनि धर्मोपदेश सार्थक नै भएको कियो ? ।



२०. पीठविमानकथा

एक समय भगवान् श्रावस्तीस्थित अनाथपिण्डिको जेतवनाराममा विहार गरिहनुभाइको बेलामा— प्रसेनजित् कोशल दाजाले बुद्धप्रमुख भिक्षुसङ्खलाई एक हृष्टासम्म अशदृश-दान^१ दिएको देखेर अनाथपिण्डिक महाश्रेष्ठीले पनि तीनदिनसम्म र विशाखा महावपासिकाले पनि महादान दिएपछि यो अशदृश-दानको बयान सारा जम्बुद्वीपमा प्रख्यात हुँदै गयो । अनि महाजनहरूका बीचमा यस्तो कुरा चल्न थाल्यो —

“केत, यसरी महान भोगसम्पत्तिहरू परित्याग गरेर दिएको दानको पुण्यफल मात्र महत्फल हुन्छ कि अथवा आ-आफ्ना गच्छे अनुसार परित्याग गरी दिएको दानको फल पनि महत्फल हुनसक्छ ?”

यो कुरा सुनेर भिक्षुहरूले भगवान्लाई सुनाए । अनि त्यसबछत भगवान्ले यस्तो भन्नुभयो

- ‘अशदृश-दान’ भनेको कस्तो हो भन्ने कुरा सुमं. वि. II. पृ. ४६३: महागोविन्दसुत्तवण्णनामा वर्णित गरिएको छ र धम्म. प. अ. क. पृ. ४२७: असदिसदानस्सवत्थु, लोकवग्गमा पनि वर्णित गरिएको पाइन्छ ।

“भिक्षु हो ! दातव्य-सम्पत्तिहरू विशाल हुँदेमा दानको फल महान हुने होइन । बरु चित्तप्रसाद-सम्पत्ति र क्षेत्रसम्पत्तिद्वारा दानको फल महान हुन्छ । अतः एक मुठी कनिका भए पनि, एक टुक्रा कपडा भए पनि, तृण-सन्थरण वा पर्ण-सन्थरण भए पनि अथवा गौतमा भिजाइएको हरितकी भए पनि – अतिप्रसन्न चित्त राखी दाक्षिणेयमा दान दिएको खण्डमा—त्यो पनि महत्फलतर र महाप्रभावशाली तथा महाविस्फारक हुनसक्छ^१ ।”

त्यसैले शक्र देवेन्द्रले यस्तो भनेका हुन्—

“नत्थि चित्ते पसन्नम्हि, अपिका नाम दक्खिणा ।
तथागते वा सम्बुद्धे, अथ वा तस्स सावकेति^२ ॥”

अर्थ—

Dhamma.Digital

“तथागत सम्यक् सम्बुद्ध अथवा वर्हाका शावकहरूमा प्रसन्न-चित्त राखी दिएको दान-चित्तको फल कम हुन सक्दैन ।”

जब यो कुरा सारा जम्बुद्वीपमा फैलाइर गयो तब मानिसहरूले श्रमण-ब्राह्मण, गरीब, बटुवा तथा याचकहरूलाई यथाशक्ति दानदिन थाले । कसैले आँगनहरूमा पानी राखे तथा कसैले दलान-कोठाहरूमा

१. विमा. व. अ. क. पृ. ४: पीठविमानवर्णना ।

२. यो गाथा जा. अ. क. I. पृ. १७१: खदिरझारजातकं, नं. ४० मा र विमा. व. पा. पृ. ७०: पीठविमानवत्थु मा उल्लेख भएको छ ।

आसनहरू बछुचाए । यस्तो अवस्थामा रास्रो हाउ-भाउ भएको सुसंयमी —हात खुट्टाको चलन-बलन संयम भएको हेन र बोलनमा सुसंयमी भएको, शारीरिक ईर्यापथहरूमा शान्तदान्त भएको—एक विण्डवारिका गर्ने स्थविर मिक्षाटन् गर्दै भोजनको समय नजिक आएपछि एक घरको छेउमा पुगे । त्यहाँ श्रद्धासम्पन्ना एक कुलकी छोरीले स्थविरलाई देखेर —मनमा उठेको गौरवले गर्दा महत् प्रीति-सौमनस्य उत्पन्न गरी— स्थविरलाई निम्त्याई घरमित्र लगिसकेपछि पञ्चाङ्ग बन्दना गरी आसनको रूपमा आफ्नो पीरा (पीठ) राखी त्यसमायि एक असल पहेलो कपडा पनि बछुचाइ दिई । स्थविर त्यसमा बसेपछि “अहो ! मैले पुष्पकेत्र पाएँ” भनी प्रसन्नचित्त गरी यथाशब्द आहारद्वारा स्थविर-लाई सन्तर्पित गरी । पंखाले पनि हम्किन थाली । भोजनपछि आसन-दान र भोजन-दान सम्बन्धी धर्मोपदेश गरी स्थविर फक्केर गए ।

आफूले दिएको त्यो दान र ती धर्मोपदेशका कुराहरू फेरि फेरि सम्झदा शरीरभरी फैलिएर गएको प्रीति-प्रामोदध्यको कारणले गर्दा उसले सो बछुचाइ दिएको आफ्नो पीराको आसन पनि स्थविरलाई नै चढाई । अनि केही दिन पछि कुनै रोगको कारणबाट परलोक भई र उ त्रयस्तिश भवनमा बाहु योजन भएको कनकविमानमा उत्पन्न भई । उसका एकहजार परिवार अप्सराहरू पनि भएका थिए । पीराको आसन-दानको फलद्वारा एक योजन भएको कनक-आसन उत्पन्न भयो । यो वेगसम्पन्न आकाशमा जाने कनक-आसन कूटागार जस्तै (घर जस्तै) थियो । त्यसले यसको नाम ‘पीठ-विमान’ रहन गयो । पहेलो कपडा बिच्छाइदिएको कर्मको प्रभावद्वारा सो ‘पीठ-विमान’ को वर्ण पनि

मुनको जस्तै भएको थियो । महत् प्रीतिले दान दिएको कर्मको प्रभावले गर्दा सो विमान वेगसम्पन्न थियो । दाक्षिणयको इच्छा अनुसार सन्तुष्टपारी दान दिएको प्रभावले गर्दा सो विमान इच्छा गरेको ठाउँमा जान-सकदथ्यो । प्रसन्नताको सम्पति पनि महान भएको हुँदा सो विमान पनि प्रसन्नजनक तथा अति शोभनीय थियो ।

एक उत्सवको दिनमा—देवताहरू आ-आफ्ना दिव्यानुभावहरू देखाउँदै उद्घान-कीडा गर्नकोनिमित्त गइरहेको बेलामा सो देवता पनि दिव्य-बस्त्र लगाई दिव्याभरणहरूले विभूषिता भई एकहजार अप्सराहरूले परिवृत्त भई आफ्नो भवनबाट निस्की त्यो पीठ-विमानमा बसी महान देव-ऋद्धि तथा महान श्रीशौभाग्यले युक्तभई चन्द्र-सूर्यले ऊं प्रकाश फैलाई उद्घानतिर गई । त्यसव्यत देवलोकको चारिका गर्दै त्रयस्त्रिश भवनमा पुग्नु भएका आयुषमान महामौद्गल्य । यनले सो देवताको नजिक आफूलाई देखाउनु भयो । अनि सो देवताले बहाँलाई देखेर मनमा उत्पन्न भएको प्रसन्नता र गौरवको कारणले गर्दा कहूँ आसनबाट ओलहीं स्थविर छेउ गई पञ्चाङ्ग बन्दना गरी हात जोरी उभिई रही ।

यदधपि स्थविरले—उसले र अरुले गरेका कुशलाकुशल कर्म-सम्बन्धी कुराहरू यथाकर्मोपग-ज्ञानद्वारा हातमा राखेको अमलालाई जाने ऊं प्रज्ञावलद्वारा प्रत्यक्षरूपले जान्न सक्नुहुन्छ तथापि उत्पन्न हुनेवित्कै धर्मसिद्धिको कारणद्वारा धेरेजसो देवताहरूले ‘कहाँबाट च्युतभई म यहाँ उत्पन्न भएको हुँ’ मने कुरा र ‘कस्तो कुशल-कर्म गरेर

१. विमा. व. अ. क. पृ. ५: पीठविमानवर्णना ।

मैले यस्तो सम्पत्ति पाएको हुँ' भनी अतीत जन्मका कुराहरु तथा आकूले संचय गरेका कर्मसम्बन्धका कुराहरु जान्न सक्छन् । त्यसैले उसैद्वारा आफ्नो कर्मका कुराहरु प्रकाश गराउन लगाई यसद्वारा देव सहित मनुष्यलोकलाई कर्मफल सम्बन्धी कुराहरुको प्रत्यक्षीकरण गराउने इच्छा गरी वहाँले उसेंग यसरी सोधनुभयो^१—

१. “पीठं ते सोवण्णमयं उलारं,

मनोजवं गच्छति येनकामं ।

अलङ्कृते मल्यधरे^२ सुवत्थे,

ओभाससि विज्ञुरिवभकूं ॥

२. “केन ते तादिसो वण्णो, केन ते इध मिज्जहति ।

उप्पज्जन्ति च ते भोगा, ये केचि मनसो पिया ॥

३. “पुच्छामि तं देवि, महानुभावे,

मनुस्सभूता किमकासि पुञ्चं ।

केनासि एवं जलितानुभावा,

वण्णो च ते सब्बदिसा पभासती’ति^३ ॥”

१. विमा. व. अ. क. पृ. ६: पीठविमानवण्णना ।

. २. स्याममा: ‘माल्यधरे’ ।

३. विमा. व. पा. पृ. ३: पठमपीठविमानवत्थु ।

अर्थ—

१—“जसरी मनको वेग इच्छागरेको ठाउंमा पुग्दू त्यसरी ने तिन्हो यो सुवर्णमय विशाल पीठ-‘विमान पनि पुग्नसक्ष; तिमी पनि राम्रा वस्त्रहरू लगाई अलंकृतभई मालाहरू लगाई आकाशमाथि बिजुली चम्के कैं चर्मिकदै छाडौ ।

२—“कसरी तिन्हो त्यस्तो वर्ण भएको हो ? कसरी तिमीलाई यस्तो सिद्ध भएको हो ? तिमीले मनपराएका भोगसम्पत्तिहरू पनि उत्पन्न भएका देखिन्थन् ।

३—“हे महानुभावसम्पन्ना देवी ! म सोष्टदछु कि—मनुष्य छँदा तिमीले के पुण्यकर्म गन्यो ? कसरी तिमी यस्ती तेजिली भयो ? कसरी तिन्हो शरीरको तेज सबैविशातिर प्रकाश भएको हो ?”

अनिं धर्मसंप्राहकहरू भन्दछन्—

“सा देवता अत्तमना, मोगगल्लानेन पुच्छता ।

पञ्चं पुट्टा वियाकासि, यस्स कम्मस्सिदं फलंै ॥”

१. पालि भाषामा ‘पीठ’ को अर्थ—काठको टुक्रा, पसल अथवा बजार, बलीदिने ठाउं, बेतको मेच, खाट तथा काठको पीरा आदि हुन्छन् । यहाँ चाहिं पीरा (= आसन) भन्ने अर्थ हो । विमा. व. अ. क. पृ. ७: पीठविमानवण्णना ।
२. विमा. व. पा. पृ. ३: पठमपीठविमानवत्थु ।

अर्थ—

“मौदूगलयायनद्वारा सोधिएका प्रश्नहरू सुनी सो देवता खुशी भएर—जुन कर्मको फलद्वारा त्यो सम्पत्ति पाएकी हो सो कुरा बताउँदै उसले यस्तो भनी—”

१. “अहं मनुस्सेमु मनुस्सभूता,
अब्भागतानासनकं अदासि ।
अभिवार्द्धिय अञ्जलिकं अकासि,
यथानुभावं च अदासि दानं ॥
२. “तेन मे तादिसो वण्णो, तेन मे इधं मिज्ज्ञति ।
उप्पज्जन्ति च मे भोगा, ये केचि मनसो पिया ॥
३. “अक्खामि ते भिक्खु महानुभाव,
मनुस्सभूता यमकासि पुञ्जं ।
तेनम्हि एवं जलितानुभावा,
वण्णो च मे सब्बदिसा पभासती’ति१ ॥”

अर्थ—

१—“मनुष्यलोकमा मनुष्य भइरहेको वेलामा मैले अभ्यागतहरू-लाई आसन दिएँ, अभिवादन गरे, हातजोरी नमस्कार गरे तथा यथाशक्य दान पनि दिएँ ।

१. विमा. व. पा. पृ. ३-४: पठमपीठविमानवत्थु ।

२—“त्यसेको प्रभावद्वारा मेरो यस्तो शरीर-वर्ण भएको हो, त्यसेको प्रभावद्वारा यहाँ मेरा इच्छाहरू सिद्ध भएका हुन्, त्यसेको प्रभावद्वारा मलाई मनपरेका वस्तुहरू पनि लाभ भएका हुन् ।

३—“हे महानुभावसम्पन्न मिथु ! मनुष्यलोकमा छोंदा जुन पुण्यकर्म मैले गरेको थिएँ सो बताएँ; त्यसे कर्मको प्रभावद्वारा तेजिलो शरीर भएको हो, त्यसेको प्रभावद्वारा मेरो शरीरको तेज सर्वेदिशातिर प्रकाश भएको हो ।”

यसरी सो देवताले प्रश्नको उत्तर सुनाएपछि आयुषमान् महा-मौद्गल्यायनले उसलाई विस्तारपूर्वक धर्मोपदेश गर्नुभयो । यो उपदेश परिवार झहित सो देवताकोनिमित्त सार्थक भएको थियो । त्यसपछि मनुष्यलोकमा आई स्थविरले भगवान्‌लाई सबै कुराहरू सुनाउनुभयो र यसे कुरात्माई लिएर भगवान्‌ले उपस्थित परिषद्लाई धर्मोपदेश गर्नुभयो ।

२१. फलदायकविमानकथा

एक समय भगवान् बुद्ध राजगृहको वेणुवनमा बस्नुभएको थियो । त्यस समय राजा विम्बिसारको मनमा असमयमा आँप खाने इच्छा उत्पन्न भयो र राजाले यो कुरा बगंचेलाई भने—

“हे पुरुष ! मलाई आँप खाने इच्छा भएको छ । अतः मलाई आँप ल्याइदेउ ।”

बगंचे भन्दछ—

“देव ! यसबखत आँपको बगंचामा आँपहरू छैनन् । यदि तपाइले केही समयसम्म पर्खनसक्नु हुन्छ भने मैले त्यस्तो उपाय गर्नेछु जसद्वारा आँपहरू फलनेछन् ।”

“हे पुरुष ! त्यसोभए त्यस्तै गर” भनी राजाले भने ।

अनि बगंचे बगंचामा गई आँपको रुखको फेदको धूलो माटो छिकी त्यसमा त्यस्तो माटो छन्यो र त्यस्तो पानीदियो जसबाट चिरकाल नबित्दे आँपका रुखका पातहरू जम्मै करेर गए । त्यसपछि उसले त्यो माटो हटाई फारसको कसर मिसिएको प्राकृतिक धूलो माटो राखी राम्ररी पानी दियो । अनि केही दिनमै आँपको रुखमा मुजुरा र

त्यसपछि फूलहरू फुलनथाले । अनि एक रुखमा सर्वप्रथम रातारङ्गले रंगाएका जस्ता रङ्ग भएका तथा सुगन्धित र स्वादिला चारबटा आँपहरू युणिडेका देखापरे । त्यसपछि बगंचेले ती चारबटा पाकेका आँपहरू टिपी राजालाई दिन्छु भनी लगिरहेको बेलामा—बोच बाटामा आयुष्मान् महामौद्गुल्यायनलाई भिक्षाटन् गइरहेको देखेर उसले यस्तो सोच्न थाल्यो—

“यी आँपका फलहरू उत्तम छन् । यी आँपहरू यी आर्यलाई दिनेछु । हो, यसो गनले मलाई राजाले मान्य पनि सक्षम अथवा देशबाट निकाला पनि गर्नसक्छन् । यसो गर्दा चाहे मलाई मारून्, चाहे देशबाट निकाला गरून् तर मैले यी आँपहरू दिने नै छु । राजालाई दिदा केवल यसै जीवनमा मात्र मैले पूजासम्मानको रूपमा केही फल पाउन सक्नेछु । तर आर्यलाई दिएको खण्डमा मैले यसै जीवनमा र परजीवनमा पनि अप्रमाण फल पाउन सक्नेछु ।”

यति सोचेर आफ्नो ज्यानको समेत माया नलिई आँपका फलहरू स्थविरलाई चढाई उर्हीबाटै उ राजाकहाँ गई उसले राजालाई वृत्तान्त कुरा विन्तिगन्यो । अनि राजाले उसले सुनाएको कुरा साँचो हो वा होइन भन्ने बुझ्न राजपुरुषहरूलाई आज्ञादिए^१ ।

स्थविरले तो फलहरू भगवान्लाई चढाउनुभयो । भगवान्ले तीमध्ये एउटा सारिपुत्र स्थविरलाई, एउटा महामौद्गुल्यायन स्थविरलाई, एउटा महाकाश्यप स्थविरलाई दिनुभयो र एउटा

१. विमा. व. अ. क. पृ. २३१: फलदायकविमानवर्णना ।

आफैले छानुभयो । भगवान्‌ले आँपहरू बाँडीदिनुभएको कुरा राजपुरुष-हरूले राजालाई विन्तिगरे ।

यो कुरा सुनेर—“यो पुरुष सांच्चैकै बुद्धिमानी रहेछ जसले आफ्नो ज्यानको समेत माया नगरी प्राणको बाजी लगाई पुण्यकमाउने काममा लायो । यसले आफूले गरेको परिश्रमलाई उचित स्थानमा लगायो” भनी खुशी भई उसलाई एउटा गाउँ र वस्त्रहरू पुरस्कार दिई—“हे पुरुष ! जुन पुण्य तिमीले आँप दान दिएर पायो त्यो पुण्य मलाई पनि देउ” भनी राजाले भने ।

उसले—“महाराज ! खुशीसाथ दिन्छु, खुशीसाथ पुण्य लिनुहोस्” भनी भन्यो ।

त्यसपछि सो बगंचे मरेर ब्रयस्त्रिश लोकमा उत्पन्नभयो । उसकोनिमित्त सातशय गजुरहरूले प्रतिमण्डित भएको सोहू योजनको कनकविमान उत्पन्न भयो । देवचारिकामा जानुभएका आयुष्मान् महामौद्गुगलयायनले उसलाई देखेर उसेंग यस्तो सोष्ठुभयो ।

१. “उच्चमिदं मणिथूणं विमानं,
समन्ततो सोलस^१ योजनानि ।

- . १. विमा. व. अ. क. पृ. २३१: फलदायकविमानवर्णना ।
- २. स्याममा: ‘द्वादस’ ।

कूटागार सत्तसता उलारा,
वेलुरियथम्भा^१ रुचक्त्यता^२ सुभा ॥

२. “तत्थच्छसि पिवसि खादसि च,
दिब्बा च वीणा पवदन्ति वगुं ।
अद्वुट्टका सिक्खिता साधुरूपा,
दिब्बा च कञ्जा तिदसचरा^३ उलारा ।
नच्चन्ति गायन्ति पमोदयन्ति ॥

३. “देविद्विपत्तोसि महानुभावो,
मनुस्सभूतो किमकासि पुञ्जं ।
केनासि एवं जलितानुभावो,
वण्णो च ते सब्बदिसा पभासती’ति^४ ॥

Dhamma.Digital

अथ—

१—“मणीहरू जडित यो विमान अग्लो छ जसको चारैतिरबाट
सोहँ सोहँ योजनहरू र सातशय कूटागारहरू पनि छन् जसमा
मनोरमणीय राङ्गा राङ्गा स्तम्भहरू भएका ठूला ठूला कोठाहरूमा
सुवर्णका फलेकहरू पनि बछपाइएका छन् ।

१. स्याम र रोमनमा: ‘वेलुरियत्थम्भा’ ।
२. स्याममा: ‘रुचिरत्थता’ ।
३. रोमनमा: ‘तिदसावरा’ ।
४. विमा. व. पा. पृ. १०१-०२: फलदायकविमानवत्थु ।

२—“त्यसमा बसेर तिमी खान्छौ पनि पिउँछौ पनि मधुर स्वरले दिव्यमय बीणाहरू पनि बजाइन्छन् चौसटौ जना सुशिक्षिता रास्रा रास्रा देवकन्याहरू पनि छन् जो नाच-गान गरी प्रमुदिता छन् ।

३—“देवऋद्धि भएका महानुभावसम्पन्न तिमीले मनुष्य छंदा के पुण्यकर्म गन्यै ? कुन कारणद्वारा तिन्हो यस्तो ज्वलित प्रभाव भएको हो ? सबैदिशातिर तिन्हो तेज पनि फैलिदैछ ।”

अनि यसे सम्बन्धमा सङ्कीर्तिकारहरू भन्दछन्—

“मौदूगल्यायनद्वारा सोधिएका प्रश्नहरू सुनी सो देवता खुशी भई—जुन कर्मको फलद्वारा त्यो सम्पत्ति पाएको हो सो कुरा बताउँदै उसले यसो भन्यो ।”

१. “फलदायी फलं विपुलं लभति,

ददमुजुगतेसु^१ पसन्नमानसो ।

सो हि पमोदति^२ सगगतो^३ तिदिवे,

अनुभोति च पुञ्जफलं विपुलं ॥

२. “तवेवाहं^४ महामुनि, अदार्सि चतुरोफले ।

१. विमा. व. पा. पृ. १०२: फलदायकविमानवत्थु ।

२. सिहलमा: ‘मज्जुगतेसु’ ।

३-३. स्याममा: ‘मोदति सगगप्ततो’; सिहलमा: ‘मोदतिसगगतो’ ।

४. सिहल र स्याममा: ‘तथेवाहं’ ।

३. “तस्मा हि फलं अलमेव दातुं,
निच्चं मनुस्सेन सुखतिथकेन ।
दिब्बानि वा पत्थयता सुखानि,
मनुस्ससोभग्गतमिच्छता॑ वा॑ ॥

४. “तेन मे तादिसो वण्णो, ...”

५. “अक्खामि ते भिक्खु महानुभाव, ...”

अर्थ—

१—“ऋजु भएका श्रावकमाथि चित्त प्रसन्न गरी दिएको फल-दानको फल यस्तै विपुल हुन्छ; अनि उ पुण्यफल अनुमोदन गर्दै स्वर्गमा गई प्रमुदित हुन्छ ।

२—“हे महामुनि ! तपाइलाई नै मैले चारबटा फलहरू दिएको थिए ।

३—“मनुष्य सौभाग्यताको इच्छा गरी अथवा विद्यसम्पत्तिको प्रार्थना गरी—सेँधि सुख चाहने मानिसहरूले फल-दानदिनु असल हो ।

४—“त्यसैको प्रभावद्वारा मेरो यस्तो वर्ण भएको हो, त्यसैको प्रभावद्वारा यहाँ मैले चिताए अनुसार सिद्ध भएको हो, त्यसैको प्रभाव-द्वारा मलाई मनपरेका वस्तुहरू पनि लाभ भएका हुन् ।

१-१. स्याममा: ‘मनुस्ससोभाग्यतमिच्छता वा ति’ ।

२-३. यहाँका बाँकी पदहरू माथि पृ. १० मा लेखे बमोर्जि दोहन्याई पढ्नू । विमा. व. पा. पृ. १०२: फलदायकविमानवत्त्वु ।

[१९४]

बुद्धकालीन विमानकथा

५—“हे महानुभावसम्पन्न भिक्षु ! मनुष्यलोकमा छोवा जुन पुण्यकर्म भैले गरेको थिएँ सो बताएँ ; त्यसै कर्मको प्रभावद्वारा मेरो शरीर तेजिलो भएको हो र त्यसैको प्रभावद्वारा मेरो शरीरको तेज सर्वदिशातिर प्रकाश भएको हो ।

Dhamma.Digital

२२. भिक्खवादायिकाविमानकथा

एक समय भगवान् आवस्तीस्थित जेतवनमा बन्नुभएको थियो । त्यस समय उत्तर मधुरा (उत्तर मधुरा) मा एक आयुक्तीण भएकी स्त्री थिई । उ मृत्युपछि अपायमा उत्पन्न हुन सकदथी ।

एकदिन प्रत्यूष समयमा महाकर्णासभापति ध्यानबाट उठ्नुभई लोकमा हेरिरहनु भएको बेलामा भगवान् बुद्धले सो स्त्रीलाई अपायमा उत्पन्न हुनसक्ने कुरा थाहापाउनु भयो । अनि करणाद्वारा उत्साहित हुनुभई उसलाई सुगतिमा प्रतिष्ठित गराइदिने उद्देश्य लिई भगवान् एकलै आवस्तीबाट मधुरामा जानुभयो । त्यहाँ पुरोपछि पूर्वार्ण्ह समयमा चीवर पहिरी, पात्र-चीवर ग्रहण गरी नगर बाहिर भिक्षाटन्कोनिमित्त जानुभयो । त्यसबख्त सो स्त्रीले घरमा खाना तयारपारी एकठाउँमा राखी गाप्रोलिई पद्धेरामा गई नुहाइ-धुवाइ गरी गाप्रोमा पानी लिई उ आफ्नो घरतिर लागी । त्यसबख्त उसले बीच बाटामा भगवान्लाई देखो । भगवान्लाई देखेर “भन्ते ! भिक्षा पाउनुभयो के ?” भनी भगवान्सँग सोधदा भगवान्ले “पाउनेछु” भनी भन्नुभएको कुरा सुनी— भगवान्ले भिक्षा नपाएको कुरा बुझी गाप्रो शुइमा राखी भगवान् छेउ गई सम्मानपूर्वक बन्दना गरी “भन्ते ! मैले भिक्षा-भोजन चढाउने छु

स्वीकार गर्नुहोस्” भनी उसले विन्तिगरी । भगवान्‌ले तूष्णीभावद्वारा स्वीकार गर्नुभयो^१ ।

अनि भगवान्‌ले रवीकार्नु भएको कुरा बुझी उ अगाडिबाट घरमा गई भुइ बढारी, पानी छर्को, सफासुग्धरपारी तथा भुइमा आसन बछथाई भगवान्‌को आगमनको प्रतीक्षामा उभिइरही । भगवान् घरभित्र पसी बछथाइराखेको आसनमा बस्नुभयो । त्यसपछि उसले बडो सम्मानपूर्वक भगवान्लाई भोजन गराई । भोजन सिद्धिएपछि भगवान्‌ले उसलाई अनुमोदना धर्मोपदेश गरी फर्केर जानुभयो । भगवान्‌को अनुमोदना धर्मोपदेश सुनी अत्यधिक प्रीतिसौमनस्य अनुभव गरी भगवान्लाई आँखाले देखुञ्जेलसम्म हेर्दै बुद्धारम्मण प्रीति लिई हातजोरी उ उभिइरही । त्यसपछि उसको मृत्युभयो र उ त्रयस्त्रिश भवनमा उत्पन्न भई । एकहजार अप्सराहरू उसका परिवारहरू भए ।

अनि देवचारिका गर्दै जाँदा सो देवतालाई महत् दिव्यानुभाव तथा महत् दिव्यविभूतिको अनुभव गरिरहेको देखेर निम्न गाथाहरूद्वारा उसले गरेको पुष्ट्यकर्मको कुरा सोधनुहुँदै आयुष्मान् महामौद्रगलयायनले यस्तो भन्नुभयो^२—

१. विमा. व. अ. क. पृ. ९४: भिक्खादायिकाविमानवण्णना ।

२. विमा. व. अ. क. पृ. ९४-९५: भिक्खादायिकाविमानवण्णना ।

१. “अभिक्कन्तेन वण्णेन, ...”
२. “केन ते तादिसो वण्णो, ...”
३. “पुच्छामि तं देवि महानुभावे, ...”

अर्थ—

१—“हे देवते ! सुन्दर रूप धारण गरी सबैदिशातिर तेज फैलाउँदै शुक्रतारा कै तिमी बसीरहेकीछ्यौ ।

२—“कसरी तिन्हो त्यस्तो वर्ण भएको हो ? कसरी तिमीलाई यस्तो सिद्ध भएको हो ? तिमीले मनपराएका भोगसम्पत्तिहरू पनि उत्पन्न भएका देखिन्छन् ।

३—“हे महानुभावसम्पन्ना देवी ! म सोधदछु कि—मनुष्य छँदा तिमीले के पुण्यकर्म गन्यौ ? कसरी तिमी यस्तो तेजिली भयौ ? कसरी तिन्हो शरीरको तेज सबैदिशातिर प्रकाश भएको हो ?”

अनि यसे सम्बन्धमा घर्मसंप्राहकहरू भन्दछन्—

“मौदूगल्यायनद्वारा सोधिएका प्रश्नहरू मुनी सो देवता खुशी भई— जुन कर्मको फलद्वारा त्यो सम्पत्ति पाएकी हो सो कुरा बताउँदै उसले यस्तो भनी—।”

- १-२-३. यहाँका वाँकी पदहरू माथि पृ. ८ र ९ मा उल्लेख भए जस्तै दोहन्याई पढ्नू । विमा व. पा. पृ. ३३: पठमभिक्खादायिका-विमानवत्थु ।
४. विमा. व. पा. पृ. ३३: पठमभिक्खादायिकाविमानवत्थु ।

१. “अहं मनुस्सेसु मनुस्सभूता,
पुरिमाय जातिया मनुस्सलोके ।
अद्दसं विरजं बुद्धं, विष्पसन्नमनाविलं,
तस्स अदासहं भिक्खं, पसन्ना सेहि पाणिभि ॥

२. “तेन मे तादिसो वण्णो, तेन मे इधं मिज्ज्रति ।
उप्पज्जन्ति च मे भोगा, ये केचि मनसोपिया ॥

३. “अक्खामि ते भिक्खु महानुभाव,
मनुस्सभूता किमकासि पुञ्जं ।
तेनम्हि एवं जलितानुभावा,
वण्णो च मे सब्बदिसासु पभासती’ति” ॥”

आर्थ—

Dhamma.Digital

१—“अघिल्लो जन्ममा मनुष्यलोकमा म मनुष्य छँदा मैले विरज हुनुभएका, अति प्रसन्न तथा निर्मल हुनुभएका बुद्धलाई देखें अनि मैले प्रसन्नतापूर्वक आपनै हातले वहाँलाई भिक्षादान दिएं ।

२—“त्यसैको प्रभावद्वारा मेरो यस्तो शरीर-वर्ण भएको हो, त्यसैको प्रभावद्वारा यहाँ मेरा इच्छाहरू सिद्ध भएका हुन्, त्यसैको प्रभाव-द्वारा मलाई मनपरेका बस्तुहरू पनि लाभ भएका हुन् ।

३—“हे महानुभावसम्पन्न भिक्षु ! मनुष्यलोकमा छँदा जुन पुण्य-कर्म मैले गरेकी थिएं सो बताएं; त्यसै कर्मको प्रभावद्वारा तेजिली शरीर

१. विमा. व. पा. पृ. ३३-३४: पठमभिक्खादायिकाविमानवत्थु ।

भएको हो र त्यसैको प्रभावद्वारा मेरो शरीरको तेज सबैदिशातिर प्रकाश भएको हो ।”

अनि आयुष्मान् महामौद्गल्यायनले परिवार सहित ती देवतालाई धर्मोपदेश गरी फर्केर आएर भगवान्लाई त्यो प्रवृत्ति जम्मै सुनाउनुभयो । भगवान्ले सोही कुरालाई कारण बनाई उपस्थित परिषद्लाई धर्मोपदेश गर्नुभयो । त्यो धर्मोपदेश देवसहित मनुष्यलोकलाई सार्थक भएको थियो ।



१. विमा. व. अ. क. पृ. ९५: भिक्खादायिकाविमानवर्णना ।

२३. मट्टकुण्डलीविमानकथा

एक समय भगवान् श्रावस्तीको जेतवनमा बसिरहनु भएको थियो । त्यस समय श्रावस्तीमा एक आढ्च तथा महाधनी ब्राह्मण थियो । उ अश्रद्धानु अप्रसन्न तथा मिथ्यादृष्टिक थियो । उसले कसैलाई पनि केही दिवैनथ्यो । कसैलाई पनि केही नदिने भएको हुनाले नै उसलाई ‘अदिग्रपुञ्चक’ को नामले लोकजनहरूले चिन्दये^१ । उसको एक पुत्र पनि थियो । एकदिन उसकोनिमित्त कुण्डली बनाउन आवश्यक पन्यो र सुनारलाई बनाउन लगाउंदा ज्यालादिन पर्ला भनी उसले आफैले सुन पिटी कुण्डली बनाइदियो । त्यहाँदेखि उसको पुत्रको नाम नै ‘मट्टकुण्डली’ भन्ने रहन गएको हो^२ । मिथ्यादृष्टि, लोभी तथा कञ्जूसको कारणले गर्दा तथागतलाई अथवा तथागतका श्रावकहरूलाई उ हेर्न पनि चाहन्नथ्यो । यतिमात्र होइन उसको पुत्रलाई पनि उसले—“तात ! अमण गौतम तथा उनका श्रावकहरूकहाँ नजानू” भनी सिकाउँदथ्यो^३ ।

१. विमा. व. अ. क. पृ. २५९: मट्टकुण्डलीविमानवण्णना ।
२. धम्म. प. अ. क. पृ. १२-१३: मट्टकुण्डलीवत्थु, यमकवग्गो-१.
३. विमा. व. अ. क. पृ. २५९: मट्टकुण्डलीविमानवण्णना ।

सोहू वर्षको उमेरमा पुगदा मट्टकुण्डलीलाई पण्डुरोग लायो । अनि उसकी आमाले उसलाई हेव—“हे ब्राह्मण ! तिझो छोरालाई रोग लागेको छ औषधी गराऊ” भनी भनी । यो सुनेर—“हे स्त्री ! यदि बैद्य बोलाएर त्याएको खण्डमा उनलाई भात-बेतन दिनपनें हुन्छ । बैद्य बोलाउने कुरा निकाली तिमी मेरो धन खर्च गराउन खोजदछौं” भनी ब्राह्मणले भन्यो ।

“त्यसोभए के गष्ठो” त ?” भनी ब्राह्मणीले सोधदा “जस्तो गर्दा धनखर्च हुन्न त्यसो गर्नेछु” भनी जबाफ दिई ब्राह्मण कुनै एक बैद्यकहाँ गई “फलाना रोगलाई तपाइहरू के औषधी गर्नुहुन्छ ?” भनी सोधदा उसले “कुनै एक रुखको बोको पकाई पियाउँछु” भनी भनेको सुनी उसले पनि त्यस्तै गन्यो । यस्तो गर्दागाँदै माणवको रोग फन् फन् बढेर आयो र असाध्य हुनथाल्यो । मट्टकुण्डली फन् फन् कमजोर भएर गएको देखेपछि बल्ल बल्ल एक बैद्यलाई बोलाएर त्यायो । बैद्यले उसको रोग निको नहुने कुरा बुझी । “मेरो एउटा काम छ, अतः अरू कुनै बैद्यलाई बोलाई औषधी गराऊ” भनी बैद्य फक्केर गयो । त्यसपछि ब्राह्मणले ‘माणव मर्ने छ’ भन्ने कुरा बुझी “माणवलाई हेर्नकोनिमित्त आउने जानेहरूले कोठाभित्रका श्रीसम्पत्तिहरू देखान्” भन्ने विचार गरी माणवलाई कोठाबाहिर दलानमा त्याई राख्यो ।

यिनै कुराहरूलाई विमानवत्थु अट्टकथाले यसरी उल्लेख गरेको छ ।

१. धम्म. प. अ. क. पृ. १३: मट्टकुण्डलीवत्थु ।

“माणव बिरामी भएपछि धन खर्च होला भन्ने डरले गर्दा औषधी नगरी आखिरी अवस्थामा बैद्य बोलाएर त्यायो र औषधी गरेर निकोपानं नसक्ने कुरा बुझी बैद्य फक्केर गयो । त्यसपछि माणवलाई बाहिर त्याएर राख्यो^१ ।”

त्यसै रातको प्रत्यूष समयमा महाकरुणा समापत्ति ध्यानबाट उठी लोकमा हेरिरहनु भएको बेलामा भगवान् बुद्धले सो मट्टकुण्डलीको आयु क्षीण भएको तथा उ मरणपछि नरकमा उत्पन्न हुनसक्ने कुरा पनि देखनुभयो । अनि फेरि आफू त्यहाँ गएको खण्डमा आफूमाथि उसले प्रसन्नचित्त राख्ने छ र मृत्युपछि उ त्रयस्त्रिश देवलोकमा उत्पन्न हुनसक्ने छ भन्ने कुराको साथै त्यसपछि देवलोकबाट आई मसानमा रोइरहेको आफ्नो पिताहाँ गई उसलाई विरक्तपानें छ भन्ने कुरा पनि थाहापाउनु भयो । अनि सो देवपुत्र र उसको पिता पनि आफूकहाँ आउने छन् अनि महाजनहरू पनि एकत्रित हुनेछन् र त्यसबछत मैले धर्मोपदेश गर्दा महाधर्माभिसमय^२ पनि हुनेछ भन्ने कुरा समेत बहाले ज्ञात गर्नुभयो । यति कुरा थाहापाउनु भएपछि भगवान् बुद्ध पूर्वाण्ह समयमा चौबर पहिरी, पात्र-चौबर ग्रहण गरी महान् भिक्षुहरूका साथ श्रावस्तीमा

१. विमा. व. अ. क. पृ. २५९: मट्टकुण्डलीविमानवर्णना ।

२. धर्मपदटुकथाले चौरासीहजार प्राणीहरूले धर्माभिसमय लाभ गर्ने छन् र मट्टकुण्डली र उसको पिताले स्रोतापत्ति-फल पाउने छन् भन्ने कुरा उल्लेख गरेको छ । पृ. १४: मट्टकुण्डलीवत्थु, यमकवरगो-१.

भिक्षाटनार्थ जानुहुँदे मट्टकुण्डली माणवको पिताको घर नजिक उभिई वहांले छवर्ण बुद्धरश्मी फैलाउनु भयो^१ ।

मित्तातिर हेरेर^२ सुतिरहेको मट्टकुण्डलीले आफ्लाई हेत्न गराउनकोनिमित्त छवर्ण^३ बुद्धरश्मीको कीरण जब भगवान्‌ले फैलाउनु भयो तब उसले 'के रहेछ यो ?' भनी फर्की यताउति हेर्दा—दान्त हुनुभएका, संयत हुनुभएका, शान्त इन्द्रिय हुनुभएका, बत्तीसमहापुरुष-लक्षणहरू^४ र असीत्यानुव्यञ्जनहरूले^५ सुशोभित हुनुभएका, व्यामप्रभा^६ रश्मीको तेजद्वारा प्रदधोत हुनुभएका, अनुपम बुद्धश्रीद्वारा अचिन्त्य हुनुभएका तथा बुद्धानुभावद्वारा प्रकाशमान हुनुभएका भगवान् बुद्धलाई देख्यो । यो देखेर उसको मनमा—“बुद्ध नै यहाँ आइपुग्नु भएको हो क्यारे—जसको रूपसम्मति यस्तो छ, जसको आपनो तेजद्वारा सूर्यको तेजलाई पनि धमिलो पार्न सक्छ, जसको मनोरम्यताको प्रभाव-द्वारा चन्द्रमालाई पनि मलिन पार्न सक्छ, जसले आपनो शान्तदान्त भावद्वारा सबै श्रमण ब्राह्मणहरूलाई जित्न सक्छ; शान्तेन्द्रिय हुनेको

१. विमा. व. अ. क. पृ. २६०: मट्टकुण्डलीविमानवर्णना ।

२. धम्म. प. अ. क. पृ. १४.

३. छ वर्ण रश्मी भनेको कस्तो हो भन्ने कुरा लेखकको बु. श्रा. च. भाग—१. पृ. ३५ को पादटिप्पणीमा हेतू ।

४. हेर लेखकको बु. ब्रा. पृ. १६८ मा ।

५. हेर लेखकको बु. श्रा. वि. च—१. पृ. ४७९ को पादटिप्पणीमा ।

६. शरीरको चारैतिर भएको प्रभालाई ‘व्यामप्रभा’ भन्दछन् ।

प्रभाव यस्ते हुन्छ ! अवश्य पनि वहाँ नै लोकका अग्रपुरुष हुनुहुन्छ । मलाई नै अनुकम्पा राख्नुभई वहाँ यहाँ आउनु भएको हो” भन्ने जस्तो लागेपछि अपार प्रीति र सौमनस्य अनुभव गर्दै प्रसन्नमुद्राले दुइहात जोरी नमस्कार गर्दै माणव फेरि सुत्यो । यो देखेर “स्वर्गोत्पत्तिको लागि यसको-निमित्त यति नै पर्याप्त छ” भन्ने विचार गर्नुभई भगवान् फर्केर जानुभयो । उ पनि प्रीति-सौमनस्यलाई नछोडिकनै मृत्यु भई त्रयस्तिश लाकमा बाहू योजनिक^१ विमानमा उत्पन्नभयो ।

मट्टकुण्डली मरेपछि उसको बाबुले गर्नुपर्ने दाहसंस्कार गन्यो र भोलिपल्ट उ मसानमा गई “हे मट्टकुण्डली ! हे मट्टकुण्डली !! कहाँ गयौ मेरो एकलौटे पुत्र !!” भन्दै हँदै विलापगर्दै चिता घुम्नथाल्यो । उता देवलोकमा उत्पन्न भएको देवपुत्रले आफ्नो श्रीसम्पत्तिलाई हेरी “कहाँबाट म यहाँ आइपुगेको रहेछु ? मैले त कुनै कुशलकर्म गरेको छैन” भनी विचार गरी हेर्दा—आफ्नो पूर्वजन्ममा मरणको समयमा भगवान् बुद्धमाथि उत्पन्न भएको चित्तप्रसादको कारण र वहाँलाई भक्तिपूर्वक हातजोरी नमस्कार गरेको कर्मको प्रभावद्वारा हो भन्ने कुरा बुझी “अहो ! महानुभाव सम्पन्न बुद्ध भगवान् !!” भन्दै उसको मनमा तथागत प्रति बडो ठूलो प्रसन्नता उत्पन्न भयो । अनि अदिग्रपुब्वक ब्राह्मण के गर्दै रहेछन् भन्नेतिर विचार गरी हेर्दा—उसले उ मसानमा गई रोइरहेको कुरा देखेर “अघि यिनले मलाई औषधी मात्र पनि गरेनन् ।

१. विमा. व. अ. क. पृ. २६०: मट्टकुण्डलीविमानवण्णना ।

धम्म. प. अ. क. पृ. १४ ले भने तीस योजनिक भनी लेखेको छ ।

अहिले भने मसानमा गई रोइरहेछन्, अब गएर यिनलाई विरक्त गराई कुशलपथमा राखिदिनेछु” भन्ने सोची उत्तिखेरे देवलोकबाट आई मट्टकुण्डलीकै जस्तै रूप धारण गरी “हा चन्द्र, हा सूर्य !” भन्दै हँदै कराउँदै उ आफ्नो पिताको नगिच गई एक ठाउंमा बस्यो । “अहो ! मट्टकुण्डली आयो । यो किन रोइरहेको रहेछ” भन्ने लागेपछि उसले गाथाद्वारा उसेंग सोध्यो ।

“अलङ्कृतो मट्टकुण्डली^१,
मालधारी^२ हरिचन्दनुस्सदो ।
बाहा पगाहह कन्दसि,
वनमज्जे कि दुकिखतो तुवं’ति^३ ॥

अर्थ –

Dhamma.Digital

“हे मट्टकुण्डली ! माला लगाई हरिचन्दनको लेप लगाई तथा अलङ्कृत भई यो वनको बीचमा तिमी किन हँदैछो ? तिमीलाई के दुःख पन्यो ?”

१. विमा. व. अ. क. पृ. २६०-६१: मट्टकुण्डलीविमानवर्णना ।
२. नालन्दा पालिमा: ‘मट्टकुण्डली’ ।
३. सिहल र स्याममा: ‘मालाधारी’ ।
४. विमा. व. पा. पृ. ११८: मट्टकुण्डलीविमानवर्त्यु ।

देवपुत्र भन्दछ—

“सोवण्णमयो पभस्सरो,
उप्पन्नो रथपञ्जरो मम ।
तस्स चक्रयुगं न विन्दामि,
तेन दुखेन जहामि^१ जीवितं तिर्ति^२ ॥”

आर्थ—

“फलफल् फल्किने सुवर्णमय रथ मैले पाएको छु तर त्यसका दुइचक्रकाहरू भने छैनन्—त्यसैको बुःखले म रोइरहेको हुँ र त्यसैको कारणले म मने पनि छु ।”

ब्राह्मण भन्दछ—

“सोवण्णमयं मणिमयं,
लोहितकमयं^३ अथ रूपियमयं^४ ।

१. सिहलमा: ‘जहिस्स’; स्याम र रोमनमा: ‘जहिस्सामि’ ।
२. विमा. व. पा. पृ. ११८.
३. सिहलमा: ‘लोहितङ्गमयं’; स्याममा: ‘लोहितङ्गमयं’ ।
४. सिहलमा: ‘रूपियामयं’ ।

आचिकव मे॑ भद्रमाणव,
चक्कयुगं पटिपादयामि॒ ते॑ति॒ ॥”

अर्थ—

“हे भद्र माणव ! कस्तो चक्का चाहन्छौ भन—सुनको, मणीको, चाँदीको अथवा रातो मुगाको—जस्तो तिमी चाहन्छौ त्यस्ता चक्काहरू म बनाइदिनेछु, नरोऊ ।”

“सो माणव तस्स पावदि—
‘चन्दिमसुरिया॑ उभयेत्थदिस्सरे ।
सोवण्णमयो रथो मम,
तेन चक्कयुगेन सोभती॑ति॒ ॥”

अर्थ —

“अनि माणव उसलाई भन्दछ—‘मेरो सुनको रथको लागि आकाशमा देखिने चन्द्र-सूर्यका दुइवटा चक्काहरू मात्र सुहाउँछन्, त्यसैले म चन्द्र-सूर्य नै चाहन्छु ।”

१. स्याममा॑ः ‘मे तुवं’ ।
२. सिहल र स्याममा॑ः ‘पटिलाभयामि’ ।
३. विमा॑. व. पा॑. पृ. ११८ः मट्टकुण्डलीविमानवत्थु ।
४. बर्मीमा॑ः ‘चन्दिसूरिया’ ।
५. विमा॑. व. पा॑. पृ. ११८.

ब्राह्मण भन्दछ—

“बालो खो त्वं असि माणव,
 यो त्वं पत्थयसे अपत्थियं ।
 मञ्जामि तुवं मरिस्ससि,
 न हि त्वं लच्छसि चन्दिमसुरिये’ति३ ॥”

अर्थ—

“हे माणव ! मलाई लाग्छ कि तिमी मूर्ख ह्वौ ; जुन् तिमी
 अप्रार्थनीय बस्तुको प्रार्थना गष्ठौ ; त्यो चन्द्र-सूर्य मरेर गए पनि तिमीले
 पाउनसक्ने छैनौ ।”

देवपुत्र भन्दछ—

“गमनागमनं पि दिस्सति,
 वण्णधातु उभयत्थ वीथिया ।
 पेतो४ कालकतो न दिस्सति,
 को निध५ कन्दतं बाल्यतरो’ति६ ॥”

१. विमा. व. पा. पृ. ११८.
२. सिहल र स्याममा: ‘पेतोपन’ ।
३. स्याममा: ‘नीध’ ।
४. विमा. व. पा. पृ. ११९: मट्टकुण्डलीविमानवत्यु ।

अर्थ —

“जसको गमनागमन पनि देखिन्छ, जसको आउने जाने बाटो पनि दुर्बंतिर देखिन्छ; किन्तु मरेर पितृ भएको प्राणीको रूप देखिदैन, अतः देखिने वस्तुको लागि रुने पुरुष मूर्ख होला कि अथवा नदेखिने वस्तुको लागि रुने पुरुष मूर्ख होला? —यी मध्ये को अधिक मूर्ख होत ?”

ब्राह्मण भन्दछ —

“सच्चं खो वदेसि माणव,
अहमेव कन्दतं बाल्यतरो ।
चन्दं विय दारको रुदं,
पेतं कालकताभिपत्थयिति॑ ॥”

Dhamma.Digital

अर्थ —

“हे माणव ! तिचो कुरो साँच्चो हो, जो नदेखिने वस्तुकोनिन्दित हैं देशु—म नै अधिक मूर्ख हुँ; देखिने चन्द्र-सूर्यको कारणमा रुने बालक-भन्दा पनि नदेखिने पितृको कारणमा रुने म नै मूर्खतर हुँ ।”

यति भनेर पुत्रको कुरालाई प्रशंसा गर्दै ब्राह्मणले पुनः यस्तो भन्यो॒ —

१. विमा. व. पा. पृ. ११९.

२. विमा. व. अ. क. पृ. २६२: मट्टकुण्डलीविमानवण्णना ।

१. “आदित्तं वृत मं सन्तं, घटसित्तं व पावकं ।
वारिना विय ओसिच्चं, सब्बं निब्बापये दरं ॥
२. “अब्बही^३ वृत मे सल्लं, सोकं हृदयनिस्सितं ।
यो मे सोकपरेतस्स, पुत्तसोकं अपानुदि ॥
३. “स्वाहं अब्बूलहसल्लोस्मि, सीतिभूतोस्मि^४ निब्बुतो ।
न सोचामि न रोदामि, तव सुत्वान माणवा’ति ॥”

अर्थ—

१—“मेरो हृदयमा धिउ राखेको आगो कै बलिरहेको शोकाग्नि-
लाई पानीले आगो निभाइदिए कै तिमीले मेरा सबै मानसिक दुःखलाई
निभाइदियौ ।

२—“मेरो हृदयको शोकरूपी काँडोलाई तिमीले छिकिदियौ;
पुत्र-वियोगको कारणले गर्दा शोकमा परिरहेको मलाई तिमीले मेरो शोक
हटाइदियौ ।

३—“हे माणव ! तिझो कुरा सुनिसकेपछि अब ममा भएको
शोकरूपी काँडो छैन, शोकरूपी आगो निभिसक्यो, अब म शीतल भएको
छु; अब मैले शोक पनि गर्ने छैन ।

यसपछि माणवले माणवरूप छाडी देवरूप धारण गरेर देखाएपछि
ब्राह्मणले यसरी सोध्यो^५—

१. स्याममा: ‘अब्बलहं’; रोमनमा: ‘अब्बूलहो’ ।
२. स्याममा: ‘सीतभूतोस्मि’ ।
३. विमा. व. अ. क. पृ. २६३: मट्टकुण्डलीविमानवण्णना ।

“देवता नुसि गन्धब्बो, अदु^१ सक्को पुरिन्ददो ।
को वा त्वं कस्स पुत्तो, कथं जानेमु तं मयं’ति^२ ॥”

अर्थ—

“तिमी देवता ह्यौ वा गन्धर्व ह्यौ अथवा शक देवेन्द्र ह्यौ ?
तिमी को ह्यौ र कस्को पुत्र ह्यौ भनी कसरी भैले जानू ?”

आहाणको प्रश्न सुनी देवपुत्रले यस्तो भन्यो —

“यं च कन्दसि यं च रोदसि,
पुतं आलाहने सयं दहित्वा^३ ।
स्वाहं कुसलं करित्वा^४ कम्मं,
तिदसानं सहब्यतं^५ गतो^६ ति^६ ॥”

अर्थ—

“जो तिमीले आफ्नो मृत-पुत्रलाई मसानमा स्वयं जलाई जसको

१. सिंहलमा: ‘आदु’; स्याममा: ‘आदू’ ।
२. विमा. व. पा. पृ. ११९: मट्टकुण्डलीविमानवत्थु ।
३. स्याममा: ‘डहित्वा’ ।
४. स्याममा: ‘करित्वान्’ ।
- ५-५. सिंहलमा: ‘सहब्यतं पत्तो’; स्याममा र रोमनमा: ‘सहब्यतं पत्तो’ ।
६. विमा. व. पा. पृ. ११९.

कारणमा तिमी होदैछो, विलाप गर्दै छौ—सो म कुशलकर्म गरी
देवलोकमा उत्पन्न भएँ ।”

ब्राह्मण भन्दछ—

“अप्यं वा बहुं वा नादस्साम,
दानं ददन्तस्स सके अगारे ।
उपोसथकम्मं वा तादिसं,
केन कम्मेन गतोसि देवलोकं ति॑ ॥

अर्थ—

“थोरै वा धेरै तिमीले आफ्नो घरमा वानविएको मैले देखेको
छैन, कुनै उपोसथ वत पालन गरेको पनि मैले देखिन, अनि कसरी अथवा
के गरेर तिमी देवलोकमा उत्पन्न भयौ ?”

देवपुत्र भन्दछ—

१. “आबाधिकोहं दुक्खितो गिलानो,
आतुररूपोम्हि॑ सके निवेसने ।
बुद्धं विगतरजं वितिणकङ्क्षं,
अहृक्षिव सुगतं अनोमपञ्जं ॥

१. विमा. व. पा. पृ. ११९.

२. स्याममा: ‘आतुररूपोम्हि’ ।

२. “स्वाहं मुदितमनो पसन्नचित्तो,
अञ्जलि अकर्ि तथागतस्स ।
ताहं कुसलं करित्वान कम्मं,
तिदसानं सहव्यतं गतो’ति ॥”

आर्थ—

१—“आफ्नो घरमा रोगले पीडित भई ढुःखी भइरहेको बेलामा
मैले शंका नभएका, क्लेश नभएका, निर्वाणमा पुगेका तथा अनुपम प्रज्ञा
भएका बुद्धलाई देखें ।

२—“अनि मुदितमन लिई प्रसन्नचित्त राखेर मैले तथागतलाई
दुइहात जोरी विन्तिगरी नमस्कार गरे—सोही कुशलकर्मको प्रभावद्वारा
देवलोकमा उत्पन्न भएको हुँ ।”

उसको कुरा सुन्दासुन्द ब्राह्मणको ज्यूभरी प्रीतिले भरिएर आयो
र आफूलाई अनुभव भएको प्रीतिको बारेमा कुरा प्रकट गर्द ब्राह्मणले
यस्तो भन्यो”—

“अच्छरियं वत अब्भूतं^३ वत^४,
अञ्जलिकम्मस्स^५ अयमीदिसो विपाको ।

१. विमा. व. पा. पृ. ११९-२०: मट्टकुण्डलीविमानवत्थु ।
२. विमा. व. अ. क. पृ. २६४.
३. स्याममा: ‘अब्भूतं’ ।
४. सिहलमा छैन ।
५. स्याममा: ‘अञ्जलीकम्मस्स’ ।

अहं पि मुदितमनो पसन्नचित्तो,
अज्जेव बुद्धं सरणं वजामी'ति॑ ॥”

अर्थ—

“अहो आश्चर्य ! अहो अद्भूत !! नमस्कार मात्रको यस्तो
फल !!! म पनि मुदित भई प्रसन्नचित्तले आजै बुद्धको शरणमा
जानेछु ।”

त्यसपछि ब्राह्मणलाई शरणागमनमा र शीलमा नियुक्त गर्दे
देवपुत्रले यस्तो भन्यो॒—

१. “अज्जेव बुद्धं सरणं वजाहि,
धम्मं च सङ्घं च पसन्नचित्तो ।
तथेव सिक्खाय पदानि पञ्च,
अखण्डफुल्लामि समादियस्तु ॥
२. “पाणातिपाता विरमस्तु खिप्पं,
लोके अदिनं परिवज्जयस्तु ।
अमज्जपो मा॑ च मुसा भणाहि,
सकेन दारेन च होहि तुट्टो'ति॑ ॥”

१. विमा. व. पा. पृ. १२०: मट्टकुण्डलीविमानवत्थु ।
२. विमा. व. अ. क. पृ. २६४: मट्टकुण्डलीविमानवण्णना ।
३. स्याममा: ‘नो’ ।
४. विमा. व. पा. पृ. १२०.

अर्थ—

१—“आजे प्रसन्नचित्त गरी बुद्धको शरणमा जाऊ, आजे धर्मको शरणमा र सङ्ख्यको शरणमा जाऊ, त्यस्तै गरी यी पाँच शिक्षालाई पनि अखण्डरूपले पालन गर ।

२—“प्राणीहिसालाई चाँडै त्याग, चोरीकामबाट आफूलाई दूर राख, मह्यपान नगर, झूटाकुरा पनि नगर अनि आफने पत्नीमाथि सन्तोष भई परदार सेवन पनि नगर ।”

उसको वचनलाई शिरोपरगदैं ब्राह्मण यसो भन्दछ —

१. “अत्यकामोसि मे यक्ख,
हितकामोसि देवते ।
करोमि तुयहं वचनं,
त्वंसि आचरियो ममाति ॥

२. “उपेमि सरणं बुद्धं, धर्मं चापि अनुत्तरं ।
सङ्ख्यं च नरदेवस्स, गच्छामि सरणं अहं ॥

३. “पाणातिपाता विरमामि खिप्पं,
लोके अदिनं परिवज्जयामि ।
अमज्जपो नो च मुसा भणामि,
सकेन दारेन च होमि तुट्टोति ॥”

१. विमा. व. पा. पृ. १२०: मट्टकुण्डलीविमानवत्यु ।

अर्थ—

१—“हे यक्ष ! हे देव ! तिमी मेरा हितेषी ह्वौ, तिमीलाई आचार्यमानी म तिस्रो वचन पालन गर्नेछु ।

२—“म बुद्धको शरणमा जानेछु, अनुत्तर धर्मको पनि शरणमा जानेछु र नरदेवहरूमध्ये थ्रेण सङ्घको पनि शरणमा जानेछु ।

३—“चाँडे ने प्राणीहिंसालाई त्याग्नेछु, चोरी कामबाट आफूलाई दूर राख्नेछु, मदध्यपान पनि गर्नेछैन र झूटाकुरा पनि गर्नेछैन—अनि स्वपत्नीमाथि सन्तोष भई परदार सेवन पनि गर्नेछैन ।”

यसपछि “ब्राह्मण प्रति गर्नुपर्ने कर्तव्य मैले पूरागरिसके” अब उनी स्वयं बुद्धकहाँ जानेछन्^१ भन्ने विचार गरी देवपुत्र उहीं अन्तर्धान भएर गयो^२ ।

Dhamma.Digital

भगवान् बुद्धमाथि उत्पन्न भएको महत् शब्दाको कारणले र देवपुत्रद्वारा उत्साहित भएको कारणले गर्दा—“श्रमण गौतमकहाँ जानेछु” भन्ने कल्पना गरी ब्राह्मण उहींबाटै विहारतिर लाय्यो^३ । यो

१. धम्म. प. अ. क. पृ. १६: मट्कुण्डलीवत्थुमा भने ब्राह्मणलाई ‘अब तिमी बुद्धकहाँ गई प्रश्न सोध, दानदेऊ’ भन्ने आदि कुराहरू पनि उल्लेख भएको छ ।

२. धम्म. प. अ. क. पृ. १६: मट्कुण्डलीवत्थुमा चाहिं उ विहारमा नगई आफ्नो घरमा फर्की बुद्धलाई निम्त्याई प्रश्न सोधेका कुराहरू लेखिएको छ ।

देखेर “यी ब्राह्मण अहिलेसम्म बुद्धकहाँ गएनन् तर आज पुत्रशोकको कारणले गर्दा यिनी बुद्धकहाँ जाँदैछन्; त्यहाँ कस्तो धर्मोपदेश हुनेछ होला” भन्ने कौतुहलता लागी महाजनहरू पनि उसको पछि पछि लागेर गए भन्ने कुरा विमानवत्थुअट्टकथा मट्टकुण्डलीवण्णनाले लेखेको छ । अनि बुद्धकहाँ पुगी वहाँसँग कुशलवार्ता गरिसकेपछि ब्राह्मणले यस्तो सोध्यो—

“भो गौतम ! कुनै दान नदिई, कुनै शील पालन नगरी, केवल तपाइमाथि प्रसन्न भएर मात्र कुनै पुरुष स्वर्गपुग्न सक्षम के ?”

भगवान् भन्नुहुन्छ—

“हे ब्राह्मण ! आजको प्रत्यूष वेलामा मट्टकुण्डली देवपुत्रले आफू देवलोकमा उत्पन्न भएको कारण तिमीलाई बताएको होइन ?”

अनि यसै वेलामा मट्टकुण्डली देवपुत्र पनि आपनो विमान सहित आई सबैले देख्ने गरी विमानबाट ओलहर्नी भगवान्लाई अभिवादन गरी एक छेउमा उभिइरह्यो^३ । त्यसपछि भगवान्ले त्यस परिषद्लाई देवपुत्रले अघि गरेको सुचरित्रको कुरा सुनाई परिषद्को चित्त कुशल तथा मृदु भएको बुझ्नुभई आफैले पाएको (सामुकंसिकं) चतुसत्यका कुराहरूको धर्मोपदेश गर्नुभयो । देशनाको अन्तमा देवपुत्र, ब्राह्मण तथा

१. धम्म. प. अ. क. पृ. १७: मट्टकुण्डलीवत्थुमा चाहिं ब्राह्मणको प्रश्न-पछि भगवान्ले ‘मट्टकुण्डली देवपुत्र यहाँ आऊन्’ भन्ने अधिष्ठान गर्नुभएको थियो भनी लेखिएको छ ।

उपस्थित परिषद् सहित चौरासीहजार प्राणीहरूले धर्माभिसमय प्राप्तगरे ।



-
१. धम्म. प. अ. क. पृ. १९: मट्टकुण्डलीवत्थुले चाहिं किटानकासाथ देवपुत्र र ब्राह्मणले स्रोतापत्तिफल लाभ गरे र चौरासीहजार प्राणीहरूले पनि धर्माभिसमय लाभ गरे भनी उल्लेख गरेको छ ।

२४. मण्डूकविमानकथा

एक समय भगवान् चम्पा^१ स्थित गगरा^२ पुष्करिणीको तीरमा बसिरहनु भएको थियो । एकदिन प्रत्यूष समयमा बुद्धलाई अभ्यास भए-अनुसार महाकरुणासमापत्ति ध्यानमा तल्लीन भई त्यसबाट उठिसक्नु भएपछि विनयन गर्नसक्ने सत्त्वहरूलाई हेनुहुँदा भगवान् बुद्धले ध्यान-दृष्टिद्वारा यस्तो देखनुभयो—

“आज संध्या समयमा धर्मदेशना गरिरहने देलामा एउटा भ्यागुतो मेरो धर्मस्वरमा आकर्षित भई आवाज सुनिरहेदा अर्काको

१. चम्पा भन्ने नगर अञ्जदेशको राजधानी हो । चम्पा भन्ने नगर हाल भागलपुरबाट २४ माइल पूर्वस्थित चम्पापुर र चम्पानगर भन्ने दुइवटा गाउँहरू हुन् र यी दुइगाउँहरू चम्पानदी अथवा आधुनिक ‘चाँदन’ नदीको किनारमा पर्दछ भनी बु. भा. भू. पृ. ३५१ ले उल्लेख गरेको छ ।

२. गगरा भन्ने राजमहिषीद्वारा बनाइएको पोखरी भएको हुँदा ‘गगरा पुष्करिणी’ भन्ने यसको नाम रहन गएको हो । यस पोखरीको चारैतिर पञ्चरङ्गी फूलहरू भएको विशाल चम्पक वन थियो । पं. सू. III. पृ. १: कन्दरकसुत्तवण्णना ।

कारणद्वारा मरेपछि उ देवलोकमा उत्पन्न हुनेछ । अनि उ महान परिवारहरूका साथ सबैले देख्ने गरी मकहाँ आउने छ । अनि त्यहाँ घेरेलाई धर्माभिसमय लाभ हुनेछ ।”

यसरी देख्नु भएपछि पूर्वाण्हसमयमा चीवर पहिरी, पात्र-चीवर ग्रहण गरी महत् भिक्षुसङ्गका साथ चम्पा नगरमा भिक्षाटन् गरी भिक्षुहरूलाई पनि भिक्षा सुलभ गराई भोजनोपरान्त विहारभित्र पसी भिक्षुहरू प्रति गर्नुपर्ने कर्तव्य पालन गरी भिक्षुहरू आ-आफ्ना दिवास्थानमा गइसकेपछि गन्धकुटीमा गई फलसमापत्ति सुखद्वारा दिवासमय बिताई संध्याको समयमा चारे परिषद्हरू भेला भएपछि सुन्दर गन्धकुटी-बाट निस्की समयानुकूल प्रातिहार्यद्वारा पुष्करिणीको तीरमा रहेको धर्मसभामण्डपमा बसी— मनोशिलामा बसी निर्भीकरूपले केशरसिंह गर्जे क्यैं अष्टाङ्गयुक्त ब्रह्मस्वर^१ निकालो अचिन्तेय बुद्धानुभाव तथा अनुपम बुद्धलीलाले धर्मोपदेश गर्न थालनुभयो^२ ।

त्यसेवखत एक भ्यागुतो पोखरीबाट निस्केर आई ‘धर्मभन्दैछन्’ भन्ने धर्मसंज्ञाद्वारा स्वरमा आकर्षित भई (सरे निमित्तं गण्हन्तो) परिषद्को एक छेउमा बस्यो । त्यसेवखत बाढ्छा हेर्ने एक गोपाल वालक — शास्तालाई धर्मोपदेश गरिरहेको र परिषद्हरूले पनि बडो शान्तपूर्वक धर्मोपदेश सुनिरहेको देखेर— आकर्षित भई त्यस ठाउँमा आई लौरोटेको

१. अष्टाङ्गिक ब्रह्मस्वर भनेको कस्तो हो भन्ने कुरा लेखकको बु. रा.

पृ. १०८ मा र बु. ब्र. पृ. ३३९ मा उल्लेख भएको छ ।

२. विमा. व. अ. क. पृ. १७४: मण्डूकदेवपुत्तिविमानवण्णना ।

उभिईरहौं । उसको लौरो भ्यागुताकै टाउकोमाथि टेकिन गएको थियो र यसेकारणद्वारा धर्मसंज्ञा र प्रसन्नचित्त लिएर मनेवित्तिकै उ ब्रयस्त्रिश देवलोकमा बाहु योजन भएको कनकविमानमा उत्पन्न भयो । अनि नीदबाट बिउँझेको जस्तो भई आफूलाई अप्सरासङ्घद्वारा परिवृत्त भएको देखेर—“म यहाँ कहाँबाट उत्पन्न भएको रहेछु ?” भनी विचार गरीहेर्दा अधिल्लो जन्मको कुरा स्मरण गरी—“अरे ! म जस्तो भ्यागुतोले पनि यहाँ उत्पन्न भई यस्तो सम्पत्ति पाएको ! के कर्म मैले गरेको रहेछु ?” भनी विचार गरेर हेर्दा—बुद्धको धर्मस्वरमा आर्काषित भएको बाहेक अरु कुनै पनि कर्म देखेन । अनि उ उत्नाघरी विमान सहित आएर विमानबाट ओल्हों महाजनहरूले हेवहिँदें महत् परिवारका साथ तथा महान् दिव्यानु-भावद्वारा भगवान्नकहाँ गई बहाँको चरणकमलमा शीरले ढोगी, दुइहात जोरी नमस्कार गर्दै उभिईरहौं । उसलाई चिनेर पनि महाजनहरूलाई कर्मफलको परिचय र बुद्धको प्रभाव प्रत्यक्षीकरण गराउने उद्देश्यले त्यस-वित्त भगवान्नले यस्तो भन्नुभयो !—

“को मे वन्दति पादानि, इद्धिया यससा जलं ।
अभिक्कन्तेन वण्णेन, सब्बा ओभासैयं दिसा’ति॑ ॥”

आर्थ—

“प्रभावशाली ऋद्धि भएको, यत्रो महान् परिवारहरू भएको,

१. विमा. व. अ. क. पृ. १७४: मण्डूकदेवपुत्तविमानवण्णना ।
२. विमा. व. पा. पृ. ७७: मण्डूकदेवपुत्तविमानवत्थु ।

अभिरूप भएको तथा सर्वेदिशाहरू प्रकाश पाँच मेरो चरणमा ढोग्ने यो को हो ?”

भगवान्को यति कुरा सुनेर देवपुत्रले आफ्नो पूर्वजन्मको परिचय दिँदै यसो भन्यो^१—

१. “मण्डूकोहं पुरे आसि, उदके वारिगोचरो ।

तव धर्मं सुणन्तस्स, अवधी वच्छपालको ॥

२. “मुहुतं चित्तप्रसादस्स^२, इँद्धि पस्स यसं च मे ।

आनुभावं च मे पस्स, वर्णं पस्स जुर्ति च मे ॥

३. “ये च ते दीघमद्वानं, धर्मं अस्सोमुं गोतम ।

पत्ता ते अचलद्वानं, यत्थगन्त्वा न सोचरे^३ ॥”

अर्थ—

१—“अधिल्लो जन्ममा म पानीमा बस्ने पानीमा गोचर गर्ने भ्यागुतो भएको थिए, तपाइले ब्रह्मस्वरद्वारा भन्नुभएको मधुरस्वरलाई सुनीरहेको वेलामै वाल्ला हेर्ने एक गोपाल वालकले मलाई मारिदियो ।

२—“क्षणभर चित्तप्रसन्न गरेको कर्मको फलको प्रभाव हेर्नुहोस्

१. विमा. व. अ. क. पृ. १७५: मण्डूकदेवपुत्तविमानवण्णना ।

२. सिहलमा: ‘चित्तप्रसादस्स’ ।

३. विमा. व. पा. पृ. ७७: मण्डूकदेवपुत्तविमानवत्थु ।

कस्तो छ, मेरो महानुभावता, मेरो रूपसम्पत्ति तथा मेरो तेज कस्तो छ हेर्नुहोस् ।

३—“हे गौतम ! जसले तपाइङ्को धर्मलाई दीर्घकालसम्म सुन्दर्शन् अवश्य पनि उनीहरू अचलस्थानमा पुनेछन् र जहाँ गएर उनीहरूले शोकगर्नु पनेछैन ।”

त्यसपछि भगवान्‌ले उपस्थित परिषद्को उपनिशय-सम्पत्ति हेरेर विस्तारपूर्वक धर्मोपदेश गर्नुभयो । उपदेशको अन्तमा त्यो देवपुत्रले स्रोतापत्तिफल प्राप्तगन्यो । चौरासीहजार प्राणीहरूलाई पनि धर्माभिसमय लाभ भएको थियो । अनि भगवान्‌लाई बन्दना गरी भिक्षुसङ्ख्यालाई पनि नमस्कार गरी सो देवपुत्र आफ्ना परिवारहरू सहित देवलोकमै फर्केर गयो ।

Dhamma.Digital

१. विमा. व. अ. क. पृ. १७६: मण्डूकदेवपुत्तविमानवण्णना ।

२५. मल्लिकाविमानकथा

धर्मचक्र-प्रवर्तनादिदेवि लिएर^१ सुभद्रपरिव्राजकलाई^२ विनयन गरी बुद्धकृत्य सिध्याई कुशीनगरका मल्लराजाहरूका 'उपवत्तन' भन्ने शालोदधानमा दुइ शालवृक्षको बीचमा बैशाख पूर्णिमाको प्रत्यूष समयमा अनुपादिशेष निर्वाणधातुमा भगवान् परिनिर्वाण भइसक्नु भएपछि त्यहाँ देवमनुष्यहरूले लोकनाथको शरीरलाई पूजा गरिरहेका थिए ।

त्यसबखत कुशीनगरमा बसिरहेको—बन्धुल-मङ्गिकाकी भार्या, मल्लराजपुत्री-मङ्गिका^३ भन्ने उपासिका श्रद्धालु तथा प्रसन्ना

१. धर्मचक्र-प्रवर्तन सम्बन्धी कुराहरू लेखकको बु. शा. च-१.
पृ. १६२ मा उल्लेख भएका छन् ।
२. सुभद्र परिव्राजक सम्बन्धी केही कुराहरू लेखको बु. प. पृ. १६-१८ मा उल्लेख भएका छन् ।
३. यी मल्लिका भन्ने को हुन् भन्ने विषय सम्बन्धी संक्षेप कुराहरू लेखकको बु. रा. पृ. १५८ मा उल्लेख भएका छन् र विस्तृत कुराहरू धम्म. प. अ. क. पृ. १७४-७६: विडुडभवत्थु, पुण्फवग्ग-४ मा उल्लेख भएका पाइन्छन् ।

यिहन् । विशाखा महाउपासिका^१ को जस्तै यिनको पनि ‘महालता-पसाधन^२’ भन्ने आभरण थियो । अनि उनले सो ‘महालतापसाधन’ आभरणलाई सुगन्धित पानीले धोई, रान्नो सफा कपडाले पुछी, अरु पनि पुष्पगन्ध मालाहरू साथमा लिई भगवान्को शरीरमा पूजा गरिन्^३ । यही यहाँ संक्षेप कुरा हो । विस्तृत कुराहरू चाहिं धम्मपदटुकथामा^४ उल्लेख भएका छन् । अनि मृत्यु भएपछि उनी त्रयस्त्रिश देवलोकमा उत्पन्न भइन् । त्यस पूजाको प्रभावद्वारा अन्य जनहरूभन्दा उनले असाध्यारण तथा विशाल दिव्यसम्पत्ति पाएकी थिहन् । उनको वस्त्रालंकार विमानहरू सप्तरत्नहरूले चम्किएका थिए । विशेषरूपले सुवर्णप्रभा भएको अत्यन्त तेजिलो तथा सर्वैशिशातिर आसिङ्गन गर्ने सुवर्णरसधार जस्तै स्फुरित थियो । अनि देवचारिका गर्दै जाँदा उनलाई देखेर आयुष्मान् नारद उनकहाँ जानुभयो । वहाँलाई देखेर बन्दना गरी दुइहात जोरी उनी उभिइरहिन् । त्यसपछि उनीसेंग वहाँले यस्तो सोधनुभयो^५—

१. विशाखा^६ महाउपासिका भन्ने को हुन् भन्ने कुरा लेखकको बु. म. भा-१. पृ. १९ मा लेखिएको छ ।
२. ‘महालतापसाधन’ भन्ने आभरणको परिचय लेखकको बु. म. भा-१. पृ. ३४ मा लेखिएको छ ।
३. यो कुरा दी. नि. अ. क. I. पृ. ४१९: महापरिनिब्बाणसुत्तवण्णनाना पनि छ ।
४. पृ. १७४: विडुडभवत्थु, पुण्फवग्ग ४.
५. विमा. व. अ. क. पृ. १३२: मल्लिकाविमानवण्णना ।

१. “पीतवस्थे पीतधजे, पीतालङ्घारभूसिते ।
पीतन्तराहि वगूहि, अपिलन्धा व सोभति ॥
२. “का॑ कम्बुकायूरधरे॑, कच्चनावेलभूसिते ।
हेमजालकसञ्ज्ञने॒, नानारतनमालिनी ॥
३. “सोवण्णमया लोहितङ्गमया च॒,
मुत्तामया वेलुरियमया॑ च ।
मसारगल्ला सहलोहितङ्गा॑,
पारेवतक्खीहि॑ मणीहि चित्तता ॥
४. “कोचि कोचि एत्थ मयूरसुस्सरो,
हंसस्स रठबो करवीकसुस्सरो ।
तेसं सरो सुय्यति॑ वग्गुरूपो,
पञ्चञ्जिकं त्रिरियमिवप्पवादितं॑ ॥

१-१. स्याम र रोमनमा: ‘काकम्बकायूरधरे’ ।

२. सिहलमा: ‘हेमजालकपञ्ज्ञने’ ।
३. सिहलमा, स्याम र रोमनमा: ‘लोहितङ्गमया’ ।
४. सिहल, स्याम र रोमनमा: ‘वेलुरियामया’ ।
५. सिहलमा: ‘सहलोहितङ्गा’; स्याम र रोमनमा: ‘सहलोहितका’ ।
६. सिहलमा: ‘पारावतक्खीहि’ ।
७. सिहलमा: ‘सूय्यति’ ।
८. सिहल, स्याम, रोमनमा: ‘त्रिरियमिव…’ ।

५. “रथो च ते सुभो वगु^१, नानारतनचित्तितो^२ ।

नानावण्णाहि^३ धातुहि^४, सुविभत्तो व सोभति ॥

६. “तस्मि रथे कञ्चनबिम्बवण्णो^५ ।

या^६ त्वं^७ ठिता भाससि मं पदेसं ।

देवते पुञ्छितान्निकछ, किस्स कम्मस्सिदं फलंति* ॥”

आर्थ—

१—“पीत वस्त्र, पीत ध्वज तथा पीतालङ्कारद्वारा भूषिता तिम्बो
सुन्दर पीतवर्ण यी आभरण विना पनि शोभायमान नै छ ।

२—“काञ्चनलता र हेमजालहरूले सिंगारिएको तथा अनेको
रत्नहरूका चूरी र बाजूहरू लगाइराखेको तिम्बो वर्ण शोभायमान छ ।

३—“सुवर्ण, लालमणी, मोती, बैदूर्य, मसारगल्ल तथा परेवाको
आँखा जस्तै मणीहरूद्वारा चित्रित छिधौ ।

१. स्याममा: ‘वगू’ ।

२. स्याममा: ‘नानारतनचित्तङ्गो’ ।

३. स्याममा: ‘नानावणीहि’ ।

४. रोमनमा: ‘धातुहि’ ।

५. स्याम र रोमनमा: ‘काञ्चनबिम्बवण्णो’ ।

६-६. स्याममा: ‘यथ’ ।

७. विमा. व. पा. पृ. ५६-५७: मल्लिकाविमानवत्थु ।

४—“त्यसबाट मयूर, हंसराज तथा कोइलीको आवाजहरू जस्तै आवाज निस्कन्छ अनि पञ्चाङ्गिक तूर्यनादको आवाज पनि सुनिन्छ ।

५—“नाना रत्नहरू जडित, नाना धातुहरूद्वारा सुविभाजित तिक्रो रथ पनि शोभायमान नै छ ।

६—“सो रथ काञ्चनबिम्बवर्ण छ जहाँ बसी तिमीले यो प्रदेश जम्मै प्रकाश पार्देख्याउँ । हे देवते ! म सोधदछु कि—के कर्मको फल-द्वारा तिमीले यस्तो पाएको ह्वौ ?”

अनि सो देवता भन्दछिन्—

१. “सोवण्णजालं^३ मणिसोण्णचित्तं^४,

मुत्ताचितं^५ हेमजालेन छन्नं ।

परिनिष्ठुते गोतमे अप्पमेच्ये,

पसन्नचित्ता अहमाभिरोपयि ॥

२. “ताहं कम्मं करित्वान, कुसलं बुद्धवण्णितं ।

अपेतसोका सुखिता, सम्पमोदामनामया’ति^६ ॥”

१. रोमनमा: ‘सोवन्नजालं’ ।

२. सिंहल, स्याम र रोमनमा: ‘मणिसोण्णचित्तं’ ।

३. स्याममा: ‘मुत्ताचित्त’ ।

४. विमा. व. पा. पृ. ५७: मल्लिकाविमानवत्थु ।

अर्थ—

१—“मणिसुवर्णादिद्वारा चित्रित सुवर्ण जाल र ठाउं ठाउंमा
मोतीहरू जडित हेमजालले छोपिएको जुन यो विमान हो—त्यो उही
पुण्यको प्रभावको फल हो—जो मैले अप्रमेय हुनुभएका गौतम बुद्ध
परिनिर्वाण भइसकेपछि वहाँको शरीरमा पूजाको भावले प्रसन्नतापूर्वक
(आभरण) चढाएँ ।

२—“बुद्ध भगवान् द्वारा वर्णित कुशलकर्म गरेर आज म सुखी
झई शोक दूर गरी तथा प्रमुदिता पनि भएकी छु ।”

देवताले भने बमोर्जि सङ्गीतिको समयमा आयुष्मान् नारदले
उपरोक्त कुराहरू धर्मसंग्राहकहरूलाई सुनाउनु भएको थियो र सोही
अनुसार वहाँहरूले संग्रहमा सम्मिलित गर्नुभएको हो ।

२६. यवपालकविमानकथा

एक समय भगवान् राजगृहको वेणुवनमा बस्दे हुनुहुन्थ्यो । त्यसबखत राजगृहमा एक गरीब केटो जौको खेत हेदंथ्यो । एकदिन उसले बिहानकोनिम्ति कुलमाष-खाना पाएपछि “खेतमा गई खाना खानेछु” भन्ने विचार गरी उ कुलमाष-खाना लिई जौको खेतमा गई एक रुखमनि बस्यो । त्यसबेला बाटामा गइरहेका एक क्षीणाक्षवी स्थविर भोजनको समय भएपछि त्यस ठाउँमा आइपुगी जौपालक केटो बसिरहेको रुखनिर गए । जौपालक केटोले बेला विचार गरी “भन्ते ! भोजनार्थ आहार पाउनुभयो के ?” भनी सोध्यो । स्थविर चूपलागेर बसे । अनि उसले—स्थविरले भोजन नपाएको कुरा बुझी “भन्ते ! भोजनको समय भइसक्यो मिक्षाटन् गरेर भोजन गर्न सकिन्न, भमायि अनुकम्पा राख्नुभई यो कुलमाष-खाना खानुहोस्” भनी विन्तिगरी स्थविरलाई कुलमाष-खाना प्रदानगर्न्यो । उसमायि अनुकम्पा गर्दै स्थविरले सो कुलमाष-खाना उसले देख्ने गरी खाई अनुमोदन गरी फक्केर गए । “अहा ! मैले यस्ता सुषात्रलाई कुलमाष-खाना दिन पाएँ !” भनी त्यो केटोको चित्त अति प्रसन्न भयो । त्यसपछि मृत्युभई उ त्रयस्त्रिश भवनमा सोहू योजन भएको कनकविमानमा उत्पन्नभयो । अनि

देवचारिका गर्दे जाँदा आयुष्मान् महामौदुगलयाथनले उसलाई देखेर
यो गाथाहरूद्वारा प्रश्न सोऽनुभयो?—

१. “उच्चमिदं मणिथूनं विमानं,
समन्ततो द्वादस योजनानि ।
कूटागारा सत्सता उलारा,
वेलुरियथम्भा रुचकत्थतासुभा ॥
२. “तत्थद्विसि पिवसि खादसि च, ... ३ ॥
३. “देविद्वि पत्तोसि महानुभावो, ... ३ ॥

आर्थ—

१—“मणिहरू जडित यो विमान अग्लो छ, जसको चारैतिरबाट
सोहू सोहू योजन छ, सातशय ठूला ठूला कूटागारहरू पनि छन् जसमा
बैदूर्यका स्तम्भहरू र सुनका फलेकहरू छापिएका कोठाहरू पनि छन् ।

२—“त्यसमा बसेर तिमी खान्दौ पनि पिञ्चौ पनि; मधुरस्वरले
दिव्यमय वीणाहरू पनि बजाइन्छन्, चौसट्टी जना सुशिक्षिता राम्भा राम्भा
देवकन्याहरू पनि छन् जो नाच-गान गरेर प्रभुविता हुन्छन् ।

-
१. विमा. व. अ. क. पृ. २३५-३६: यवपालकविमानवण्णना ।
 - २-३. यहाँका बाँकी पदहरू फलदायकविमान पृ. १११ मा उल्लेख
भए बमोर्जि दोहन्याई पढ्नू । विमा. व. पा. पृ. १०४: यव-
पालकविमानवत्थु ।

३—“देवश्रहदि भएको महानुभावसम्पन्न तिमीले मनुष्यलोकमा छोंदा के पुण्यकर्म गन्यो ? कुन कारणद्वारा तिम्रो यस्तो ज्वलित प्रभाव भएको हो ? सर्वेदिशातिर तिम्रो वर्ण पनि फैलिदै छ ।”

अनि यसै सम्बन्धमा सङ्कीर्तिकारहरू भन्दछन्—

“महामौद्गल्यायनद्वारा सोधिएका प्रश्नहरू सुनी सो देवता खुशी भई—जुन कर्मको फलद्वारा त्यस्तो सम्पत्ति पाएको हो त्यो कुरा बताउंदै उमले यस्तो भन्यो ।”

१. “अहं मनुस्सेसु मनुस्सभूतो, अहोसि यवपालको ।

अहम् विरजं भिक्खुं, विष्पसन्नमनाविलं ॥

२. “तस्स अदासहं भागं, पसन्नो सेहि पाणिभि ।

कुम्मासणिङ्गं दत्त्वान, मोदामि नन्दने वने ॥

३. “तेन मे तादिसो वर्णो, ...”

४. “अक्षवामि ते भिक्खु महानुभाव, ...”

अर्थ—

१—“मनुष्यलोकमा मनुष्य छोंदा म जौपालक यिए, त्यसबखत मैले विप्रसन्न, निर्मल तथा निक्षलेशी एक मिक्खुलाई देखें ।

१. विमा. व. पा. पृ. १०४: यवपालकविमानवत्थु ।

२-३. माथि पृ. १० मा उल्लेख भए कै दोहन्याई पढ्नू । विमा. व. पा. पृ. १०४: यवपालकविमानवत्थु ।

२—“अनि वहाँलाई मैले आपनो भाग कुल्माष-पिण्ड प्रसन्नचित्त लिई आपने हातले प्रदान गरें— सोही कुल्माष-पिण्डदान दिएको पुण्यको प्रभावद्वारा आज म नन्दन-बनमा नन्दित भएको हुँ ।

३—“त्यसेको प्रभावद्वारा मेरो यस्तो शरीर-वर्ण भएको हो, त्यसेको प्रभावद्वारा यहाँ मेरा इच्छाहरू सिद्ध भएका हुन्, त्यसेको प्रभाव-द्वारा मलाई मनपरेका वस्तुहरू पनि लाभ भएका हुन् ।

४—“हे महानुभावसम्पन्न मिक्षु ! मनुष्यलोकमा छोदा जुन पुण्य-कर्म मैले गरेको थिएं सो बताएं; त्यसे कर्मको प्रभावद्वारा मेरो शरीर तेजिलो भएको हो र त्यसेको प्रभावद्वारा मेरो शरीरको तेज सबैदिशातिर प्रकाश भएको हो ।”

२७. रज्जुमालाविमानकथा

एक समय भगवान् बुद्ध श्रावस्तीस्थित जेतवनमा बस्दे हुनुहुन्थ्यो । त्यस समयमा गया गाउँकी एक ब्राह्मणकी छोरीलाई सोही गाउँके एक ब्राह्मण-पुत्रलाई दिएको हुँदा उ पतिकुलमा गई त्यस घरकी मालिकनी भई बसी । त्यस घरकी दाशीकी छोरीलाई उ देखि सहश्रथी । उसलाई देख्योकि क्रोधले मुरमुरिई गालिगर्थी, परिभाष-गर्थी र मुड्कीले पनि हान्थी । जब उ तन्नेरी भई काम-धाम गर्न सक्ने भई तब उसलाई कुहिनाले तथा मुड्कीले पनि पिट्दथी । पूर्वजन्मको वैरभावको कारणले गर्दा नै यस्तो गर्दथी भनी विमानवत्थु अट्टकथाले । उल्लेख गरेको छ ।

त्यो दाशीपुत्री कश्यप बुद्धको पालामा मालिक्नी थिई र हाल मालिक्नी भएको ब्राह्मणी त्यसव्यत दाशी भएको थिई । त्यसव्यत सो मालिक्नीले दाशीलाई जहिले पनि माटोको डल्लो, लट्टी तथा मुड्कीले हान्दथी । मालिक्नीको यस प्रक्रियाबाट विरक्तिई यथावल दानादि पुण्यकर्म गरी दाशीले “अनागत समयमा म मालिक्नी बनी यसमाथि प्रभूत्व जमाउन पाऊ” भनी उसले प्रार्थना गरी । त्यसपछि उ त्यहाँबाट च्युत भई

१. पृ. १६६: रज्जुमालाविमानवण्णना ।

संसारमा यताउता घुम्दे-फिँदे वर्तमान बुद्धको पालामा माथि उल्लेख भए अनुसार गया गाउँको एक ब्राह्मणकुलमा जन्मेर पछि पतिकुलमा गई उ मालिक्नी भनी । अर्को चाहिं उसकी दाशी हुन पुगी । यही वैरभावको कारणले गर्दा ब्राह्मणीले दाशीलाई हैरान गरी सताएकी हो । यसरी हैरानी गरी दुःखादिवा कहिलेकाहिं विनाकारणमा नै चुल्ठो समाती हात-खुट्टाले बेस्करी कुट्टदथी । चुल्ठोमात्र समाती लुछने हुनाले एकदिन दाशी नाउकहाँ गई मुण्डन गरेर आई । अनि मालिक्नीले भनी—“अरे बुझ दाशी ! चुल्ठो काटेर मुक्तहुन सकौला भनी तैले नठान” भनी उसको टाउकोमा डोरीले बेरी डोरी समाती टाउको निहुन्याई खूबसंग पिट्नथाली । उसको टाउकोमा बेरिएको डोरी छिकन पनि दिन्थयो । यहाँदेखि सो दाशीको नाम नै ‘रज्जुमाला’ अर्थात् डोरीकोमाला भन्ने रहनगयो ।

Dhamma.Digital

अनि एकदिन पूर्वाणि समयमा महाकरुणासमापत्तिध्यानबाट उठी लोकमा हेरिरहनु भएको बेलामा रज्जुमालामा स्रोतापत्ति-फलको उपनिषद्य-सम्पत्ति भएको र सो ब्राह्मणी त्रिशरण सहित शीलमा प्रतिष्ठित हुनसक्ने कुरा देखनुभई शास्त्रा आवस्तीबाट गया गाउँमा छ वर्ण-बुद्धरश्मीहरू फेलाई एक जड्डलको रुखमनि बस्नुभयो । दिनदिने सो ब्राह्मणीले त्यस्तरी शास्तीदिने हुँदा “दुःखपूर्वक यसरी यस घरमा जीवन बिताइरहनुभन्दा मर्नु नै बेश” भन्ने विरक्तिले गर्दा रज्जुमाला पनि सोही दिनमै गायो लिई पानी लिनजाने बहाना गरी घरबाट निस्की

१. विमा. व. अ. क. पृ. १६६: रज्जुमालाविमानवण्णना ।

क्रमशः जड्डलमा पसी बुद्ध भगवान् बसिरहनु भएको रुख नजिक एक रुखको शाखामा ढोरी बाँधी, पासो लगाई आफूलाई कुण्डचाउने विचारले यताउती हेर्दा—प्रसन्न मुख लिई बडो शान्तदान्त मुद्राले छ वर्ण बुद्ध-रथभीहरू फैलाउँदै रुखमनि बसिरहनु भएको कारणिक बुद्ध भगवान्‌लाई उसले देखी । देखेर बुद्धगौरवको कारणद्वारा आपनो हृदय आकर्षित भई—“के त भगवान्‌ले म जस्ती दरिद्रीलाई धर्मेऽपदेश गर्नुहुने छ ? जुन उपदेश सुनेर म यस दरिद्री जीवनबाट मुक्तहुन सकू ?” भनी सोच्नथाली ।

भगवान्‌ले उसको सोचाइलाई जानुभई “रज्जुमाले !” भनी भनुभयो ।

यो आवाज सुनेर अमृतद्वारा अभिषिक्ता भएको जस्तो लागी उसको जम्मै शरीरमा प्रीति फैलिएर गयो र उ भगवान्‌कहाँ गई बन्दना गरी एक छेउमा उभिई । त्यसपछि भगवान्‌ले उसलाई क्रमैसँग आनु-पूर्विकथा^१ सुनाएर पछि चतुसत्यका कुराहरू पनि सुनाउनु भयो । उपदेश सुनेर उ व्योतापत्ति-फलमा प्रतिष्ठित भई ।

“रज्जुमाला यत्तिकैले अनुगृहित हुनेछ; अब उ कसेबाट पनि पीडित हुनसक्ने छैन” भन्ने विचार गरी शास्ता पनि जड्डलबाट निस्की गया गाँह नजिक एक रुखमनि बस्न जानुभयो^२ ।

-
१. आनुपूर्विकथा भनेको कस्तो हो भन्ने कुरा लेखको बुद्धकालीन ग्रन्थहरूमा हेर्नु ।
 २. विमा. व. अ. क. पृ. १६६-६७: रज्जुमालाविमानवर्णना ।

रज्जुमाला पनि आफूलाई कसेले हिसा गर्न नसक्ने स्थितिमा पुगी, आफ्नो क्षान्ती, मैत्री तथा दयादिगुणहरूमा प्रतिष्ठित भएको कारणले गर्दा—‘ब्राह्मणीले चाहे कुटोस् चाहे हैरान गरोस् चाहे जेसुकै गरोस्’ भन्ने विचार लिई गायोमा पानी लिई घरफक्को । घरको देतोमा बसिरहेको मालिकले उसलाई देखेर—“पानी तिन गएकी तिमी आज धेरेवेर लगाएर आयौ, तिन्हो मुख्वर्ण अति प्रसन्न छ, आज तिन्हो स्वभावमा पनि परिवर्तन देखिन्छ, यो के कारण हो ?” भनी सोध्यो । अनि उसले जम्मै कुराहरू सुनाई । उसको कुरा सुनेर ब्राह्मण खुशी भई घरभित्र पसी बुहारीलाई यस्तो भन्यो—

“रज्जुमालामाथि तिमीले केही गर्न पाउने छैनो ।”

यति भनेर अतिप्रसन्न भई उ शास्ताकहाँ गई वन्दना गरी सादर-पूर्वक कुशलघार्ता गरी शास्तालाई निम्न्याई आफ्नो घरमा त्याएर उसले प्रणीत खाद्य-भोजयद्वारा वहाँलाई सन्तप्ति गन्यो । भोजन सिध्याएर भगवान्‌ले एक छेउमा पात्र राखेपछि भगवान्‌को छेउमा गई ब्राह्मण एक छेउमा बस्यो । उसको बुहारी पनि आई भगवान्‌लाई वन्दना गरी एक छेउमा बसी । गया गाउँका ब्राह्मण-गृहपतिहरू पनि यो प्रवृत्ति सुनेर भगवान्‌कहाँ आई वन्दना गरी एक छेउमा बसे । अनि शास्ताले रज्जुमाला र ब्राह्मणीले पूर्वजन्ममा गरेका कुराहरू विस्तारपूर्वक बताउनु भई उपस्थित परिषद्लाई अनुकूल हुनेगरी धर्मोपदेश गर्नुभयो । यो कुरा सुनेर ब्राह्मणी पनि उपस्थित महाजनहरू पनि त्रिशरणमा र शीलमा प्रतिष्ठित भए ।

त्यसपछि भगवान् आसनबाट उठी श्रावस्तोमै फर्केर जानुभयो^१ ।

अनि रज्जुमालालाई ब्राह्मणले पुत्रोस्थानमा राख्यो । त्यहाँ-देखि उसकी बुहारीले पनि रज्जुमालालाई प्रियचक्षुले हेरी जीवनभर-सम्म भनपराई स्नेह गरी बसी । रज्जुमालाको मृत्यु भएपछि उत्रयस्त्रिशमा उत्पन्न भई । एकहजार अप्सराहरू उसका परिवार भए । उ साठी गाडाजतिका दिव्य-आभरणहरूले विभूषिता भई एकहजार अप्सराहरूले परिवृत्त भई नन्दन-बन आदि ठाउंहरूमा महत् दिव्य-सम्पत्तिको अनुभव गर्दै प्रमुदिता भई बस्नथाली ।

अनि देवचारिका गर्दै जाँदा आयुष्मान् महामौद्गल्यायनले उसलाई महान् दिव्यानुभाव र महान् देवऋद्धिद्वारा विद्योत भएको देखेर उसले गरेका कर्मका कुराहरू सोध्दै यी गाथाहरू भन्नुभयो^२ —

१. “अभिकक्नेन वणेन, या त्वं तिद्वसि देवते ।

हत्थपादे^३ च विगग्यह, नच्चसि सुप्पवादिने ॥

२. “तस्सा ते नच्चमानाय, अङ्गमङ्गे हि सब्बसो ।

दिब्बा सदा निच्छरन्ति, सवनीया मनोरमा ॥

३. “तस्सा ते नच्चमानाय, अङ्गमङ्गे हि सब्बसो ।

दिब्बा गन्धा पवायन्ति, सुचिगन्धा मनोरमा ॥


१. विमा. व. अ. क. पृ. १६७: रज्जुमालाविमानवण्णना ।

२. विमा. व. अ. क. पृ. १६७—१६८: रज्जुमालाविमानवण्णना ।

३. सिहल, स्याम र रोमनमा: ‘हत्थेपादे’ ।

४. “निवत्तमाना कायेन, या वेणीसु पिलन्धना ।
तेसं सुयति॑ निग्धोसो, तुरिये॒ पञ्चङ्गिके यथा ॥
५. “वटसका वातधूता॑, वातेन सम्पकम्पिता ।
तेसं सुयति निग्धोसो, तुरिये पञ्चङ्गिके यथा ॥
६. “या॑ पि ते सिरस्म॑ माला, सुचिगन्धा मनोरमा ।
वाति गन्धो दिसा सब्बा, रुखो मञ्जुस्को॑ यथा ॥
७. “घायसे तं सुचिगन्धं, रूपं पस्ससि अमानुसं ।
देवते पुच्छताचिक्ख, किस्स कम्मस्सिदं फलंति॑ ॥

आर्थ—

- 
- १—“हे देवते ! तिमी सुन्दर रूप लिई हातखुट्टादि चलाई सुन्दर
होगले नाच्छेष्ठाहौ, तिन्हो नाच अनुसार मधुर वाद्य पनि बजाइँदै छ ।
 - २—“तिमी नाचदा तिन्हा सबै अङ्गप्रत्यङ्गहरूबाट दिव्य-स्वरहरू
निस्तिकन्धन् जुन् श्वरणीय तथा मनोरम्य छन् ।

१. सिंहलमा: ‘सूयति’ ।
२. बर्मीमा: ‘तुरिये’ ।
३. स्याममा: ‘वातधूता’ ।
- ४-४. स्याम र रोमनमा: ‘सा पि ते सिरसि’ ।
५. सिंहल र रोमनमा: ‘मञ्जुस्सको’ ।
६. विमा. व. पा. पृ. ७४: रज्जुमालाविमानवत्थु ।

३—“तिमी नाच्दा तिन्ना सबै अङ्गप्रत्यङ्गहरूबाट दिव्य-गन्ध वास आउँछ जुन् मनोरम्य छ ।

४—“तिमी घुम्दा जुन तिन्नो चुल्ठोमा आभरणहरू छन् तिनीहरू-बाट पञ्चज्ञिक तूर्यनादको आवाज सुनिन्छ ।

५—“तिन्ना कानका कुण्डलहरू मन्दवायुले हल्लाउंदा त्यसबाट जुन आवाज सुनिने हो त्यो पनि पञ्चज्ञिक तूर्यनाद जस्तै छ ।

६—“जुन् तिन्ना शीरमा सुन्दर तथा सुगन्धित मालाहरू छन् तिनी-हरूबाट मठजूसक वृक्षको वासना जस्तै सबैदिशातिर वासना आउँछ ।

७—“तिन्नो शरीरबाट सुमधुर वासना आउँछ, तिन्नो रूपबर्ण अमानुषीय छ; हे देवते ! म सोधन चाहन्छु कि के कर्मको यो फल हो ?”

Dhamma.Digital

स्थविरद्वारा यसरी सोधिएपछि सो देवताले आपनो पूर्वजन्म सम्बन्धीका कुराहरू बताउँदै यी गाथाहरू भनी—

१. “दासी अहं पुरे आसि, गयायं ब्राह्मणस्सह^१ ।

अपुञ्जा अलक्षिका, रज्जुमाला ति मं विदु^२ ॥

१. विमा. व. अ. क. पृ. १६८: रज्जुमालाविमानवण्णना ।

२. बर्मीमा: ‘ब्रह्मणस्सह’ ।

३. स्याम र रोमनमा: ‘विदू’ ।

२. “अक्कोसानं वधानं च, तज्जनाय च उग्रता॑ ।
कुटं गहेत्वा निक्खम्म, अगच्छ॒ उदहारिया॑ ॥
३. “विपये कुटं निक्खपित्वा, वनसणं उपागर्मि ।
इधेवाहं मरिस्सामि, को॑ अथो॑ जीवितेन मे ॥
४. “दल्हं॑ पासं करित्वान, आसुम्भत्वान॑ पादये ।
ततो दिसा विलोकेसि, को नु खो वनमस्सितो ॥
५. “तथद्वार्सि सम्बुद्धं, सब्बलोकहितं मुर्नि ।
निसिन्नं रुक्खमूलस्मि, क्षायन्तं अकुतोभयं ॥
६. “तस्सा मे अहु संवेगो, अब्भुतो॑ लोमहंसनो ।
को नु खो वनमस्सितो, मनुस्सो उदाहु देवता ॥
-
१. सिहल, स्याम र रोमनमा: ‘उक्कता’ ।
- २-२. सिहलमा: ‘गच्छ उदकहारिया’; स्याममा: ‘आगच्छ उदक-
हारिया’; रोमनमा: ‘अगच्छ उदकहारिया’ ।
- ३-३. स्याम र रोमनमा: ‘कीवत्थो पि’ ।
४. स्याम र रोमनमा: ‘दल्ह’ ।
५. स्याम र रोमनमा: ‘आलम्भत्वान’ ।
६. स्याममा: ‘अब्भूतो’ ।

७. “पासादिकं पसादनीयं, वना निब्बनमागतं३ ।
दिस्वा मनो मे पसीदि, नायं यादिसकीदिसो४ ॥
८. “गुत्तिन्द्रियो शानरतो, अबहिगतमानसो५ ।
हितो सब्बस्स लोकस्स, बुद्धो अयं६ भविस्सति ॥
९. “भयभेरवो दुरासदो, सीहो व गुहमस्सितो७ ।
दुल्लभायं दस्सनाय, पुण्फं ओदुम्बरं यथा ॥
१०. “सो मं मुद्वहि वाचाहि, आलपित्वा तथागतो ।
रज्जुमाले ति मंवोच, सरणं गच्छ तथागतं ॥
११. “ताहं गिरं सुणित्वान, नेलं अत्थवर्ति सुर्चि ।
सण्हं मुदुं च वग्गुं च, सब्बसोकापनूदनं ॥
१२. “कल्लंचित्तं च मं वत्वा, पसन्नं सुद्धमानसं ।
हितो सब्बस्स लोकस्स, अनुसासि तथागतो ॥

१. सिह्लमा: ‘निब्बानमागतं’ ।
२. स्याम र रोमनमा: ‘यादिसकीदिसो’ ।
३. स्याम र रोमनमा: ‘अबहिगतमानसो’ ।
४. सिह्लमा: ‘सोयं’ ।
५. स्याममा: ‘गूहनिस्सितो’; रोमनमा: ‘गुहनिस्सतो’ ।

१३. “इहं दुक्खं ति मंवोच, अयं दुक्खस्स सम्भवो ।
दुक्खनिरोधो^१ मग्गो^२ च, अञ्जसो अमतोगधो ॥

१४. “अनुकम्पकस्स कुसलस्स, ओवादम्हि अहंठिता ।
अजङ्गा अमतं सन्ति, निब्बानं^३ पदमच्छुतं ॥

१५. “साहं अवट्टितापेमा, दस्सने अविकम्पिनी ।
मूलजाताय सद्वाय, धीता बुद्धस्स ओरसा ॥

१६. “साहं रंपामि कीलामि, मोदामि अकुतोभया ।
दिब्बमालं^४ धारयामि, पिवामि मधुमद्वं^५ ॥

१७. “सट्टितुरिय सहस्रानि^६, पटिबोधं करोन्ति मे ।
आलम्बो गग्गरो भीमो, ज्ञाधुवादी च संसयो ॥

१८. “पोक्खरो च सुखस्तो च, बीणामोक्खः च चारियो ।
नन्दा चेव सुनन्दा च, सोऽदिन्ना सुचिम्हिता ॥

१-१. स्थाम र रोमनमा: ‘अयं दुक्खनिरोधो’ ।

२. सिहलमा: ‘निब्बाण’ ।

३. सिहलमा: ‘दिब्बंमालं’ ।

४. स्थाम र रोमनमा: ‘मधभद्धुवं ।

५. सिहलमा: ‘सट्टि तुरिय...’; बर्मीमा: ‘सट्टि तूरिय...’ ।

१९. “अलम्बुसा मिस्सकेसी च, पुण्डरीकातिदारुणी॑ ।

एणिफस्सा॒ सुफस्सा च, सुभद्रामुद्रवादिनी॒ ॥

२०. “एताचञ्जा च सेय्यासे, अच्छरानं पबोधिका॑ ।

ता मं कालेनुपागन्त्वा, अभिभासन्ति देवता ॥

२१. “हन्द नच्चाम गायाम, हन्द तं रमयामसे ।

नयिदं अकतपुञ्जानं, कतपुञ्जानमेविदं ॥

२२. “असोकं नन्दनं रम्मं, तिदसानं महावनं ।

सुखं अकतपुञ्जानं, इध नत्थि परत्थ च ॥

२३. “सुखं च कतपुञ्जानं, इध चेव परत्थ च ।

तेसाहं सहव्यकामानं॑, कतब्बं॑ कुसलं बहुं ।

कतपुञ्जा हि मोदन्ति, सगे भोगसमज्ज्ञिनो ॥

१. सिंहलमा: ‘चारुणी’ ।

२-२. स्याममा: ‘एणिपस्सा सपस्सा च सुभद्रा मुद्रुकावदी’; सिंहलमा: ‘एणिपस्सा...’; रोमनमा: ‘एणिपस्सा सुपस्सा च सुभद्रा मुद्रावादी’ ।

३. स्याम र रोमनमा: ‘पबोधिया’ ।

४. सिंहल र रोमनमा: ‘सहव्यकामान’ ।

५. स्याम र रोमनमा: ‘कातब्बं’ ।

२४. “बहूनं” वत अत्थाय, उप्पज्जन्ति तथागता ।

दक्खिणेय्या मनुस्सानं, पुञ्जक्षेत्तानमाकरा ।

यत्थ कारं करित्वान, सगे मोदन्ति दायका’ति॑ ॥”

आर्थ —

१—“अधिल्लो जन्ममा गया भन्ने गाउँको एक ब्राह्मणकुलमा म दाशी थिईं र अपुण्यवान् तथा अलक्षिनी रज्जुमाला भन्ने नामकी थिए ।

२—“गाली, पिटाई, तर्जनादि दुःख सहन नसकी एकदिन म गाप्ने लिई पानो लिनभनी गए ।

३—“बाँचेर के प्रयोजन, यहीं मनौषु” भन्ने विचारले बाटाको एकातिर गाप्ने छाडी म जङ्गलभित्र पसे ।

४—“अनि रुखको शाखामा बलियो गरी डोरीले पासो बाँधी — ‘वनमा कोही छन् कि ?’ भनी मैले चारैतिर हेरे” ।

५—“त्यसबखत मैले त्यहीं ध्यानमुद्रामा रुखमनि बसिरहनु आएका कुनै भय नभएका तथा जगतोद्वार गर्ने सम्बुद्धलाई देखे” ।

६—“बहाँलाई देखेर—‘यस वनमा बसिरहने यी पुरुष मनुष्य हुन् कि देवता हुन् ?’ भन्ने लागेपछि उत्तिखेरे ममा लज्जा र भय (त्रास) सहित विरक्ति उत्पन्नमयो र अद्भूतरूपले रोमाञ्चित पनि हुन थाल्यो ।

१. सिहल, स्याम र रोमनमा: ‘बहुनं’ ।

२. विमा. व. पा. पृ. ७४-७६: रज्जुमालाविमानवत्थु ।

७—‘कलेशरूपी जड़लबाट निर्वाणरूपी-निर्जड़लमा बसिरहनु भएको बुद्धको प्रासादिक (=चित्तप्रफुल्लित पाँच) रूप देखेर ‘यी यस्ता त्यस्ता (मामुली) पुरुष होइनन्’ भन्ने जस्तो लागेपछि मेरो मनमा अपार प्रफुल्लता उत्पन्नभयो ।

८—“वहाँका इन्द्रियहरू शान्त र संयत छन्, वहाँ ध्यानरत हुनु-हुन्थ, वहाँको मन बाहिर जाँदैन, वहाँ सबैलोकको हितैषी बुद्ध नै हुनु-हुन्थ ।

९-१०—“अनि कुनै पनि भयम्दैरवबाट न डराउने गुफामा बस्ने सिह जस्तै तथा दुर्लभ दर्शनीय उद्गम्बर वृक्षको फूल जस्तै हुनुभएका बुद्धले मलाई मृदुवचनद्वारा सम्बोधन गर्नुहुँदै यसो भन्नुभयो—‘रज्जुमाले ! तथागतको शरणमा जाऊ’ ।

११—“वहाँको निर्दोषपूर्ण, अर्थवती, सूक्ष्म, मृदु, मनोरम्य तथा सुमधुर आवाज सुनेर मेरा सारा शोकहरू दूर भएर गए ।

१२—“अनि मेरो चित्त प्रसन्न तथा उपयुक्त भएको बुझ्नु भई—सबैको हितैषी हुनु भएका—तथागतले मलाई यसरी उपदेश गर्नुभयो—

१३—“‘यो दुःख हो, यो दुःखको हेतु हो, यो दुःखनिरोध हुने बाटो हो र जुन बाटोमा लाग्नाले अमृतमा पुग्नसकिन्द’ ।

१४—“अनि दक्ष तथा अनुकम्पक हुनुभएका बुद्धको अति-बुद्धिमा बसी मैले अमृतमय उत्तम निर्वाण-शान्ति पदलाई अवबोध गरे’ ।

१५—‘अनि म त्रिरत्न प्रति दृढ विश्वासिनी भएँ, बुद्धदर्शनमा अकम्पित भएँ र श्रद्धाको जरो बसाली बुद्धकै औरस पुत्री पनि भएँ ।

१६—“अब म यहाँ रमण गरी, क्रीडा गरी तथा भयरहित दिव्य-
मालाहरू लगाई रसरंगको रसास्वाद पिइरहेकी छु ।

१७—“आलम्ब, गगर, भीम, साधुवादी. संसरहरू जस्ता
साठीहजार तूर्यवादनहरूले मेरो चित्त प्रतिबोध गराउँछन् ।

१८-१९—“गोक्खरा, सुफस्सा, बीणामोक्खा, नन्दा,
सुनन्दा, सोणदिङ्गा, अलम्बुसा, मिस्सकेसी, पुण्डरीका, दारुणी,.
एगिकस्सा, सुफस्सा तथा सुभद्रा जस्ता मृदुवादिनीहरूले बीणा बजाई
नृथहरू देखाउँछन् ।

२०—“यिनीहरू बाहेक अरुहरू पनि नाच्ने अप्सराहरू आई समय
समयमा नाच-गान गरी मलाई खुशी पाउँन् ।

२१—“हामीहरू नाच्न चाहन्छौं, हामीहरू गाउन चाहन्छौं, हामी
तपाइको चित्तलाई प्रसन्न पार्न चाहन्छौं भन्दै उनीहरू समय समयमा
आई मलाई रमाइलो पाउँन्; पुण्य नगर्नेले यस्तो सुख पाउन सक्दैन,
पुण्य गर्नेले मात्र पाउन सक्छ ।

२२—“देवताहरूका अशोक नन्दनवन तथा महावनहरू
रमणीय छन्; पुण्य नगर्नेले इहलोक र परलोकमा पनि सुख पाउँछ, त्यस्तो
ठाउंमा जानकोनिमित्त धेरै कुशल कर्महरू गर्नुपर्छ; पुण्य गर्नहरू नै
स्वर्गीय भोगसम्पत्ति भएको ठाउंमा पुग्न सक्छन् ।

२३—“पुण्य गर्नेले इहलोक र परलोकमा पनि सुख पाउँछ, त्यस्तो
ठाउंमा जानकोनिमित्त धेरै कुशल कर्महरू गर्नुपर्छ; पुण्य गर्नहरू नै
स्वर्गीय भोगसम्पत्ति भएको ठाउंमा पुग्न सक्छन् ।

२४—“धेरैको हितसुखकोनिमित्त तथागत लोकमा उत्पन्न हुनुहुन्छ;
वहाँ मनुष्यहरूको दाक्षिणेय हुनुहुन्छ, वहाँले मनुष्यहरूकोनिमित्त पुण्य

क्षेत्र हुने आर्यपुरुषहरू बनाइदिनु हुन्छ—जुन पुण्यक्षेत्रमा पुण्यकार्य गरी दायकहरू स्वर्गमा मुदित हुन्छन् ।”

त्यसपछि आफूले सोधेका र देवताले बताएका कुराहरू जम्मै मनुष्यलोकमा आई आयुष्मान् महामौद्गल्यायनले भगवान्‌लाई सुनाउनु भयो । अनि भगवान्‌ले यसै कुरालाई कारण बनाई उपस्थित परिषद्लाई धर्मोपदेश गर्नुभयो । यो उपदेश महाजनहरूकोनिमित्त सार्थक नै भएको थियो ।



१. विमा. व. अ. क. पृ. १७३: रज्जुमालाविमानवण्णना ।

२८. लताविमानकथा

एक समय भगवान् बुद्ध श्रावस्तीको जेतवनमा बसिरहनु भएको थियो । त्यसबखत श्रावस्तीवासी एक उपासकको लता भन्ने छोरी थिइन् । उनी पण्डिता, व्यक्ता तथा मेधाविनी थिइन् । पतिकुलमा गएपछि उनी—लोग्ने, सासु, ससुराहरूको मनापचारिणी, प्रियवादिनी तथा परिजनहरूको संग्रह गर्न समर्था तथा घरका परिवारहरूका अभिभाव निभाउने काममा दक्षा, अक्रोधिनी, शीलाचारसम्पन्ना, दानदिने कार्यमा तत्पर, अखण्ड पञ्चशील पालन गर्ने तथा उपोसथको दिनहरूमा अप्रमत्ता थिइन् ।

उनको मृत्यु भएपछि उनी वैश्रवण महाराजाकी छोरी भई उत्पन्न भइन् र लता नै उनको नाम रहनगयो । उनका अरू पनि सज्जा, पबरा, अच्चिमति तथा सुता भन्ने चार बहिनीहरू थिए । ती पाँच जनालाई शक्र देवराजाले लगी उनीहरूलाई नर्तकी स्त्रीको स्थानमा राखी परिचारिकाहरू बनाए । लता चाहिं विशेषत नृत्य-गीतमा दक्षा थिइन् ।

एकदिन उनीहरू भेलाभई सुखपूर्वक बसिरहेको बेलामा उनी-हरूको बीचमा संगीत निपुणताको बारेमा विवाद उठ्यो । अनि उनीहरू

सबै देश्रबण महाराजाकहाँ गई “तात ! हामीहरूको बीचमा कुनचाहिंह
नृत्यमा कुशला र दक्षाख्ये ?” भनी सोधे । अनि देश्रबणले यस्तो जवाफ
दिए—

“पुत्री हो ! तिमीहरू अनोतप्तदहको तीरमा देवसमागममा
गई संगीत प्रदर्शन गर, उहीं तिमीहरूको विशेषता प्रकटहुने छ ।”

अनि उनीहरूले त्यस्तै गरे ।

त्यहाँ लताको नृत्य देखेर देवपुत्रहरू आफ्नो स्वभावमा बस्न
सकेनन् । प्रहर्षण उत्पन्न भई आश्चर्य तथा अद्भूत मानी निरन्तर
साधुकार दिई हर्षध्वनी प्रकट गर्दै “वाह, वाह !” गरी फेटा आकाशमा
पयाकी पयाकी गद्गद् गरेको आवाजद्वारा हिमाल पर्वत कम्पित भएको
ऊं महान् उल्लास हुनथाल्यो । अरुहरू नाच्दा चाहिं शिशिर कालमा
कोकिलहरू चूपलागे औं चूपलागेर बसे । यसरी यस संगीत प्रदर्शनमा
लताको विशेषता प्रकटभयो । अनि तो देवपुत्रीहरूमध्ये सुता देवपुत्रीको
मनमा यस्तो लाग्यो—

“के कर्म गरेर यी लताले हामीहरूमाथि यसरी प्रभूत्व जमाएकी
रहिछिन् र के कर्म गरेर यिनी हामीहरूमन्दा वर्ण तथा यशमा विशिष्ट-
तर भएकी रहिछिन् ?”

यति सोचेर सुताले उनीसँग सोधिन् । उनले पनि कारणहरू
जम्मै बताइदिइन् । जुन कुराहरू जम्मै देवचारिका गर्दै आउनु भएका

१. विमा. व. अ. क. पृ. १०५: लताविमानवर्णना ।

आयुष्मान् महामौद्रगत्थायनलाई वैश्रवण महाराजाले सुनाए ।
त्यसपछि प्रश्नको शुश्रेष्ठि लिएर सबै कुराहरु बताउँदै स्थविरले भगवान्-
लाई यसो भन्नुभयो? —

१. “लता च सज्जा पवरा च देवता,
अच्छमति॑ राजवरस्स सिरीमतो ।
सुता च रञ्जो वेस्सवगस्स धीता,
राजीमती धम्मगुणेहि सोभिता॒ ॥
२. “पञ्चेत्थ नारियो आगमंसु न्हायितुं,
सीतोदकं॑ उप्पलिंग सिवं नर्दि ।
ता तथ न्हायित्वा॑ रमेत्वा॑ देवता,
नच्छत्ता॑ गायित्वा॑ सुता लतं ब्रवि॑ ॥

Dhamma.Digital

१. विमा. व. अ. क. पृ. १०६: लताविमानव्याप्ति ।
२. सिहलमा: ‘अच्छमुखी’; स्याम र रोमनमा: ‘अच्छमुती’ ।
३. बर्मामा: ‘सोभथ’ ।
४. सिहलमा: ‘सीतोदिकं ।
- ५-५. सिहलमा: ‘न्हायित्व रमेत्व’; स्याम र रोमनमा: ‘न्हायित्व-रमित्वा’ ।
- ६-६. सिहलमा: ‘नच्छत्व गायित्व’ ।
७. सिहलमा: ‘ब्रुवी’ ।

३. “पुच्छामि तं उप्पलमालधारिनि^१,
आवेलिनि^२ कञ्चनसन्निभत्तचे^३ ।
तिमीरतम्बकिख^४ नभेव सोभने,
दीघायुकी केन कतो यसो तव ॥
४. “केनासि भद्रे पतिनो पियतरा,
विस्तुकल्याणितरस्सु^५ रूपतो ।
पदकिखणा नच्चगीतवादिते,
आचिक्ख नो त्वं नरनारिपुच्छिता’ति^६ ॥”

अर्थ—

१—“चातुर्महाराजाका राजाका राजा देवराजा शकका
सुन्दरीहरू वैश्रवणकी छोरीहरू लता, सज्जा, पवरा, अच्चिमति^७
तथा मुताहरू शोभनीय र धर्मगुणी छन् ।

१. सिहलमा र रोमनमा: ‘उप्पलमालधारिणी’ ।
२. सिहलमा: ‘आवेलिनी’ ।
३. स्याम र रोमनमा: ‘कञ्चनसन्निभत्तचे’ ।
४. सिहलमा: ‘तिमीरतम्बकिख’; स्याम र रोमनमा: ‘पीतरत्ताम्बकिख’ ।
५. स्याम र रोमनमा: ‘कल्याणितरस्स’ ।
६. विमा. व. पा. पृ. ३९-४०: लताविमानवत्थु ।
७. सिहलमा: ‘अच्चिमुखि’ उल्लेख भएको छ ।

२—“यी पाँचे नारीहरू अनोत्पदद्वाट निस्केको शीतल पानी भएको नदीमा नुहाउन गए; नुहाइ-धुवाइ गरी यिनीहरू आफ्नो पिताको आज्ञानुसार नाच-गान गरिसकेपछि सुताले छतास्थङ सोधिन्—

३—“उत्पलका मालाहरू लगाएकी रत्नमय तथा काञ्चनका फूलहरू लगाएकी ताम्रबर्ण तथा कालो आँखा भएकी आकाश जस्तै निर्मल भएकी तिमीले यो यश कसरी पायौ ?

४—“भद्रे ! के गरेर मालिकहरूको प्रियतर बन्धौ, के गरेर विशिष्ट कल्याणरूपिणी बन्धौ, कसरी तिमी नृत्य-गीतमा दक्षा भयौ ? तिच्रो बारेमा सबै नरनारीहरूले सोष्ठद्वचन् — के गरेर यस्तो भएकी ह्वौ ? बताऊ ?”

(छता भन्दछिन्—)

१. “अहं मनुस्सेसु^१ मनुस्सभूता,
उलारभोगे कुले सुणिसा अहोसि ।
अकोधना भत्तुवसानुवत्तिनी,
उपोसथे अप्पमत्ता अहोसि ॥

२. “मनुस्सभूता दहरा अपापिका^२ ,
पसन्नचित्ता पतिमाभिराधर्यि ।
सदेवरं सस्सुरं^३ सदासकं,
अभिराधर्यि तम्हि कतो यसो भम ॥

१. स्याम र रोमनमा: ‘अपापिका’ ।

२. स्याम र रोमनमा: ‘सस्सुरं’ ।

३. “साहं तेन कुसलेन कम्मुना,

चतुष्भिर्थ ठानेहि॑ विसेसमज्जगा ।

आयुं च वणं च सुखं बलं च,

खिङ्डारर्ति॒ पच्चनुभोमनप्पकं ॥

४. “सुतं तु तं भासितं यं अयं लता,

यं नो अपुच्छिम्ह॑ अकित्तयि नो॑ ।

पतिनो किरम्हाकं विसिटु॑ नारीन॑,

गती च तासं॑ पवरा च देवता ॥

५. “पतीसु धम्मं पचराम॒ सब्बा,

पतिब्बता यत्थ॑ भवन्ति इत्थियो ।

१. स्याम र रोमनमा: ‘ठानेसु’ ।

२. स्याम र रोमनमा: ‘खिंदं रर्ति’ ।

३-३. स्याममा: ‘अपुच्छिम्ह अकित्तयो नो’; रोमनमा: ‘...अकित्त-
यीनो’ ।

४-४. स्याममा: ‘विसिट्टा नारिनं’; रोमनमा: ‘विसिट्टा नारीनं’;
सिहलमा: ‘विसिट्टा नारिन’ ।

५. स्याम र रोमनमा: ‘नेसं’ ।

६. स्याममा: ‘परिचराम’ ।

७. स्याम र रोमनमा: ‘यथा’ ।

पतीमु धम्मं पचरित्वा^१ सब्रा,
लच्छामसे भासति यं अयं लता ॥

६. “सीहो यथा पब्बतसानुगोचरो,
महिन्द्रं पब्बतमावसित्वा ।
पसयह हन्त्वा^२ इतरे चतुष्पदे,
खुदे मिगे खादति मंसभोजनो ॥
७. “तथेव सद्गा इष्ठ अस्थिसाविका,
भत्तारं निस्साय पर्ति अनुब्बता ।
कोधं वधित्वा अभिभुय्य^३ मच्छरं^४,
सम्यम्हि सा भोदति धम्मचारिनी’ति^५ ॥”

अर्थ—

Dhamma.Digital

१—“मनुष्यलोकमा मनुष्य छोंदा विश्वाल भोगसम्पत्ति हुने पहुँ
कुसकी म बुद्धारी शएको थिएँ; म अक्रोधिनी थिएँ, पतिको वशमा बस्ने
विनीता थिएँ अति उपेसथका दिनहरूमा अप्रमादिनी भएको थिएँ ।

२—“मनुष्य छोंदा स अपाविनी तरणी थिएँ, प्रसन्नचित्त लिई भैले
पतिलाई खुशी पार्दथे, देवर सहित सामु समुरा तथा दाशहरूलाई पनि

१. ‘स्याममा: ‘परिचराम’ ।
२. स्याम र रोमनमा: ‘गन्त्वा’ ।
- ३-३. स्याम र रोमनमा: ‘अनुभुय्य मच्छर’ ।
४. विमा. व. पा. पृ. ४०-४१: लताविमानवत्यु ।

चित्त बुझाउन सत्तर्थे— त्यसे कर्मको प्रभावद्वारा मलाई यो यश प्राप्त भएको हो ।

३—“त्यसे कुशलकर्मको प्रभावद्वारा मैले चार ठाउँमा विशेषता पाएकी हुँ जस्तै— आयुमा, वर्णमा, सुखमा तथा बलमा— र क्रीडारतिको अनुभव पनि खूब गर्दछु ।

४—“जुन कुरा हामीहरूले लतासँग सोध्यौं त्यसको सही उत्तर हामीले सुन्नौं भनी तीन बहिनोहरू भन्दछन्—हामी स्त्रीजातिहरूको-निमित्त पति नै विशिष्ट रहेछन् र उनीहरू नै हात्रो शरण, गति तथा प्रवरदेव रहेछन् ।

५—“अतः हामी सबैले पति प्रतिको सबै कर्तव्य-धर्महरू पालन गर्नौं र जुन कर्तव्य-धर्महरू पालन गर्नाले पतिव्रता भइने छ; पति प्रति गर्नुपर्ने कर्तव्य-धर्महरू सबै पालन गरेर नै हामीले यी लताले भने जस्तै सबै सम्पत्तिहरू पाउनसक्ने छौं ।

६—“जस्तै महिन्धर पर्वतमा बस्ने सिहले पर्वत-जङ्गलमा गोचर गरी अरू चतुष्पद स्याना मृगाविहरूलाई मारेर मांस खान्दछन्—

७—“त्यस्तै यहाँ आर्यश्राविका पतिको आश्रय लिई पतिको अनुलोम चर्यागरी— क्रोधलाई बधगरी तथा मात्सर्यतालाई जिती धर्म-चारिणी बनी— स्वर्गमा मुदित हुन्छे ।”

२६. विहारविमानकथा

एक समय भगवान् बुद्ध श्रावस्तीस्थित जेतवनमा बस्नु भएको थियो । त्यसबखत विशाखा महाउपासिका एक उत्सवको दिनमा उदधानमा धुम्नकोनिमित्त सहायिका र परजनहरूले उत्साहित गरेका हुनाले राम्ररी नुहाई, सुगन्धित लेपहरू लगाई, सुभोजन भोजन गरी नौकोटी मूल्यज्ञाने 'महालतापसाधन' । भन्ने आभरण लगाई पाँचशय सहायिकाहरूद्वारा परिवृत्त भई भगवान् ऐश्वर्यका साथ घरबाट निस्की उदधानतिर गइन् । यसरी उदधानतिर गइरहेको बेलामा उनको मनमा—“तरुणीहरूले जस्तै यो तुच्छ क्रीडा गरेर मलाई के लाभ हुन्छ र ? बरु विहारमा गई भगवान्लाई र मनोभावनीय (सम्माननीय) आर्यहरूलाई बन्दना गरी धर्म सुनेको खण्डमा मेरो कल्याण हुनेछ” भन्ने कल्पना उठायो । यसै कल्पनानुसार विहारमा गई एक छेउमा लागी 'महालतापसाधन' आभरण फुकाली दाशीको हातमा दिई भगवान्लाई बन्दना गरी एक छेउमा बसिन् । भगवान्ले उनलाई उपदेश सुनाउनुभयो । अनि धर्मश्वरणपछि भगवान्लाई प्रदक्षिणा गरी मनो-

- ‘महालतापसाधन’ भन्ने आभरण कस्तो थियो भन्ने कुरा लेखकको बु. म. भाग-१. पृ. ३२-३५ मा उल्लेख भएको छ ।

भावनीय भिक्षुहरूलाई पनि बन्दना गरी विहारबाट निस्केर अलिपर गइसकेपछि विशाखाले दाशीसँग—“हे जे ! आम्रण ल्याउ, लगाउनेछु” भनी भनिन् । उसले त्यसलाई पोकोपारी एक ठाउंमा राखी विहारमा यताउता घुमी फर्क्ने वेलामा बिसेंको हुँदा—“आर्या ! एकछिन पर्खनुहोस् ल्याउनेछु” भनी विहारतिर फर्केर जान खोजी । अनि विशाखाले—“हे जे ! यदि विहारमा राखेर बिसेंको हो भने विहारकै-निमित्त परित्याग गर्नेछु” भनी भनिन् र पुनः विहारमा गई भगवान्नलाई बन्दना गरी आफु पुनः आएको कारण बताउदै उनले यसो भनिन्—

“भन्ते ! त्यो मेरो आभरणको मूल्यद्वारा विहार बनाउनेछु, अनुकम्पापूर्वक भगवान्नले यसलाई स्वीकार गर्नुहोस् ।”

तूष्णीभावद्वारा भगवान्नले स्वीकार गर्नुभयो । अनि विशाखाले त्यो आभरणको मूल्यस्वरूप नौकोटी एकलाख (९,०९,००,०००) दिइन्^१ ।

विहार बनाउने कामको हेर-देख आयुष्मान् महामौद्गुल्यायन-द्वारा भएको थियो र वहाँकै निर्देशनमा भित्ताहरू, स्तम्भहरू, तुलाहरू (=मूसिहरू), कणिकाहरू, द्वारहरू, ढोकाहरू, ऊधालहरू तथा घरका अरू अङ्ग-प्रत्यङ्गहरू ठीकसँग सुविभक्त गरी बनाइएको थियो । रंग-रोगनका कामहरू पनि अत्यन्त मनोरम्य थिए । भित्ताहरूमा कलापूर्ण

१. विशाखा भन्ने कस्ती थिइन् र यिनले कसरी विहार बनाइन् भन्ने आदि क्रमानुकूल कुराहरू लेखकको बु. म. भाग-१. पृ. ११ मा ‘विशाखामहाउपासिका’ शीर्षक अन्तरगत वर्णित भएको छ ।

द्वैगले माला तथा लताहरूका चित्रहरू पनि चित्रित गरिएको थियो । बडो सफा मएको मणिजस्तै टल्किने भूमिभागहरू विमानहरू जस्तै थिए । जमिन तलाशा पाँचशय (५००) कोठाहरू र माथिल्लो तलाशा पाँचशय (५००) कोठाहरू गरी जम्मा एकहजार (१०००) कोठाहरूले सुसज्जित थियो । बुद्ध भगवान् र भिक्षुसङ्घहरू बस्न योग्य महाप्रासाद र त्यसलाई सुहाउने गरी अन्य एकहजार पारिवारिक प्रासादहरू र त्यसलाई पनि सुहाउने गरी अरू कुटी, मण्डप तथा चडकमण स्थानहरू पनि बनाइएका थिए । यी सबै कामहरू नौ महीनामः सिद्धिएको थियो । विहार निर्माणको काम सिद्धिएपछि विहार महोत्सवकोनिमित्त नौकोटी खर्च गरिएको थियो^१ । यस बीच, एकदिन पाँचशय सहायिकाहरूसँग प्रासादमाथि गई प्रासाद आविको श्रीसम्पत्ति देखेर सौमनस्य उत्पन्न भएको विशाखाले सहायिकाहरूलाई यसो भनिन्^२ —

Dhamma.Digital

“पस्ता प्रासादहरू बनाएर जुन पुण्य मैले पाएं त्यसलाई अनुभोदन गर; म तिमीहरूलाई पत्तिदान^३ (= प्राप्तिदान) विन्छु ।”

१. यस सम्बन्धका अरू कुराहरू बु. म. भाग-१. पृ. ५७ देखि हेनू ।
२. विमा. व. अ. क. पृ. १५०-५१: विहारविमानवण्णना ।
३. ‘पत्तिदान’ भनेको आफूले कुनै वस्तुहरू दान दिई त्यसबाट पाएको कुशल वा पुण्यलाई ‘पत्ति’ अर्थात् ‘प्राप्त भएको’ भन्दछन् । अनि त्यो प्राप्त भएको पुण्यलाई पनि दानदिनुलाई ‘पत्तिदान’ अर्थात् ‘प्राप्तिदान’ भनिएको हो । ‘पत्तिदान’ को शब्दार्थ हो — प्राप्त भएको पुण्यलाई दानदिनु ।

“अहो साधु ! अहो साधु !!” भन्दै उनीहरू सबैले प्रसन्न भई अनुमोदन गरे ।

त्यसमध्ये एउटी महिलाले सो पत्तिदान सम्बन्धका कुरा विशेष-रूपले मनमा राखेकी थिई । त्यसपछि उ चाँडै ने देहान्त भई त्रयास्त्रशमा उत्पन्न भई । उसको पुण्यको प्रभावद्वारा अनेक कूटागारहरू, उदयानहरू तथा पुष्टकरिणीहरू आविद्वारा प्रतिमण्डित सोहूं सोहूं योजन उँचाई चौडाई तथा लम्बाई भएको, शय योजन प्रभाफैलिएको आकाशचारी विशाल विमान उत्पन्न भयो । एकहजार अप्सराहरूका साथ विमान सहित उ आवत-जावत गर्दथी ।—

विशाखा महाउपासिका चाँहि विपुल परित्याग तथा श्रद्धा-सम्पत्तिको कारणद्वारा मरणपछि निर्माणरती देवलोकमा उत्पन्न भई सुनिर्मित^३ देवराजाकी अग्रमहिषीत्व हुन पुगिन् भनी विमानवत्थु

-
१. विमा. व. अ. क. पृ. १५१: विहारविमानवर्णना ।
 २. सुनिर्मित देवहरू कुन तहमा रहेछन् भन्ने कुरा लेखकको बु. ब्र. भाग-१. पृ. ४८९ मा हेर्नू । दी. नि. अ. क. I. पृ. २७३: महापदान-सुत्तवर्णनाको भनाइ अनुसार विशाखा महाउपासिकाको आयु १२० वर्ष थियो । यदि यसो हो भने उनको देहान्त बुद्धको परिनिर्वाण पछि भएको कुरा सिद्ध हुन आउँछ । यसै कुरालाई ध्यानमा राखी मैले बु. म. भाग-१. पृ. ९४ मा विशाखाको देहान्त भगवान्को परिनिर्वाणपछि भएको हो भन्ने कुरा उल्लेख गरेको हुँ । शायद यसै कारणले होला अनुरुद्ध स्थविरले देवचारिका गरिरहेको वेलामा विशाखाकी सहायिकालाई भेट्नुभएको कुरा यहाँ उल्लेख भएको हो ।

अट्टकथाले^३ उल्लेख गरेको छ ।

अनि एकदिन आयुष्मान् अनुरुद्ध देवचारिका गर्दै जाँदा विशाखाकी सहायिका सो देवपुत्रीलाई त्रष्णस्त्रिशमा उत्पन्न भएको देखुभई वहांले उसेंग यसरी प्रश्न सोधनुभयो^४—

१. “अभिककन्तेन वण्णेन, या त्वं तिष्ठसि देवते ।

ओभासेन्ति दिसा सब्बा, ओसधीविय तारका ॥

२. “तस्सा ते नच्चमानाय, अङ्गमङ्गे हि सब्बसो ।

दिब्बासदा निच्छरन्ति, सवनीया मनोरमा ॥

३. “तस्सा ते नच्चमानाय, अङ्गमङ्गे हि सब्बसो ।

दिब्बागन्धा पवायन्ति, सुचिगन्धा मनोरमा ॥

४. “विवत्तमाना कायेन, या वेणीसु पिलन्धना ।

तेसं सुय्यति निघोसो, तुरिये^५ पञ्चज्ञिके यथा ॥

५. “वटंसका वातधूता^६, वातेन सम्पकम्पति ।

तेसं सुय्यति निघोसो, तुरिये पञ्चज्ञिके यथा ॥

१. विमा. व. अ. क. पृ. १५१: विहारविमानवण्णना ।

२. विमा. व. अ. क. पृ. १५१: विहारविमानवण्णना ।

३. बर्मीमा: ‘तूरिये’ ।

४. स्याममा: ‘वातधूता’ ।

६. “या पि ते सिरस्मि^१ माला, सुचिगन्धा मनोरमा ।

वाति गन्धो दिसासब्बा, रुक्खो मञ्जूसको यथा ॥

७. “धायसे तं सुगन्धं, रूपं पस्ससि अमानुसं ।

देवते पुच्छताचिक्ख, किस्स कम्मसिदं फलंति^२ ॥”

अर्थ —

१—“हे देवते ! जो तिमी सुन्दररूप धारण गरी शुक्रताराले सबै दिशातिर प्रकाश फैलाए कै प्रकाश फैलाई बस्दछौं —

२—‘सो तिमी नाच्दा तिन्ना सबै अङ्ग-प्रत्यङ्गहरूबाट दिव्य-स्वर निस्कन्छ जुन श्वरणीय तथा मनोरम्य छ ।

३—‘सो तिमी नाच्दा तिन्ना सबै अङ्ग-प्रत्यङ्गहरूबाट दिव्य-गन्ध वासना आउँछ जुन मनोरम्य छ ।

४—‘सो तिमी घुम्दा तिन्नो चूल्ठोमा जुन आभरणहरू छन् त्यसबाट पञ्चाङ्गिक तूर्यनादको आवाज सुनिन्छ ।

५—‘सो तिन्नो कानका कुण्डलहरू मन्दवायुले हल्लाउँदा त्यसबाट जुन आवाज सुनिने हो त्यो पनि पञ्चाङ्गिक तूर्यनादको आवाज जस्तै छ ।

६—‘सो तिन्नो शीरमा सुन्दर तथा सुगन्धित जुन मालाहरू छन् त्यसबाट सबैदिशातिर मञ्जूसक वृक्षको वासना जस्तै वासना आउँछ ।

१. स्याम र रोमनमा: ‘सिरसि’ ।

२. विमा. व. पा. पृ. ६४—६५: विहारविमानवत्यु ।

७—“सुगन्धको वासना आइरहेको तिच्रो रूप अमानुषीय देखिन्छ,
हे देवते ! म सोधन चाहन्छु कि के कर्मको यो फल हो ?”

अनि सो देवताले यसरी उत्तर दिई—

१. “सावत्थियं मय्यहं^१ सखी भदन्ते,

सञ्ज्ञस्स कारेसि महाविहारं ।

तत्थप्पसन्ना अहमानुमोर्दि^२,

दिस्वा अगारं च पियं च मेतं ॥

२. “तायेव मे सुद्धानुमोदनाय,

लद्धं विमानब्लूतदस्सनेय्यं^३ ।

समन्ततो सोलसयोजनानि,

वेहायसं गच्छति इद्धिया ममा ॥

३. “कूटागारा निवेसा मे, विभत्ता भागसो मिता ।

दद्ल्लमाना आभन्ति, समन्ता सतयोजनं ॥

४. “पोक्खरञ्जो च मे एत्थ, पुथुलोमनिसेविता ।

अच्छोदका विष्पसन्ना, सोण्णवालुकसन्थता ॥

१. स्याम र रोमनमा: ‘मय्यह’ ।

२. स्याममा: ‘अहमानुमोर्दि’ ।

३. स्याममा: ‘विमानब्लूतदस्सनेय्यं’ ।

५. “नानापदुमसञ्चन्ना, पुण्डरीकसमोतता ।
सुरभी सम्पवायन्ति, मनुञ्जा^१ मालुतेरिता ॥
६. “जम्बुयो पतसा ताला, नालिकेरवनानि च^२ ।
अन्तोनिवसनेजाता, नानारूकखा अरोपिमा^३ ॥
७. “नानातूरियसङ्घटुटु^४, अच्छरागणघोसितं ।
यो पि मं सुपिने पस्से, सो पि वित्तो सिया नरो ॥
८. “एतादिसं अब्भुतदस्सनेय्यं^५, विमानं सब्बसोपभं^६ ।
मम कम्मेहि निब्बत्तं, अलं पुञ्जनि कातवे'ति^७ ॥

अर्थ—

१—“भद्रत ! श्रावस्तीवासी मेरी सखी विशाखाले सङ्घको-
निमित्त महाविहार बनाइदिइन्; ती बनाइएका घरहरू देखेर त्यसमाथि
प्रसन्न भई मैले अनुमोदन गरेकी थिए ।

-
१. स्याम र रोमनमा: ‘मनुञ्ज’ ।
२. स्याममा: ‘नालिकेरावनानि’ ।
३. स्याममा: ‘अरोपिता’ ।
४. सिहल र स्याममा: ‘नानातूरियसङ्घटुटु’; रोमनमा: ‘...सङ्घट्यं’ ।
५. सिहलमा: ‘अब्भुतं दस्सनीयं’; स्याममा: ‘अब्भुतदस्सनेय्यं’ ।
६. सिहलमा: ‘सब्बतोपभं’ ।
७. विमा. व. पा. पृ. ६५: विहारविमानवत्थु ।

२—“सोही शुद्ध अनुमोदनको प्रभावद्वारा मैले यो अद्भूत तथा दर्शनीय विमान पाएकी हुँ जुन सोहू योजन छ र आपनै ऋद्धिद्वारा आकाशमा पनि जानसक्छ ।

३—“म बस्ने कूटागारहरू ठोकसेंग सुविभाजन गरी बनाइएका छन् र जसको प्रकाश शय योजन टाढासम्म फ्लॅफ्लॅट्टी फ्लिकन्छ ।

४—“दिव्यमाछाहरू युक्त पुष्करिणी पनि छ जसको पानी निर्मल तथा स्वच्छ छ अनि त्यसको किनारमा सुवर्णमय बालुवाहरू छरिएका छन् ।

५—“अनेक रङ्गविरङ्गी कमलका फूलहरू फुलिरहेका छन् जसको मनमोहक सुवास मनवहवाहारा आहरहेछ ।

६—“जमुनाका रुखहरू, केराका बोटहरू, तालका वृक्षहरू तथा नरीबलका रुखहरूले भरिएको वनजङ्गलको बीचमा बस्ने घरहरू छन् ।

७—“अनेकप्रकारका तूर्यहरूको आवाजको बीचमा अस्पराहरू नाच-गान गर्छन् र जो म स्वप्न देखछु—त्यो पनि आनन्दद्वार्थी नै देखदछु ।

८—“यस्तो अद्भूत दर्शनीय मेरो विमान सबैदिशातिर चम्किन्छ जो मेरो पुण्यको प्रभावद्वारा प्रादुर्भाव भएको हो; अतः पुण्यहरू गर्नु बढिया छ ।”

यसपछि विशास्त्रा उपासिका कहाँ उत्पन्न भइन् भन्ने कुरा भन्न लगाउने विचार गरी स्थविरले यस्तो भन्नुभयो?—

१. विमा. व. अ. क. पृ. १५३: विहारविमानवण्णना ।

“तायेव ते सुद्धनुमोदनाय,
 लद्धं विमानव्युतदस्सनेय्यं ।
 या चे सा दानमदासि नारी,
 तस्सा गति ब्रूहि कुर्हि उप्पन्ना सा’ति॑ ॥

अर्थ—

“जुन शुद्ध मनले अनुमोदन गरेको प्रभावद्वारा तिमीले यस्तो अद्भूत तथा दर्शनीय विमान पायौ भने जसले स्वयं विहारदान दिइन् ती नारी (विशाखा) को गति बताउ त उनी कहाँ उत्पन्न भइन् ?”

अनि स्थविरले सोष्ठुभएको प्रश्नको उत्तराङ्किंवद उसले यसो भनी —

१. “या सा अहु मय्यं सखी भदन्ते,
 सञ्च्छस्स कारेसि महाविहारं ।
 विज्ञातधम्मा सा अदासि दानं,
 उप्पन्ना निम्मानरतीमु देवेसु ॥

२. “पजापती तस्स सुनिम्मितस्स,
 अचिन्तिया॒ कम्मविपाका तस्स॑ ।

१. विमा. व. पा. पृ. ६६: विहारविमानवत्थु ।

२-२. सिहलमा: ‘अचिन्तियो कम्मविपाको तस्सा’; स्याम र रोमनमा: ‘कम्मविपाक तस्सा’ ।

यमेतं पुच्छसि कुर्हि उप्पन्ना सा ति,
तं^१ ते^३ वियाकार्सि अनञ्चथा अहं^२ ॥”

अर्थ—

१—“भद्रन्त ! जो ती मेरी सखी (विशाखा) यिङ्ग उनले सङ्घकोनिमित्त महाविहार बनाएकी थिङ्ग र धर्मावबोध गर्ने (= स्रोतापन्ना) उनले जुन विहार बनाएकी थिङ्ग त्यो विहार बुद्धप्रमुख मिक्षुसङ्घमा प्रवान गरेकी थिङ्ग र त्यसको प्रभावद्वारा उनी निर्माणरत्ती जोकमा उत्पन्न भइन् ।

२—“त्यहाँ उनी सुनिर्मित देवराजाकी प्रजापतिको रूपमा उत्पन्न भइन् र उनको कर्मविपाक अचिन्तेय छ^३ र जुन कुरा तपाइले ‘उनी कहाँ उत्पन्न भइन् ?’ भन्ने विषयमा प्रश्न सोछनुभयो त्यसको उत्तर यथासत्य बताएँ ।”

१-१. स्याम र रोमनमा: ‘भन्ते’ ।

२. विमा. व. पा. पृ. ६६: विहारविमानवत्थु ।

३. दी. नि. अ. क. II. पृ. ५३२: सक्कपञ्चसुत्तवण्णनाले उल्लेख गरे अनुसार शक्रदेवेन्द्र, अनाथपिण्डिक-देवपुत्र र विशाखा-देवपुत्री—यी तीने जनाको दिव्य-आयु एकतीसहजार कल्प छ । कामभोगी-हरूमध्येमा यी तीनजनाले जस्तै स्वर्गीय सुखभोग गर्ने अरू कुनै छैनन् भन्ने कुरा पनि उक्त पृष्ठमै उल्लेख भएको छ । यसै कुरालाई ध्यानमाराखी यहाँ ‘अचिन्तेय’ भनिएको हो ।

कसरी उसले त्यो कुरा थाहापाई त ? भन्ने विषयमा—जस्तै—
माथि पृ. १४२ दहलविमान-१५ मा सुभद्रा देवपुत्री भद्रा देवपुत्रीको
विमानमा गएकी थिइन् त्यसरी नै विशाखा देवपुत्री पनि आफ्नी
साथी देवपुत्रीकहाँ गएकी थिइन् र त्यसैले उसले उनको गतिको कुरो
थाहापाएकी हो भनी विमानवत्थु अट्टकथाले^१ पष्टरूपमा उल्लेख
गरेको^२ छ ।

यसपछि अरहरूलाई पनि दानकार्यहरूमा नियुक्त गर्ने दिशातिर
स्थविरको ध्यान आकृषित गर्दै देवपुत्रीले स्थविरलाई निम्न धर्मका कुराहरू
सुनाई^३ ।

१. “तेनहञ्जेपि समादपेथ,
सञ्च्चस्स दानानि ददाथ वित्ता ।
धर्मं च सुणाथ पसन्नमानसा,
सुदुल्लभो लद्दो मनुस्सलाभो ॥

२. “यं मग्गं मग्गाधिपती अदेसयि,
ब्रह्मस्मरो^४ कञ्चनसन्निभत्तचो ।
सञ्च्चस्स दानानि ददाथ वित्ता,
महप्फला यत्थ भवन्ति दक्खिणा ॥

१. पृ. १५४: विहारविमानवण्णना ।

२. विमा. व. अ. क. पृ. १५४: विहारविमानवण्णना ।

३. विमा. व. अ. क. पृ. १५४: विहारविमानवण्णना ।

४. स्याममा: ‘ब्रह्मसरो’ ।

३. “ये पुगला अटु सतं पसत्था,
चत्तारि एतानि युगानि होन्ति ।
ते दक्खिणेय्या सुगतस्स सावका,
एतेमु दिन्नानि महप्फलानि ॥

४. “यं चत्तारो च पटिपन्ना, चत्तारो च फले ठिता ।
एस सङ्घो उजुभ्रतो, पञ्जासीलसमाहितो ॥

५. “यजमानानं मनुस्सानं, पुञ्जपेक्खान पाणिनं ।
करोति१ ओपधिकं पुञ्जं, सङ्घे दिनं महप्फलं ॥

६. “एसो हि सङ्घो विपुलो महगतो२,
एसप्पमेय्यो उदधीव३ सागरो ।
एतेहि सेष्टु नरवीरसावका४,
पभङ्गरा धम्ममुदीरयन्ति ॥

७. “तेसं सुदिन्नं सुहृतं सुयिष्टं,
ये सङ्घमुदिस्स ददन्ति दानं ।

१. स्याममा: ‘करोत्तं’ ।

२. स्याममा: ‘महगतो’ ।

३. स्याममा: ‘नरवियसावका’ ।

सा दक्खिणा सञ्ज्ञगता पतिष्ठिता,
महप्फला लोकविदून^१ वर्णिता ॥

८. “एतादिसं यज्ब्रमनुस्सरन्ता^२,
ये वेदजाता विचरन्ति लोके ।
विनेय्य मच्छेरमलं समूलं,
अनिन्दितो सगगमुपेति ठानंति^३ ॥”

अर्थ—

१—“त्यसैले सुदुर्लभ मनुष्यचोला लाभ गरेका मनुष्यहरूलाई सञ्ज्ञान आदि दिने कार्यमा लगाउनुहोस् र प्रसन्नचित्तगरी धर्म सुन्ने काममा पनि नियुक्त गर्नुहोस् ।

२—“जुन मार्गका मार्गाधिपति हुनुभएका तथा काञ्चन शरीर हुनुभएका बुद्धले ब्रह्मस्वरले देशना गर्नुभएको मार्ग छ—त्यो मार्गमा लागेर सन्तुष्टभई सञ्ज्ञलाई दानादि देऊन—जहाँ दानादिदा दक्षिणाको फल महान् हुन्छ ।

३—“बुद्धादि आर्यहरूद्वारा प्रशंसित जुन चारजोर अथवा आठजना पुरुषहरू छन्—ती सुगतका श्रावकहरू नै दाक्षिणेय छन् र उनीहरूमा दिएको दानको फल महान् हुन्छ ।

१. स्याम र रोमनमा: ‘लोकविदूहि’ ।
२. स्याम र रोमनमा: ‘पुञ्जमनुस्सरन्ता’ ।
३. विमा. व. पा. पृ. ६६-६७: विहारविमानवत्थु ।

४—“चारजना प्रतिपन्थ भएका र चारजना फलमा प्रतिष्ठित भएका—यिनीहरु ने श्रेष्ठ भएका प्रजाशीलले सम्पन्न भएका—सङ्घ हुन् ।

५—“सांसारिक पुण्यको कामना गरी दानदिने मनुष्यहरूकोनिमित्त त्यस्ता सङ्घमा दिएको दानको फल नै महान् हुन्छ ।

६—“यो सङ्घ नै विपुल तथा महर्घ छ, यो सङ्घ नै महासागरको पानी रे अप्रमेयछ र नरबीर बुद्धका श्रावकहरूमध्येमा यिनै श्रावकहरू श्रेष्ठ छन्—जसले ज्योतिर्मय धर्मको प्रकाश पनि गर्दछन् ।

७—“अतः सङ्घलाई उद्देश्यगरी जसले दानदिन्छ सोही दान नै राम्ररी दिएको, राम्ररी संतर्पित गरेको तथा राम्ररी सम्मान गरेको हुन्छ र त्यसरी सङ्घमा प्रतिष्ठित गरिएको दानको फल नै महत्फलदायी हुन्छ—जुन कुरालाई बुद्धले पनि प्रशंसा गर्नुभएको छ ।

८—“यस्तै यस्तै पुण्यकर्महरूको अनुस्मरण गरी जो प्रमुदितभई यो लोकमा बस्दछन्—उनीहरू मात्सर्यमलहरूलाई निर्मूलपारी अनिन्दित-भई स्वर्गलोकमा पुग्न जान्छन् ।”

अरु कुराहरू माथि उल्लेख भए जस्तै हुन् । यहाँचाहिं आफूले र देवताले भनेका कुराहरू जम्मै आयुष्मान् अनुरुद्धले मनुष्यलोकमा आई भगवान्‌लाई सुनाउनुभयो । भगवान्‌ले यो कुरालाई कारण बनाई

उपस्थित परिषद्लाई धर्मोपदेश गर्नुभयो । यो देशना महाजनहरूको-
निमित्त सार्थक भएको थियो ।

१. विमा. व. अ. क. पृ. १५६: विहारविमानवण्णना ।

टिप्पणी—

माथि पृ. २६० को पादटिप्पणी मा लेखिएका कारणहरू-
माथि र बु. म. भाग-१. पृ. ९४-९५ मा लेखिएका कारणहरूमाथि
विचार गर्दा बुद्ध परिनिर्वाण भइसके पछि विशाखाको देहान्त
भएको हो भन्ने कुरा प्रष्ट बुझिन्छ । यस सन्दर्भमा अनुरुद्ध स्थविरको
देवचारिकाको घटना परिनिर्वाण पछिको हो भन्ने कुराको अनुमान
गर्न सकिन्छ ।

यदि विशाखाको आयु १२० वर्ष थियो भन्ने कुरालाई
पन्छायाँ भने यहाँ लेखिएको टिप्पणीको कुनै आवश्यकता हुन
आउँदैन । दी. नि. अ. क. I. पृ. २७३: महापदानसुत्तवण्णनाले
विशाखाको आयु १२० वर्ष भन्ने कुरो लेखेको हुँदा यहाँ यो चर्चा
गर्न परेको हो ।

३०. सिरिमाविमानकथा

एक समय भगवान् बुद्ध राजगृहको वेणुवनमा बसिरहनु भएको थियो । त्यसबखत (उत्तराविमानमा^१ उल्लिखित) सिरिमा गणिका स्रोतापत्ति-फलमा प्रतिष्ठित भइसकेको हुँदै^२ विलष्ट जीवनबाट दूरभई उनले सङ्घकोनिमित्त आठ सलाक^३ भोजन स्थापना गरेकी

-
१. यो 'उत्तराविमान' को कुरा लेखकको बु. म. भाग-१. पृ. २९५ मा उल्लेख भइसकेको छ ।
 २. यी सिरिमा कहीले स्रोतापत्ति-फलमा प्रतिष्ठित भएकी यिइन् भन्ने कुरा बु. म. पृ. २८७ मा उल्लेख भएको छ ।
 ३. बुद्धका पालामा कुनै दाताले ४, कुनैले ८ भिक्षुहरूलाई निम्त्याउँ-दथ्यो । त्यसमध्ये नित्यप्रति भोजन दिनेहरू पनि थिए । यी नित्य-भोजन दिनेहरूले आ-आफ्ना नामहरू स्यानास्याना काठका टुक्राहरूमा लेखी भोजन निर्देशक भिक्षुलाई दिन्थे । यही काठको टुक्रोलाई 'सलाक' भनिन्छ । अनि काठका टुक्राहरू पाएर जो भोजनमा जान्छ यस्तो भोजनलाई 'सलाक-भोजन अथवा सलाक-दान' भन्दछन् । अतः सिरिमाले पनि आठजना भिक्षुहरूकोनिमित्त आप्नो नाम लेखिएका आठवटा काठका टुक्राहरू अथवा सलाकहरू दिएकी थिइन् । त्यसैले 'आठ सलाक भोजन' भनी भनिएको हो ।

थिइन् । शुरुदेखि ने उनको घरमा नित्यप्रति आठजना भिक्षुहरू आउँदथे । ‘घिउ लिनुहोस्, दूध लिनुहोस् !’ भन्दे उनले भिक्षुहरूको पात्रमा राखि-दिन्धिन् । एक भिक्षुले प्राप्त गरेको भोजन दुइतीनजनालाई पनि पुरदथ्यो । दिनदिने सोहू कषायण खर्च गरी भोजन दिइन्थ्यो ।

अनि एकदिन एक भिक्षु उनको घरमा अष्टक भोजन गरी तीन योजन पर रहेको एक विहारमा गयो । अनि त्यहाँ सच्या समयमा स्थविरको उपस्थानकोनिमित्त बसिरहेको सो भिक्षुसँग स्थविरले सोधे—

“आवुसो ! आज कहाँ भिक्षा प्राप्तगरी यहाँ आएका ह्वौ ?”

“सिरिमाको अष्टक भोजन प्राप्तगरी यहाँ आएको ह्वौ ।”

“आवुसो ! के त उनले मनपराउने गरी भिक्षा दिन्धिन् त ?”

“उनको भिक्षा-भोजनको बर्णन गर्न सकिन्न । अति प्रणीततर ढैंगले भोजन दिन्धिन् । एकजनाले पाएको भोजन तीन चार जनालाई पनि पुरद्य । उनका दानवस्तुहरूभन्दा उनलाई हेर्न पाउनु ने श्रेयस्कर छ । “उनी यस्ती यस्ती छिन्” भनी उनको बयान सुनायो । अनि यो कुरा सुनेर उनलाई नवेखिकनै तथा कुरा सुनेवित्तिकै एक भिक्षुले उनमाथि स्नेह उत्पन्न गरी “त्यहाँ गएर उनलाई हेर्नपन्यो” भन्ने विचार गन्यो । अनि उसले सो भिक्षुलाई आफ्नो भिक्षुत्वको उमेर बताई सलाक पाउन सकिन्न वा सकिन्न भन्ने सम्बन्धमा कुरा सोधा “आवुसो ! भोलि सञ्चास्थविर बनेर तिमीले त्यहाँ अष्टक भोजन पाउन सक्नेछौ” भनी अनेको कुरो सुनी उ उत्नाघारिमै पात्र-चीवरलिई बाटो लागेर गई

१. विमा. व. अ. क. पृ. ६०: सिरिमाविमानवण्णना ।

भोलिपल्ट अरुणोदयको समयमै सलाकदिने घरमा गई उमिइरहूो र सलाक प्राप्तगरी सञ्चुस्थविर बनेर सिरिमाको घरबाट अष्टक भोजन प्राप्तगन्यो ।

जो मिक्षु अधिल्लो दिनमा भोजन गरी फर्केर गयो त्यसे वेला-वेखि सिरिमा बिरामी भइन् र आभरणहरू फुकाली पल्टिन् । अनि जब अष्टक भोजन प्राप्त गर्नकोनिमित्त आएका मिक्षुहरू देखे तब दाशीहरूले सिरिमालाई सूचित गरे । उनी गई आफ्ने हातले पात्र ग्रहण गर्ने अथवा मिक्षुहरूलाई बसाल्ने आदि काम गर्न नसक्ने भएको हुँदा उनले दाशीहरूलाई यस्तो भनिन् —

“अम्मे ! पात्र ग्रहण गरी आर्यहरूलाई आसनमा बसाली, यागु पियाई, खावधपदार्थहरू दिई भोजनको समयमा पात्रभरी भोजन राखिदेउ ।”

Dhamma.Digital

“हुन्छ, आर्या” भनी उनीहरूले मिक्षुहरूलाई मित्र्याई यागु पियाई खावधपदार्थहरू दिई भोजनको समय भएपछि पात्रभरी भोजन-राखो उनलाई खबर गरे । अनि उनले “भलाई समातेर लंजाऊ, आर्यहरूको बन्दना गर्न चाहन्तु” भनिन् । अनि उनीहरूलाई समात्न लगाई मिक्षुहरूकहाँ आइपुगेपछि थरथर काँपिएको शरीरद्वारा मिक्षुहरूलाई बन्दना गरिन् । उनलाई देखेर त्यो मिक्षुले यस्तो सोचन थाल्यो —

“रोगी छोंदा त यिनको रूप-शोभा यस्तो छ भने निरोगी रहेवा तथा सबै आभरणहरूद्वारा विभूषित भएकी बेलामा यिनको रूपसम्पत्ति अझ कति शोभायमान तथा मनभोहक होला ?”

यसेवखत उसको मनमा अनेक कोटी वर्षहरूदेखि सञ्चित भइरहेका क्लेशहरू जम्मै उठेर आए र अज्ञानी भई खाना खान नसकी पात्र लिई विहारमा फर्को पात्र ढाकेर एक छेउमा राखी चौवरको एक कुना वछधाई उ उहों पलटचो । त्यसेवखत उसको एक भिक्षु साथीले उसेंग खाना खानकोनिमित्त अनेक प्रार्थना गर्दा पनि उसलाई खाना खुदाउन सकेन । त्यसदिन उ निराहार नै रहो^१ ।

त्यसै दिनको संध्या समयमै सिरिमाको पनि देहान्त भयो । अनि राजाले (=बिम्बसारले) शास्त्राकहाँ खबर पठाए—

“भन्ते ! जीवकको कान्छी बहिनी सिरिमाको देहान्त भयो ।”

यो खबर सुनेर शास्त्राले राजाकहाँ खबर पठाउनु भयो—

“महाराज ! सिरिमाको शरीरलाई जलाउन पर्ने आवश्यकता छैन । खुला मसानमा सुताई कौदा आविहरूले खान नपाउने गरी पालो-पहरा राख्न लगाउनुहोस् ।”

राजाले त्यस्तै गरी राख्न लगाए । क्रमशः तीनदिन बित्यो । चौथो दिनमा शरीर सुन्निएर फूलेर आयो । नौद्वारहरूबाट पीपहरू बहन थाले । उनको शरीर जम्मै फुटेको भातको भाँडो जस्तै हुनथाल्यो । अनि राजाले नगरमा यसरी ऋधालि पिटाउन लगाए—

१. विमा. व. अ. क. पृ. ६१: सिरिमाविमानवर्णना ।

“घरमा कुरुवा बस्ने बालकहरू बाहेक सिरिमालाई हेनं नआउनेहरूलाई आठ कषापिण (कहापण) दण्ड लाग्नेछ ।”

“बुद्ध प्रमुख मिक्षुसङ्घ सहित सिरिमालाई हेनं आउनुहोस्” भनी बुद्धकहाँ पनि राजाले खबर पठाए । अनि शास्ताले “सिरिमालाई हेनं जाओँ” भनी मिक्षुहरूलाई भन्नुभयो । त्यो युवक मिक्षु चौथोदिनमा पनि कसंको कुरा नसुनी निराहार नै भएर पलिटरहाँ । खाना राखेको भिक्षा-पात्रको खाना पनि कुहिन थाल्यो । पात्रमा पनि खिया पर्न थाल्यो । अनि उसको सहायक भिक्षु आई—“आबुसो ! शास्ता सिरिमालाई हेनं जाँदै हुनुहुन्छ” भनी कुरा सुनाउंदा निराहार भई बसिरहेको सो भिक्षु ‘सिरिमा’ को नाम सुन्ने बित्तिकै फट्ट उठेर बस्यो ।

“शास्ता सिरिमालाई हेनं जाँदै हुनुहुन्छ, के तिमी पनि जान्छौ ?” भनी सोध्दा उसले “हो, म पनि जानेछु” भनी जवाफ दिई तुरुन्तै पात्रको भात पयाकी पात्र धोएर थैलोमा राखी मिक्षुसङ्घका साथ उ पनि गयो^१ ।

मसानमा पुगेपछि मिक्षुसङ्घले परिवृत्त भई शास्ता एक छेउमा उभिइरहनु भयो । मिक्षुसङ्घ पनि राजपरिषद् पनि उपासक र उपासिका परिषद् पनि एक एक छेउमा उभिइरहे । अनि शास्ताले राजासंग यस्तो सोधनुभयो

“महाराज ! यी को हुन् ?”

“भन्ते ! जीवककी बहिनी सिरिमा हुन् ।”

१. विमा. व. अ. क. पृ. ६१-६२: सिरिमाविमानवर्णना ।

“यी सिरिमा हुन् ?”

“भन्ते ! हो ।”

“महाराज ! त्यसोभए एकहजार दिई सिरिमालाई लेऊन् भनी नगरमा ऊचालि पिटाउन लगाउनुहोस् ।”

राजाले त्यस्तै गराए । तर ‘हाँ वा हुँ’ भन्ने एकजना पनि भएनन् । अनि राजाले “भन्ते ! कोही पनि लिने छैनन्” भनी भगवान्लाई सुनाए ।

“महाराज ! त्यसोभए आधामोल कम गर्नुहोस् ।”

राजाले ‘पाँचशय कर्षण दिई लेऊन्’ भनी ऊचालि पिटाउन लगाए । तैपनि कसेले ‘हाँ वा हुँ’ गरेनन् । अनि “अढाइशय, दुइशय, शय, पचास, पच्चीस, बीस, दश, पाँच, एक कर्षण तथा आधा, एक चौथाई (पाद), मासक अनि एक कौडी (काकणिक) दिएर सिरिमालाई लेऊन्” भनी ऊचालि पिटाउन लगाए । तैपनि कोही लिने नभएपछि “सित्तैमै लेऊन्” भनी ऊचालि पिटाउन लगाए । तैपनि कसेले पनि ‘हाँ वा हुँ’ गरेनन् । अनि राजाले “भन्ते ! सित्तैमा लेऊ भन्दा पनि कोही लिने छैनन्” भनी भगवान्सँग विन्तिगरे । त्यसपछि शास्ताले—“भिक्षु हो ! हेर, महाजनहरूको स्त्रीप्रतिको प्रेम ! यसै नगरमा अघि एकहजार कर्षणदिएर यिनलाई एकदिन पाउँदथ्यो अब सित्तैमा दिंदा पनि कसेले चाहेनन् । आभरणहरूद्वारा अलंकृत त्यस्तोबिघ्न राम्रो रूप—आज नौद्वारहरूमा ब्रणहरू भएका तथा तीनशय हाडहरूले जोडिएको, नित्य उत्तरस्त भएको केवल मूर्ख महाजनहरूद्वारा अनेकविध

संकल्पित—त्यो अध्रुव आत्मभाव छिन्नभिन्न भयो” भन्ने दिशातिर आकर्षित पार्नुहुँदै भगवान्‌ले—

“यस्स चित्तकतं बिम्बं, अरुकायं समुस्तिं ।
आतुरं बहुसङ्क्ष्यं, थस्स नत्थ धुवंठिती’ति॑ ॥”

भनी गाथा सुनाउनुभयो ।

उपदेशको अन्तमा सिरिमामाथि प्रतिबद्ध-चित्तहुने भिक्षु—
छन्दरागलाई हटाई विपश्यना ध्यान बढाई अरहत्वमा पुरयो र चौरासी-
हजार प्राणीहरूकानिमित्त पनि धर्माभिसमय भएकोथियो॒ ।

त्यसबखत सिरिमा देवकन्या आफ्नो वंभव श्रीसम्पत्तिलाई
देखेर आफू आएको ठाउलाई विचार गरी हेर्दा उनले भिक्षुसङ्घहरूद्वारा
परिवृत्त भई भगवान्‌लाई पूर्वआत्मभावको आफ्नो शरीर नगिच उभिइ-
रहनु भएको र महाजनहरू पनि भेला भइरहेका देखेर—पाँचशय
देवकन्याहरूद्वारा परिवृत्त भई, पाँचशय रथहरूका साथ आई सबैले
देखेनेगरी रथबाट ओलहीं परिवारहरू सहित भगवान्‌लाई बन्दना गरी
दुइहात जोरी उभिइरहिन् ।

त्यसबखत आयुष्मान् वङ्गीस भगवान्‌को नगिधमा हुनुहुन्थ्यो ।
अनि वहालै भगवान्‌सँग “भगवान् ! मलाई एउटा प्रश्न सोष्ठन मन-
लागदछ” भनी भन्नुभयो । त्यसपछि भगवान्‌ले “वङ्गीस ! सोधन”

१. धर्म. प. पा. गा. नं. १४७: जरावग्ग-११.

२. विमा. व. अ. क. पृ. ६२: सिरिमाविमानवण्णना ।

मनो भनुभएपछि आयुष्मान् बङ्गीसले सिरिमा देवपुत्रीसँग यसरी
सोधनुभयो?—

१. “युत्ता च ते परमअलङ्कृता हया,

अधोमुखा अघसिगमा बलीं जवा ।

अभिनिमिता पञ्चरथासता च ते,

अन्वेन्ति तं सारथि चोदिता हया ॥

२. “सा तिटुसि रथवरे अलङ्कृता,

ओभासयं जलमिव जोति पावको ।

पुच्छामि तं वरतनु अनोमदस्सने,

कस्मानु॒ काया अनधिवरं उपागमि॑ ॥”

अर्थ—

१—“आफ्नो पुण्यको प्रभावद्वारा निर्मित तित्रा पाँचशय रथ-हरूमा अधोमुख पारी बसेका आकाशमा जानसक्ने बलवान् तथा परम अलंकृत अश्वहरू बाँधिएका छन् र ती रथहरू सारथीद्वारा उत्साहित गरिएका जस्तै गरी स्वयं आकाशमा जानसक्छन् ।

२—“बलिरहेको अग्निको ज्वाला जस्तै तेजिली भई तिमी त्यस रथमा बस्दछौं । हे उत्तम शरीर भएकी अनोमदर्शी ! तिमीसँग म

१. विमा. व. अ. क. पृ. ६२: सिरिमाविमानवर्णना ।

२. स्याम र रोमनमा छैन ।


३. विमा. व. पा. पृ. २०: सिरिमाविमानवर्त्यु ।

सोधन चाहन्छु कि — कुन देवलोकबाट तिमी अनुत्तर सम्यक् सम्बुद्धको उपासनार्थ यहाँ आएकी हो ?”

स्थविरद्वारा यस्तो सोधिएपछि उनले आपनो परिचय दिवै वसो भनिन् ।—

“कामगगपत्तानं यमाहुनुत्तरं,
निम्माय निम्माय रमन्ति देवता ।
तस्मा काया अच्छ्ररा कामवण्णनी^१,
इधागता अनधिवरं नमस्तिःतु^२ ॥”

अर्थ—



“जुन लोकलाई कामभोगहरूको अग्रलोक भनिन्छ त्यो आफूलाई चाहेबमोर्जि निर्माण गरी रमण गर्ने निर्माणरती देवलोकबाट—इच्छा गरे अनुसार रूप हुने म—यहाँ अनुत्तर सम्यक् सम्बुद्धलाई नमस्कार गर्न आएकी हुँ ।”

यसरी देवताले आफू निर्माणरती देवलोकबाट आएको कुरो मुनाएपछि उनका पूर्वजन्मका कुराहरू र त्यहाँ गरेका पुण्यका कुराहरू

१. विमा. व. अ. क. पृ. ६४: सिरिमाविमानवण्णना ।
२. स्याम र रोमनमा: ‘कामवण्णनी’ ।
३. विमा. व. पा. पृ. २०: सिरिमाविमानवत्यु ।

सहित धर्मसम्बन्धी विश्वासका कुराहरु उनीष्ठाट बताउन लगाउन
स्थविरले पुनः यस्तो भन्नुभयो? —

१. “कि त्वं पुरे सुचरितमाचरीध,
केनच्छसि॑ त्वं अमितयसा सुखेधिता,
इद्धी॑ च ते अनधिवरा विहङ्गमा,
वण्णो च ते दसदिसा विरोचति ॥
२. “देवेहि त्वं परिवुता॑ सककता॑ चासि,
कुतो चुता सुगतिगतासि देवते ।
कस्स वा त्वं वचनकरानुसासनी॒,
आचिक्ख मे त्वं यदि बुद्धसाविका॑ति॒ ॥”

अर्थ—

Dhamma.Digital

१—“तिमीमा आकाशचारी महान् ऋद्धि छ, तिम्मो वर्ण-प्रभा दशदिक्मा फैलिइन्छ, अघिल्लो जन्ममा तिमीले कस्तो सुचरित्र गरेकी थियो र आज यहाँ यस्तो अमित यश (=परिवार) सुख पाएको ह्वौ ?

१. विमा. व. अ. क. पृ. ६४: सिरिमाविमानवण्णना ।
२. स्याम र रोमनमा: ‘केनासि’ ।
३. सिहलमा: ‘इद्धि’ ।
- ४-४. स्याम र रोमनमा: ‘परिवुतसक्कता’ ।
५. स्याम र रोमनमा: ‘वचनकरानुसासनी’ ।
६. विमा. व. पा. पृ. २०: सिरिमाविमानवत्थु ।

२—“अधिल्लो जन्ममा तिमीले कसको अर्ति-बुद्धि सुनेकी थियो र कहाँबाट च्युतभई तिमी देवलोकमा उत्पन्न भएर देवगणहरूद्वारा परिवृत्त भई सत्कृत्य भएकी ह्वौ? मलाई बताऊ कि—के तिमी बुद्ध-शाविका पनि भएकी थियो?”

स्थविरले सोध्नु भएका कारणहरू बताउँदै उनले यी गाथाहरू भनिन्! —

१. “नगन्तरे नगरवरे सुमापिते,
परिचारिका राजवरस्स सिरिमतो ।
नच्चे॑ गीते॑ परमसुसिक्षिता अहुं॑,
सिरिमा ति मं राजगहे अवेदिमु ॥

२. “बुद्धो च मे इसिनिसभो॑ विनायको,
अदेसयी॑ समुदयदुक्खनिच्छतं ।
असङ्घतं दुक्खनिरोधसस्सतं॑,
मग्नं चिमं अकुटिलमञ्जसं सिवं ॥

१. विमा. व. अ. क. पृ. ६५: सिरिमाविमानवण्णना ।

२-२. स्याममा: ‘नच्चहि गीतेहि’ ।

३. स्याममा: ‘अहं’ ।

४. स्याम र रोमनमा: ‘इसिसनिभो’ ।

५. स्याम र रोमनमा: ‘अदेसयि’ ।

६. स्याम र रोमनमा: ‘दुक्खनिरोधसस्सतं’ ।

३. “सुत्त्वानहं अमतपदं असङ्घ्रतं,
तथागतस्स नधिवरस्स सासनं ।
सीलेस्वहं परमसुसंवुता अहुं,
धर्मे ठिता नरवरबुद्धदेसिते ॥

४. “ब्रत्वानहं३ विरजपदं असङ्घ्रतं,
तथागतेन नधिवरेन देसितं ।
तत्थेवहं समथसमाधिमाफुसं,
सायेव मे परमनियामता अहु ॥

५. “लद्धानहं अमतवरं विसेसनं,
एकांसिका अभिसमये विसेसिया४ ।
असंसया५ बहुजनपूजिता अहं,
खिड्डार्तिश्च पच्चनुभोमनप्पकं ॥

६. “एवं अहं अमतदसम्भि देवता,
तथागतस्स नधिवरस्स साविका ।

१. सिहलमा: ‘नरवरबुद्धभासिते’ ।
२. स्याम र रोमनमा: ‘ब्रत्वान तं विरज पदं’ ।
३. स्याम र रोमनमा: ‘विसेसयि’ ।
४. स्याम र रोमनमा: ‘खिड्डं रतिं’ ।

धम्मद्वासा पठमफले पतिद्विता,
सोतापन्ना न च पन॑ मतिथ दुग्गति ॥

७. “सा वन्दितुं अनधिवरं उपागर्मि,
पासादिके^२ कुसलरते च भिक्खवो ।
नमस्तितुं समणसमागमं सिवं,
सगारवा सिरिमतो धम्मराजिनो ॥
८. “दिस्वा मुर्णि मुदितमनभ्यु पीणिता,
तथागतं नरवरदम्मसारर्थि^३ ।
तञ्छच्छिदं^४ कुसलतरं विनायकं,
वन्दामहं परमहितानुकम्पकं’ति^५ ॥”

Dhamma.Digital

अर्थ—

१—“मृषिगिरी, वैपुल्य, वेभार, पाण्डव, तथा गृद्धकूट

१. स्याममा: ‘पुन’ ।
२. स्याम र रोमनमा: ‘पासादिते’ ।
३. स्याम र रोमनमा: ‘नरवरदम्मसारर्थि’ ।
४. रोमनमा: ‘तञ्छच्छिदं’ ।
५. विमा. व. पा. पृ. २०—२२: सिरिमाविभानवत्यु ।

पर्वतहरूको घेराभित्र रहेको रास्त्ररी बनाइएको^३ राजगृह भन्ने श्रेष्ठ नगरमा—श्रीसमृद्ध प्राप्त राजा बिश्वसारकहाँ म परिचारिका भएकी थिई^४ । नाच-गानमा परम सुशिक्षिता भएकी मलाई राजगृहवासीहरूले ‘सिरिमा’ भनी चिन्वये ।

२—“ऋषि-नृषभ^५ हुनु भएका, विनायक हुनुभएका बुद्धले मलाई दुःख-सत्य, दुःख-समुदय-सत्य तथा त्यसको अनित्यता आदिहरूका उपदेशहरू सुनाउनु भएको थियो । त्यस्तै गरी कुनै पनि हेतुप्रत्ययद्वारा निष्पादन नभएको हुनाले ‘असंस्कृत’ भनिने,— सबै अवस्थामा तथ्य (=तथ)

१. विमा. व. अ. क. पृ. ६६: सिरिमाविमानवण्णनाले महागोविन्द पण्डितले बनाएको राजगृह हो भनी उल्लेख गरेको छ । तर यस सम्बन्धमा दी. नि. II. पृ. १६५ को महागोविन्दसुत्तं हेदा त्यसमा यो कुरा पाइँदैन । हेर, यो सूत्रको अनुवाद लेखकको बु. ब्र. भाग- १. पृ. ३४६-४७.

२. ‘नृषभ’ (=निसभ) भनी साँडेको नाइकेलाई भनिन्छ । शय साँडेको जेठोलाई उसभ (=वृषभ), हजार साँडेको जेठोलाई वसभ (=व्रषभ); ती सबैको जेठो—शुद्ध सेतो, सुन्दर, महाभाव वहन गर्नसक्ने तथा शयकडौ बज्रपातको आवाजद्वारा पनि न डराउने अकम्पित, निर्भीकभई वस्त्रे साँडेलाई निसभ (=नृषभ) भनिन्छ । ऋषिहरूमध्येमा यस्तै अकम्पेय तथा निर्भीक गुण र स्वभाव भएको हुँनाले यहाँ बुद्ध भगवान्‌लाई ‘ऋषि-नृषभ’ भनिएको हो । विमा. व. अ. क. पृ. ६७: सिरिमाविमानवण्णना ।

भइरहने भएको हुँदा 'शिव' भनिने, अथवा अशिवत्वमा ल्याउने काम-रागादिको समुच्छेदन भएको हुँदा 'शिव' भनिने, सबैप्रकारका सांसारिक दुःखहरू नभएको हुँदा 'निरोध' भनिने, तथा क्लेशहरूलाई भावै जाने भएको हुनाले 'मार्ग' अथवा निर्वाणकामीहरूले जाने बाटो भएको हुनाले 'मार्ग' भनिने,— जसलाई दुवै अन्तहरूको बीचको भएकोले 'अकुटिल' भनिने— त्यो निर्वाणगामिनी सुन्दर मार्गको पनि उपदेश गर्नुभएको थियो ।

३—' सर्वश्रेष्ठ हुनुभएका तथागतको अमृतपद-असंस्कृत-निर्वाणको कुरो सुनेर नरवर बुद्धले देशना गर्नुभएको धर्मानुशासनमा बसेर तथा परमसुसंयमी भएर मैले शील-चर्या परिपूर्ण गरे' ।

४—' सर्वश्रेष्ठ तथागतले देशना गर्नुभएको धर्म सुनेर विरज-असंस्कृत-निर्वाणपदलाई अबबोध गरे' र समथ-समाधिलाई पनि साक्षात्कार गरे— अनि त्यो नै मेरोनिमित्त नैर्याणिक मार्ग लाभ हुनगयो ।

५—'एकान्तरूपले अभिसमय प्राप्तगरी अरुहरूलेभन्दा विशेष-रूपले श्रेष्ठ भएको अमृतपदलाई मैले प्राप्तगरे' जसबाट ममा कुनै पनि शंका रहेनन् र बहुजन पूजिता पनि भएं र क्रीडा-रतिहरूको अनुभव पनि घेरं गरे' ।

६—'यसरी म सर्वश्रेष्ठ हुनुभएका तथागतकी भाविका अमृतदर्शी देवताहुँ, म धर्मदर्शी हुँ, प्रथम-फलमा (= स्रोतापत्ति-फलमा) प्रतिष्ठित हुँ तथा निर्वाणको स्रोतमा पुणेकी हुँ—त्यसैले मेरो दुर्गति पनि छैन ।

७—“सर्वश्रेष्ठ हनुभएका प्रसन्न तथा कुशल-धर्ममा रत भएका भिक्षुहरूको, शिवं सुन्दरं भएका श्रमण समागमको तथा श्रीमान् धर्मराजाको सादर बन्दना गर्नकोनिमित्त यहाँ म आएकी हुँ ।

८—“नरवर पुरुषदम्यसारथी तथागत मुनिको दर्शन गरेर मेरो मन सारे प्रमुदित भएको छ; अतः म तृष्णारहित, कुशलरत तथा परम हितानुकम्पी हनुभएका विनायकलाई बन्दना गर्दछु ।”

यसरी आफ्नो विश्वासको कुरा प्रकाशपादै रत्नत्रयमाथि आफ्नो प्रसन्नतालाई प्रकटगरी भगवान्‌लाई र भिक्षुसङ्घलाई बन्दना र प्रदक्षिणा गरी सिरिमा देवपुत्री देवलोकमै फक्हेर गइन् । त्यसपछि भगवान्‌ले यसे घटनालाई लिएर धर्मोपदेश गर्नुभयो र देशनाको अन्तमा उक्त उत्कण्ठित भिक्षुले अरहत्व प्राप्तगन्धो । उपस्थित परिषद्कोनिमित्त पनि सो धर्मोपदेश सार्थक नै भएको थियो^१ ।

१. विमा. व. अ. क. पृ. ६९: सिरिमाविमानवण्णना ।

३१. सुवर्णविमानकथा

एक समय भगवान् अन्धकविन्दमा^१ बसिरहनु भएको थियो । त्यसबाट भद्रासम्पन्न तथा वैभवसम्पन्न एक उपासकले उसको गाउँको नगिच एक मुरिङ्क पर्वतमाथि सबै अझहरूले सुसम्पन्न तथा भगवान् बुद्ध बस्नकोनिमित्त सुयोगय पारी एक गन्धकुटी बनाई त्यहाँ भगवान्लाई बसाली सत्कारपूर्वक उपस्थान गर्नथाल्यो । आफू पनि सेधै शीलमा प्रतिष्ठित भई सुविशुद्धरूपले शील पालन गरी संयमी भई देहान्त पछि उत्त्यस्त्रिश भवनमा उत्पन्न भयो । उसको कर्मनुभाव सूचक अनेक रत्नहरूका रश्मीहरू उठेका, विचित्र प्रकारका वेदिकाहरूले (डबली) घेरिएका, विविध विपुल अलङ्कारहरूद्वारा शोभायमान भएका, स्तम्भ भित्ता तथा भन्याडहरू ठोकसंग विभक्त गरेका तथा रमणीय बगेचाहरू भएको काञ्चन पर्वतकोमाथि विमान उत्पन्न भयो । देवचारिका गर्दै जाँदा आयुष्मान् महामौद्रगत्यायनले सो विमानलाई देखेर विमानदासी देवतासंग यी गाथाहरूद्वारा प्रश्न सोधनुभयो^२—

-
१. ‘अन्धकविन्द’ भन्ने ठाउँ राजगृहबाट ३ गाउत टाढा पर्छ । हेर लेखकको बु. प्रे. पृ. १५२ को पादटिप्पणीमा ।
 २. विमा. व. अ. क. पृ. २४३: सुवर्णविमानवर्णना ।

१. “सोवण्णमये पब्बतस्मि, विमानं सब्बतोपभं ।
हेमजालपटिच्छन्नं४, किङ्कणि५ जाल कप्पितं ॥
२. “अद्धं सा सुकता थम्भा, सब्बे वेलुरियामया ।
एकमेकाय अंसिया, रतना सत्त निम्मिता ॥
३. “वेलुरियसुवण्णस्स, फलिका रूपियस्स च ।
मसारगल्लमुत्ताहि, लोहितङ्गमणीहि६ च ॥
४. “चित्रा मनोरमा भूमि, न तथुद्धंसती७ रजो ।
गोपाणसीगणा४ पीता, कूटं धारेन्ति निम्मिता ॥
५. “सोपाणानि च चत्तारि, निम्मिता चतुरोदिसा ।
नानारतनगब्भेहि, आदिच्चो व विरोचति ॥
६. “वेदिया८ चतस्सो तत्थ, विभत्ता भागसो मिता ।
दद्वल्लमाना आभन्ति९, समन्ता चतुरो दिसा ॥

१. सिहलमा: ‘हेमजालक पच्छन्नं’ ।

२. स्याममा: ‘किङ्कणिक’; रोमनमा: ‘किङ्कणिक’ ।

३. सिहलमा: ‘लोहितङ्गमणीहि’ ।

४. स्याममा: ‘तथुद्धंसते’ ।

५. स्याममा: ‘गोपाणसेगणा’ ।

६. स्याम र रोमनमा: ‘वेदिका’ ।

७. स्याममा: ‘आभेन्ति’ ।

७. “तस्मि विमाने पवरे, देवपुत्रोऽ महाप्पभोऽ ।
अतिरोचति वर्णेन, उदयन्तो व भाणुमा ॥
८. “दानस्स ते इदं फलं, अथो सीलस्स वा पन ।
अथो अञ्जलिकम्मस्स, तं मे अक्खाहि पुच्छितोऽ ॥”

अर्थ—

- १—“किञ्चिणी जालहरू राखिएको हेमजालहरूले प्रतिच्छ्रम भएको तथा सुवर्णमय पर्वतमा प्रभा फैलिइहरहेको तिम्रो विमान छ ।
- २—“स्पसमा आठकोणहरू भएका स्तम्भहरू सबै बैदूर्यमणीमय छन् र एक एक कोणमा सात सात रत्नहरू जडित छन् ।
- ३—“चाँदीका फलेकहरूमा बैदूर्यमणीहरू, मसारगल्ल मोतीहरू तथा लालमणीहरू आदि जडित छन् ।
- ४—“चित्रविचित्र भएको भुइमा धूलो पनि लाग्दैन र पहेला मुसीहरूद्वारा गजुर (कूट) याम्नेगरी बनाएको छ ।
- ५—“चारदिशामा चारवटा भन्याङ्गहरू बनाइएका छन्, सूर्य जस्तै चम्किने अनेक रत्नमय कोठाहरू पनि छन् ।
- ६—“चार भागमा ठोकसेंग भाग लगाइएका चारवटा वेदिकाहरू पनि छन्—जसको टलक टल्टल्ती चारैदिशातिर टलिकन्दा ।

१-१. स्याममा: ‘देवपुत्ता महाप्पभा’ ।

२. विमा. व. पा. पृ. ११०: सुवर्णविमानवत्थु ।

७—“हे महाप्रभाव भएका देवपुत्र ! अति प्रकाशमान भएका सूर्य उदयको चमक जस्तै चम्किदै तिमी त्यहाँ बस्दछौ ।

८—“म सोधष्टु कि—यो तिन्नो प्रभाव दानविएको फल हो कि, शीलपालनको फल हो कि अथवा नमस्कारको फल हो ?—के को फल हो ? मलाई बताऊ ।”

अनि यसै सम्बन्धमा धर्मसङ्घप्राहकहरू भन्दछन्—

“मौद्रगलयायनद्वारा सोधिएका प्रश्नहरू सुनी सो देवपुत्र खुशी भई—जुन कर्मको फलद्वारा उसले त्यस्तो सम्पत्ति पाएको हो त्यो कुरा बताउँदै यस्तो भन्यो ॥”

१. “अहं अन्धकविन्दिस्म, बुद्धसादिच्चबन्धुनो ।

विहारं सत्यु^३ कारोसि, पसन्नो सेहि^४ पाणिभि^५ ॥

२. “तथ गन्धं च मालं च, पच्चयं^६ च विलेपनं ।

विहारं सत्यु^७ अदासि^८, विष्पसन्नेन चेतसा ॥

तेन मङ्गं इदं लद्धं, वसं वत्तेमि नन्दने ॥

१. विमा. व. पा. पृ. ११०: सुवण्णविमानवत्यु ।

२. स्याममा: ‘सत्युनो’ ।

३-३. स्याममा: ‘सकेहि पाणिहि’ ।

४. सिंहलमा: ‘पच्चय’ ।

५-५. सिंहल र स्याममा: ‘सत्युनोदासि’ ।

३. “नन्दने^१ च वने^२ रम्मे, नानादिजगणायुते ।

रमामि नच्चगीतेहि, अच्छ्राहि पुरेकवतो^३ ति^४ ॥”

अर्थ –

१—“आदित्यबन्धु, हनुमएका भगवान् बुद्धकोनिमित्त मैले अनधकविन्दमा आफ्ने हातले प्रसम्भचित्त राखी एक विहार बनाइदिए ।

२—“सुगन्ध, माला, प्रस्तयं तथा विलेपनहरू सहित सो विहार मैले शास्त्राकोनिमित्त प्रदान गरे” – त्यसैको प्रभावद्वारा नन्दन बनडाई वंशमा राखी मैले यो सम्पत्ति पाएको हुँ ।

३—“त्यसैको प्रभावद्वारा नाना चराचुरिङ्गीहरूले भरिएको तथा रमणीय नन्दन बनमा नाच-गान तथा अप्सराहरूद्वारा रमाएको हुँ ।”

यसरी देवपुत्रले आफ्ना कर्मका कुराहरू बताएपछि स्थविरले परिवार सहित सो देवपुत्रलाई धर्मोपदेश गर्नुभयो र भनुष्यलोकमा फर्केर जम्मै कुराहरू भगवानलाई मुनाउनु भयो । भगवान्ले सोही कुरालाई कारण बनाई उपस्थित परिषद्लाई धर्मदेशना गर्नुभयो । यो देशना महाजनहरूकोनिमित्त सार्थक भएको थियो^५ ।

१-१. सिहलमा: ‘पवने’; स्याम र रोमनमा: ‘पवरे’ ।

२. स्याममा: ‘पुरकिखतो’ ।

३. विमा. व. पा. पृ. ११०: सुवर्णविमानकथा ।

४. विमा. व. अ. क. पृ. २४५: सुवर्णविमानवर्णना ।

३२. सूचिविमानकथा

एक समय भगवान् राजगृहको वेगुवनमा बस्नु भएको थियो । त्यस समय आयुष्मान् सारिपुत्रको चीवर सिउन पनें काम परेको थियो । त्यसकोलागि एक सियोको आवश्यक परेको थियो । अनि वहाँ राजगृहमा पिण्डचारिका गर्दै जाँदा एक नकर्मीको (कम्मारस्स) घरद्वारमा उभिनुभयो । यो देखेर नकर्मीले “भन्ते ! के को आवश्यक छ ?” भनी सोध्यो ।

“चीवर सिउन परेको छ, एक सियोको आवश्यकता छ ।”

अनि नकर्मीले प्रसन्नतापूर्वक बनाइराखेका दुइवटा सियोहरू प्रदान गरी—“भन्ते ! यदि फेरिपनि सियोको आवश्यकता परेमा मलाई भन्नुहोस्” भनी प्रार्थना गरी पञ्चाङ्ग बन्दना गन्यो । उसलाई अनुमोदना गरी स्थविर फक्केर जानुभयो । अनि केही समय पछि उ मृत्युभयो र त्रयम्भिशमा उत्पन्न भयो । अनि आयुष्मान् महामौद्गुण्यायन देवचारिका गर्दै सो देवपुत्रकहाँ पुरदा वहाँले उसेंग यी गाथाहरूद्वारा प्रश्नहरू सोध्नुभयो ।—

१. विमा. व. अ. क. पृ. २००-०१: सूचिविमानवण्णना ।

१. “उच्चमिदं मणिथूर्णं विमानं,
समन्ततो द्वादसं योजनानि ।
कूटागारा सत्तसता उलारा,
वेलुरियथम्भा रुचकत्थतासुभा ॥
२. “तत्थच्छसि पिवसि खादसि च,
दिब्बा च वीणा पवदन्ति वगुं ।
दिब्बा रसा कामगुणेत्थ पञ्च,
नारियो च नच्चन्ति सुवर्णछन्ना ॥
३. “केन ते तादिसो वण्णो, ... १
४. “पुच्छामि तं देव महानुभाव, ... २”

अर्थ—

Dhamma.Digital

१—“मणीहरू जडित यो विमान अग्लो छ—जसको चारैंतिर
बाहू बाहू योजनहरू छन् र जसमा मनोरमणीय राङ्गा राङ्गा स्तम्भहरू
छन् र कोठाहरूमा सुवर्णका फलेकहरू पनि वल्लधाइ राखेका छन् ।

२—“त्यसमा बसेर तिमी खान्छो पनि पिउँछो पनि; मधुरस्वरले
दिव्यमय वीणाहरूका आवाजहरू पनि सुनिन्छन् र यहाँ दिव्य पञ्च
कामगुणहरू पनि छन्; सुवर्णमय नारीहरू पनि नाचिरहेका छन् ।

१-२. यहाँका बाँकी पदहरू माथि पृ. ३ मा लेखे बमोर्जि दोन्हयाई
पढ्नु । विमा. व. पा. पृ. ८७: पठमसूचिविमानवत्थु ।

३—“कसरी तिच्छो यस्तो वर्ण भएको हो ? कसरी तिमीलाई यस्तो सिद्ध भएको हो ? तिमीले मनपराएका भोगसम्पत्तिहरू पनि उत्पन्न भएका देखिन्थन ।

४—“हे महानुभाव सम्पन्न देव ! म सोधदछु कि — मनुष्यछोंदा तिमीले के पुण्यकर्म गन्यौ ? कसरी तिमी यस्तो तेजिलो भयौ ? कसरी तिच्छो शरीरको तेज सर्वदिशातिर प्रकाश भएको हो ?”

अनि यसं सम्बन्धमा संगीतिकारहरू भन्दछन् —

‘‘मौदूगल्यायनद्वारा सोधिएका प्रश्नहरू मुनी सो देवपुत्र खुशी भई — जुन कर्मद्वारा उसले त्यो सम्पत्ति पाएको हो त्यो कुरा बताउँदै यस्तो भन्यो॑ —’’

१. “यं ददाति न तं होति,

यं चे दज्जा तं चेवसेय्यो ।

सूचि दिन्ना सूचिमेव सेय्यो ॥

२. “तेन मे तादिसो वण्णो, तेन मे इध मिज्ञति ।

उप्पज्जन्ति च मे भोगा, ये केचि मनसो पिया ॥

३. “अक्खामि॒ ते भिक्खु महानुभाव,

मनुस्सभूतो यमकासि पुञ्जं॒ ।

१. विमा. व. पा. पृ. ८८: पठमसूचिविमानवत्थु ।

२-२. सिंहल, स्याम र रोमनमा छैन ।

तेनम्हि एवं जलितानुभावो,
वण्णो च मे सब्बदिसा पभासतीति ॥”

अर्थ –

१—“जुन वस्तु दान दिइन्छ त्यही ने वस्तु पाइने होइन बल्कि क्षेत्रसम्पत्ति र चित्तसम्पत्तिको प्रभावद्वारा त्यसमन्वा पनि धेरे महानतर फल पाइन्छ । जस्तै – मैले सियो विएको थिए तर त्योमन्वा धेरेगुणा श्रेयस्कर यो फल मैले पाएँ, अतः आफूमा जे दिनेवस्तु छ सोही वस्तु ने दिनु श्रेयस्कर छ; मैले सियो विएको थिए त्यो ने मेरोनिमित्त श्रेयस्कर सिद्ध भयो ।

२—“त्यसैको प्रभावद्वारा मेरो यस्तो शरीर-वर्ण भएको हो, त्यसैको प्रभावद्वारा मेरो इच्छानुसार यहाँ सिद्ध भएको हो, त्यसैको प्रभावद्वारा मैले मनपराएका भोगसम्पत्तिहरू पनि पाएको हुँ ।

३—“हे महानुभाव सम्पन्न भिक्षु ! मनुष्यछोंदा जुन पुण्यकर्म मैले गरेको थिए सो बताएँ, त्यसै कर्मको प्रभावद्वारा मेरो शरीर तेजिलो भएको हो, त्यसैको प्रभावद्वारा मेरो शरीरको तेज सबैदिशातिर प्रकाश भएको हो ।”

आचार्य भिक्षु अमृतानन्दद्वारा संकलित
“कुद्धकालीन विमानकथा”
संग्रह-१०

१. विमा. व. पा. पृ. द८: पठमसूचिविमानवत्थु ।

नामावली

अ	धिपतिको पुत्र १००
	अशोक नन्दनवन २४७
अङ्गदेशको राजधानी २१९	
अच्चिमति २४९, २५२	अस्सक ९६
अदिश्पुष्टवक २००, ब्राह्मण २०४	असदिसदानस्सवत्थु १८०
अन्धकविन्द ३३, ३७, २८९, २९३, मा २८९, २९३	आनन्द स्थविर १७३
अन्धकवेण्डु दाशपुत्र १०५, हरू १०५, हरूको १०५	आनन्दलाई १७२, १७३, आमन्त्रण गर्नुभई ३३
अनाथपिण्डिकदेवपुत्र २६७	आलम्ब २४७
अनाथपिण्डिक महाश्रेष्ठीले १८०	आलबी नगरमा २१
अनुरुद्ध २६१, २७२, स्थविरले २६०, स्थविरको २७२, ले २७१	इच्छानञ्जल १२२, का मानिसहरू १२२
अनोतप्तदहको तीरमा २५०	उक्कटा ११६, १२२, गई १२२, को ११६, मा जाँदैछु ११८, जानेहरूले १२२,
अनोतप्तदहबाट २५३	तिर ११७, नगरको बाहिरको १२२
अलम्बुसा २४७	उज्जैन ५९, बाट ६१
अलोमा द, लाई देखेर ११	उत्तर २२
अश्वक ९६, देशमा ९७, राजाले ९६, राजाकी ९७, राजा-	उत्तर भन्ने एक माणव २४
	उत्तरमधुरावासी १०५

उत्तरविमान २०, वर्णना २२	मा ५२, द१, १२२, १८२,
उत्तराविमानमा २७३	२२१, २३०
उदपानसुत्त १७०	कपिलवस्तुमा ४५
उदपान सूत्र १६९	कलन्दकनिवापमा १२, २६, ४९
उदपानसुत्तवर्णना १७३	कशयप बुद्धको पालामा २३४
उदान अट्कथाले १७३	काशयप बुद्धको स्तुपमा ७४
उदानपालिले १७०	काशयप बुद्धको पालामा ६८, ६९,
उहालक १७८	७१, ९८
उपवत्तन २२४	काशयप बुद्धको शासनमा ९७
उपसागरकी १०५	कुञ्जरविमानवत्थु ५५, ५६
उशीरध्वज ९६	कुञ्जरविमानवर्णना ५०, ५२,
उसीरध्वज ९६	५३, ५७
ऋषिगिरि २८५	कुमार काशयप २०, २१, द्वारा
ऋषि-नृषभ २८६	२३, स्थविरकहाँ २२
ऋषिपतन मृगदायमा द, १६४	कुशीनगरका २२४
एककनिपातवर्णना ९६	कुशीनगरमा २२४
एणिफस्सा २४७	कोशल जनपदको १६९
ओककाक कुलमा १०८	कोसिय १३

क

ख, ग, घ

कजङ्गल ९५, ९६	खदिरझारजातकं १८१
कन्थकदेवपुत्र ३९, ४७, ४८	गगगर २४७
कन्थक अश्व हुँ ४५	गगरा २१९, पुष्करिणी २१९,
कन्दरकसुत्तवर्णना २१९	पुष्करिणीको तीरमा २१९
कनकविमान १३८, १५५, १९०,	गया २४५, गाउँकी २३४, गाउँको

	एक ब्राह्मण कुलमा २३५,	निर्वाण भइसकेपछि २२९
	गाउँका ब्राह्मण गृहपतिहरू १०५	
	२३७	
गुत्तिल	५९, ६०, ६६, ले ६२, कथामा ७९, जातकं ५९, ६१, ६२, ६३, ६४, जातकले ६६, चरितकथा ५८, का आमाबाबुहरूलाई ६१, का आमाबाबुहरूले ६१, को घर ६१, को बीणावादन सुनेर ५९, को पालामा ७९	च
गुत्तिल	आचार्य ६१, ६३, ६६, लाई हेन चाहन्द्वौ ६७, संग ६१, ले ६१, ६३, ७०, ७८	चम्पापुर २१९ चम्पा २१९, नदी २१९, नगरमा २१९, २२०, स्थित २१८, २१९
गुत्तिलविमान	७९, वत्थु ६४, ६५, ७१, ७२, ७३, ७७, ७८, ८२, ८४, ८६, वण्णना ५८, ५९, ६३, ६४, ६५, ६७, ७०, ७८, ७९, ८१	चातुर्महाराजिक १६, २२, २५२, लोकमा २२ चातुर्महाराजाहरूले ३३ चाँदन नदीको किनारमा २१९ चूलरथविमानवत्थु ९९, १०१, १०२, १०३, १०५, १०६, १०७, १०८, १०९, १११, ११४
गृद्धकूट	२८५, पर्वतमा १५२	चूलरथविमानवण्णना ९६, १०३, ११०, १११, ११५
गौतम	२२३, बुद्ध ८९, बुद्धको चरणकमलमा बन्दना गरे ९३, बुद्धको चरणकमलमा बन्दना गर ८९, बुद्ध परि-	चूलवरगो १६९

छ

छत्त ११६, १३४, माणवक ११७,
 १२२, ले ११७, ११९,
 १२३, माणवकलाई १२१,
 माणवक * शरणमा गई
 ११७, माणवक विमान-
 वस्थु ११९, १२६, १२७,
 १३२, १३५, १३६,
 माणवक देवपुत्र १२३,
 माणवक देवपुत्रले १२८,
 माणवक देवपुत्रद्वारा १२३
 छत्तमाणवकविमानवण्णना ११८,
 १२१, १२२, १२३, १२८,
 १३५, १३६
 छत्र ११६, ले १२८
 छम्भलाई खाडेर ४६

ज

जम्बुद्वीप ३८, को अप्प नगर हो
 ६२, मा १८०, १८१
 जरावग २७९
 जीवककी कान्छी बहिनी २७६
 जेतवनमा १६५, १९५, २००,
 २३४, २४९, पुगिसकेपछि

१३६, फर्कनु भयो १२१
 जेतवनाराममा १८०

त

ततिय नावाविमानवस्थु १७६, १७७
 तथागत २४७, २८८, ले २४६,
 को अमृतपद २८७, का
 शावकहरूलाई २००, प्रति
 २०४, ज्ञाई २१३, लाई
 बन्दना गर ८९, सम्यक्
 सम्बुद्ध १८१, को शरणमा
 जाक २४६

तपुस्तभलिकहरूले दिएको मधु-
 पिण्ड ३३

त्रयस्त्रश १६, १४३, १५९, मा
 २७, ३४, २३८, २६०,
 भवनबाट ८३, देवताहरू-
 कहाँ ३१, देवलोकमा २,
 ८, १४, २२, १६४, १९०,
 २०२, २०४, २२१, २२५

त्रयस्त्रश भवनमा ८, २७, ३९,
 ५२, ५३, ५८, ६८, ७९,
 ८०, ८१, ९७, ११०,
 १२२, १३८, १४८, १५५,

१७२, १८२, १८३, १९६,	१५१, १५७
२३०, २८९	दहल्लविमानवण्णना १४२, १४८,
तिन्दुक ६९	१४९, १५३, १५५
तिम्बर ह नारद ५९	दारणी २४७
तिम्बरहस्य क ६९	दीपविमानवत्थु १६१, १६२
तिलदधिखणाविमानवत्थु १३८,	दीपविमानवण्णना १६३
१३९	देवगम्भको तरफबाट जन्मेको १०५
तुषित १६	देवदत्तको कारणमा ५८
	देवेन्द्र १४९

थ

ध

थूण १६९, गाउँ १६९, भन्ने ब्राह्मण	धर्मसंप्राहकहरू ४, ९, २३, ३५,
गाउँछ ९६, भन्ने ब्राह्मण	४३, ५५, ८३, १३९,
गाउँमा १६९, ब्राह्मण	१५७, १६१, १८५, १९७,
गाउँमा १७०, ब्राह्मण	२९२, लाई ११५, २२९
गाउँका ब्राह्मणहरूले १६९,	धर्मपद्धकथा २२५, ले २०२
गाउँका १७४, गाउँका	
ब्राह्मणहरूले १६९, १७०,	
गाउँका ब्राह्मण १७०,	न
गाउँका मानिसहरूले १७२	

द

नन्दगोपा १०५

नन्दनवनमा ५२, ५३, ११४, २९३

नन्दन बनलाई २९३

दहल्लविमानको जम्मै कुराहरू १५३

नन्दनवनको विमानमा ९३

दहल्लविमानवत्थु १४३, १४५,

नन्दा २४७

१४६, १४७, १४८, १४९,

नागविमानवत्थु १६६, १६८

- | | |
|---|---|
| नागविमानवर्णना १६५ | पायासिराजा २२, को २४, ले २२, |
| नादिक १४१ | लाई २१ |
| नारद २२५, ले २२९ | पायासिराजञ्ज २१ |
| नाल १४१ | पायासिराजञ्जसुतमा २१ |
| नालक १४१ | पायासिविमानवत्थु २०, २३ |
| नावाविमानवर्णना १७१, १७२,
१७३, १७४, १७९ | पीठविमान १८२, १८५, मा बसी
१८३, वत्थु १८१, वर्णना |
| निर्माणरति १६, देवहरूकहाँ १४,
१४४, देवताहरूको स्थान-
मा १४२, देवलोकबाट
२८१, देवलोकमा १३,
१४४, २६७ | १८१, १८३, १८५, १८७ |
| | पुष्करसाती ११६, ११७, ब्राह्मण
१२२, १३६, ब्राह्मणलाई
१२२ |
| | पुण्डरीका २४७ |
| | पोखरा २४७ |
| | पोखररसाति ११६, ११७ |
| प | पोतलि नगरमा ९६ |

पठम भिक्खादायिका विमानवत्थु
१९४, १९७

फ

पठम पीठविमानवत्थु १८५, १८६
पठम पीठविमानवर्णना १८४

फलदायकविमानवत्थु १९१, १९२,
१९३

पठम सूचिविमानवत्थु २९५, २९६,
२९७

फलदायकविमानवर्णना १८९, १९०

परनिर्मितवशबर्ती १६

घ

पवरा २४९, २५२

बन्धुल-मल्लिकाकी भार्या २२४

प्रसेनजित् कोशल राजाले १८०

ब्रह्मदत्त राजाले ५९

पाण्डव २८५

विमिक्षसारकहाँ २८६

विमिक्षसारले ४९, २७६

विमिक्षसारको मनमा १८८

बुद्ध—कहाँ गई प्रश्न सोध २१६,

कहाँ २७७, कहाँ गएनन्

२१७, कहाँ जाँद छन्

२१७, लाई देखें २१३,

लाई ३७, को धर्मस्वरमा

२२१, को अगाडि सोधेको

थिए १५२, को शरणमा

जान्छु १०९ को शरणमा

जाऊ १३२, २१५, को

शरणमा गएको १२३, को

पात्र हो ३४, को पालामा

७९, ९५ को चरणकम्लमा

९०, ले पनि प्रशंसा गर्नु

भएको छ १५२, का

पालामा २७३

बुद्ध भगवान् १०९, २३६, ले दद,

१५२, १७९, द्वारा २२९,

लाई १७१, ३३६, कहाँ

गई २३६

बुद्ध शास्ताकहाँ जानुहुन्थ भने ४६

बोधिसत्त्व ५९, ६४, ६५, लाई

६६, ले देखेगरी ६४

भ

भगवान् बुद्ध द, ३३, ५८, ८०,

दद, १२१, १६४, १७०,

१८८, २०२, २३४, २४९,

२७३, २८९, को निमित्त

२९३, कहाँ गई १७१, को

शरणमा जाऊ ११९, को

शरणमा जानेछु १२०,

लाई ११७, लाई देख्यो

२०३, ले द३, १५३,

१९५, २०२, २१९, माथि

२०४, २१६

भगवान्को चरणकम्लमा १६४

भगवान्को पात्र ३३

भगवान्को पेटमा ३३

भगवान्को रोग शमन्त भएरगयो

३४

भगवान्को शरीरमा पूजागरी २२५

भगवान्ले यस्तो भन्नुभयो २२१

भगवान्ले २७९

भगवान्लाई १२३, २१७, बन्दना

गराउन दद, सुनाउनुभयो

५७

भद्रा १४१, १४२, १४३, को

१४२, ले १४१, १४२,

१४८, भन्दछिन् १४४,	रूप धारण गरी २०५
१४६, देवपुत्रीकोविमानमा २६८	मण्डूकदेवपुत्तविमानवत्थु २२१, २२२
भरतसिंह उषाध्यायले ९६	मण्डूकदेवपुत्तविमानवण्णना २२०, २२१, २२२, २२३
भागलपुरबाट २४ माइल पूर्वस्थित २१९	मथुरा १९५
भिक्खादायिका विमानवण्णना १९६, १९९	मध्यप्रदेश ९५, ९६, बाट ९५
भीम २४७	मललसेकरले १६९
म	
मट्टकुण्डली २००, २०१, २०३, २०४, २०५, ले २०३, लाई २०१, आयो २०५, देवपुत्र २१७, देवपुत्रले २१७, देवपुत्र यहाँ आऊन् २१७, वत्थु २००, २०१, २०२, २१६, २१७, वत्थुले २१८, विमानवत्थु २०५, २०७, २०८, २११, २१३, २१४, २१५, विमानवण्ण- ना २००, २०२, २०३, २०४, २०९, २१०, २१४, २१७, को आयु क्षीण भएको २०२, कै जस्तै	मल्लिका भन्ने को हुन् २२४ मल्लिकाविमानवत्थु २२८ मल्लिकाविमानवण्णना २२५ महाकच्चानस्स पञ्चवर परिदस्तना ९६ महाकात्यायन ९५, को समिपमा ९८ महाकाशयप १२, १३, २०, ९१, ले १९, लाई १७, स्थविर- लाई १८९, स्थविरले १५, कहाँ गई १४ महागोविन्द पण्डितले २८६ महागोविन्दसुत्त २८६ महागोविन्दसुत्तवण्णना १८० महापदानसुत्तवण्णना २६०, ले २७२ महापरिनिब्बानसुत्तमा २०

- महापरिनिवानसुत्तवण्णनामा २२५
 महामौद्गल्यायन २, ८, २७, ३४,
 ३९, ५३, ५८, ७१, ८३,
 १३८, १५३, २४८, द्वारा
 ४३, १३९, १५७, २३२,
 ले ३१, ३८, ५७, ७९,
 ८०, ८८, ९४, १८३,
 १८६, १८७, १९०, १९९,
 २३१, २८९, ले क्षें ६८,
 ७०, लाई ९१, १८९,
 २५१, लाई देखेर ३९,
 स्थविरकहाँ ११०, कहाँ
 गई ९१, को उपस्थाक
 कुलमा २६, को कुरो सुनी
 ९०, स्थविरलाई दिएको
 दान २७, स्थविरलाई दान
 दिए २७, ले २३८
- महालतापसाधन २२५, २५७
 महाशाल गाउँ ९५
 महासत्त्वले ६६, ६८
 महासत्त्वसंग ६७
 महिन्धर पर्वत २५६
 मातलिलाई ६७
 मिस्सकेसी २४७
 मुण्डिक पर्वतमाथि २८९
 मुसल लिई २७
- मुसलले कुटिन् ३१
 मूसिल ५९, ६३, ६५, ६६, को
 चित्त ६३, लाई ६१, ६५,
 ६७, ले ५९, ६०, ६१,
 ६३, ले भन्यो ६०, भन्ने
 गर्वया ५९
- मौद्गल्यायन ६८, द्वारा ५, १०,
 ३६, ५५, ८४, १६१,
 १८६, १९२, १९७, २९२,
 २९६, स्थविरले १६३
- य
 यवपालकविमानवत्थु २३१, २३२
 यवपालकविमानवण्णना २३१
 यसुत्तरा १६४, १६८
 यामा १६
 यामा लोकमा १५५
- र
 रज्जुमाला २३५, २३६, २३७,
 २४५, लाई २३८, ले
 २३६, माथि २३७, को
 मृत्युपछि २३८ विमानवत्थु
 २३९, २४५, विमान-

वण्णना २३५, २३६,	वशवर्ती देवराजा ४१
२३८, २३९, २४०	वाराणशी १६४, को द, १६४, का
रथविमान १११	५९, मा द, ११, ५९,
राजगृह २८६, को १, १८८, २३०,	१६५, मा फर्केर जाँदा
२७३, २९४, स्थित १२,	६१, मा पुगेपछि ६१,
२६, ४९, द०, १५४,	वासी ६०, नगर ६२,
बाट २८९, मा २६, २७,	फर्केर वेलामा ६०, को
४९, ५१, ५८, द०, १३७,	ऋषिपतनमा गई १६८
२३०, २९४, मा चिक्षा-	वासेद्वसुत्तवण्णना १२२
टनार्थ जानुभयो द०,	विडुडभवत्यु २२४, २२५
वासी ५०, द०	विमानवत्यु अटुकथा २१७, ले द३,
रेवत १४२, लाई १४२, स्थविर	२३४
१४७, स्थविरले १४७	विशाखा २६६, २६७, ले २६४,
ल	
लता २४९, २५२, ले २५०,	उपासिका २६५, को
२५६, भन्दछिन् २५३, को	देहान्त २६०, २७२,
नृत्य २५०, को विशेषता	महाउपासिकाको २२५,
२५०, संग सोध्यो २५६,	आयु २६०, २७२, महा-
विमानवत्यु २५२, २५५,	उपासिकाले १८०, महा-
विमानवण्णना २५०, २५१	उपासिकालाई २६०, देव-
लोकवग्गमा १८०	पुत्री २६७, २६८
व	
वज्ज्ञीस २७९, ले १६५, २८०	विशाखाकी सहायिका २६१
	विहार विमानवण्णना २५९, २६१.
	२६५
	विहारविमानवत्यु २६२, २६४,
	२६६, २६७, २७०
	वीणामोक्षा २४७

विहारविमानवण्णना २५९, २६१,	भई ६८, का ७०, की
२६५	परिचारिका भई १४२,
वेणुवनको १२, २६, ४९	आई ६६
वेणुवनमा १, ८०, १०४, १८८,	शाक्यमुनि ११९, १२०
२३०, २७३, २९४	शास्त्रा १०७, १०९, १६५, २७७,
वेभार २८५	कहाँ गई ४७, २३७, को
वैपुल्य २८५	शरीरधातु ११४, मा
वैश्ववणले २५०	१६५, ले २७७, २७८, को
वैश्ववणकी छोरीहरू २५२	निमित्त प्रवान गरे २९३,
वैश्ववण महाराजाकहाँ गई २५०	कहाँ खबर पठाए २७६,
वैश्ववण महाराजाले २५१	लाई निम्न्याई २३७
वैश्ववण महाराजाकी छोरी २४९	शुद्धोदन राजाका पुत्र ४५

श

अ

Dhamma.Digital

शक्रका १६८, २५२	श्रमण गौतम १६९, १७०, २००,
शक्रले ६७	कहाँ जानेछु २१६, लाई
शक्रसंग ६७	१७१
शक्र देवराजाकी १६४	श्रावस्ती १६५, को २००, २४९,
शक्र देवराजाले २४९	को जेतवनमा ११६, स्थित
शक्र देवेन्द्र ४६, ६४, ६६, २६७,	१८०, १९५, २३४, मा
को ६५, को आसन ६४,	३९, १३७, १४१, १५९,
ले १३, १४, १६, १९,	२००, २०२, बाट राजगृह
६४, ६५, ६६, १४८,	गई १३७, बाट सथुरामा
१४९, १८१, कहाँ पुण्डा	जानुभयो १९५, बासी
१५३, का परिचारिकाहरू	२४९, बाट गया गाउँमा

२३५, मै कर्केर जानुभयो	विमानवत्थु २८०, २८१,
२३६	२८२, २८५, विमान-
स	वण्णना २७४, २७६,
सदकपञ्चसुत्तवण्णनाले २६७	२७७, २७९, २८६, २८८,
सङ्गीतिकारहूळ ११२, २३२	२८९, गणिका २७३, लाई
सज्जा २४९, २५२	लेझन् २७८, माथि प्रति-
सम्बुद्धलाई देखे २४५	बढ़ चित्तहुने भिक्षु २७९
सम्यक् सम्बुद्धको २८१	सुजात ९६, ९७, १००, ११४,
सम्यक् सम्बुद्धलाई २८१	राजकुमार ९७, राज-
सम्यक् सम्बुद्धलाई नमस्कार गरी	कुमारलाई ९८
९	सुत्तनिपातवण्णना ६८
सललवती ९५	सुता २४९, २५२, देवपुत्रीको
साधुवादी २४७	२५०, ले लतासेंग सोधिन्
सारिपुत्र ७, ५१, लाई १, स्थविर-	२५३
लाई १८९, को चीवर	सुनन्दा २४७
सिउन पर्ने काम २९४	सुफस्सा २४७
सिरिमा २७३, २७७, २७८, २८६,	सुभद्रा परिवाजकलाई २२४
लाई २७५, २७७, २७८,	सुभद्रा २४७
माथि २७९, बिरामी	सुभद्रा १४१, १४४, १४८, लाई
मझन् २७५, को घरमा	१४१, ले १४२, १४८,
२७५, को देहान्त २७६,	देवपुत्रीलाई १४८, भन्द-
को शरीरलाई २७६,	छिन् १४३, १४५, १४७,
देवकन्या २७९, देवपुत्री	देवपुत्री २६८
२८८, देवपुत्रीसेंग २८०,	सिद्धार्थ ८५
	सिसपावन २१

[३१०]

बुद्धकालीन विमानकथा

सुनिर्मित देवहरू	२६०	बाट	११७,	मा	११६,
सुनिर्मित देवराजाकी	२६७	वासीहरू	१२२,	मा गई	
सुवर्णविमानकथा	२९३		११७,	१२२	
सुवर्णविमानवत्थु	२९१, २९२	सेरिस्सक	२२,	विमान	२२, विमा-
सुवर्णविमानवर्णना	२८९, २९३			नवणना	२२
सूचिविमानवर्णना	२९४	सोणदिशा	२४७		
सेतकण्ठिक भन्ने निगम	९५	संगीतिकारहरू	१०,	२९६,	ले ४७,
सेतव्य	२०, २१, ११६, १२२,		११		

शब्दावली

अ

- अकम्पित २८६
- अकुटिल २८७
- अकृतज्ञ हुनेछ ६१
- अक्रोधिनी २४९, यिए २५५
- अर्कों राजकन्यालाई ९७
- अखब १८
- अखण्ड पञ्चशील २४९
- अङ्ग-प्रत्यङ्ग-हरूबाट २३९, २६२
- अङ्गविदधा ६१
- अग्रपुरुष हुनुहुन्छ २०४
- अग्रमहिषीको कोखमा ९७
- अग्रमहिषीत्वको स्थानमा राखे ९७
- अगाडितिर उभिहरही ८८
- अधिल्लो जन्ममा १४०, १५१,
१६२, २४५, २८२, २८३
- अचलस्थानमा पुरनेछन् २२३
- अचिन्तेय छ २६७
- अचिन्तेय हुनुभएका २०३

- अजरामर छैनन् १०६
- अजरामर भएका छैनन् १०६
- अजरामर हुन सकौला १०३
- अजरामर हुन सकदैनन् १०५
- अजरामर हुन सकोस् १०५
- अष्टक भोजन २७४, २७५, गरी
२७४
- अढाइशाय २७८
- अन्तर्धान भएर गयो २१६
- अन्तःपुरमा लगी ११०
- अस्तरण ५६
- अन्तिम संस्कार १२२
- अतीत समयमा ५९
- अन्तेवासिक हो ६२
- अन्धकारभयो १५९
- अन्धा भएका ५९
- अँध्यारो परेको देखी १५९
- अँध्यारो परेको वेलामा १६२
- अश्वदानद्वारा ५०
- अश्व-पानहरूद्वारा १४६

अनागत समयमा २३४	अरण्यायतनमा ९५
अनागतांश ज्ञानद्वारा १०२	अरहन्तहरू १०६
अनित्यताको बारेमा १६८	अरणोदयको समयमै २७५
अनुपम १२६	अलक्षिनी २४५
अनुपादिशेषनिर्वाण १३६, धातुमा २२४	अलंकृत ४९, गरिरासेको ५३
अनुमोदनको प्रभावद्वारा २६५	अविदूरेनिदान ९६
अनुमोदन गर २५९	अशादृश-दान १८०, को बयान १८०
अनुमोदन गरी २९४	अश्रद्धालु २६, ३०
अनुमोदन गरे २६०	अश्वहरू बाँधिएका छन् २८०
अनुमोदन गरेको प्रभावद्वारा २६६	अ-शिवत्वमा २८७
अप्रमेय छ २७१	अप्सराहरू २४७ आई ६६
अभ्यागतहरूलाई आसन दिए - १८६	असीत्यानुव्यञ्जनहरूले २०३ २८६, निर्वाणपदलाई
अभिवादन गर्दछु ८७	२८७
अभिवादन गरी ११६, ११७, १२३	अहिवातक रोग १०
अभिसम्बुद्ध भएको ९७	अज्ञातभेष धारण गरी १३
अभिषिक्त गर्ने इच्छा ११०	आ
अभिषिक्त नभएका राजा २१	
अभिषिक्ता भएको जस्तो लागी २३६	आउने जाने बाटो २०९
अभिषेक पाएँ ४६	आकर्षित भई २३६
अमलालाई जाने के १८३	आकाशचारी २६०, २८२
अमृतपदलाई २८७	आकाशमा उभिई ६४
अरण्य प्रदेश जम्मै १२३	आकाशमा उभिइरहे ६६
	आकाशमा जानसक्छन् २८०

- आकाशमा सूर्य के १२६
 आकाशमार्गबाट १७०
 आकाशबाट आई १६५
 आँखा २५३, तिमिन्याउने १, बाट
 आँसु बघाउन थाले ९८,
 ले देखुञ्जेल्सम्म १९६
 आँगनहरूमा १८१
 आगो निभाइदिए के २१०
 आचामं १५, १६ १८
 आचार्य ६५, ६८, भनेको महान्
 हुन्छ ६३, पूजक हुँ ६५,
 मन्दा कम छैन ६३, लाई
 ६२, ११६, ११७, ले
 ११६
 आठकोणहरू भएका २९१
 आढ्य २००
 आवित्यबन्धु हनुभएका २९३
 आधामाग दामविन्धी २६
 आधामोल कम गर्नुहोस् २७८
 आधारातको समयमा ४५
 आनन्दको अनुभव भयो ३४
 आनुपूर्विकथा १३५, २३६
 आफ्ने हातले प्रदान गरे २३३
 आँपका फलहरू १८९
 आँपको रुखको छायाँमा ७
 आँपका रुखहरूमा ७
 आँपको रुखमनी १
 आँपको रुखमा ६, १८८
 आँपको बगाँचामा १
 आँप खाने इच्छा १८८, उत्पन्नभयो
 १८८
 आँप दान दिएर १९०
 आँपहरू १८९, बाँडिदिनु भएको
 कुरा १९०
 आभरण २२७, हरू ८३, हरू
 फुकाली २७५, को मूल्य-
 द्वारा २५८
 आमा-बाबुहरू १२२, को वचन
 ६२, को उपासना गरी
 ६१, को पालन पोषण
 ५९, लाई १२२, लाई
 वन्दना गरी ११७, ले
 ११७
 आर्यपुरुषहरू २४८
 आर्यहरूद्वारा प्रशंसित २७०
 आयु थोरै छ ११०
 आयुमा २५६
 आयुसंस्कार १०२
 आलिङ्गन ९८
 आलोकित पारी १२३
 आवास वानद्वारा ५०
 आश्वासन विझ ६६

आसन तात्नाको कारण ६४	उपस्थाक ३३
आसन-दानको फलद्वारा १८२	उपस्थान गन्यो १५५
आसन-दानद्वारा ५०	उपनिशय-सम्पत्ति हेरेर २२३
आसन-दानदिन सकनुपर्छ ५७	उपासना गरी १११
आसनबाट ओलहर्ण ५३, १८३	उपासनार्थ २८१
इ, ई, उ, अृ	उपोसथको दिनहरूमा २४९, २५५
इन्द्रियहरू शान्त २४६	उपोसथव्रत ६९, पालन गर्ने ७४
इहलोक १०१, र परलोकमा २४७	उपासिका परिषद् २७७
ईर्यापिथहरूमा १८२	उल्लङ्घन ६२
ईश्वर ह्रौ २९	उत्सवको दिनमा ५३, १८३, २५७
उत्कण्ठित भिक्षुले अरहत्व प्राप्त	ऋजु भएका श्रावकमाथि १९३
गरे २८८	ऋद्धिद्वारा १७३
उखुको रस ६९	ऋषि-नृषभ २८६
उखु दिएकी थिई ६९	ऋषिसप्तम ८९
उखु दिएकी थिए ७६	ऋषिहरू १०६, मध्ये उत्तम ८९,
उत्तम वस्त्रदिने नारी ७२	मध्येमा २८६
उत्तर दिशातिर ९६	ए, ओ, औ, अं
उत्तरोत्तर फल १३५	एउटी महिलाले २६०
उदयान १७०, मा २५७, मा गई	एक कौडी २७८
११०, मा गझरहेको थिए	एकजोर वस्त्र १६५, दानविए
३९, क्रीडा ५३, क्रीडा	१६८, बुम लगाई १६४
गर्नकोनिमित्त १८३, तिर	एक टुक्रा कपडा भएपनि १८१
गइन् २५७, हरू २६०	एकतीसहजार कल्प २६७
उदुम्बर वृक्षको फूल २४६	एकतीसौं वर्षमा ९७

- | | |
|---|---------------------------------|
| एकमुठी कनिका भएपनि १८१ | कञ्जूसको कारणले गर्दा २०० |
| एकमुठो ५०, ७६, ७७ | कञ्जूसी ३० |
| एकलौटे पुत्र २०४ | कर्णिकारहरू २५८ |
| १२० वर्ष थियो २६० | कर्तव्य-धर्महरू २५६ |
| एकहजार कोठाहरू सुसज्जित २५९ | कस्तो चक्रका चाहन्छी २०७ |
| एकहजारको थेलो ५१ | कनक आसन ५२, १८२ |
| एकहजार कर्षण दिएर २७८ | कपडा ५०, मा पोकोपारी ८० |
| एकहजार घोजन १०९' | कल्पवृक्ष जस्तै हो ५० |
| एलालु ६९ | कर्मफलका कुराहरू १२२, १८४ |
| एलालुक फल ७६ | कर्मसम्बन्धीका कुराहरू १२२, १८४ |
| ओहरो दोहरो गर्दागर्दे ६४ | कर्मरपेटी दिएको ६९ |
| औरस पुत्री पनि भए २४६ | कराल गरेका छन् १७१ |
| ओलाहरू ४५ | कराल गरेका थिए १७१ |
| औषधी ३३, ३४, को लागि ३३, | कराललाई भङ्गगरी १७२ |
| को आवश्यक पर्दा भात्र
३४, गराऊ २०१, नगरी | कल्याण हुनेछ २५७ |
| २०२, मात्र पनि गरेनन्
२०४ | कर्ष १८ |
| अंशक ६९ | कार्षण २७८, दण्डलाग्नेष्ठ २७७ |
| अंसवट्टकं ७७ | कहाँ दान दिदा महत्कल हुन्थ १५२ |
| क, का | काकणिकं २७८ |
| कर्कश ६१ | काँको ७६, दिएकी थिई ६९ |
| कक्कारिकं ७६ | काञ्चन पर्वतको माथि २८९ |
| कञ्जिकं ३३, ३४, ३७ | काञ्चनका फूलहरू २५३ |
| | काञ्चन विश्वर्ण २२८ |
| | काञ्चन लता २२७ |
| | काञ्छी बहिनी १४९ |
| | काञ्छी महारानीको कारणमा ९६ |

- | | |
|-----------------------------|---|
| काठका टुकाहरूमा २७३ | कुण्डलहरू २४० |
| काठको टुक्रा १८५ | कुण्डली बनाउन २०० |
| काठको पीरा १८५ | कुण्डली बनाइदियो २०० |
| काँटो छैन २१० | कुन जनपदमा गई १०३ |
| काँध भाँचिएको हुनाले ३१ | कुनै दान नदिई २१७ |
| काँधमा आरोहण गरेको बुङेर ४६ | कुनै शील पालन नगरी २१७ |
| काँधमा कुटी २७ | कुमारीले प्रसन्नचित्त गरी २७ |
| कानका कुण्डलहरू २६२ | कुलमाष-खाना द, द१, २३०,
प्रदानगन्धो २३० |
| कामभोगीहरूमध्येमा २६७ | कुलमाष-दान द० |
| कामराग-संयोजन १३५ | कुलमाष-पिण्ड ११, २३३ |
| कामावचर १६ | कुलमाष-भोजन द०, द१, द६,
चढायो द१ |
| कायबन्धन रिएकी थिए ७७ | कुलगृहकी छोरीले ५० |
| कारणिक २३६ | कुवा १७०, मा १७०, को पानी
१७३, लाई १७२ भरिएर
१७३, तिर जानुभयो |
| कार्यपिण छिकी ११७ | १७३, हरूमा १७०, बाट
१७०, १७३, बाट पानी
ल्याई २ |
| कि, की, कु, कू, कृ | कुहिनाले २३४ |
| किङ्गुणी जालहरू २९१ | कूटागार ४, ४०, ५२, मा १७४,
हरू ४, २३१, २६५ |
| किं रुदेश्वरी ४०५ | कृतकृत्य ११९, १२० |
| क्रिडाकोनिमित्त भेला भए ५९ | कृतवेदी ४७, ९४ |
| क्रीडा गरी २४७ | कृतज्ञ ९४, बन्तु १०२ |
| क्रीडा गरेर मलाई के लाभ २५७ | |
| कुर्कुच्चाले ठोकेर ४५ | |
| कुटाइको कारणबाट १७२ | |
| कुटी २५९ | |
| कुट्ट्यो १७२ | |



कृतज्ञतापूर्वक ८७

कृतज्ञी ४७

के, को, कौ, कं

के कर्मद्वारा १२७

के पुण्यकर्म गन्यो १३९

केराका बोटहरू ४९

केशर ५१, छरी ५१

केशरसिंह २२०

कोइलीको आवाजहरू २२८

कोकिलहरू चूपलागे व्यं २५०

कोठाहरू २३१, २९५, पनि छन्
२९१

क्रोधले आगो जस्तो भई १७२

क्रोधले मुरमुरिई २३४

क्रोधी ७५

कौतुहलता लागी २१७

कंशवंशलाई सखाप पारेका थिए
१०५

ख

खर्च होला भन्ने डरले २०२

खर्बुजा दिएको थिई ६९

खर्बुजो ७६

खाट १८५

खावधपदार्थहरू दिई २७५

खाद्य-भोज्य २६, हरू ३४, ५०,
५९, १४२, द्वारा २३७

खाना १३, खाई १४, तयार पारी
१९५, मा नून पनि छेन
१३, खुवाउन सक्देन
२७६, पनि कुहिन थाल्यो
२७७

खुट्टा पोल्ने १

खुट्टाहरू पखाल १००

खेतमित्र ८०

खेतमा गई खाना खानेछु २३०

खोले ३३, तथा कनिकाको भात

ग

गञ्जुर जस्तो ४

गणिका २७३

गद्गद भए ४६

गन्धकुटी बनाई २८९

गन्धकुटीबाट निस्की २२०

गन्धकुटीमा गई २२०

गन्धहरू ४२

गर्धनमा झुण्डचाइ राखेका ५४

गन्धर्व कुलमा ५९	गुरुको पूजा ६५
गन्धर्व शिल्पमा पारञ्जतमएका थिए ५९	गुरुदक्षिणा ११६, ११७, चढाऊं ११६, दिनको लागि ११८
गन्धर्वाचार्य ५९, लाई ६०	गुरुद्वेष हर्ने होइन ६५
गन्धब्बो ५९	गुरुमुष्टि नराखी ६२
गमनागमन पनि देखिन्छ २०९	गृष्मको अन्तिम महीनामा ६
गरीब १८१, केटो २३०	गृष्मऋतुको १
गवेया कुलमा ५९	गोपालक ८०, ८१
गवेयालाई ५९	गोपाल बालक २२०, ले मलाई मारिदियो २२२
गाईले हानी ९१	गोरेटो बाटो ६४
गाईहरू ८०, ले ८६, एकत्रित पारी ८६, धपाउन ८१, चराउने ठाउंमा ८०	घ
गाउँ १९०, ले हरूले १७१	घण्टाहरूको आवाज ५४
गाय्रोको पानी १७२	घरमा कुरुवा बस्ने बालकहरू बाहेक २७७
गाय्रो छाडी २४५	घरको दैलो १५४
गाय्रो छिकी १७१	घरमा गई १९६
गाय्रो भुइमा राखी १९५	घरघरपिच्छे २७
गाय्रोमा १७१, पानी लिई १९५, २३७	घरपछाडितिर बस्न थाल्यो १२
गाय्रो लिई २३५, २४५	घाममा १, सुकाइरहेकी थिई १३७
गायिकाहरू १२७	घाँस र परालहरू १७०, १७३, राखी १७०
गाली २४५, गर्धी २३४	घिउ राखेको आगो कै २१०
गीत गाउन लगाए ५९	घिउ लिनुहोस् २७४
गुड दिएकी थिई ६९	
गुँद दिएकी थिए ७६	

घू ५०, ५१, ५२	चप्पल दिएकी थिई ७०
घोडाहरू १८, ३७, ११३	चप्पल दिएकी थिए ७७
घोडीका रथहरू १८, ३७	चरणकमलमा १११, १६८, २२१
घोर जङ्गलमा १००	चराचुरुज्जीहरू ११४, द्वारा ७, ले भरिएको २९३
च, चा, चि, ची	चलन-बलन १८२
चडक्रमण स्थानहरू २५९	चक्षुसम्पत्ति लाभ हुन सक्छ ५०
चक्रवर्ती राजाको महिषीत्व १८, ३७	चाण्डालनी ८९, ले ९३, लाई ११, बुढी ८८, लाई वेलुभयो ८८
चक्राहरू २०७	चाण्डाल पुकुसादि १०६
चण्डालनीसे बन्दना गरी ९०	चाण्डलहरू बस्ने ठाउंकी ८८
चण्डी ७५	चाँदीका डोरीहरूले ११३
चतुप्रत्ययद्वारा ११०	चाँदीका फलेकहरूमा २९१
चतुसत्यका कुराहरू १३५, १६३, १७९, २३६, को धर्मोपदेश २१७	चाँदीका रेखाहरू ११३
चन्द्रमा ३९, लाई पनि भलिन पार्न सक्छ २०३	चामल ५०
चन्द्रसमान ८३	चारजना प्रतिपन्न भएका २७१
चन्द्र १२६, सूर्य २०८, सूर्यले क्यै १६०, १८३, सूर्यको कारणमा रुने २०९, सूर्य- का दुइवटा चक्राहरू २०७	चारजना फलमा प्रतिष्ठित भएका २७१
चौधुर्वा टागी ५१	चारजोर अथवा आठजना २७०
	चारजोर पुद्गलहरू ११९, १२१
	चार बहिनीहरू थिए २४९
	चारमहीना पछि ११०
	चारवटा भोजन १५४
	चारे परिषदहरू २२०
	चाहे कुटोस् २३७

चाहे मलाई मारून् १८९
 चाहे हैरान गरोस् २३७
 चित्त प्रफुल्लित पानै २४६
 चित्त बुझाउन सक्तये २५६
 चित्त प्रसन्न २४६, गरी १४
 चित्तप्रसाद-सम्पत्ति १८१
 चित्तसम्पत्ति ५०, को प्रभावद्वारा
 २९७
 चित्रविचित्र भएको २९१
 चित्रहरू २५९
 चिता घुम्नथाले २०४
 चिता बनाई १२२
 चिन्तामणी जस्तै हो ५०
 चीवर पहिरी १९५, २०२, २२०,
 ३३७

.चे, चै, चो, चौ
 चेतनाको हेतुद्वारा १२१
 चेलुक्षेप ६७
 चेलुक्षेप ६७
 चेत्यको पनि पूजागरे १११
 चोरले १२१
 चोरहरू १३३, को भयले १५४,
 ले ११७, ले मारेपछि
 ११७, ले भेट्टाए १२१
 चोरी कामलाई त्याग्नेषु १०९
 चोरी नगर्ने १०२
 चौरासीहजार प्राणीहरूलाई २२३
 चौरासीहजार प्राणीहरूले २१८

चु, चू

चुल्ठो काटेर २३५
 चुल्ठोमा १२७, आभरणहरू छन्
 २४०
 चुल्ठोमात्र समाती लुछ्ने हुनाले
 २३५
 चुल्ठो समाती २३५
 चुम्बन गरी ९८
 चूरी १२७

छत्तीस देवविमानहरूमा ६८
 छत्तीसवटी देवपुत्रीहरूलाई देखेर
 ५९
 छत्तीस विमानका कथाहरू ७९
 छत्तीस विमानहरूमा ५८
 छनोट पनि भइसकेपछि ९५
 छवर्ण बुद्धरथमी १२३, २०३, हरू
 १२३, को कीरण २०३,
 फैलाउनु भयो २०३, हरू

फेलाई २३५, हरू फेलाउंदे	जोतिरस-विमान १५९
२३६	जौको खेत २३०
छाता दिएको थिई ७०	जौपालक केटो २३०, ले २३०
छाता दिएको थिए ७७	जौपालक थिए २३२

ज

जगतोद्धार गर्ने सम्बुद्धलाई २४५
जङ्गलको ११७
जङ्गलबाट निस्की २३६
जङ्गलभित्र पसे २४५
जङ्गलमा ९६, गई ९६, गए ६४,
जान चाहन्छु ९८, पसी
२३६, बसेर १०९
जनपद ५०७, ५०८
जराहरू मिलाई दानविए ३७
जलाउन पर्ने आवश्यक छन २७६
ज्यानको समेत माया नमिई १८९
ज्यानको समेत माया नगरी १९०
जाने अनुमति दिए ९८
ज्याता दिनपर्ला भनी २००
जिनलाई वर्णनगर्ने जानेछु ४७
जिभ्रोले चाटे ४६
जोरा ३७
जीवन नै सर्मापित गरी १७१
जुन बस्तु दान दिइन्छ २९७

झ

झाडीमा ११७, लुकिरहेको १२१
झधालहरू २५८
झधाली पिटाउन लगाए ६३, २७६
झधाली पिटाउन लगाउनु होस्
२७८
झुण्डथाइरालेको देखेर ६१
झुण्डथाउने विचारले २३६
झुण्डएका देखापरे १८९
झुण्डएर मनेछु ६४
झूटा कुरा पनि गर्ने छन २१६
झूटो कुरो बोल्ने छन १३३
झूटो नबोल्ने १०२

ट, ठ

टण्टलापुर घाम ६, ले २
टाउको निहुन्याई ६६, २३५
टाउकोमा डोरीले बेरी २३५
टोपी ६७

ठहरं पारि वियो १२१

ड, ढ

डेको भात १२, १३, १४, १५,

१६, १७, १८

डराउनु पर्दें ६५

डराउने २४६

डुङ्गामा बस्दछाथी १७४

डुङ्गाहरू १७०, १७२

डोरी क्षिक्षन पनि दिनाथी २३५

डोरी बाँधी २३६

डोरीले पासो बाँधी २४५

डोरी समाती २३५

ढोकाहरू २५८

दुसी परेको ८

त

तन्नेरी छ ६३

तपस्वीहरू १०६

स्तम्भ २८९, हरू २५८, २९९,

२९५

तरणी थिए २५५

तलामा २५९

ताडको पंखा ७७

ताम्रवर्णी नड ४५, ४६

तार चुँडाली ६६

तार जम्मै खुकुलो पारी ६०

तार नभएको बीणावावन ६६

ताराहरू भरिए कै १२७

तालका वृक्षहरू २६५

तिघ्राले च्यापी ४५

तिम्बरका पातहरू ७७

तिम्बरसकं ७६

तिम्बरसकफल ७६

तिमी मूर्ख ह्वौ २०८

तिल १३७, भिक्षा ग्रहण गरी १३७

त्रिपासा ६६

त्रिरत्नका गुणबखानहरू १२३

त्रिरत्नका गुणहरू अनुस्मरण गर्दै

१२१

त्रिरत्नके अनुस्मरण गर्दै १२१

त्रिशरण ११८, का कुरा ११८, मा

प्रतिष्ठित भई ११५, भनेको

थाहाङ्क के १३२, र पञ्च-

शील भनेको जान्दछौ ?

११८

तीलहरू थुप्रोपारी १३७

तीलहरू दानदिए १४०

तूष्णी भावद्वारा १९६

तूर्यनावको आवाज ५४

तृणसन्थरण १८९	दानका फल हुन् कि ४२
तृष्णा रहित ११९, १२०, २८८	दानकार्यमा व्यस्त थिए २२
तेल झानेको ३७	दानदिन इच्छा गर्ने २६
तेल बनाउनकोनिमित्त १३७	दानदिने कार्य २५
थ	
	वायकहरू स्वर्गमा मुवित हुन्न्यन् २४८
थकावट मिटाई १, सकेपछि २	द्वारपाल राख्यो १५५
थकित ११७	द्वारहरू २५८
थरथर कौपिएको शरीरद्वारा २७५	दाशी २३५, थिई २४५, पुत्री २३४, हुन पुगी २३५,
स्थविरलाई चढाई १८९	भएकी थिए ७५, की छोरीलाई २३४, की छोरीहरूसँग १०५, को
द	
दरिद्री १५, १६, जीवनबाट मुक्त- हुन सकू २३६	हातमा दिई २५७, लाई २३४, ले १७१
दलान-कोठाहरूमा १८९	दाहसंस्कार गन्यो २०४
दलानमा ल्याई राख्यो २०१	दाहामा १६४
दश २७८, औला जोरी ५३, जना १०५	दाक्षिणेय भिक्षुसङ्घलाई १४५ दाक्षिणेय हुनुहुन्न्य २४७
दक्षा २४९	दिव्य-आभरणहरूले विभूषिता भई २३८
दक्षिणदिशातिर ९५	
दाजुभाईहरूलाई १०५	दिव्य-आयु २६७
दातव्य बस्तुहरू ११७	दिव्य-आहार १३
दातव्य-सम्पत्तिहरू १८९	दिव्य-गन्ध २४०
दान्त हुनुभएका २०३	दिव्यचक्रद्वारा १३७

विद्यपलंग ५२	५८, ८१, १५१
विद्य-मात्राहरू २६५	देवताहरू ५३, ले ५८, ६८
विद्य-रूपहरू ४२	देवता ह्रौ वा गन्धर्व ह्रौ २११
विद्य-वस्त्रहरू ५३	देवपुत्र ११४, ले ११३, ११५,
विद्य-सम्पत्तिहरू ५२	१२७, १३५, भएको छ
विद्य-सम्पति पाएको थिइन् २२५	९८
विद्य-स्वरहरू २३९	देवपुत्री ५३, हरूले ६८, लाई
विद्य-शब्दहरू ४२	देखी २७, कहाँ गएकी
विद्य-हाती ५८	थिइन् २६८
द्वीपहरू ३८	देवर सहित २५५
दुइ चक्रकाहरू २०६	देवसमागममा २५०
दुइहात जोरी ९१, २०४, २२५, नमस्कार गर्दै २२१, विन्तीगरी नमस्कार गरे २१३	देशबाट निकाला ९६ दंलो थुनिराखेको कारणले गर्दा १५४
दुःखसत्य २८६	दोणिनिम्मज्जनि ७७
दुःख समुदय १६८, २८६	द्रोणी ७७
दुगाहा भई २७	ध
दुश्शील ३०	
दूध ५०, लिनुहोस् २७४	धवजापताकाहरू ४९
दृष्टधार्मिक र सम्परायिक १४१	धनको पोको लिई ११७
दृष्टिगत विचारलाई ४८	धन खच गराउन खोजदछ्यौ २०१
देवऋद्धि ४९	धवनी ६५
देवकन्याहरू १६५, १९२	धनूष टेकी ९९
देवचारिका गर्दा ८, गर्दै १५९	धनूषधारी १०५
देवचारिका गर्दै २, २७, ३४, ३९,	धर्मका कुराहरू सुनेर ७९


धर्मको शरणमा १०९, जाऊ ११९,
जानेछु १२०

धर्मचक्र-प्रवर्तन २२४
धर्मचक्र-प्रवर्तनाविवेचि लिएर २२४
धर्मचक्रुलाई विशुद्धगरी ४८
धर्मचारिणी बनी २५६
धर्मरत्नको कुरा सुनी १२८
धर्मस्वरमा आकर्षित भई २१९
धर्मसम्बन्धी विश्वासका कुराहू
२८२
धर्मसंज्ञा २२१
धर्माभिसमय २१८, हुने कुरा ११७,
लाभ हुनेछ १२२
धर्माशनको बरिपरि १५९
धरण १८
धातुको स्थापना २०
धातुलाई ११४
धातु विभाजन गरी ९५
धातु संविभाजन २०
धातुहरू स्थापना गरिसकेपछि ९५
ध्यानदृष्टिहारा ११७
ध्यानमुद्रामा २४५
धूपहरू १५९
धूलो लागेको यागु १४

न

नकर्मीको (कम्मारस्स) घरद्वारमा
उभिनुभयो २९४
नकर्मीले २९४
नगर बनाइदिनेछु ९८
नगर प्रदक्षिणा गरे ४९
नर्तकी स्त्रीको स्थानमा राखी २४९
नन्दन-बन २३८, मा २३३
नविइकन उ खान्नथी २६
नविएको वस्तुलाई लिने छैन १३२
नदी १७२, १७४, १७८, मा १७२,
पारगरी १७०, का तीर्थ-
स्थानहरूमा १७०, को दुर्ब
किनारमा १७२, को सेतो
तीर १७२
नमस्कारको फल हो ४२
नमस्कार गर्दे २०४
नमस्कार गरेको कर्मको प्रभावद्वारा
२०४
वमस्कार मात्रको यस्तो फल २१४
नयाँ कपडा बछाई ५१
नरकबाट बचाई १३, ८८
नरकमा उत्पन्न हुनेछ १३७
नरनारीहरू १२७
नराल्ले विचार गरी १६९

- | | |
|---|--|
| नरीवलका रुखहरूले २६५ | नुहाइ-धुवाइ १९५, गरी २५३ |
| नक्षत्र क्रीडाको उत्सव मनाई ४९ | नुहाउन चाहनुहुन्छ २ |
| नक्षत्र घोषणा ४९ | नृत्य-गीतमा २५३, दक्षा २४९ |
| नाउकहाँ गई २३५ | नृत्यमा कुशला र दक्षाखि २५० |
| नाच-गान ७, २३१, २९३, गरी
८३, १९२, २४७, को
अगाडि ११४, गर्छन् २६५ | नृषम २८६ |
| गरिसकेपछि २५३, मा
परम सुशक्षिता २८६ | स्नेह उत्पन्न गरी २७४ |
| नाच्छन् पनि गाउँछन् पनि २८ | स्नेह गरी बसी २३८ |
| नाच्छन् धोजन २३९ | नैर्याणिक मार्ग २८७ |
| निक्ख १८, हरू ३७ | नौकोटी २५९, मूल्यजाने २५७,
एकलाख २५८ |
| नित्य-भोजन २७३ | नौद्वारहरूबाट २७६ |
| निर्भीक गुण २८६ | नौद्वारहरूमा ब्रणहरू भएका २७८ |
| निर्माणको काम सिद्धिएपछि २५९ | नौमहीनामा सिद्धिएको थियो २५९ |
| निर्माणगरी रमण गर्ने २८१ | |
| निराहार २७७ | पगरी ६७ |
| निरोगी रहेदा २७५ | पञ्चकामगुणहरू १५६ |
| निरोध २८७, समाप्ति १२ | पञ्चलाजपुष्पहरू छरी ४९ |
| निर्वाणको स्रोतमा पुगेकी हुँ २८७ | पञ्चतूर्यनावका आवाजहरू १२७ |
| निर्वाणगामिनी २८७, मार्गको
बारेमा १६८ | पञ्चशील ११८, ग्रहण गरी १३३,
मा प्रतिष्ठित भई १२३, |
| निर्वाणरूपी-निर्जन्मलमा २४६ | को फलानिसंसका बारेमा
१२१, पालन गरी १५५ |
| निसभ २८६ | पञ्चाङ्ग बन्दना गरी ३९, ५३,
९०, १८२, १८३ |
| नीदबाट बिउँकेको जस्तो भई २२१ | |
| नुहाइदिनेछु २, ७ | |



Digitized by srujanika@gmail.com

प

- पञ्चाङ्ग वन्दना गन्धो २९४
 पञ्चाङ्गिक तूर्यनादको आवाज २२८, २६२
 पचास २७८
 पच्चीस २७८
 पश्चीमदिशातिर ९६
 पटुका ६९, ७७
 पण्डिता २४९
 पण्डुरोग लाग्यो २०१
 पर्णशालामा ९८
 पर्णसन्थरण १८१
 पत्ति २५९, दान २५९, दानसम्बन्धका कुरा २६०
 पतिकुलमा गई २३४
 पतिकुलमा गएपछि २४९
 पतिको अनुलोम चर्यगिरी २५६
 पतिको वशमा बस्ते २५५
 पतिलाई खुशी पार्दथे २५५
 पतिन्रता २५६
 पंधर्नीहरू १७०, ले १७१
 पंघेरामागई १९५
 पध्नका पातहरू ५१, ५६
 पध्नचूर्णहरू छरिएका ५४
 पध्नेत्र भएका ५४
 पध्नपत्रहरू ५२, ले ५२
 पध्नपत्रले ५१
 पझफूल ५०, हरू ५१, ५२, हरूको आसन बनाई ५१, कामालाहरू ५६
 पद्मसमान वर्ण ५४
 पर जीवनमा पनि १८९
 परस्त्री गमन गर्ने छैन १३३
 परस्त्रीहरूमा नलाग १३२
 परदार सेवन पनि नगर २१५
 परदार सेवन पनि गर्ने छैन २१६
 परलोक छ भन्ने कुरा २१
 परलोकमा हितहुने १०१
 परिचारिकाहरू बनाए २४९
 परिनिर्वाण १०८, १०९, भइसके पछि २०, ९५, २७२, भइसक्नु भएपछि २२४, पछि २६०
 परिभाष गर्यो २३४
 परष्ठमाखिनी ७५
 परिवारहरूका अभिभाव २४९
 परेवाको आँखा जस्तै २२७
 पल १८
 पर्वत-जड्डलमा २५६
 पर्वतहरूको घेरामित्र रहेको २८६
 स्पर्शहरू ४२
 पसल १८५
 पसिना बघाउँदै १

पहेला वस्त्रहरू १२६

पहेला कपडा १८२

पा

पर्वाखको पंखा ७०, ७७

पाँच अम्मल ६९, ७४

पाँच नारीहरू २५३

पाँच महीनाभित्रे १०२, १०३,
१०९

पाँचशय कर्षणि २७८

पाँचशय कोठाहरू २५९

पाँचशय रथहरूका साथ २७९

पाँचशय रथहरूमा २८०

पाँचशय सहायिकाहरूसँग २५९

पाटली १७८

पातहरू ७६, १८८

पात्र ३३, ३४, ग्रहण गरी २७५,
चीवर ग्रहण गरी ८, १३,
१९५, २०२, २२०, ३३७,
चीवर लिई २७४, धोएर
थैलोमा राखी २७७

पानी १०१, १७०, १७१, खान
नपाऊन् १७०, छानी
१७१, घटेको थिएन १७१,

छर्की १९६, दान २, द्वारा
निम्त्याई १७१, दिए ७५,
१७८, दिएको थिई ६९,
दिएको कारणद्वारा १७४,
दिने इच्छा गरी १७१,
दियो १८८, नखुवाउने
निश्रव्य गरे १७०, नराखे-
को दूधमा ५२, नहालेको
दूधमा ५०, पनि चढाउने
२, पनि चढायो २, पानी
भयो १७३, पिएर १०१,
पिउनु भएको हो १७९,
भएको ४०, मा बसेर ७५,
मा बस्ने २२२, मण्डप
१७०, मा गोचर गर्ने
२२२, मात्र दिएर भएपनि
१७१, राखे १८१, ल्याऊ
१७२, १७३, ल्याउन
सर्किदैन १७२, लिन भनी
गए २४५, लिन जाने
बहाना गरी २३५, लिई
१००, लिएर गइरहेको
१७१, ले नुहाइ दिए ७

पारतामैं छु ४५

पार पुगिसकेका ११९, १२०


पाले बस १५४

प्यासी १७१, भएका मिक्खुहरूलाई	पु, पू
१७८	
पासो लगाई २३६	पुष्करिणी ४०, १६४, २६५, हरू-
	मा १६६, १७२, को
पि, पी	तीरमा २२०, हरू २६०
	पुद्गलहरू हुन् ११९
पितनु भयो १७१	पुष्टारमा १५४
पिट्नथाली २३५	पुण्यकर्महरूको अनुस्मरण गरी २७१
पिटाई २४५	पुण्य गर्नेले २४७
पिटून् १७१	पुण्य गर्नेहरू २४७
पिण्डचारिका गर्ने स्थविर १८२	पुण्य नगर्नेले २४७
पिताकहाँ गई २०२	पुण्य सम्बन्धका कुराहरू १२३
पिताको नगिच गई २०५	पुण्यक्षेत्र १७, मा २४८
पितालाई ११७	पुन्नी स्थानमा राख्यो २३८
पितृको कारणमा रुने २०९	पुरस्कार दिई १९०
पितृ भएको प्राणीको रूप वेर्जिवेन २०९	पुरुषदम्य सारथी २८८
पिप्ला ३७	पुण्य ताराको पनि छैन १२६
पीठ १८२, १८५	पूजाको भावले २२९
पीडित हुन सक्ने छैन २३६	पूजागरे ११४
पीतवस्त्र २२७	पूजा गरिरहेका थिए २२४
पीतलझारद्वारा भूषिता २२७	पूर्णघट लिएर १७२
पीना दिएकी थिई ६९	पूर्णघडाहरू ४९
पीपहरू बधनथाल्यो २७६	पूलहरूमा जान नसक्ने गरिदिए १७०
पीरा ५०, १८२, को आसन १८२	पूर्वजन्मका कुराहरू २८१
	पूर्वजन्ममा गरेका कुराहरू २३७

पूर्वजन्म सम्बन्धीका कुराहरु २४०	प्रदीपदानद्वारा ५०
पूर्व-दक्षिण दिशातिर ९५	प्रश्न सोधन मनलागदछ २७९
पूर्वदिशातिर ९५	प्रसन्नचित्त गरी २७, १८२
पूर्वाणि समयमा द, १३, १३०, २०२, २२०, २३५	प्रसन्नचित्त राखी ३७
पै, पो, पौ, पं	प्रसन्नचित्त राखेर २१३
पंतीसजना देवयुग्रीहरुसंग ७२	प्रसन्नचित्त लिई २३३
पोकोपार्न लगाई राखे ११७	प्रसन्नचित्तले १२१
पोकोपारी एक ठाउँमा राखी २५८	प्रसन्न मुद्राले २०४
पोखरी १७३, २१९, बाट २२०	प्रसन्नता उत्पन्नमयो ३४
पौरुष ६१	प्राणको बाजी लगाई ११०
पंखा ६९, दिएकी थिई ७०, दिएकी थिए ७७	प्राणीहिसालाई १०९, त्यानेछु २१६, चाँडै त्याग २१५
प्र	प्राप्तिदान २५९
प्रत्यन्त-प्रदेश ९५, ९६, को ९५	प्रातीहार्यद्वारा २२०
प्रतिपद्का कुराहरु १०२	प्रासादमाथि गई २५९
प्रतिपद्को सम्बन्धमा १०२	प्रासादहरु २५९
प्रतिबद्ध चित्तहुने भिक्षु २७९	प्रासादिक २४६
प्रत्यूष समयमा ११७, २१९	प्रियक्षले हेरी २३८
प्रत्यूष बेलामा २१७	प्रियवाविनी २४९
प्रथम-फलमा २८७	प्रीति तथा सौमनस्य २
प्रदर्शनी हुनेछ ६३	प्रीति-प्रामोदघको कारणले गर्दा १८२
	प्रीति फैलिएर गयो २३६
	प्रीति फैलिएको थियो ७
	प्रीतिले भरिएर आयो २१३

प्रीति र सौमनस्य अनुभव गद्य	फूलमालाहरू ५९, द३, १५९
२०४	फूलहरू ७६, छरिएको आसन ५६,
प्रीति-सौमनस्य १३७, १८२, अनु-	फुलनथाले १८९
भव गरी १९६, लाई	
नछोडिकने २०४, लिई	ब
१७१	
फ	
फलदानविनु असल हो १९३	बगेंचा ४१, मा आँपहरू छुनन्
फलदिने नारी ७३	१८८, हरू २८९, भित्र १
फलहरू दिएको थिए १९३	बगेंचे १८८, ले १८९, लाई भने
फलफूलहरू ६९	१८८
फलमा पुने चारजनालाई १५२	बज्रपातको आवाजद्वारा २८६
फलसमाप्ति सुखद्वारा २२०	बजार १८५
फलेकहरू ४, ४०, १५६, १९१,	बटुवा १८१
२९५, छापिएको २३१	बत्ती प्रदानगर्न पाएकोमा १५९
फारसक भन्ने फल ६९	बत्तीदान दिएको थिए १६२
फारसक फल ७६	बत्ती राखिदिनुपन्थो १५९
फारसकं ७६	बत्तीहरू राखो १५९
फारसको कसर मिसिएको १८८	बत्तीहरू ल्याउन लगाई १५९
फुटेको भाँडो जस्ते २७६	बत्तीसमहापुरुष लक्षणहरू २०३
फूटबल आदि खेलमा ६७	बन्दगरि राखिदथ्यो १५४
फूलका माला ६९, हरू १२६	बंयरको रसमा ३४, पकाइएको
फूलदिने नारी ७३	३७
फूल विएकी थिई ६९	बलमा २५६
	बलबीर्य सम्पन्न १२०
	बलीदिने ठाउं १८५
	बह्यचारीहरूलाई १४६

ब्रह्मचिन्तित १०६	बीच बाटामा ११७
ब्रह्मस्वर २२०, द्वारा २२२, ले २७०	बीस २७८
बहुश्रुत बन्नु १०२	बुढा-बुढी ५९
बाँचेर के प्रयोजन २४५	बुढीको आयु दद
बाल्हो दीडेर आई ९०	बुढो छु ६३
बाजाहरु बजाई ४२	बुद्धदर्शनमा अकमित भए २४६
बाजूहरु २२७	बुद्ध-श्राविका पनि भएकी थियौ ? २८३
बाटामा १३३, गई ११७	बुद्धिमानी १४१
बाटाको एक छेउमा १२२	बुहारी पनि आई २३७
बाटो छेक्ने जस्तो गरी दद	बुहारी भएकी थिए ३०, २५५
बाटोलागि रहेको बेलामा १२१	बुहारीलाई यस्तो भन्यो २३७
बाढी १७३	बुहारीले पनि २३८
ब्यापारीहरु ६०	बेतको मेच १८५
ब्यामप्रभा २०३	बेथा लाग्यो ४६
बालुवा ४०, छरी ४९, हरु १७२, छरिएको २६५	बोटहरु २६५
ब्राह्मण १०६, कुलमा २४५, गाउँ १६९, हरूले १७३, माणवकले १६६, माणवकले १२८, गृहपतिहरु १७४, शील्पमा ११६, धर्मले १६९	भ
प्रतिष्ठा पाउन सक्ने छुन १२२	भयभैरवबाट २४६
बिउङ्को जस्तै गरी १२२	भन्याङ्कहरु २८९, २९१
बिजुली चम्के कै १८५	भवराग संयोजन १३५
	भ्यागुताकै टाउकोमाथि २२१
	भ्यागुतो २१९, २२०, ले पनि २२१, भएको थिए २२२
	भाँडामा बचेको १३



DhammaNet

भातको पोको दानदिएँ ८६	भोजनार्थ आहार पाउनुभयो के ?
भात-दानको फलको अगाडि ८	२३०
भात पयाकी २७७	
भात-वेतन २०१, खाई १	म, मा
सित्ता २८९, तिर हेरेर सुतिरहेको	:
२०३, हरू २५८, फोरेर	मकल ७६, दिएको थिई ६९
१२	मञ्जूसक वृक्षको वासना जस्तै
मिक्षाटन् गरी २२०	२४०
मिक्षाटन् गरेर २३०	मझ्यौला स्वरले ६०
मिक्षाटन्कोनिमित्त १९५	मण्डप २५९, मा आउने छु ६६
मिक्षाटन् जानु भएको बेलामा २७	मणीका थामहरू ३
मिक्षा दानदिएँ १९८	मणीहरू जडित २३१, २९५
मिक्षा नपाएको कुरा बुझी १९५	मणीहरूले ११३
मिक्षा-पात्रमा १३	मणी माणिक्यहरूले बनाइएको छ
मिक्षा-भोजन १९५	४०
मिक्षुसङ्घका साथ १२३	मन्त्र-विदधा ११६
मिक्षुसङ्घलाई १११, १२३	मन्त्रहरू १०६
मिक्षुसङ्घहरूद्वारा परिवृत्त भई	मदध्यपान १०९, नगर २१५, गर्ने
२७९	ठैन १३३, बाट दूर रहने
मुइ बढारी १९६	१०२
भेरी ४२	मन्दवायुले हल्लाउँदा २४०
भोगसम्पत्तिहरू १८५	मधु ५०, ५१, ५२, पायस ५२,
भोजन समय भएको देखेर ८०	पायस पकाई ५०
भोजनगर्न सकिन्न २३०	मनको वेग १८५
भोजन निर्देशक मिक्षुलाई ८७३	मनपरेका वस्तुहरू १४६
भोजन राखिदेउ २७५	मनापचारिणी २४९

मर्नुने बेश	२३५	महाधर्माभिसमय पनि हुनेछ	२०२
मनुष्यलोकमा	१७८, १८६, छँदा १५८, १६७, १८७, मनु- ष्य छँदा	महाप्रासाद	२५९
मनुष्य छँदा	१४९, १७४, १७९, १८५, १९२	महापुरुषहरूमध्येमा श्रेष्ठ	११९, १२०
मनोभावनीय	१५९, २५७	महाभार बहन गर्नसक्ने	२८६
मनोरमणीय	२९५	महामार्गमा	१२८
मयूर	२२८	महालता पसाधन	२२५, २५७
मरणभयो	४६	महाविहार बनाएकी थिइन्	२६७
मरण हुनेछ	११०	महाशाल गाउँ	९५
मलाई बन्दना गर्ने	९२	महासत्त्वसँग	६७
मसानमा	२०२, २७६, २७७, गई २०४, गई रोइरहे छन् २०५	महिन्द्र पर्वत	२५६
महत्कलदायी	हुन्छ १५२, २७१	मार्ग	२८७, मा पुग्ने चारजना १५२
महत्कलडायी	हुँदो रहेछ १४८	मार्गाधिपति हुनुभएका	२७०
महत्कल	हुन्छ ११९, १२१	माटाका भाँडा यैं	८९
महत्कल	हुनसक्छ १८०	माटो छान्यो	१८८
महाकरुणाद्वारा	८८	माटो छिको	१८८
महाकरुणा समापत्ति	८८, १९५, २०२, २१९, बाट उठी ११७, ध्यानबाट उठी २३५	माटोको डल्लो	२३४
महाजनहरू	२१७	माटो राखी	१८८
महाधनी ब्राह्मण	२००	माणवकलाई देखेर	१२२
		मार्न पनि सक्छ	१८९
		मारून् १७१	
		मालाहरू २४०, २६२	
		मालिक्नी बनी	२३५
		मालिक्नी थिई	२३४
		मालिक्नी भई बसी	२३४

मालिक्नीले २३४
 मासक २७८
 मासको मालिकले ८०
 मासको खेतभित्र ८०
 मास खानकोनिमित्त ८६
 मासा १८
 मि, मु, मू, मृ

मिथ्यादृष्टिक २६
 मुड्कीले पनि हान्थी २३४
 मुड्कीले पनि पिट्ठथी २३४
 मुखवर्ण अति प्रसन्न छ २३७
 मुजुरा १८८
 मुण्डन गरेर आई २३५
 मुदित मन लिई २१३
 मुग्ध पानेछो ६०

मुनिलाई ९३
 मुरमुरिई १७२
 मूर्ख २०९
 मूसाले बीणा काट्दैछ ६१
 मूसीहरू २५८, द्वारा २९९
 मृगलाई देखेनन् ९८
 मृगलाई नदेखी तपाइलाई देखेर
 १००
 मृगलाई लखेट्दा लखेट्दै ९८

मृगभेष धारण गरी ९८
 मृगहरू खोजदै १००
 मृत-पुत्रलाई २११
 मृत्युहने छ १०३, १०९
 मृदङ्ग ४२
 मृदुवचनद्वारा २४६
 मृषावाद १०९

मे, मै, मो

मेधाविनी २४९
 मेरी आमा भएकी थियो १४
 मेरो शरणमा नजाऊ १०७
 मैत्री २३७
 मोति २२७, हरू जडित २२९, का
 आभरणहरू ८३

य

यथाकर्मोपग-ज्ञानद्वारा १८३
 यश (=परिवार) २८२
 यसे जीवनमा १८९
 यागु ३३, ३७, ६९, पकाई ३४,
 बानको फलको अगाडि
 ३७, ३८, दिएकी थिए
 ७७, पियाई २७५

याचकहरूलाई १८१

यान-वाहनद्वारा ५०

यो दुःख हो २४६

यो दुःखको तेतु हो २४६

यो दुःखनिरोध हुने बाटो हो २४६

यौटा तार चुंडालेर ६६

८

रङ्गमञ्चमा ६५

रङ्गविरङ्गी कमलका फूलहरू २६५

रथको धूरमा ११३

रथबाट ओल्हो १११, २७९

रथमा बस्ने ११३

रथमा चढी ११४

रथहरू २८०

रसहरू ४२

रसदिने नारी ७४

रागरहित ११९, १२०

राजकुमार ९६, ९८, १०१, १०७,

१०८, ले १०६, लाई

१०९, लाई आलिङ्गनगरी

११०

राजदरवारमा ६७, ६३

राज्य ने माग्धिन् ९८

राजपरिवारहरू सहित ६६

राजपरिषद् २७७

राजपुत्र ११४

राजमहिषी २१९

राजसभामा बसे ६६

राजाकहाँ लगी ६२

राजाका राजा २५२

राजाको अगाडि देखाउन चाहन्छु

६२

राजानुभाव ४९

राजालाई सूचित गरे ११०

राजाले ६३

राजाहाँ ९९

रुखको बोक्रो पकाई २०१

रुखको शाखामा २३६, २४५

रुख नजिक २३६

रुखमनि ११७, बस्यो २३०, बस्नु-

भयो २३५, बस्न जानु-

भयो २३६, बसिरहनु

भएका २३६, २४५

रुखहरू ४१, २६५

रुद्दे कराउद्दे २०५

रूप-शोभा २७५

रूपसम्पत्ति २७५

रोइरहेको कुरा देखेर २०४

रोग निको नहुने कुरा २०१

रोगले पीडित भई २१३

रोगी छँदा त २७५

रोटी चढाएको कुरा सुनाएं ३१

रोटी चढाएं ३१

रोटी दिएकी थिई ७०

रोटी दिएकी थिएं ७७

रंगरोगनका कामहरू २५८

रंगीचंगी फूलहरू ४०

ल

लट्टाहरू ४

लट्टी २३४

लड्डु दिएकी थिई ७०

लड्डु दिएकी थिएं ७७

लसुन ३७

लामज्जक ३७

लालमणी २२७, हरू २९१

विलष्ट जीवनबाट २७३

क्लेशहरू २७६

क्लेश नभएका २१३

क्लेशरूपी जङ्गलबाट २४६

लोकनाथको शरीरलाई २२४

लोगने २४९

लौरो २२१, टेकी २२०

शब्दावली

व

वर्णमा २५६

वर्तमान बुद्धको पालामा २३५

वस्त्रदानद्वारा ५०

वस्त्रदान दिएकी थिई ६९

वस्त्रालंकार २२५

वयत्ता २४९

वन्दना गरी ९१, ९४, १०२, १११

वनचर हुँ १००

वनचरहरूको आश्रय लिई ९६

वनचरहरूको आश्रयमा बसी ९८

वरदान दिए ९७

वरदान दिनुहोस् ९७, ९८

वरदान लेऊ ९७

वलबीर्य सम्पन्न ११९

वल्लिफलं ७६

वसभ २८६

वशभ २८६

वर्षावास गर्ने समय ९५, न आउ-
ज्जेलसम्म २०

वाँग्ले हानी १२१

वादचवादन ६६

व्याधा ह्वौ ९९

वायुरोग ३३

वालकलाई फकाउनकोनिमित्त ६०

वाह वाह गरी २५०	होस् ६८, वादन गरेर ६५, को आवाज ५९, को प्रभाव ६३, द्वारा ६०, मा ६० वादन सुने ६३, वादन गर्नुहोस् ६६
विचिकित्सा ४८	
विन्तीगरी ९९	
विनायकलाई २८८	
विनीता थिए २५५	
विमलाभाष भएकी हु १६३	वीरनमूल ३७
विमानबाट ओल्ही १३३, १७४, २१७, २२१	वेतन ६३
विरामी भइन् २७५	वेदिकाहरू २९१
विवाद उठधो २४९	वैज्ञन्तरथ लिएर ६७
विवाह गरिदिए २६	वैदधकहाँ गई २०१
विहारकैनिमित्त परित्याग गर्नेछु २५८	वैदधकी भार्या अगाडि गई ३३
विहार दान दिइन् २६६	वैदधको घरको दैलोभा ३३
विहार बनाउन लगाई ११०	वैदध बोलाएर ल्यायो २०१, २०२
विहार महोत्सवकोनिमित्त २५९	वैदध बोलाएर ल्याएको खण्डमा २०१
विहारमा गई १५९	वैदूर्य २२७, मय ११३, का स्तम्भ-हरू २३१
विषम ६१	वैभवसम्पत्ति ४९
विष फौलिदै गई ८१	वैश्य १०६
वीणा ६१, को स्वर ६०, को सात-वटा तारहरूबाट ६५, बजायो ५९, ६०, र गीत-का स्वरहरू ६५, वादक पनि थियो ५९, वादन ५९, ६१, वादन गराई हेर्नुहोस् ६३, वादन गर्नु-	वैशाख पूर्णिमाको प्रत्यूष समयमा २२४
	श
	शय २७८, निक्खहरू १८, साँढेको जेठोलाई २८६

शरणभइ दिनेछु ६५	शीतल पानी १७८, भएको नदीमा
शरणमा जानेछु १०९	२५३
शरणागमन विधिलाई ११८	शीतल भएको छ २१०
शरीर धातुहरू १०९	शीरले ढोगी १२३, २२१
शरीर भरी १८२	शील ग्रहण गरे १३२
शरीर वर्ण २९७	शीलचर्या परिपूर्ण गरे २८७
शरीर सुन्निएर फूलेर आयो २७६	शीलमा १०९
शाकयुत्र ४६, को शरणमा जाऊ १०७	शीलद्रत ४८
शान्तदान्त १८२	शीलवान् भई बस्ने छौं १३४
शान्त इन्द्रिय हुनुभएका २०३	शीलसम्पन्ना १६४
शालवृक्षको झीचमा २२४	शुक्रतारा छै १३८, १६०, १९७
शालोदधानमा २२४	शूद्र १०६
शिकारकोनिमित्त गए ९८	शून्य विमानमा २२
शिल्पकारहरू ६८	शूरबीर १०५
शिल्पप्रदर्शन गर्नकोनिमित्त ६६	शैलमय-पात्र ३३
शिल्पविद्या ६१, ६२	शोक रहित ११९, १२०
शिल्पमा पारझ्वत गन्यो ६२	शोकरूपी काँडोलाई २१०
शिल्पशास्त्रद्वारा ६२	शोक हटाइदियो २१०
शिल्प सिकाउनथाले ६२	शोकाग्निलाई २१०
शिव २८७	शंका नभएका २१३
शिवं सुन्दरं हुनुभएका २८८	शंख ४२
शिशिरकालमा २५०	
शिशौको जङ्गल २१	श्र
शिष्यले जित्न सक्ने छैन ६५	
शिष्यहरूको वैभव ११६	श्रद्धाको जरो २४६

श्रद्धालु १४१	सङ्घभन्दछन् १५२
श्रद्धासम्पन्ना १६४, १८२	सङ्घमा दान देऊ १४७
श्रमण-ग्राहणहरूलाई २०३	सङ्घमा दिएको दानको फल १५२
श्रावकहरू २७०, कहाँ नजान् २००	सङ्घमा दिने दानको फल १४८
श्री चरणमा १२३	सङ्घलाई उद्देश्य गरी १५२, २७१
श्रीसम्पत्तिहरू देखलान् २०१	सडकको बीचमा ५१
स	
सत्कारपूर्वक दानदिन्थे २२	सत्तर्पित गन्धो २३७
सखर ५०, ५२, हरू ५२	सत्तहरू १०६
स्वर्गपरायग १०९, गराइदिनु पन्यो १३७	सप्तरत्नहरू १११
स्वर्ग पुन्याउने काम दद	सत्यमा बस्नुहुन्छ भने ९८
सङ्घायनाकोनिमित्त ९५	स्वदार सन्तुष्ट १०९
सङ्घायना गर्नकोनिमित्त २०	सन्ध्या समयमा १५९
सङ्घीतिको समयमा २२९	सम्पत्तिहरू ५५
सङ्घीति भएको वेत्तामा ११५	सर्पलाई लत्यायो द१
स्वर्गीय सुखभोग गर्ने २६७	सर्पले खुट्टामा टोकयो द६
सङ्घको शरणमा १०९, जाऊ २१५	सफासुग्धर पारी १९६
सङ्घको पनि शरणमा गए १३२	सम्बुद्धारा १७६
सङ्घको पनि शरणमा जानेछु २१६	सम्बोधि प्राप्तगरी ४५, ४६
सङ्घगत दान १४८	सभाबाट बाहिर निकाल्न लगाए ६७
सङ्घने विपुल तथा महर्घछ २७१	समाचार १२२
सङ्घने विपुल तथा महानछ १५२	सम्माननीय २५७
सङ्घबाट उद्देश्य गराई १४२	स्वर ६५, मा आकर्षित भई २२०
	सलाक २७३, २७४, भोजन २७३, दिने घरमा २७५

सर्वत दिएकी थिई ७०
सर्वत दिएकी थिए ७७
ससुराहरुको २४०,
सहन्त्रथी २३४

सियाहरू २१४
सोमाना ९५

४५

सा, सि, सी

साग दिएको थिई ६९
 स्वागत नगर्ने १७१
 स्वागतसम्म पनि नगर्ने १७१
 साटफेर १०५
 साठी गाडा जतिका १३८
 साँढेको नाइकेलाई २८६
 सात सात रत्नहरू २९१
 सातौं दिनभा ६३, ६६ Dha
 सामुक्कंसिकं १३५, २१७
 सांसारिक दुःखहरू २८७
 सासू २७, २४९, लाई २७
 ले ३१, ले राखिर
 रोटी २७, समुरा
 समुराप्रति ६९, समु
 प्रति ७५
 सिङ्गले हानी ९०
 सियोको आबश्यकता छ २९
 सियो दिए २९७
 सियो दिएको थिए २९७

चमक जस्तै २९२

ह

से, सो

हस्ती ५४, यान ५३, विमानमाचढी

५३

सेवा-ठहल गरेकी थिई ६९

हरितकी १८१

सेवा-ठहल गरेकी थिए ७५

हर्षचित्त उत्पन्न भएको थियो ४६

सेवाशुश्रूषा १५५

हा चन्द्र ! ४०५

सोहङ कर्षपण खर्च गरी २७४

हाडहरूले २७८

सोहङभागको एक भाग १८, ३७,
३८

हातखुट्टाको १८२

स्रोतापत्तिकल १७९, २०२, २१८,

हातखुट्टा धोई १७१

मा प्रतिष्ठित भए १३५,

हातखुट्टाले बेस्करी कुट्दथ्यो २३५

प्राप्तगन्यो २२३, मा

हात्ती ५२, हरू १८, ३४, मा चढी

१६३, १६४, को उपनि-

१६६, विमान माथि ५२,

शयसम्पत्ति २३५, मा

बाट ओलही १६५, का दुवै

प्रतिष्ठित भई २३६

दाहाहरूमा १६६

स्रोतापन्न १३६, भए ४७

हा सूर्य ! २०५

सौ, सं

हाँ वा हुँ २७८

सौतेनी १४९

हितैषी बुद्ध २४६

सौमनस्य २५९, अनुभवभयो ८

हितैषी साथी ९८

संगीत निषुणताको बारेमा २४९

हितैषी हुनुभएका २४६

संगीत प्रदर्शन गर २५०

हिंग ३७

संध्या समयमा २१९

हिंसा नगर्ने १०२

संसारमा यताउता घुस्दैफिदै २३५

हीन देवलोकमा २२, १४७

हेतुप्रत्ययद्वारा २८६

हेमवत जातिका १८, ३८

हेरानी गरी सताएको हो २३५
हंसराज २२८

क्ष

क्षत्री १०६, ह्वौ ९९

क्षमा मागे १७३
क्षान्ति २३७
क्षीर-भोजन ७६
क्षेत्र-सम्पत्ति ५०, २९७, द्वारा
१८१



Dhamma.Digital

गाथा - सूची

अ

अवकोधना भत्तुवसानुवत्तनी २५३
अवकोसानं वधानं च २४१

अवखामि ते बुद्ध महानुभाव १७७
अवखामि ते देवि महानुभावे १४५
अवखामि ते भिक्खु महानुभाव १०,

२४, ७२, १३९, १५७,
१६२, १९३, १९८, २३२,
२९६

अच्छरानं सतसहस्रानं ९३
अच्छरीयं वत अबभुतं वत २१३
अञ्जलि अकरि तथागतस्स २१३
अञ्जलिकम्मस्स अथमीदिसो विषा-

को २१३

अञ्जेव बुद्धं सरणं वजाहि २१४
अञ्जेव बुद्धं सरणं वजामि २१४
अञ्जो मुनि नत्थि तथानु कम्पको
८६

अटुंसा मुकता थम्भा २१०

अटुेव विष्णवातानि १४५
अडंसि पादे तुरितस्स मे सतो ८५
अतिरोचति वण्णेन ४०
अथ तेनागमा भिक्खु ५
अत्थकामोसि मे यक्ख २२५
अत्थाय बुद्धो उदकं अपायि १७७
अदस्सनेनहं तस्स ४४
अद्वासं विरजं बुद्धं १३९
अदासि कोलसम्पाकं ३६
अदासि चतुरोफलं १९२
अनिन्दिता सगगमुपेन्ति ठानं १५१
अनिन्दितो सगगमुपेति ठानं २७०
अनुकम्पकस्स कुसलस्स २४३
अप्पं पि कतं महाविषाकं १३१
अप्पं वा बहुं वा नाद्वस्साम २१२
अपुञ्जा अलक्षिका २४०
अब्बही वत मे सल्लं २१०
अम्बो च सित्तो ६
अभिक्कन्तेन वण्णेन ८, ३४, ७०,
१३८, १६०, १९७, २२१,

२३८, २६१	
अलङ्कृतो मट्टकुण्डली २०५	
अलङ्कृतो मल्यधरो ८२	
अलङ्कृता मणिकञ्चनाचितं १६५	
अलोमं सुखितं दिस्वा १०	
असहृतं दुखनिरोधसस्तं १६७,	
२८३	
अस्सकाधिपतिस्साहं ९९	
असोकं नन्दनं रम्मं २४४	
अहमाचरिय पूजको ६५	
अहिंसा सब्बपाणीनं १०२	
अहो दानं वराकिया १६	
अहं अन्धकविन्दमिति ३६	
अहं कपिलवर्थुस्मि ४३	
अहं ते सरणं होमि ६५	
अहं भद्रते चण्डाली ९२	
अहं भद्रे सुभद्रासि १४३	
अहं च बाराणसियं १०	
अहं मनुस्सेसु मनुस्सभूतो २४, २९,	
८४, १३९, १६१, १७६,	
१८६, १९८, २३२, २५३,	
२९२	

आ

आकासे तपति यथा पि सुरीयो
१२५

आचिक्ख मे त्वं यदि बुद्धसाविका	
२८२	
आदित्य वत मं सन्तं २१०	
आबाधिकोहं दुक्खितो गिलानो	
२१२	
आयुं च वर्णं च सुखं बलं च २५४	
आरति समचरिया च १०२	
आसनं दातबं होति ५६	
इ	
इतिस्सा सस्मु पटिभासि ३०	
इदं दुखं ति मंवोच २४३	
इदं वत्वान चण्डाली ९४	
इद्विया यससा जला २२१	
इसिनिसम वदेहि पुटो १०१	
उ	
उच्चमिदं मणिथूनं विमानं ३,	
१५५, १९०, २३१, २९५	
उदगचित्तो सुमनो ४४	
उष्पशा निम्मानरतीसु देवेसु २६६	
उपेमि सरणं बुद्धं १०८, २१५	
उलारो ते यसो वर्णो २८	

ए

एतस्स कठिनक दानस्स	३६
एतस्साचामदानस्स	९७
एतादिसं यज्ञमनुस्सरन्ता	१५१,
	२७०
एस सङ्घो उज्जुभूतो	१५०
एसोहि सङ्घो विपुलो महगतो	
	१५१, २६९

ओ

ओवकाककुलसम्भवो	१०७
ओभासयं तिटुति अन्तलिक्षे	२२
ओभासेति पर्थवि यथा पि सुरियो	
	१३१

क

कतकिच्चा अनासवा	१०५
कतञ्जुताय अभिवादयामि तं	८५,
	८६
कतपुञ्जा विरोचति	१४९
कतपुञ्जाहिमोदन्ति	२४४
कतमं स्वाहं जनपदं गन्त्वा	१०३
कतर्रस्म सो जनपदे	१०७

कथं त्वं अप्पतरं दत्त्वा १४६

कस्मानु काया अनाधिवरं उपागमि
२८८

कस्मा काया तु आगम्म १४३
 करोतं ओपधिकं पुञ्जं १५०, २६९
 कल्याणी वत ते वाचा १०१
 का कम्बुकायूरधरे २२६
 किं तं पुरे सुचरितमाचरीध २८२
 किलन्तरूपो कायेन ५
 किस्स संयमस्स अयं विपाको १२६
 कीदिसेन दानेन १४४

कुम्मासपिण्डं दत्त्वान् २३२
 कूटागारनिवासामे २६३
 कूटागार सत्तसता ३
 केन कम्मेन गतोसि देवलोकं २१२
 केन त्वं विमलोभासा १६०
 केन ते तादिसो वण्णो ३, ९, ३५,
 ७०, १३८, १५०, १५६,
 १७५, १८४, १९७, २९५

केनासि कम्मफलेनिधूपन्नो १२६
 केनासि भद्रे पतिनो पियतरा २५२
 कोधं वधित्वा अभिभुय्य मच्छरं
 २५५
 को मे बन्दति पादानि २२१
 को वा त्वं कस्स वा पुत्तो २११

ख

खत्तिया ब्राह्मणा वेस्सा १०४
 खत्तियो नुसि राज्ञजो ९९
 खिष्पं पञ्जलिका वन्द ८९
 खीणासवं विगतरजं अनेजं ९१

ग

गच्छन्तं च महावीरं ४४
 गच्छामि सरणं अहं १०८
 गन्धुत्तमदायिका नारी ७३
 गमनागमनं पि दिस्सति २०८
 गावो च मासे अगमंसु खादितुं ८४
 गिज्ञकूटम्हि पब्बते १५०
 गिम्हानं पच्छमे मासे ५
 गुत्तिन्द्रियो झानरतो २४२
 गोतमस्स यसस्सिनो ८९

घ

घतसितं व पावकं २१०

च

चक्कयुगं पटिपादयामि ते २०७

चक्कवत्तिस्स राजिनो १७
 चण्डालि पञ्जलि ठितं ९०
 चण्डालि वन्द पादानि ८९
 चन्दालि वन्दि पादानि ९०
 चत्तारो च पटिपन्ना १५०
 चत्तारो च कले ठिता १५०
 चतुन्नं पि दीपानं १७, ३७
 चन्दिमसुरिया उभयेत्य दिस्सरे
 २०७

चन्दो च न भासति न फुस्सो १२४
 चन्दं विथ दारको रुदं २०९
 चित्रा मनोरमा भूमि ४०, २९०
 चोदिनो भावितत्तेन ९०

छिन्दन्ति रंसी पभङ्गरस्स १२४

ज

जम्बुयो पनसा ताला २६४
 जिनं अष्टपिंगलं १०७
 जिनवर पवरं उपेहि सरणं १२८
 जिह्वाय परिलेहिसं ४४

झ, झ

झार्यि झानरतं सतं ५५

जत्वानहं विरजपदं असङ्घट्तं २८४

तं मे बुद्धो वियाकासि १५०

तं मे गिरं सुणन्तस्स ४४

त

द

ततो मे सस्यु कुपिता ३०

दक्षिखणेयस्स सङ्घस्स १४५

तत्यच्छसि पिवसि खादसि च ३,
१५५, १९१, २३१, २९५

दक्षिखणेया मनुस्सानं २४४

तथागते वा सम्बुद्धे ११

दहल्लमाना आभन्ति १७४, १७७,

२६३

तथागतस्स नधिवरस्स सासनं २८४

दहल्लमाना वण्णेन १४२

तदाहं सस्युयाच्चिक्खं २९

दलिदा कपणा नारी १४, १५

तस्मा हं अत्तकामेन ५६

दल्हाधम्मा निसारस्स ९९

तस्माहि फलं अलमेव दातुं १९३

द्वयज्ज किच्चं उभयं च कारियं द४

तमेनं अवधी गावी ९०

दस्सनं नाभिजानामि १४३

तया बहुतरं दत्ता १४६

दानस्स ते इदं फलं २९१

तव धर्मं सुणन्तस्स २२२

दानेन समचरियाय ७८

तस्स तम्बनखे पादे ४४

दासि अहं पुरे आसि २४०

तस्सा ते नच्चमानाय २३८

दिट्ठे वधम्मे पासंसा १०२

तस्सा मे अहु संवेगो २४१

दिब्बा च वीणा पवदन्ति वगुं द२

तायेव ते सुद्धनुमोदनाय २६६

१५५

तुवंसि इस्सरा तेसं २८

दिब्बा रसा कामगुणेत्य पञ्च २५६

तेन मे ताविसो वण्णो १०, २४,

दिब्बं मम वस्स सहस्रमायु १५७

३०, ७२, १३९, १५७,

दिस्वान गुणसम्पन्नं ५५

१६२, १७७, १८६, १९३,

दिस्वान देवं पटिपुच्छि भिक्खु द१

१९८, २३२, २९६

दुल्लभं दस्सनं होति ४५

तेनाहं विमलो भासा १६२

देवता नुसि गन्धब्बो २११

त्वं च मे सरणं भव १०६

देवते पुञ्चिताच्चिक्ख २८, १४४,
 १४६, २३९
देविद्विषता उपसङ्कुमित्वा ९१
देविद्विषतोसि महानुभावो २६,
 ८२, १६६, १९१

ध

धर्मं अस्सोसुं गोतम २२२
धर्मं चापि अनुत्तरं २१५
धर्मं च सुणाय पसन्नमानसा २६८
धर्महसा पठमफले पतिद्विता २८५
धर्मेन पुब्बे भगिनी १५०

न्हापयि रुखमूलस्मि ६
नारियो नच्चन्ति गायन्ति २८
नारी सध्वज्ञः कल्याणी १७
निकिखपति इमं देहं १०५
निच्चं मनुस्सेन सुखतिथकेन १९३
निबुतं पि महावीरं १०८
निम्मानरतिनो नाम १५
निम्मानरतीनं देवानं १४३
निम्माय निम्माय रमन्ति देवता
 २८१
निसिनं रुखमूलस्मि २४१
निसीदि रुखमूलस्मि ६

न

Dhamma.Digital

प

नगन्तरे नगरवरे सुमापिते २८३
नच्चन्ति गायन्ति ८२
न तथा तपति न भे सुरियो १२४
नत्थि चित्ते पसन्नमिह १८१
नन्दने च वने रम्मे ६, ११४, २९३
नमस्सिस्तुं समणसमागमं सिवं २८५
नमस्समानं सम्बुद्धं ९०
नविज्जति सो पदेसो १०४
न सोचामि न रोशामि २१०
नानापदुम सञ्चान्ना ४१

पञ्चेत्थ नारियो आर्गमिसु न्हायितुं
 २४१
पजापति तेस्स सुनिम्मितस्स २६६
पतिब्रता यथ भवन्ति इत्थयो
 २५४
पतीसु धर्मं पचरामि सब्बा २५४
पदोपकालमिह ददाति दीपं १६१
पदुमं पद्मपत्तविख ५४
परकम्मकारी आसि ७५
पराभत्तेन दानेन १६

परिचारिका राजवरस्स सिरिमती
२८३

परिनिब्बानगता हि सीतिभूता १३५
परिसुद्धं विमलं सुभं विमानं १२४
परेसं भतको पोसो ५
परेसं विजितं गन्त्वा ४४

पहाय मानुसं देहं ६
पहूत कतकल्याणा ९३, १४४
पहूतमल्यं बहुपुण्डरीकं १६३, १७६
पाणातिपाता विरमामि खिप्पं
१०८, २१५

पाणातिपाता विरमस्मु खिप्पं २१४
पिण्डाय ते चरन्तस्स १४
पिण्डाय मे चरन्तस्स १५, २९
पिष्टला लसुणेन च ३६
पीठं ते सोवण्णमयं उलारं ५८४
पीतवत्थे पीतधजे २७६
पुगलेसु तया दिनं १४७
पुच्छामि तं उष्पल मालधारिनि
२५२

पुच्छामि तं देव महानुभावो ३,
१५६, २९५
पुच्छामि तं देवि महानुभावे ९, ३५,
७०, १३८, १६०, १७५,
१८४, १९७

पुच्छतो हि मया बुद्धो १५०
पुणमासे यथा चन्द्रो ४०
पुष्कुत्तमदायिका नारी ७३
पुब्बे मानुसके भवे १४९
पुरा अयं भुञ्जति यस्तिं धनं ८४
पेतो कालकतो न दिस्ति २०८

फ

फलदायी फलं विवुलं लभति १९२

ब

बहुकारो अनुकम्पको च सत्था १३१
बहूनं वत अत्थाय २४४
ब्रह्मस्तरो कञ्चनसत्रिभत्तचो २६८
बालो खो त्वं असि माणव २०८
बाहापगग्यह कन्दसि २०५
बुद्धसादिच्चबन्धुनो १०, ३६,
२९२

बुद्धस्सहं वत्थयुगं अदासि १६७
बुद्धो च मे कञ्चनसत्रिभत्तचो १६७
बुद्धो च मे इसिनिसभो विनायको
२८३
बुद्धं विगतरजं वित्तिणकर्त्तुं २१२

भ

भयभेरवो दुरासदो २४२

भवरागानुसयं च पहाय मोहं १३५

भवेय्यं अजरामरो १०३

भावितत्ता पि अरहन्तो १०५

म

भञ्जामि तुवं मरिस्ससि २०८

मण्डूकोहं पुरे आसि २२२

मनुस्सभूता दहरा अपापिका २५३

मनुस्सभूता देविन्द १४९

मनुस्सभूतो किमकासि पुञ्जं २३,

८२

मनोभावनीयो भिक्खु १४७

ममा पि नं वचनेन ४५

ममं छन्नं च ओहाय ४४

ममं त्वं सरणं गच्छ १०७

महन्तं अच्छरासङ्घं ५४

महद्धना महाभोगा १०४

मा च परजनस्स रक्खितं पि १२९

मा च पाणवधं विविधं चरस्सु

असुर्चि १२८

मिगे गवेसमानाहं ९९

मुर्नि कारणिकं लोके ९३

मुहुत्तं चित्तपसादस्स २२२
मोगल्लानेनः पुच्छिता १५७, १८५

य

यजमानानं मनुस्सानं १५०, २६९
यत्थ च दिश्म महफलमाहु ११९,
१२०यत्थ दिन्नं महफलं १५०
यस्म चित्तकतं विम्बं २७९
यसुत्तरा नाम दिसामु विस्सुता
१६८
या ते अदासि आचामं १५
या देवराजस्स सभा मुधम्मा २२
यापि ते सिरस्सिम माला २३९या महेसित्तं कारेय्य १७, ३६
या मे अदासि आचामं १५
या सा अहु यहं सखी भदन्ते २६६
युत्ता च ते परमअलङ्कृता हया
२८०ये चिध पजहन्ति कामरागं १३५
ये देवजाता विचरन्ति लोके १५१
ये पुगला अटु सतं पसत्था २६९
ये मन्तं परिवत्तेन्ति १०४
ये सङ्घमुद्दिस्स ददन्ति दानं १५१,
१६९

यो अन्धकारस्थि तिमीसकायं १६१

व

यो वदतं पवरो मनुजेसु ११८,

१२०

यो चे सम्माविमुत्तानं ५६

वत्थुत्तमदायिका नारी ७१

यं चत्तारो पटिपश्चा २६९

वन्दामहं परमहितानुकम्पकं २८५

यं चे दज्जा तं चेवसेय्यो २९६

वन्दामि तं बीर महानुभावं ९१

यं वदाति न तं होति २९६

वन्दित्वा अरहतो पादे ९४

यं मग्गं मग्गाधिपती अवेसयि २६८

वन्दित्वा सत्युनो पादे ४७

र

वन्दिं अरहतो पादे ९२

रङ्ग्रो पायासिस्स अहोसि माणवो

वाराणसियं उपसङ्कुमित्वा १६७

२४

वारिना विय ओसिञ्चं २१०

रङ्गुमाले ति यं बोच २४२

विहारं सत्यु कारेसि २९२

रम्मा च ते पोकखरणी ४१

विहारं सत्यु अदासि २९२

रम्मामि नच्चगीतेहि ६, ११४

विसोधेत्वा दिट्ठिगतं ४७

रागविरागमनेजमसोकं ११८, १२०

वेदिया चतस्सो तत्थ २९०

स

ल

सक्कच्चदानं विपुलं अदासि २४

लता च सज्जा पवरा च देवता

सक्यपुतं महावीरं १०७

२५१

सक्यपुत्तस्स सिरिमतो ४४

लद्धानहं अमतवरं विसेसनं २८४

सङ्घं च नरदेवस्स २२५

लोकनाथान तादिनं ४५

सङ्घस्स दानानि ददाथ वित्ता २६८

सङ्घस्स कारेसि महाविहारं २६३

सङ्घे दानानि दत्त्वान १४९

सङ्घे दानानि दस्सामि १४८

लेखकका पुस्तकहरू —

संक्षिप्त बुद्धजीवनी (द्वितीयावृत्ति) ...	१/-
धम्मपद (तृतीयावृत्ति) ...	१/४०
गृहो-विनय (द्वितीयावृत्ति) ...	१/-
अग्रश्रावक ...	
कसको कुरा सत्य हो ? ...	
बुद्धशासनको इतिहास (प्रथम भाग) ...	४/-
पटाचारा स्थविरा चरित ...	
बुद्धकालीन ब्राह्मण भाग-१ (पृ. ५०४) ...	७/-
बुद्धकालीन गृहस्थीहरू भाग-१ (पृ. ५८१) ...	८/-
बुद्धकालीन राजपरिवार भाग-१ (पृ. ६६५) ...	१०/-
बुद्धकालीन महिलाहरू भाग-१ (पृ. ५५६) ...	८/-
बुद्धकालीन परिव्राजकहरू भाग-१ (पृ. ७६६) ...	१६/-
बुद्धकालीन श्रावक-चरित भाग-१ (पृ. ३७८) ...	६/-
बुद्धकालीन श्राविका-चरित भाग-१ (पृ. १००५) ...	२२/-
बुद्धकालीन ब्रह्मादिदेव भाग-१ (पृ. ६६८) ...	१८/-
बुद्धकालीन प्रेतकथा ... (पृ. ३८२) ...	१०/-
बुद्धकालीन विमानकथा ... (पृ. ४०४) ...	१२/-

प्रतीक्षामा—

“बुद्धकालीन ब्राह्मण” भाग-२